



महालक्ष्मी विकास बैंक लि. Mahalaxmi Bikas Bank Ltd.

(नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको राष्ट्रिय स्तरको इजाजत प्राप्त संस्था)



२०

औं

वार्षिक प्रतिवेदन

आ.व. २०७७ / ०७८

“सबल बैंक सफल सहकार्य”



सञ्चालक समिति



राजेश उपाध्याय
अध्यक्ष



संजय गिरी
सञ्चालक



राजेश कुमार रौतियार
सञ्चालक



श्याम सुन्दर रूंगटा
सञ्चालक



रुपेन्द्र पौडेल
सञ्चालक



राहुल अग्रवाल
सञ्चालक



अम्बिका श्रेष्ठ
स्वतन्त्र संचालक

कम्पनी सचिव



सोमराज पन्त



उच्च व्यवस्थापन समूह



बोधराज देवकोटा
प्रमुख कार्यकारी अधिकृत



दिपेश लम्साल
व. नायब प्रमुख कार्यकारी अधिकृत



धुवराज तिवारी
नायब प्रमुख कार्यकारी अधिकृत



जलज कुमार अधिकारी
सहायक प्रमुख कार्यकारी अधिकृत

विभागीय प्रमुखहरू

नाम	विभाग
सन्तोष कुमार गौतम	अनुपालन
सञ्जय कुमार श्रेष्ठ	केन्द्रीय कर्जा
संजिव पन्त	कर्जा जोखिम
रमेश कुमार साह	संचालन
रघुनाथ कोईराला	कर्जा असुली
जोनश शर्मा(चिलुवाल)	विपन्न वर्ग कर्जा
दिपान्जली खकुरेल	बजार तथा व्यापार प्रबर्धन
शेखर आचार्य	केन्द्रिय कर्जा प्रशासन
राजेश लामिछाने	सामान्य प्रशासन
पारस मणि थपलिया	कार्ड तथा ई-बैंकिङ
बिशाल राज कार्की	मानव संसाधन
पृथ बहादुर सुनार	सूचना प्रविधि
सकृना जोशी	लेखा तथा वित्त
सुमना शर्मा	आन्तरिक लेखापरिक्षण



OUR PROFILE

Mahalaxmi Bikas Bank Limited (MBBL), is one of the largest development banks of Nepal with paid up capital of 3.342 billion. Strong foundation, clear vision and commitment to move forward have capacitated MBBL to already serve its 20 years in banking sectors, maximizing customer satisfaction and shareholder's value and providing excellent career growth opportunity to staffs.

It is leading development bank in providing quality banking services and products with good governance and sound financial result to wide range of customer and clients through its 103 branches and 35 ATMs and 801 staffs. It is being promoted and managed by prominent personalities with good educational and professional background.

MBBL has incorporated corporate social responsibility as an integral part of its plan and is being actively involved in uplifting the society and community. The Bank believes in delivering shareholder value in a socially, ethically and environmentally responsible manner.

Vision

Our Vision is to become "The Most Trusted Bank" to the customers, to the employees, to the stockholders and to the regulators through the process of continuous innovation and improvement, strong corporate governance and professional work culture.

Mission

Our Mission is to offer safety of deposits & render best services to the customers, build the best place to work with, provide best & perpetual returns to the stockholders with the strict compliance to the regulations.

The Mission will be accomplished by creating four pillars:

Objective

- Provide excellence in customer service by proactive approach.
- Sell financial products that are competitively priced.
- Continue business in an ethical, transparent and responsible manner, becoming the role model of corporate governance.
- Deliver strong financial and operational efficiency by implementing cutting edge technology.
- Continuously improve the asset quality to obtain sustainable returns.
- Apply cost effective approach to reduce operational expenses.
- Adopt professional approach in effectively managing financial as well as non financial risks.
- Build a centre for career growth to performing employees.
- Maximize profitability by working under the guideline of regulators and internal policies/ guideline.

Corporate Values

In achieving our vision to be the most trusted bank, we are committed to upholding our core five values as follows:

- Customer centric
- Respecting all forms of diversity
- Committing towards high level of ethics, governance and professionalism
- Focusing towards innovation
- Being accountable for all our actions



कर्पोरेट परिचय

नाम :	महालक्ष्मी विकास बैंक लिमिटेड
वर्ग :	राष्ट्रिय स्तरको विकास बैंक
कम्पनीको प्रकार :	पब्लिक लिमिटेड कम्पनी
कम्पनी दर्ता नम्बर :	१०५४३५-०५६/०५७
कम्पनी दर्ता मिति :	२०५६/०९/०७
नेपाल राष्ट्र बैंकबाट कारोबार स्वीकृति प्राप्त मिति :	२०५८/०२/१७
कारोबार शुरू मिति :	२०५८/०३/०५
वाह्य लेखापरिक्षक :	पिकेएफ टि.आर. उपाध्या एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्स
अन्तरिक लेखापरिक्षक :	आर.पि.बी. एण्ड एसोसिएट्स, चार्टर्ड एकाउण्टेन्ट्स
एक्चुरि मुल्याङ्कन कर्ता :	विलिस टावर वाट्सन, भारत

पूँजीगत संरचना

रु दस लाखमा

शेयर पूँजी	२०७७/७८	२०७६/७७
अधिकृत पूँजी	४,०००.००	४,०००.००
जारी तथा चुक्ता पूँजी	३३४२.४०	३,०७२.०६
प्रस्तावित वोनस शेयर	६६८.४८	२७०.३४
प्रस्तावित नगद लाभांस	३५.१८	१४.२२

आर्थिक क्यालेण्डर

अपरिष्कृत त्रैमासिक वित्तीय विवरण

त्रैमास	प्रकाशित मिति
प्रथम	२८ कार्तिक, २०७७
दोश्रो	१५ माघ, २०७७
तेश्रो	०७ बैशाख, २०७८
चौथो	०६ श्रावण, २०७८

लाभांस घोषण र सुचिकरण

बिवरण	मिति
उन्नाइसौं साधारण सभाको सूचना प्रकाशन	२१ फागुन, २०७७
बुक क्लोजर	३ चैत्र, २०७७
उन्नाइसौं साधारण सभा	१३ चैत्र, २०७७
बोनस शेयर सूचिकृत	२८ असार, २०७८



स्टक विवरण

विवरण	टिप्पणी
स्टक प्रतिक	MLBL
क्षेत्र	विकास बैंक
शेयर रजिस्ट्रार	सिद्धार्थ क्यापिटल लि.
जम्मा सूचिकृत शेयर संख्या	३३,४२४,०२७.२४
जम्मा चुक्ता पूँजी	३,३४२,४०२,७२४
शेयर सूचिकृत मिति	२३ अगस्ट, २०१०

शेयर कारोबार विवरण

विवरण	आ.व. २०७७/७८
अधिकतम मुल्य (रु.)	५१४
न्यूनतम मुल्य (रु.)	१८३
अन्तिम मुल्य (रु.)	४४५
जम्मा कारोबार शेयर संख्या	१७,९३०,९५१
जम्मा कारोबार रकम (रु.)	६,०६५,६५८,३३०
जम्मा कारोबार दिन	२४६

भौगोलिक उपस्थिति

प्रदेश	शाखा संख्या (आषाढ २०७८)	शाखा संख्या (आषाढ २०७७)	एटिएम संख्या
प्रदेश १	५	५	२
प्रदेश २	१५	१४	५
प्रदेश ३ (बागमती प्रदेश)	३७	३७	१३
प्रदेश ४ (गण्डकी प्रदेश)	९	९	२
प्रदेश ५	१८	१८	८
प्रदेश ६ (कर्णाली प्रदेश)	२	२	-
प्रदेश ७ (सुदुर-पश्चिम प्रदेश)	१७	१७	५
जम्मा	१०३	१०२	३५

ठेगाना

प्रधान कार्यलय	शेयर रजिस्ट्रारको ठेगाना
महालक्ष्मी विकास बैंक लि. दोश्रो तल्ला, अन्नपूर्ण आर्केड-२ दरबारमार्ग, काठमाडौं, नेपाल फोन नं : ०१-४२६८७१९ फ्याक्स नं : ०१-४२६९३०८ ईमेल: info@mahalaxmibank.com.np	सिद्धार्थ क्यापिटल लि. नारायणचौर, नक्साल, काठमाडौं, नेपाल फोन नं : ०१- ४४२०९२४, ४४२०९२५, ४४२१२७९, ४४२०५९८ ईमेल: scl@siddharthacapital.com



विषय-सूची

क्र.सं.	शिर्षक	पृष्ठ संख्या
१.	प्रोक्सी फारम तथा प्रवेश पत्र	१
२.	बीसौं वार्षिक साधारण सभाको सूचना	३
३.	आषाढ मसान्त २०७८ सम्मको मुख्य विवरण तथा सुचकहरु	७
४.	अध्यक्षज्यूको मन्तव्य	८
५.	प्रमुख कार्यकारी अधिकृतज्यूको मन्तव्य	१०
६.	सञ्चालक समितिको वार्षिक प्रतिवेदन	१२
७.	संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालना प्रतिवेदन	३५
८.	धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६(२) सँग सम्बन्धित थप विवरणहरु	४५
९.	कम्पनी ऐन २०६३ को दफा १०९ उपदफा ४ बमोजिमको अतिरिक्त विवरण	४८
१०.	लेखापरीक्षकको प्रतिवेदन	५२
११.	वित्तीय विवरण	५८
१२.	प्रमुख लेखा नीतिहरु	६८
१३.	वित्तीय विवरण सम्बन्धी अनुसूचीहरु	८५
१४.	वितरण योग्य नाफा वा नोक्सान सम्बन्धी विवरण	१२२
१५.	खुलासा तथा थप जानकारी	१२३
१६.	प्रमुख परिसूचकहरु	१४७
१७.	अपरिष्कृत र परिष्कृत वित्तीय विवरणको तुलना	१४८
१८.	नेपाल राष्ट्र बैंक द्वारा वित्तीय विवरण प्रकाशित गर्न दिइएको स्वीकृति पत्र	१५०
१९.	नेपाल राष्ट्र बैंक द्वारा वित्तीय विवरण प्रकाशित गर्न दिइएको निर्देशनको प्रतिउत्तर	१५२
२०.	प्रवन्धपत्रमा प्रस्तावित संशोधन/थप नयाँ परिमार्जनको तिन महले विवरण	१५३
२१.	नियमावलीमा प्रस्तावित संशोधन/थप परिमार्जनको तिन महले विवरण	१५४
२२.	टिपोट	१५५



महालक्ष्मी विकास बैंक लि.
Mahalaxmi Bikas Bank Ltd.

२०^{वाँ} वार्षिक प्रतिवेदन



साधारण सभामा आफ्नो प्रतिनिधि नियुक्त गर्ने प्रोक्सी फारम (प्रतिनिधि पत्र)
(कम्पनी ऐन २०६३ को दफा ७१ को उपदफा (३) संग सम्बन्धित)
प्रोक्सी फारम

श्री संचालक समिति
महालक्ष्मी विकास बैंक लिमिटेड,
दरबारमार्ग, काठमाडौं ।

बिषय : प्रतिनिधि नियुक्त गरेको बारे ।

महाशय,

.....जिल्ला.....न.पा र गा.पा.....वडा.नं.....बस्ने
मरहामी.....ले महालक्ष्मी विकास बैंक लिमिटेडको शेयरधनिको हैसियतले सम्बत् २०७८ साल पौष महिना
२५ गते आइतवारका दिन हुने बिसौं वार्षिक साधारण सभामा म/हामी स्वम उपस्थित भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकाले
उक्त सभामा मेरो / हाम्रो तर्फबाट भाग लिन तथा मतदान गर्नका लागि..... जिल्ला.....
न.पा र गा.पा,वडा.नंबस्ने त्यस बैंकका शेयरधनी श्री.....लाई मेरो/हाम्रो प्रतिनिधि नियुक्त गरी
पठाएको छु / पठाएका छौ ।

प्रतिनिधि नियुक्त भएको व्यक्तिको :

निबेदक

हस्ताक्षरको नमुना :.....
शेयरधनी नं.....
हितग्राही खाता.नं
मिति

दस्तखत :
नाम :
ठेगाना :.....
शेयरधनी.नं.....
हितग्राही खाता.नं.....
शेयर संख्या.....
मिति:.....

द्रष्टव्य : यो निबेदन साधारण सभा हुनु भन्दा कम्तीमा ४८ घण्टा अगावै बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्ग, काठमाण्डौमा दर्ता गरी सक्नुपर्ने छ ।
(शेयरधनी बाहेक अन्य ब्यक्तिहरूलाई प्रतिनिधि नियुक्त गर्न सकिने छैन)

महालक्ष्मी विकास बैंक लिमिटेड

दरबारमार्ग, काठमाडौं

प्रवेश-पत्र

शेयरधनीको नाम.....शेयरधनी नं / हितग्राही खाता.नं
शेयर प्रमाणपत्र.....शेयर संख्या :.....
शेयरधनीको हस्ताक्षर.....

महालक्ष्मी विकास बैंक लिमिटेडको सम्बत् २०७८ साल पौष महिना २५ गते आइतवारका दिन हुने बिसौं वार्षिक साधारण सभामा उपस्थित हुन जारी गरीएको प्रवेश-पत्र ।

द्रष्टव्य : १) शेयरधनीहरू आफैले खाली ठाउहरूमा भर्नु हुन अनुरोध छ ।
२) सभाकक्षमा प्रवेश गर्न यो प्रवेश-पत्र अनिवार्य रूपमा प्रस्तुत गर्नु पर्नेछ ।

(कम्पनी सचिव)

कम्पनीको छाप



महालक्ष्मी विकास बैंक लि.
Mahalaxmi Bikas Bank Ltd.

२०^{वाँ} वार्षिक प्रतिवेदन



महालक्ष्मी विकास बैंक लि.को

बीसौं वार्षिक साधारण सभा बस्ने बारेको सूचना

आदरणीय शेयरधनी महानुभावहरू,

यस महालक्ष्मी विकास बैंक लि.को मिति २०७८/०९/०२ (तदनुसार १७ डिसेम्बर, २०२१) गते बसेको सञ्चालक समितिको ५०६ औं बैठकको निर्णयानुसार यस विकास बैंकको बीसौं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न बिषयहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारी एवं उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

सभा हुने मिति, समय र स्थान

मिति : २०७८ साल पौष महिना २५ गते आईतवार (तदनुसार ९ जनवरी, २०२२) ।

समय : विहान ११ बजे ।

स्थान : आर्मी अफिसर्स क्लब, भद्रकाली, टुंडिखेल, काठमाडौं ।

सञ्चालकको निर्वाचनमा मतदान गर्नका लागि कम्पनी ऐन २०६३ को दफा ७१ को (२) (३) बमोजिम शेयरधनी महानुभावहरू स्वयम् उपस्थित भई वा प्रोक्सी (प्रतिनिधि पत्र) को माध्यमबाट भाग लिन सक्नुहुनेछ ।

छलफलका विषयहरू

(क) सामान्य प्रस्ताव

- (१) अध्यक्षज्युको मन्तव्य सहित बीसौं वार्षिक साधारण सभा (आ.व.२०७७/०७८) को प्रयोजनका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारीत गर्ने ।
- (२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ साल आषाढ मसान्तको वासलात तथा आ.ब.२०७७/०७८ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँडफाँड हिसाव, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरण सहितका अनुसूचीहरू पारीत गर्ने ।
- (३) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व.२०७७/०७८ सम्मको संचित मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पूँजी रु.३,३४,२४,०२,७२४/-को १.०५२६ प्रतिशतले हुन आउने नगद लाभांश रु.३,५१,८३,१८७/- (अक्षरेपी तीन करोड एकाउन्न लाख त्रियासी हजार एकसय सतासी मात्र, (दशमलब पछाडि ४ अंक मात्र उल्लेख गरीएको) बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ वितरण गर्ने प्रस्ताव पारित गर्ने ।
- (४) बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने ।
- (५) सञ्चालक समितिको बैठक भत्ता, दैनिक तथा भ्रमण भत्ता लगायतका अन्य सुबिधा बृद्धि गर्ने ।
- (६) विकास बैंकको नियमावली बमोजिम संस्थापक समुह (क) बाट ३ जना र सर्वसाधारण समुह (ख) बाट ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने ।
- (७) स्वतन्त्र सञ्चालक नियुक्त हुनुभएको जानकारी सम्बन्धमा ।



(ख) विशेष प्रस्ताव

- (१) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७७/०७८ सम्मको संचित मुनाफा रकमबाट शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजी रु. ३,३४,२४,०२,७२४/- को २० प्रतिशतका दरले हुन आउने रकम रु. ६६,८४,८०,५४५/- (अक्षरेपी छैसट्टी करोड चौरासी लाख असी हजार पाँच सय पैतालीस) बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गर्ने ।
- (२) विकास बैंकको हाल कायम अधिकृत पूँजी रु. ४,००,००,००,०००/- (अक्षरेपी चार अर्ब) लाई वृद्धि गरी रु ८,००,००,००,०००/- (अक्षरेपी आठ अर्ब) कायम गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने ।
- (३) सञ्चालक समितिको बैठक भत्ता, दैनिक तथा भ्रमण भत्ता लगायतका अन्य सुबिधा बृद्धि गर्ने प्रस्ताव पारीत भए अनुसार हुने गरी नियमावलीमा आवश्यक संशोधन गर्ने र विशेष प्रस्ताव अन्तर्गतको प्रस्ताव नं १ वमोजिमको बोनस शेयर जारी भए पश्चात् जारी तथा चुक्ता पुँजि बृद्धि गर्न र प्रस्ताव नं २ को अधिकृत पुँजि बृद्धि गर्न पारीत भए अनुसार हुने गरी विकास बैंकको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारीत गर्ने ।
- (४) विकास बैंकको प्रबन्धपत्र तथा नियमावलीमा भएको संशोधनको स्वीकृति लिँदा वा अभिलेख गर्दा गराउँदा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन, परिवर्तन, वा थप/घट गर्न, सो सम्बन्धी कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन तथा प्रचलित बैंक तथा वित्तीय संस्था संबन्धी ऐन तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावलीमा भाषागत तथा अन्य सुधार गरी अभिलेख गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

(ग) विविध ।

बीसौ वार्षिक साधारण सभा सम्बन्धी अन्य जानकारी

- (१) बीसौ वार्षिक साधारण सभाको प्रयोजनको लागि मिति २०७८/०९/१३ गते १ दिन यस विकास बैंकको शेयरधनी दर्ता किताब (Book Close) बन्द रहनेछ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०७८/०९/१२ गतेसम्म कारोवार भई म्याद भित्र यस बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल काठमाडौंमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरूले मात्र सो सभामा भाग लिन र आ.व. २०७७/०७८ को बोनस शेयर तथा नगद लाभांश पाउने छन् ।
- (२) कम्पनीको आर्थिक विवरण सहितको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पुस्तिका शेयरधनी महानुभावहरूलाई विकास बैंकको शेयरधनी लगतमा कायम रहेको ठेगानामा पठाईने छ । कुनै कारणवश शेयरधनी महानुभावहरूले समयमा वार्षिक प्रतिवेदन पुस्तिका प्राप्त गर्न नसकेमा यस विकास बैंकको केन्द्रीय कार्यालय, दरबारमार्ग काठमाडौं वा शेयर रजिष्ट्रार, सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्सालबाट प्राप्त गर्न सक्नुहुनेछ । कम्पनी ऐन २०६३ को दफा ८४ को प्रयोजनार्थ संक्षिप्त आर्थिक विवरण शेयरधनीको जानकारीका लागि यसै साथ प्रकाशीत गरीएको छ । साथै संक्षिप्त आर्थिक विवरण लगायतका वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू विकास बैंकको वेबसाईट www.mahalaxmibank.com.np मा हेर्न र डाउनलोड गर्न सकिनेछ । हाल विश्वभर फैलिरहेको कोभिड -१९ को महामारीका कारण नेपाल सरकारबाट जारी गरीएको स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको पालना गर्दै अनलाइन (Virtual) माध्यमबाट सहभागी भई मन्तव्य राख्ने र मतदान गर्न सक्ने व्यवस्था समेत मिलाईएको व्यहोरा अनुरोध गरिन्छ । तर सञ्चालकको निर्वाचन गोप्य मतदानद्वारा हुने भएकाले शेयरधनी स्वयम् वा रित पूर्वकको नियुक्त प्रतिनिधि सभामा स्वयम् उपस्थित हुनुपर्नेछ ।
- (३) भर्चुअल (Video Conference) माध्यमबाट सभामा सहभागी हुने, आफ्नो मन्तव्य राख्ने तथा मतदान गर्न शेयरधनी महानुभावहरूले सभा हुनु भन्दा कम्तिमा ४८ घण्टा अगावै आफ्नो परिचय पत्र सहित विकास बैंकले जारी गरेको शेयर प्रमाणपत्र/डिम्याट खाता खोलिएको प्रमाणपत्रको स्क्यान कपी समावेश गरी ईमेल



janak.adhikari@mahalaxmibank.com.np ठेगानामा पठाउनु पर्नेछ । ईमेल मार्फत भर्च्युअल (Video Conference) माध्यमबाट सभामा सहभागी हुनको लागि Meeting ID / Password उपलब्ध गराइनेछ । सभामा आफ्नो लिखित मन्तव्य दिन चाहने शेयरधनी महानुभावहरूले माथि उल्लिखित ईमेल मार्फत दिन सक्ने व्यवस्था समेत मिलाईएको छ ।

- (४) सभामा भाग लिनको लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरूले प्रोक्सी फारम भरी सभा सुरु हुने भनी तोकिएको समय भन्दा कम्तिमा ४८ घण्टा अगावै कार्यालय समय भित्र विकास बैंकको केन्द्रीय कार्यालयमा दर्ता गरिसक्नु पर्नेछ । यसरी नियुक्त गरिएको प्रतिनिधि विकास बैंकको शेयरधनी हुनुपर्नेछ । त्यसरी प्रतिनिधि नियुक्त गरिसकेपछि उक्त प्रतिनिधि बदर गरी अर्को प्रतिनिधि मुकरर गरी सभा सुरु हुने भनी तोकिएको समय भन्दा कम्तिमा ४८ घण्टा अगावै विकास बैंकको केन्द्रीय कार्यालयमा कार्यालय समय भित्र दर्ता गरेमा वा आफु स्वयं साधारण सभामा उपस्थित हुन आएमा त्यस्तो शेयरधनीले गरिदिएको अधिल्लो प्रोक्सी स्वतः बदर हुनेछ । कुनै शेयरधनीले एक भन्दा बढी शेयरधनीलाई प्रतिनिधि नियुक्त गरेको भएमा भने निज स्वयमूले अन्य प्रोक्सी बदर गरी एउटा कायम गरेको अवस्थामा बाहेक त्यस्ता सबै प्रतिनिधि पत्रहरू स्वतः बदर हुनेछन् । शेयरधनीहरूले एउटै समूहको दुइवटा प्रोक्सी दिन पाइने छैन । प्रतिनिधि मुकरर गर्दा आफ्नो सम्पूर्ण शेयरको प्रतिनिधि एउटै व्यक्तिलाई नियुक्त गर्नुपर्दछ । कुनै किसिमबाट छुट्याई दिएमा उक्त प्रोक्सी बदर गरिनेछ । यस सम्बन्धमा साधारण सभामा विवाद गर्न पाइने छैन ।
- (५) शेयरधनी महानुभावहरूको सुविधाको लागि हाजिरी पुस्तिका सभा स्थलमा साधारण सभा हुने दिन विहान ९:०० बजेदेखि नै खुल्ला गरिनेछ । साधारण सभामा भाग लिने प्रत्येक शेयरधनी महानुभावहरूले सभा हुने स्थानमा उपस्थित भई उक्त स्थानमा रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नुपर्नेछ ।
- (६) सभामा उपस्थित हुने सम्पूर्ण शेयरधनीहरूले शेयर प्रमाणपत्र वा डिभ्याट खाताको विवरण र आफ्नो परिचय खुल्ने प्रमाण (जस्तै नागरिकता प्रमाणपत्र वा अन्य कुनै परिचयपत्र) अनिवार्य रूपमा साथमा लिई आउनुहुन अनुरोध छ ।
- (७) सभा सुरु हुनु भन्दा एक घण्टा अगाडिबाट Online Login खुल्ला गरीनेछ । उक्त एक घण्टाको समय भित्र सभामा सहभागी हुने शेयरधनीहरूलाई बैंकले दिएको ID / Password माध्यमबाट Login गरी सभामा उपस्थित हुनुपर्नेछ । यस उपस्थितिलाई सभाहलमा उपस्थित भए सरह मान्यता प्रदान गरीनेछ । शेयरधनीहरूको उपस्थितिबाट कम्पनी ऐनको व्यवस्था बमोजिम सभाका लागि आवश्यक गणपूरक संख्या पूरा भए पश्चात् सभाको कामकारवाही अगाडि बढाईनेछ ।
- (८) संयुक्त रूपमा शेयर ग्रहण गर्ने शेयरधनीहरूको हकमा साभेदारहरूद्वारा नियुक्त साभेदारले वा निजले नियुक्त गरेको प्रतिनिधिले र सो बमोजिम नियुक्त हुन नसकेकोमा शेयरधनीहरूको दर्ता किताबमा नाम क्रमानुसार अधि लेखिएको साभेदारले मात्र सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न पाउनेछन ।
- (९) संरक्षक रहनु भएका शेयरधनी महानुभावहरूका तर्फबाट यस विकास बैंकको शेयर लगत किताबमा संरक्षकको रूपमा दर्ता भइरहेका महानुभावहरूले सभाको लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न सक्नुहुनेछ ।
- (१०) यस विकास बैंकको शेयर खरिद गरेको संगठित संस्था वा कम्पनीले बैंकको कुनै अर्को शेयरधनीलाई प्रतिनिधि (प्रोक्सी) मुकरर गर्न सक्नेछ । त्यसरी प्रतिनिधि (प्रोक्सी) मुकरर नगरिएको अवस्थामा त्यस्तो संगठित संस्था वा कम्पनीले मनोनित गरेको प्रतिनिधिले शेयरवालाको हैसियतले सभामा भाग लिन सक्नेछन् ।
- (११) सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समुह र सर्वसाधारण समुहको सञ्चालकहरूको निर्वाचन सम्बन्धी कार्यक्रम निर्वाचन अधिकृतले तोके बमोजिम विकास बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा पछि प्रकाशित गरिनेछ ।
- (१२) सञ्चालक पदको निर्वाचनमा उम्मेदवार हुन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, प्रचलित कानून तथा विकास बैंकको प्रबन्धपत्र तथा नियमावली बमोजिम संचालक हुन योग्य हुनुपर्नेछ ।



- (१३) निर्वाचन सम्बन्धी कार्यहरू विकास बैंकको स्वीकृत सञ्चालक निर्वाचन सम्बन्धी निर्देशिका - २०७८ तथा प्रचलित ऐन, नियम बमोजिम हुनेछ ।
- (१४) साधारण सभाको काम कारवाहीहरू कम्पनी ऐन २०६३, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा विकास बैंकको प्रबन्धपत्र, नियमावली बमोजिम हुनेछन् ।
- (१५) सुरक्षाका कारण साधारण सभामा उपस्थित हुने शेयरधनी महानुभावहरूलाई यथासक्य भोला/ब्याग नल्याउनुहुन अनुरोध गरिन्छ । सभाको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरूले शेयरधनी महानुभावहरू लगायत सभाकक्षमा प्रवेश गर्ने सबैको भोला/ब्याग र शरीर जाँच गर्न सक्नेछन् ।
- (१६) साधारण सभा सम्बन्धी थप जानकारी आवश्यक भएमा विकास बैंकको केन्द्रीय कार्यालयको फोन ४२६८७१९, ४२२३८०८ मा कार्यालय समय भित्र/विकास बैंकको केन्द्रीय कार्यालय अन्नपूर्ण आर्केड-२, दरबारमार्ग, काठमाडौं वा यस विकास बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क गर्न सकिनेछ ।

.....
सञ्चालक समितिको निर्णयानुसार
(कम्पनी सचिव)



आषाढ मसान्त २०७८ सम्मको मुख्य विवरण तथा सुचाङ्कहरू

कम्पनीको प्रकार	पब्लिक लिमिटेड कम्पनी
रजिष्टर्ड कार्यालय	अन्नपूर्ण आर्केड-२ दरबारमार्ग, काठमाडौं
कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको मिति, दर्ता नं	२०५६।०९।०७, १०५४३५-०५६२०५७
नेपाल राष्ट्र बैंक बाट कारोबार स्वीकृति प्राप्त मिति	२०५८।०२।१७
कारोबार शुरु भएको मिति	२०५८।०३।०५
कार्य क्षेत्र	राष्ट्रियस्तर
शाखा सञ्जाल सङ्ख्या	१०३ (२५ काठमाडौं उपत्यका भित्र)
कुल कर्मचारी सङ्ख्या	८०१
शेयर सुचिकरण मिति	२०६७।०५।०७
पुँजी संरचना	अधिकृत पुँजी रु. ४,००,००,००,०००/-
	जारी पुँजी रु. ३,३४,२४,०२,७२४/-
	चुक्ता पुँजी रु. ३,३४,२४,०२,७२४/-
प्रस्तावित बोनस शेयर (२० प्रतिशत)	रु. ६६,८४,८०,५४५/-
प्रस्तावित नगद लाभांश(१.०५२६ प्रतिशत)	रु. ३,५१,८३,१८७/-
नेटवर्थ	रु. ५,५७९,३२९,०६४/-
नेटवर्थ प्रति शेयर	रु. १६६.९३/-
शेयर संरचना	संस्थापक ५१ प्रतिशत
	सर्वसाधारण ४९ प्रतिशत
शेयर धनीको सङ्ख्या	७७२ संस्थापक, ७२५१८ सर्वसाधारण
कुल निक्षेप	रु. ३९,८८१,२३४,०३८/-
कुल कर्जा तथा सापटि	रु. ३५,५०५,७७२,४५१/-
खुद नाफा	रु. ६६०,०९९,६९६/-
प्रति शेयर आमदानी (बोनस शेयर समावेश गर्नु अघि)	१९.७५
बचतकर्ता संख्या	५,२५,४८४
ऋणी संख्या	१८,८२२
पुँजीकोष पर्याप्तता	१३.५२%
कर्जा र पुँजी तथा निक्षेप अनुपात (CCD Ratio)	७९.६७%
कर्जा तथा निक्षेप अनुपात (CD Ratio)	८६.३६%
निष्कृत्य कर्जा र कुल कर्जा अनुपात	२.८०%
तरलता अनुपात	२५.४३%
ब्याजदर अन्तर	४.५३%



अध्यक्षज्यूको मन्तव्य



आदरणीय शेयरधनी महानुभावहरू,
महालक्ष्मी विकास बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभामा भौतिक तथा भर्चुअल माध्यमबाट उपस्थित हुनुभएका आदरणीय शेयरधनी महानुभावहरू, सञ्चालकहरू, नियमनकारी निकायहरूबाट पाल्नुभएका प्रतिनिधिहरू, बैंकका वाह्य लेखापरीक्षक, बैंकका उच्च व्यवस्थापन, सम्पूर्ण कर्मचारीहरू लगायत उपस्थित महानुभावहरूमा बैंक संचालक समितिको तथा विकास बैंकको तर्फबाट यस गरिमामय सभामा यहाँहरू सबैलाई हार्दिक स्वागत तथा अभिवादन ब्यक्त गर्दछु।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण नेपालमा पनि आर्थिक क्रियाकलापहरू प्रभावित हुन गएकाले देशको आर्थिक क्रियाकलाप आशातीत हुन नसकेतापनि बैंकले कुशलता पुर्बक काम गरेका कारण बैकिङ्ग क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका विच पनि यस विकास बैंकले वित्तीय क्षेत्रमा आफ्नो सफल तथा फरक पहिचानलाई निरन्तरता दिन सफल भएको छ।

मर्जर पश्चात संस्थाले आफ्नो ईतिहासमा पहिलोपटक विकास बैंकहरू मध्ये सबै भन्दा बढि २१.०५ प्रतिशत बितरण योग्य मुनाफा आर्जन गरी एक नम्बर स्थान हासिल गरेको जानकारी गराउन पाउदा म अत्यन्त हर्षित भएको छु। यस संस्थाले अब पछाडी फर्केर हेर्नु नपर्ने गरी बजारमा अग्रणी बैंकको रुपमा आफुलाई स्थापित गर्दै अगाडि बढ्न सक्ने स्थितिमा पुगेको छ। चालु आ.व को हालसम्मको स्थिति पनि राम्रो रहेको आदरणीय शेयरधनी महानुभावहरूलाई जानकारी गराउन चाहन्छु।

विकास बैंकको सहि कार्ययोजना र खर्च र पूँजी दुवैको सफल व्यवस्थापनका कारण आर्थिक वर्ष २०७७/७८ मा यस विकास बैंकले रु ७०,६८,६९,१३०/- वितरण योग्य मुनाफा आर्जन गर्न सफल भएको छ। सो वितरणयोग्य मुनाफा मध्ये रु.६६,८४,८०,५४५/- अर्थात २० प्रतिशत बोनस शेयर रु.३,५१,८३,१८७/- १.०५२६ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ) आदरणीय शेयरधनी महानुभावहरूलाई बितरण गर्न सक्षम भएका छौं। यसका लागि आ-आफ्नो ठाँउबाट महत्वपूर्ण योगदान पुऱ्याउनु हुने सम्पूर्ण शेयरधनी महानुभावहरू, ग्राहकवर्ग, बैंकका कर्मचारीवर्ग, शुभेच्छुक तथा अन्य सम्पूर्ण सम्बद्ध निकायहरूलाई धन्यवाद ज्ञापन गर्दछु। बोनस शेयर जारी पश्चात बैंकको चुक्ता पूँजी रु ४,०१,०८,८३,२७०/- पुगेछ। यस विकास बैंकलाई अग्रणी विकास बैंकको रुपमा स्थापित गर्दै आगामी दिनमा शेयरधनीहरूलाई उच्च प्रतिफल दिने प्रतिबद्धताका साथ कार्य गर्नेछौं।

कोभिड-१९ को संक्रमण र यसको असर कुन हदसम्म जान्छ अहिले नै यकिन गर्न सकिने अवस्था नभए पनि पछिल्लो समयमा स्थितिमा क्रमिक सुधार आई आर्थिक गतिविधिले सामान्य लय समात्न लागेको हुनाले समग्र अर्थतन्त्र चलायमान हुने, आर्थिक क्रियाकलापले गति लिने र नेपालको आर्थिक बृद्धिदर सहित अन्य सम्बृद्धिका सूचङ्काकहरू सकारात्मक रहने कुरामा हामी आशावादी छौं।

विकास बैंकको शाखा सञ्जाल संख्या १०३ पुगेको र शाखा बिस्तारको कार्यलाई निरन्तरता दिँदै बैंकको पहुच नपुगेको प्रदेश तथा सदरमुकाममा शाखा सञ्जालको कार्यलाई अगाडि बढाईने



छ । साथै आगामी दिनहरूमा प्राप्त अवसरहरूलाई सहि उपयोग गर्दै ग्राहकहरूको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न आफ्ना क्रियाकलापहरूलाई बिशिष्टीकरण गर्दै अझ बढि सक्षमताका साथ गुणस्तरीय बित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

विकास बैंकलाई सबल र विश्वसनीय बनाउनका लागि आवश्यक प्रविधि, जोखिम व्यवस्थापन, कर्मचारी व्यवस्थापन, तथा सेवा सुविधाहरूमा बिशेष जोड दिदै आएको र त्यस कार्यलाई निरन्तरता दिईनेछ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत हाम्रा समुदायहरूको दिगो आर्थिक र सामाजिक विकासको प्रवर्द्धन गर्न योगदान गर्दै आइरहेका छौं र यसलाई निरन्तरता दिने नै छौं ।

कोभिड-१९ को महामारीले हामीलाई समस्या मात्र थपेको नभई केहि ज्ञान पनि दिएको छ । अर्थात बाचनका लागि शरीर स्वस्थ र सबल हुनु जरुरी छ । संस्थाको हकमा पनि आन्तरीक रुपमा सबल र स्वस्थ हुन त्यसै गरी जरुरी छ । आजको दिनमा यो बैंक मर्जर नगरीकन पनि अग्रणी बैंकको रुपमा उभिन सक्षम रहेको छ । तापनि यदि शेयरधनीहरूको सम्पत्तीमा ठुलो योगदान पुग्ने अवस्था आएमा मर्जरका लागि बैंक सदैब तयार रहनेछ ।

हामी उत्कृष्ट र विश्वासिलो विकास बैंक बन्ने उद्देश्य लिएर आफ्नो कार्यदिशा तय गरेका छौं । “सबल बैंक सफल सहकार्य” भन्ने नारालाई कार्यदिशाले अवश्य नै चरितार्थ गर्ने कुरामा बिश्वस्त छौं । यस आर्थिक बर्षमा यस विकास बैंकका सबै आधारभुत सुचांकहरू उत्साहप्रद रहेको तथा “To be the most trusted Bank” भन्ने हाम्रो vision मा प्रगती भैरहेको ब्यहोरा अवगत गराउन चाहान्छु ।

बैंकले हालसम्म हासिल गरेका उपलब्धिहरू तथा गतिविधिहरूका बारेमा संचालक समितिको वार्षिक प्रतिवेदनमा विस्तृत रुपमा उल्लेख गरिएको ब्यहोरा आदरणीय शेयरधनी महानुभावहरूलाई जानकारी गराउन चाहान्छौं ।

सभामा भैतिक तथा भर्चुअल माध्यमबाट उपस्थित शेयरधनीज्यूहरू एवं अतिथिज्यूहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यहाँहरूबाट प्राप्त निरन्तर सहयोग तथा सद्भावका लागि आभार प्रकट गर्दछु । यस बैंकलाई प्रगति तर्फ लैजान प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सहयोग तथा सुभावा दिने शेयरधनी महानुभावहरू, बैंक सञ्चालक समितिका सदस्यहरू, ग्राहकहरू, नियमनकारी निकायहरू नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, नेपाल धितोपत्र बोर्ड तथा विभिन्न संघसंस्थाहरू, लेखापरीक्षक, बैंकका सम्पूर्ण कर्मचारीहरू एवं समस्त शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि सदाभै यहाँहरूको सहयोग र शुभेच्छा प्राप्त भइरहने विश्वास लिएको छु । बैंकको सेवा र कार्य सम्पादनको स्तरलाई अझ माथि उकाँस्दै आगामी दिनहरूमा हाम्रा आदरणीय ग्राहक महानुभावहरू, शेयरधनी महानुभावहरू र सरोकारवालाहरू लाई अझै बढी गुणस्तरीय सेवा बैंकले प्रदान गर्ने अवसर पाउने छ भन्ने आशा लिएको छु ।

अन्त्यमा, यस गरिमामय २० औं वार्षिक साधारणसभामा यहाँहरूलाई पुनः स्वागत गर्दै सबैको उत्तरोत्तर उन्नति र प्रगतिको कामना गर्दछु ।

धन्यवाद

राजेश उपाध्याय

अध्यक्ष-सञ्चालक समिति
महालक्ष्मी विकास बैंक लिमिटेड



प्रमुख कार्यकारी अधिकृतको मन्तव्य



आफ्नो वार्षिक लक्ष्य अनुरूप व्यवसाय विस्तार गर्न नसकेतापनि प्रभावकारी असुली रणनीतिले बैंकमा रहेको खराब कर्जा र व्याजमा असुली भई निस्कृय कर्जाको उल्लेखनिय रुपमा कमी ल्याउन सफल भएको र अन्य संचालन मुनाफा आमदानीमा समेत उल्लेखनिय वृद्धि भई बैंकको खुद मुनाफामा ६४ प्रतिशतले वृद्धि भएको छ, फलस्वरुप २१.०५२६ प्रतिशत (२० प्रतिशतबोनस र १.०५२६ प्रतिशत कर प्रयोजनको) बैंकको इतिहासमा हाल सम्मकै उच्च लाभांश प्रस्ताव गर्न बैंक सफल भएको छ। यस उपलब्धिले समग्र रुपमा बैंक सफल रहेको र यहि उपलब्धिको बलमा आगामी दिनमा कार्य गर्न थप उत्साह मिलेको छ।

नेपाल सरकारको विकास बजेट निकासामा हुन नसक्नु, बैंकिङ क्षेत्रमा भएको कर्जा लगानीको अनुपातमा निक्षेप संकलन हुन नसक्नु र भरखरै विश्वभर फैलिएको कोभिड-१९ को नयाँ Variant ओमिक्रोनले पुनः त्रसित पार्दै गएको यस जटिल अवस्थामा पनि बैंकले सेवाग्राहीको आवश्यकतालाई उच्च प्राथमिकतामा राखि आफ्ना सेवाहरूमा विविधिकरण र सुदृढीकरण गर्दै गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ। ग्राहक वर्गलाई थप सहजीकरण र अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने सिलसिलामा बैंकले सबै किसिमका प्रविधिमा आधारित सेवाहरूको विस्तार एवं स्तरोन्नति गर्ने नीति लिएको छ।

आदरणीय शेयरधनी महानुभावहरू,

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण नेपाल पनि अछुतो रहन सकेन। फलतः नेपालको आर्थिक क्रियाकलापमा पनि निकै ठूलो असर परेको छ। तथापी कोभिड-१९ बाट श्रुजित प्रतिकुल परिस्थिति र बैंकिङ क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका बावजुत यस विकास बैंकका वित्तिय सुचकांकहरू सकारात्मक रहेका छन्। यसका लागि बैंकको संचालक समिति, उच्च व्यवस्थापन र समग्र कर्मचारी वर्गको प्रयासको महत्वपूर्ण भुमिका रहेको छ।

बैंकले समीक्षा वर्षमा रु. २.२१ अर्ब बराबरको थप निक्षेप संकलन गरी आ.व. को अन्त्य सम्ममा, रु. ३९.८८ अर्ब निक्षेप परिचालन गरेको छ भने, रु ४.८३ अर्ब बराबरको थप कर्जा लगानी गरी आ.व. को अन्त्य सम्म रु ३५.५० अर्ब लगानी गर्न सफल भएको छ। वर्ष भरिनै कोभिड १९ को महामारीका कारण समग्र अर्थतन्त्रमा नकारात्मक असरको प्रभाव बढ्दै गएकोले बैंकले

बैंकले कर्मचारीको मनोबल उच्च राखि काममा आधारित Incentive Plan, आन्तरिक बढुवा र दक्षता अभिवृद्धि गर्न आन्तरिक माध्यमबाट तथा बाह्य स्रोत व्यक्तिबाट पनि तालिम प्रदान गर्दै आएको र समिक्षा अवधिमा बैंकलाई आवश्यक पर्ने दक्ष जनशक्तिको भर्ना गर्नुका साथै ३८ वटा आन्तरिक तथा बाह्य तालिमहरू प्रदान गरिएको छ, जसबाट कर्मचारीहरूको दक्षता अभिवृद्धीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बैंकले आफ्नो सामाजिक उत्तरदायीत्व अर्न्तगत सम्पूर्ण शाखा कार्यलयहरू मार्फत स्थानीय स्तरमा वित्तीय साक्षरता लगायत थप विभिन्न सामाजिक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनको परिधि भित्र रहि यस कार्यलाई थप प्रधभावकारी बनाउँदै लगिनेछ।

बैंकका लागानीकर्ताको लागानीको सुनिश्चीतता र सर्वसाधारण जनताहरूको वचतमा उचित व्याज सहितको सुरक्षा प्रदान गर्ने



गरी बैंकलाई निरन्तर सबल बनाउदै लैजाने उदेश्यलाई पूरा गर्न बैंकले संस्थागत सुशासनलाई निकै महत्वका साथ लिएको छ भने प्रचलित कानून, नियामक निकायबाट जारी भएका तथा बैंकका आन्तरिक नीति, नियम र निर्देशनहरूको पूर्ण पालना गर्दै आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ पार्दै लगिरहेको छ। बैंकमा आवश्यक नीतिहरूको पुनरावलोकन एवं नयाँ नीतिहरू समेत तर्जुमा गरिएका छन् जसबाट कार्यप्रणालीमा चुस्तता आउनुका साथै प्रभावकारी समन्वय कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसैगरी जोखिम व्यवस्थापन सम्बन्धि कार्यलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको छ।

बैंक संचालनका क्रममा ग्राहकवर्ग, नियामक निकाय तथा शेयरधनी महानुभावहरूबाट प्राप्त सहयोगको लागि हार्दिक धन्यवाद दिन चाहान्छु। संचालक समितिबाट प्राप्त मार्गदर्शन र विश्वास प्रति कृतज्ञता व्यक्त गर्दै सम्पूर्ण सहकर्मी कर्मचारीहरूले पुर्याउनु भएको योगदान प्रति हार्दिक धन्यवाद दिन चाहान्छु। आगामी दिनहरूमा समेत सोही बमोजिमको सहयोग र मार्ग दर्शनको अपेक्षा राख्दै यस बैंकको २० औं वार्षिक साधारण सभामा सहभागी हुन आउनु भएका तथा Virtual माध्यममा सहभागि भइरहनुभएका आदरणीय शेयरधनी महानुभावहरूलाई म बैंक परिवारको तर्फबाट आभार प्रकट गर्दछु।
धन्यवाद,

बोधराज देवकोटा
प्रमुख कार्यकारी अधिकृत



महालक्ष्मी विकास बैंक लि.को बिसौं वार्षिक साधारण सभामा प्रस्तुत सञ्चालक समितिको वार्षिक प्रतिवेदन

आदरणीय शेयरधनी महानुभावहरू,

यस महालक्ष्मी विकास बैंक लिमिटेडको बिसौं वार्षिक साधारण सभामा हाम्रो आतिथ्यता स्वीकार गरि उपस्थित हुनुभएका आदरणीय शेयरधनी महानुभावहरू, नियमनकारी निकायबाट पाल्नु भएका प्रतिनिधीहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरूलाई सञ्चालक समितिको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छौं । हाल बैंकको व्यवसाय, ग्राहक आधार तथा शाखा सञ्जालमा समेत व्यापक विस्तार भई विकास बैंकको कूल शाखा सङ्ख्या १०३ छ भने ग्राहक आधार करिब ५ लाख २५ हजारको रहेको छ । विस्तारित शाखा सञ्जाल तथा ग्राहकहरू नै व्यवसाय वृद्धिको मुख्य स्रोत रहेको तथ्यलाई हुदयङ्गाम् गर्दै यस विकास बैंकले देशभर गरी थप नयाँ शाखा खोल्ने प्रक्रिया अगाडि बढाएको समेत सभालाई जानकारी गराउन चाहन्छौं ।

कोभिड १९ को महामारीको कारणले आर्थिक बर्ष २०७७/०७८ मा पनि उद्योग, व्यापार र व्यवसायहरूमा प्रतिकूल असर परेको छ । यसको प्रत्यक्ष प्रभाव हाम्रो बैंकलाई पनि परेको छ । कोभिड १९को दोस्रो लहरको प्रभावले बैंकको व्यवसाय विस्तार तथा कर्जा असुलीमा परेको असरका बाबजुद पनि बैंकको गत बर्ष यसै अवधिमा रु ४० करोड ३५ लाख नाफा रहेकोमा बढेर रु ६६ करोड पुगेको छ । अन्य सञ्चालन आम्दानी र गैर सञ्चालन आम्दानीमा उल्लेखनिय वृद्धि आएको छ भने कुल निस्कृय कर्जा ३.२१ प्रतिशतबाट घटेर २.८ प्रतिशत पुगेको छ जसको कारणले खुद नाफामा ६४ प्रतिशतले वृद्धि आएको छ । फलतः यस समीक्षा वर्षमा बैंकले आफ्नो लक्ष्य अनुरूपको नतिजा हासिल गर्न सकेको छ ।

यस बैंकको २०७८ साल असाढ मसान्तको वासलात, आर्थिक बर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाव, अन्य विस्तृत आम्दानीको विवरण, नगद प्रवाह विवरण, यस अवधिमा बैंकले हाँसिल गरेको उपलब्धि, सञ्चालनमा देखिएका चुनौतीहरू र समग्र बैकिङ्ग क्षेत्रको पुनरावलोकन सहित सञ्चालक समितिको प्रतिवेदन लगायत अन्य सम्पूर्ण वित्तीय विवरणहरू यस सभा समक्ष पेश गरेको छौं । बैकिङ्ग क्षेत्रको समग्र परिसूचक एवम् बैंकको गत आर्थिक बर्षको कार्य समीक्षा, व्यवसायिक रणनीति तथा भावी योजनाहरू सहितको संचालक समितिको तर्फबाट प्रस्तुत गरिएको यो प्रतिवेदन कम्पनी ऐन २०६३, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकद्वारा समय-समयमा जारी भएका निर्देशनहरूको अधिनमा रही तयार गरिएको व्यहोरा समेत जानकारी गराउन चाहन्छौं ।














१) विगत वर्षको कारोबार सिंहावलोकन तथा बैंकको वित्तीय भ्रलक :-

आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७६/७७ मा हासिल गरको वित्तीय उपलब्धिहरूको प्रमुख सुचकाङ्कहरू देहोय बमोजिम रहेका छन् ।

रकम रु.दश लाखमा

शीर्षक	२०७८ असार मसान्त	२०७७ असार मसान्त	वृद्धि (प्रतिशतमा)
शेयर पुँजी	३,३४२.४०	३,०७२.०६	८.८०%
निक्षेप	३९,८८१.२३	३७,६६६.१४	५.८८%
कर्जा तथा सापटी	३५,५०५.७७	३०,६६७.९९	१५.७७%
लगानी	७,३०३.९८	३,४६२.९३	११०.९२%
कुल सम्पत्ति	४७,४६१.५९	४३,१४०.३७	१०.०२%
ब्याज आम्दानी	३,८१३.४७	४,४२५.२२	-१३.८२%
ब्याज खर्च	२,२११.०६	२,९१८.६५	-२४.२४%
खुद ब्याज आम्दानी	१,६०२.४१	१,५०६.५७	६.३६%
कर्मचारी खर्च	५४२.५४	५२८.४७	२.६६%
सञ्चालन खर्च	८५०.९१	८६१.४	-१.२२%
सञ्चालन मुनाफा	९२५.४२	५८१.३३	५९.१९%
कर पछिको खुद नाफा	६६०.१०	४०३.५७	६३.५७%
खुद नाफा/कुल सम्पत्ति	१.३९%	०.९४%	४७.८७%
खुद नाफा/नेटवर्थ	११.८३%	८.४३%	४०.३३%
प्रति शेयर आम्दानी	१९.७५	१३.१४%	५०.३०%
निष्कृत्य कर्जा अनुपात (%)	२.८०%	३.२१%	-१२.७७%





ब्याज आमदानी १३.८२ प्रतिशतले कमी भएता पनि ब्याज खर्चमा २४.२४ प्रतिशतले कमी, शुल्क तथा कमिशनमा ६.९६ प्रतिशत र अन्य आमदानीमा भएको वृद्धिले सञ्चालन आमदानीमा ५९.१९ प्रतिशतले वृद्धि आएको छ। सोही अनुसार खुद मुनाफामा पनि ६३.५७ प्रतिशतले वृद्धि आएको छ।

● **पुँजी संरचना तथा पुँजीकोषको पर्याप्तता**


आर्थिक वर्ष २०७७/०७८ को अन्त्यमा बैंकको चुक्ता पुँजी रु. ३ अर्ब ३४ करोड २४ लाख २ हजार ७ सय २४ कायम रहेको छ। प्रस्तावित २१.०५२६ प्रतिशत बोनस शेयर पश्चात् बैंकको चुक्ता पुँजी रु. ४ अर्ब १ करोड ८ लाख ८३ हजार २ सय ६९ कायम रहने छ। पुँजीकोषको गणना नेपाल राष्ट्र बैंकले तोके बमोजिम Capital Adequacy Framework 2007 (Updated July 2008) अनुसार गरिएको छ। आ.व. २०७६/०७७ को अन्तमा पुँजीकोषको अनुपात १३.४१ प्रतिशत रहेकोमा आ.व २०७७/०७८ को अन्तमा उक्त अनुपात १३.५२ प्रतिशत कायम रहन गएको छ जुन नेपाल राष्ट्र बैंक को निर्देशनअनुसार जरुरी हुने न्यूनतम कोष भन्दा २.५२ प्रतिशतले अधिक रहेको छ।

● **संचित मुनाफा तथा जगेडा कोष**

आ.व २०७७/०७८ को मुनाफा ६३.५७ प्रतिशतले बढेको कारण संचित मुनाफामा तथा जगेडा कोष पनि ३० प्रतिशतले बढन आई रु १.७१ अर्ब बाट बढेर रु २.२४ अर्ब भएको छ।

● **निक्षेप सङ्कलन**

बैंकको कुल निक्षेप आ.व.२०७६/०७७ मा रु ३७ अर्ब ६६ करोड रहेकोमा प्रस्तुत आ.व.२०७७/०७८ मा ५.८८ प्रतिशतले वृद्धि भई रु ३९ अर्ब ८८ करोड पुगेको छ। यहि अवधिमा सम्पूर्ण बैंकिङ क्षेत्रको निक्षेप २१.४ प्रतिशतले बढेको छ। बैंकले विभिन्न संस्थागत तथा व्यक्तिगत निक्षेपकर्ताहरूको आवश्यकता अनुसारको विभिन्न निक्षेप सुविधा प्रदान गर्दै



आइरहेको छ । निक्षेप व्यवस्थापनमा विशेष सावधानी अपनाउँदै संस्थागत तथा छोटो अवधिका निक्षेपमा मात्र अधिकेन्द्रित हुँदा उत्पन्न हुन सक्ने जोखिमलाई कम गर्न स्थिर प्रकृतिका स-साना निक्षेप सङ्कलनमा विशेष जोड दिई विभिन्न प्रकारका निक्षेप योजनाहरू सञ्चालनमा ल्याएको छ । बजार विश्लेषण र निक्षेपकर्ताको चाहना बमोजिमका ग्राहकमैत्री विभिन्न निक्षेप योजनाहरू सञ्चालनमा ल्याउने कामलाई बैंकले निरन्तरता दिइरहेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी एकिकृत निर्देशन अनुसार इजाजपत्रप्राप्त संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ५० प्रतिशतभन्दा बढी कायम गर्न पाइने छैन । बैंकले निक्षेपको अनुपात निर्देशन अनुसार कायम गरेको छ ।

निक्षेप	प्रतिशत
व्यक्तिगत	८२.९६
संस्थागत	१७.०४
कुल	१००

• कर्जा तथा सापटी

यस आ.व. २०७७/०७८ को अन्तसम्ममा बैंकको कुल कर्जा लगानीरू. ३५ अर्ब ५१ करोड पुगेको छ । गत आर्थिक वर्षको तुलनामा १५.७७ प्रतिशत कर्जा तथा सापटी वृद्धि भएको हो ।

बैंकले कर्जा लगानी गर्दा कर्जाको गुणस्तर तथा कर्जा लगानीमा विविधीकरणलाई मुख्य प्राथमिकता दिएको छ । बैंकले उद्योग, कृषि, पर्यटन, साना तथा मझौला उद्योग व्यवसाय, व्यापार, तथा रिटेल कर्जा लगायतका क्षेत्रहरूमा लगानी गर्दै आइरहेको छ ।

समीक्षा अवधिमा रु ५ अर्ब ६ करोड विपन्न वर्गमा लगानी गरिएको छ जुन कुल कर्जाको १४.२५ प्रतिशत हो । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार विकास बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जा तथा सापटीको न्यूनतम १५ प्रतिशत प्रवाह गर्नु पर्ने हुन्छ जस अनुसार बैंकले पालना गरी रु ५ अर्ब ५९ करोड प्रवाह गरेको छ अर्थात् १५.७४ % हुन आउँछ ।

• लगानी

यस आ.व. २०७७/०७८ मा बैंकले गरेको लगानी ११०.९२ प्रतिशतले वृद्धि भई रु ३ अर्ब ४६ करोडबाट रु ७ अर्ब ३० पुगेको छ । कुल लगानी मध्ये सरकारी ऋणपत्रमा ४९ प्रतिशत, ट्रेजरी बिलमा ३६ प्रतिशत तथा अन्य लगानीतर्फमा १५ प्रतिशत लगानी रहेको छ ।



- कुल सम्पत्ति**
आर्थिक वर्ष २०७६/०७७ को अन्त्यमा कुल सम्पत्ति रु. ४३ अर्ब १४ करोड ३ लाख रहेकोमा १०.०२ प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०७७/०७८ को अन्त्यमा रु. ४७ अर्ब ४६ करोड १६ लाख पुगेको छ ।
- ब्याज आम्दानी**
समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी १३.८२ प्रतिशतले कमि भई रु ३.८१ अर्ब पुगेको छ । समीक्षा अवधिमा बैंकको कर्जातर्फको ब्याज आम्दानी ९.५४ प्रतिशतले घट्न गई रु ३.६ अर्ब पुगेको छ भने लगानीतर्फको ब्याजआम्दानी २८ प्रतिशतले वृद्धि भई रु २०.४० करोड पुगेको छ ।
- ब्याज खर्च**
समीक्षा अवधिमा बैंकको ब्याज खर्च २४.२४ प्रतिशतले घटि रु २.२१ अर्ब पुगेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ५.८८ प्रतिशतले वृद्धि हुँदा निक्षेपतर्फको ब्याज खर्चमा भने २४.२४ प्रतिशतले कमि आएको छ ।
- खुद ब्याज आम्दानी**
बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ६.३६ प्रतिशतले वृद्धि भई रु १.६ अर्ब कायम भएको छ । आगामी दिनहरूमा उपलब्ध कोषको अत्याधिक सदुपयोगका लागि कर्जा तथा निक्षेप अनुपातको उचित व्यवस्थापन तथा खुद व्याजदर अन्तरलाई विशेष जोड दिने रणनीति बैंकले अवलम्बन गरेको छ ।
- सम्भावित नोक्सानी व्यवस्था**
बैंकले आ.व. २०७६/०७७ मा रु. २९ करोड ४७ लाख सम्भावित नोक्सानी व्यवस्था गरेको मा आ.व. २०७७/०७८ मा रु. २२ करोड ५७ लाख सम्भावित नोक्सानीको व्यवस्था गरेको छ ।
- कर्मचारी खर्च**
समीक्षा अवधिमा बैंकको कुल कर्मचारी खर्च ५.७४ प्रतिशतले घटि ४३.६८ करोड (कर्मचारी बोनस बाहेक) रहेको छ भने गत वर्ष ४६.३४ करोड रहेको थियो ।
अघिल्लो वर्ष कुल कर्मचारी संख्या ८११ रहेकोमा समीक्षा वर्षमा कुल कर्मचारी संख्या ८०१ पुगेको छ । बैंकले कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा नियमित तालिममा विशेष सजग रही, कर्मचारीहरूको तालिममा समीक्षा अवधिमा रु ११.३३ लाख खर्च गरेको छ ।
कर्मचारी नै बैंकको सबैभन्दा मूल्यवान सम्पत्ति हुन् भन्ने मान्यतालाई आत्मसात गर्दै बैंकको दीर्घकालीन रणनीति अनुरूप बैंकलाई थप सबल र सक्षम बनाउने उद्देश्यका साथ बैंकलाई आवश्यक थप जनशक्ति तथा कर्मचारीको क्षमता तथा सीप अभिवृद्धिका लागि गरिएको खर्चलाई बैंकले लगानीको रूपमा लिएको छ र आउँदा दिनहरूमा यसको प्रतिफल व्यवसाय र मुनाफा वृद्धिको रूपमा प्राप्त हुने बैंकले विश्वास लिएको छ ।
- अन्य सञ्चालन खर्च**
समीक्षा अवधिमा बैंकको अन्य सञ्चालन खर्च ७.६६ प्रतिशतले घटि रु २५.१३ करोड पुगेको छ, जुन अघिल्लो वर्ष रु २७.२१ करोड रहेको थियो ।
- हास तथा अपलेखन**
समीक्षा अवधिमा बैंकको हास तथा अपलेखन खर्च ६.०९ प्रतिशतले घटन गई रु ५.७१ करोड पुगेको छ, जुन अघिल्लो वर्ष रु ६.०७ करोड रहेको थियो ।



• **खुद मुनाफा**

बैंक ले २०७६/०७७ मा रु.४० करोड ३५ लाख आर्जन गरेकोमा आ.व. २०७७/०७८ मा रु.६६ करोड आर्जन गरेको छ ।

• **नाफा/नोक्सान बाँडफाँड विवरण**

बैंकले यस आर्थिक वर्षमा रु.६६ करोड खुद मुनाफा आर्जन गरेको छ र यस मुनाफाको बाँडफाँड विवरण निम्न अनुसार रहेको छ :

रु. दश लाखमा

विवरण	यस वर्ष	गत वर्ष
सञ्चित मुनाफा	२८८.३५	५१०.३९
समायोजन		-
समायोजन पछिको सञ्चित मुनाफा	२८८.३५	५१०.३९
यस वर्षको खुद नाफा	६६०.०९	४०३.५६
स्थगन कर जगेडा कोष फिर्ता		-
लगानी समायोजन कोष फिर्ता		-
सामाजिक उत्तरदायित्व खर्चको रकम कोषबाट फिर्ता	४.०३	१३.२१
परिभाषित लाभ योजनाबाट विमाङ्किक नाफा/(नोक्सान)		
कर्मचारी दक्षता अभिवृद्धि कोष		-
जम्मा	६६४.१२	४१६.७७
बाँडफाँड :		
साधारण जगेडा कोषमा स्थानान्तरण	१३२.०१	८०.७१
सटही घटबढ कोष		०.००
नियमनकारी कोष	(१०७.८९)	(१०.२७)
सामाजिक उत्तरदायित्व कोष	६.६०	४.०३
परिभाषित लाभ योजनाबाट विमाङ्किक नाफा/(नोक्सान)	६.९७	३.५४
फेयर भ्यालु जगेडा	(३३.२६)	७.३८
लगानी समायोजन कोष		१.०२
स्थगन कर जगेडा कोष	(४३.३९)	४३.३९
बोनस शेयर वितरण	२७०.३४	२२७.५६
नगद लाभांश भुक्तानी	१४.२२	२८१.४५
जम्मा	२४५.६०	६३८.८१
सञ्चित मुनाफा	७०६.८७	२८८.३५



२. अन्तर्राष्ट्रिय तथा राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रको परिसूचक

अन्तर्राष्ट्रिय परिदृष्टि

आर्थिक मन्दिका कारण शिथिल तथा स्थिर रहेको विश्व अर्थतन्त्र पछिल्ला वर्षहरूमा क्रमशः सुधारोन्मुख एवम् गतिशिल हुँदै गएकोमा सन् २०२० को शुरु देखि विश्वभरि फैलिएको कोभिड-१९ को महामारीले विश्वभर मानवीय संकटका साथै आर्थिक संकट उत्पन्न गरेको छ ।

सन् २०२० मा विश्व अर्थतन्त्र ३.३ प्रतिशतले संकुचन भएको विश्व अर्थतन्त्र सन् २०२१ मा ६.०० प्रतिशतले बिस्तार हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान छ । सन् २०१९ मा चीनको अर्थतन्त्र ६.० प्रतिशतले बढेकोमा सन् २०२० मा २.३ प्रतिशतले वृद्धि भएको अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान छ । त्यसैगरी, भारतको अर्थतन्त्र सन् २०१९ मा ४.० प्रतिशतले बिस्तार भएकोमा सन् २०२० मा ८ प्रतिशतले संकुचन भएको कोषको अनुमान छ । सन् २०२१ मा चीनको आर्थिक वृद्धि ८.१४ प्रतिशत र भारतको १२.५ प्रतिशत रहने प्रक्षेपण छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले मुद्रास्फीति सन् २०२१ मा विकसित अर्थतन्त्रहरूको १.६ प्रतिशत हुने प्रक्षेपण छ । त्यसैगरी, उदीयमान तथा विकासशील मुलुकहरूको मुद्रास्फीति सन् २०२० मा ५.१ प्रतिशत रहेकोमा सन् २०२१ मा ४.९ प्रतिशत रहने प्रक्षेपण छ । विश्व अर्थतन्त्रमा देखिएका चुनौतीहरू सामना गर्न अधिकांश मुलुकहरूले विस्तारकारी मौद्रिक एवम् वित्त नीति अवलम्बन गरेका छन् । कोभिड-१९ संकटबाट सिर्जित अनिश्चितताका वाबजुद धेरै मुलुकहरूले आर्थिक क्रियाकलाप सहज बनाउन बन्दाबन्दी लगायतका व्यवस्थाहरू क्रमशः खुकुलो बनाउँदै लगेका छन् । देशको राष्ट्रिय अर्थतन्त्रमा देखिएका उल्लिखित परिदृश्यवाट बैंकको कारोवारमा समेत प्रभाव पर्ने देखिएको छ ।

मुलुकको समष्टिगत आर्थिक अवस्था

केन्द्रिय तथ्याङ्क विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ४.०१ प्रतिशत आर्थिक वृद्धि भएको अनुमान छ । कृषि क्षेत्रको वृद्धि २.६४ प्रतिशत, उद्योग क्षेत्रको ५.०५ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि ४.४३ प्रतिशत रहेको अनुमान छ । आर्थिक वर्ष २०७७/७८ मा कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको ६.६२ प्रतिशत पुगेको छ । कुल राष्ट्रिय बचतको यस्तो अनुपात ३१.४० प्रतिशत रहने अनुमान छ ।

मुद्रास्फीति

आर्थिक वर्ष २०७७/७८ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.६० प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा यस्तो मुद्रास्फीति ६.१५ प्रतिशत रहेको थियो ।

वैदेशिक व्यापार

आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु व्यापार घाटा २७.३ प्रतिशतले वृद्धि संकुचन भई रु. १३९८ खर्ब ७१ करोड कायम भएको छ । अधिल्लो वर्ष यस्तो घाटा १६.८ प्रतिशतले घटेको थियो ।

चालु खाता एवम् शोधनान्तर स्थिति

आर्थिक वर्ष २०७७/७८ मा चालु खाता घाटा ८८.८३ प्रतिशतले बृद्धि भई रु. ३३३ अर्ब ६७ करोड कायम भएको छ । अधिल्लो वर्ष यस्तो घाटा रु. ३३ अर्ब ७६ करोड थियो । अमेरिकी डलरमा अधिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा २ अर्ब ८४ करोड घाटामा रहेको छ ।

विप्रेषण आप्रवाह

आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाहमा ९.८ प्रतिशतले बृद्धि आई रु. ९ खर्ब ६१ अर्ब ५ करोड कायम भएको छ । अधिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।



विदेशी विनिमय सञ्चिति

बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति आर्थिक वर्ष २०७७/७८ को आयातलाई आधार मान्दा ११.२ महिनाको वस्तु तथा १०.२ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त हुने देखिन्छ ।

विनिमय दर

२०७७ असार मसान्तको तुलनामा २०७८ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.१ प्रतिशतले अवमूल्यन भई अमेरिकी डलर १ को खरिद विनिमय दर रु. ११९.०४ कायम भएको छ । २०७७ असार मसान्तमा यस्तो विनिमयदर रु १२०.३७ रहेको थियो ।

निक्षेप संकलन

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २१.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १८.७ प्रतिशतले बढेको थियो । २०७८ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चलित, बचत र मुद्दतीको अंश क्रमशः १०.४ प्रतिशत, ३४.२ प्रतिशत र ४७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः १० प्रतिशत, ३१.९ प्रतिशत र ४८.६ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह

आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रतर्फ लगानीमा रहेको कर्जा २७.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १२ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह २७.८ प्रतिशतले र विकास बैंकहरूको ३०.५ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरूको कर्जा प्रवाह ६.३ प्रतिशतले घटेको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले आफ्नो कुल कर्जा लगानीको न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७८ असार मसान्तमा कुल कर्जाको ७ प्रतिशत प्रवाह भएको छ ।

२०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६६.१ प्रतिशत घर जग्गाको धितोमा र १२.७ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्ष यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.७ प्रतिशत र १३ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरूको कृषि क्षेत्रतर्फको कर्जा ४३.६ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २०.६ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १८.४ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २०.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २६.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा २०.९ प्रतिशतले बढेको छ ।

तरलता व्यवस्थापन

समीक्षा वर्षमा रिभर्स रिपोमार्फत् रु. १०९ अर्ब ५४ करोड र निक्षेप संकलन बोलकबोलमार्फत् रु. १९३ अर्ब ७५ करोड गरी कुल रु. ३०३ अर्ब २९ करोड तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु. ७८ अर्ब तरलता प्रशोचन भएको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा रिपोमार्फत् रु. ६७ अर्ब ९४ करोड र स्थायी तरलता सुविधामार्फत् रु. ३७० अर्ब ३४ करोड गरी कुल रु. ४३८ अर्ब २८ करोड तरलता प्रवाह गरिएको छ । अघिल्लो वर्ष रु. २१९ अर्ब १६ करोड तरलता प्रवाह भएको थियो ।

पुनरकर्जा

नेपाल राष्ट्र बैंकबाट उत्पादन तथा निर्यात विस्तारका क्षेत्रमा सहयोग पुऱ्याउने उद्देश्यले सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा लगानी २०७८ असार मसान्तमा रु. १ खर्ब २२ अर्ब ७० करोड रहेको छ । समीक्षा वर्षमा नेपाल राष्ट्र बैंकबाट स्वीकृत पुनरकर्जा रु १ खर्ब ४८ अर्ब ७५ करोड रहेको छ ।



अन्तर-बैंक कारोबार

आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरूले रु.१७८२ अर्ब ९६ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले रु. २१३ अर्ब ६२ करोडको अन्तर-बैंक कारोबार गरेका छन् । अघिल्लो वर्ष वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु.१५०१ अर्ब ४५ करोड र रु.१२९ अर्ब ४० करोड कारोबार गरेका थिए ।

ब्याजदर

२०७७ असारमा ९१-दिने ट्रेजरी विलको भारित औसत ब्याजदर १.२७ प्रतिशत रहेकोमा २०७८ असारमा ४.५५ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर-बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ असारको ०.३५ प्रतिशतको तुलनामा २०७८ असारमा ४.१२ प्रतिशत कायम भएको छ ।

वाणिज्य बैंकहरूको औसत आधार दर २०७७ असारमा ८.५ प्रतिशत रहेकोमा २०७८ असारमा ६.८६ प्रतिशत कायम भएको छ । २०७८ असारमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.६५ प्रतिशत र कर्जाको औसत ब्याजदर ८.४३ प्रतिशत रहेको छ । २०७७ असारमा यी ब्याजदर दरहरू क्रमशः ६.०१ प्रतिशत र १०.११ प्रतिशत रहेका थिए ।

मर्जर/प्राप्ति

वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७८ असार मसान्तसम्म कुल २२९ बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १७१ संस्थाहरूको इजाजत खारेज हुन गई ५८ संस्था कायम भएका छन् ।

वित्तीय पहुँच

कुल ७५३ स्थानीय तहमध्ये २०७८ असारसम्म ७५० तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार भएका छन् । २०७७ असारसम्म वाणिज्य बैंकका शाखा विस्तार भएको स्थानीय तहहरूको संख्या ७४७ थियो । यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या २०७७ असार मसान्तमा १५५ रहेकोमा २०७८ असार मसान्तमा १३३ कायम भएको छ । यस अनुसार २०७८ असार मसान्तमा २७ वाणिज्य बैंक, १८ विकास बैंक, १७ वित्त कम्पनी, ७० लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७८ असार मसान्तमा १०,६८३ पुगेको छ ।

पूँजी बजार

२०७७ असार मसान्तमा १३६२.४ विन्दु रहेको नेप्से सूचकाङ्क २०७८ असारमा २८८३.४ विन्दु पुगेको छ । २०७८ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.४०१० अर्ब ९६ करोड पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण रु. १७९२ अर्ब ७६ करोड रहेको थियो ।

३. बैंकको कारोबारलाई असर पार्ने मुख्य कारकहरू

संस्थाको कारोवारलाई असर पार्ने मुख्य कुराहरूलाई यस प्रकार प्रस्तुत गरिएको छ :

- विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ प्रकोपका कारण बैंकको नियमित सञ्चालन कारोवारमा कमी र बैंकको कर्मचारीको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सक्ने जोखिमहरू ।
- राष्ट्रको आर्थिक, मौद्रिक तथा वित्तीय नीति परिवर्तनबाट हुन सक्ने संभावित जोखिमहरू
- तरलतामा हुने उतार चढावका कारणले निक्षेप तथा कर्जा लगानीको ब्याजदरमा हुने परिवर्तन तथा लगानी योग्य तरलताको अभावबाट व्यवसाय वृद्धिमा आउन सक्ने जोखिमहरू ।
- निक्षेप तथा कर्जा लगानीको ब्याजदरमा हुने परिवर्तनबाट असर पर्ने जोखिमहरू ।



- पुँजी बजारमा आउने उतार चढावका कारणले हुन सक्ने जोखिमहरू ।
- यथासमयमा कर्जा असुली नभई उत्पन्न हुने जोखिमहरू ।
- ब्याजदर अन्तरको कारणवाट आउन सक्ने जोखिमहरू ।
- बजारमा बढ्दो बैंक तथा वित्तीय संस्थासँगै बढेको अस्वस्थ प्रतिस्पर्धा, लगानीका वैकल्पिक क्षेत्रको अभावमा पर्न सक्ने जोखिम ।
- सञ्चालन जोखिम वढ्दै जानुको कारणवाट पर्न सक्ने जोखिम ।
- अन्तर्राष्ट्रिय बजारमा हुने मन्दीबाट नेपाली बजारमा पर्न सक्ने असरबाट हुन सक्ने आर्थिक जोखिमहरू ।
- देशको राजनीतिक अस्थिरताले पर्न सक्ने असरहरू
- सम्पत्ति शुद्धीकरणलाई रोक्नका लागि देशमा केन्द्रीकृत तथ्यांकहरू तथा पर्याप्त प्रविधिहरूको अभावका कारण हुन सक्ने जोखिम ।
- सूचना प्रविधिको विकास सँगै यससँग जोडिएका सञ्चालन जोखिम सम्बन्धी चुनौतीहरू ।

बैंक समक्ष रहेका प्रमुख चुनौतीहरू निम्नानुसार रहेका छन् :

- अनपेक्षित तवरले परिवर्तन भइरहने बजारको तरलता ।
- अर्थतन्त्रमा उपलब्ध लगानीका अवसरहरूको न्यूनता र बैंकिङ क्षेत्रमा देखिने अस्वाभाविक प्रतिस्पर्धाका कारण कारोबारको प्रतिफलमा पर्ने चाप र चुनौतीहरू ।
- बैंकिङ क्षेत्रमा दक्ष जनशक्तिको अभाव तथा मर्जर एवं प्राप्तीबाट श्रृजित आन्तरिक व्यवस्थापनमा देखापर्न सक्ने चुनौतीहरू ।
- कोभिड संक्रमणका कारण डिजिटल बैंकिङ कारोबार वृद्धि भई देखापर्ने संचालन जोखिम ।

चुनौती तथा जोखिम व्यवस्थापन प्रणाली

बैंकको कामकारवाहीको सिलसिलामा अन्तर्निहित हुने कर्जा जोखिम, बजार जोखिम, सञ्चालन जोखिम, तरलता, पुँजी पर्याप्तता अनुपात लगायतका विभिन्न जोखिमहरूको मापन गर्ने, उक्त जोखिमहरूलाई न्यूनीकरण गर्न व्यवस्थापनलाई मार्गदर्शन तथा निर्देशन दिने कार्य संस्थाले सामना गर्नुपर्ने जोखिमको पहिचान, मापन, अनुगमन, व्यवस्थापन, नियन्त्रण र रिपोर्टिङका लागि सुदृढ जोखिम व्यवस्थापन संरचना तयार गरी कार्यान्वयनमा ल्याइएको छ । प्रभावकारी जोखिम व्यवस्थापनका लागि सम्पूर्ण क्षेत्र समेट्ने गरी पूर्ण एवम् एकीकृत पद्धति अनुशरण गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनको अधिनमा रही बैंकिङ प्रणालीमा आइपर्ने विभिन्न किसिमका जोखिमहरूको पहिचान गरी तिनको न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने सिलसिलामा सञ्चालक समितिलाई उपयुक्त राय सुभाब दिन जोखिम व्यवस्थापन समितिको गठन गरिएको छ ।

प्रभावकारी जोखिम व्यवस्थापनका लागि देहायबमोजिम जोखिमको वर्गीकरण गरिएको छ :-

- (क) कर्जा जोखिम
- (ख) सञ्चालन जोखिम
- (ग) तरलता जोखिम
- (घ) बजार जोखिम
- (ङ) ब्याजदर जोखिम
- (च) विदेशी विनिमय जोखिम
- (छ) अन्य जोखिम

बैंकको कर्जा तथा सापट र लगानी खराब भई तथा विनिमय दर परिवर्तनबाट हुन सक्ने जोखिमहरूको लागि नेपाल राष्ट्र बैंकको निर्देशन तथा आफ्नै विश्लेषणद्वारा बैंकले कर्जा नोक्सानी व्यवस्था, लगानीमा सम्भावित नोक्सानी व्यवस्था, सटही घटबढ कोष जस्ता कोषहरूको व्यवस्था गर्ने गरेको छ । बैंकले बजार प्रतिस्पर्धाको सामना गर्नको लागि जनशक्तिको ज्ञान तथा दक्षता अभिवृद्धिमा आवश्यक ध्यान पुऱ्याएको छ । यस बाहेक व्यावसायिक जोखिम एवं वाह्य कारणहरूबाट सृजना हुनसक्ने जोखिम व्यवस्थापनको लागि चनाखो भई सम्भावित नोक्सानी हुन नदिन वा जोखिम न्यून गर्न बैंक सक्षम तथा प्रतिबद्ध रहेको छ ।



४. चालु आर्थिक वर्षको उपलब्धि

विवरण	२०७८ असार मसान्त सम्म	२०७८ असोज मसान्त सम्म
निक्षेप	३९,८८१	४२,३२८
कर्जा	३५,५०६	३८,१०४

बैंकले २०७८ श्रावण १ गते देखि २०७८ असोज मसान्त सम्म रु २ अर्ब ४५ करोड निक्षेप र रु. २ अर्ब ५९ करोड कर्जा लगानी गर्न सफल भएको छ ।

कर्जा ब्यवस्थापनको कार्यलाई सुदृढ बनाई निष्कृत्य कर्जाको अनुपात घटाउने, गैह्र बैंकिङ्ग सम्पत्तिलाई यथासक्य न्यूनिकरण गर्ने कार्यका बाबजुद व्यावसाय वृद्धिका लागि निक्षेप तर्फ नयाँ निक्षेप योजनाहरू ल्याइने छ । त्यस्तै कर्जा तर्फ सुरक्षित कर्जा लगानीका क्षेत्रहरूको पहिचान गरी सरल रूपमा कर्जा प्रवाह गर्ने कार्यलाई प्रभावकारी रूपमा लागु गरीएको छ ।

क. शाखा विस्तार

ग्रामीण जनताहरू माँझ आफ्नो सेवा पुऱ्याइ प्राथमिक निक्षेप र ग्राहक सेवा बढाउनको लागि तथा सम्पूर्ण स्थानीय निकायहरूमा बैंकको शाखा सञ्जाल पुऱ्याउने नेपाल राष्ट्र बैंकको नीतिलाई सघाउ पुऱ्याउन बैंकले साखा विस्तार नीतिलाई अबलम्बन गरेको छ ।

गत बर्ष १०२ शाखा रहेकोमा एक शाखा थप भई असार मसान्तसम्म १०३ शाखा सञ्चालनमा रहेको छन् ।

ख. ए.टि.एम (ATM) सेवा विस्तार

बैंकले ग्राहक वर्गमा सुविधा दिने उद्देश्यले काठमाण्डौँ उपत्यका बाहिर र भित्र गरि ३५ स्थानमा ए.टि.एम (ATM) सेवा पुऱ्याइएको छ भने ग्राहकवर्गको आवश्यकता हेरि निकट भविष्यमा एटीएमको सङ्ख्या समेत बढाउदै लाने योजना रहेको छ । बैंकले ग्राहकहरूको कारोवारलाई थप सुरक्षित गर्ने उद्देश्यले “VISA EMV Chip Based” डेबिट कार्ड जारी गरिसकेको छ । बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chip based Travel Card र USD/ Dollar card जारी गरिसकेको छ ।

चालु आर्थिक बर्षमा बैंकले ATM सेवा, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग बाट गरेको आम्दानी १२.७२ प्रतिशतले घटि रु. ४ करोड ४६ लाख मात्र आम्दानी कायम रहेको छ, गत बर्ष करिब रु. ५ करोड ११ लाख आम्दानी गरेको थियो । को भिड १९ को कारणले गर्दा ATM सेवा निःशुल्क गरेको कारणले ATM सेवा बाट हुने आम्दानीमा गिरावट आएको छ ।

ग. सूचना प्रणाली

बैंकको सूचना प्रणालीलाई प्रभावकारी र चुस्त बनाउनका लागि बैंकले सूचना प्रविधिको विकासको अवस्था र ग्राहकवर्गको सुविधालाई मध्यनजर राखी बैंकिङ्ग सफ्टवेयर Pumori Plus IV मार्फत कारोबार संचालन गर्दै आइरहेको छ । उपभोक्ता एवं ग्राहकवर्गलाई थप आधुनिक बैंकिङ्ग सुविधा उपलब्ध गराउने सिलसिलामा बैंकले ATM (Automated Teller Machine), Debit Card, Debit Cards – EMV Chip based Domestic and International Cards, SMS Banking, Smart Banking, Mobile Banking, Internet Banking (Any Branch Banking System (ABBS), NEA Bill payment system, QR code Payment, E-sewa Payment, Airlines Ticket Payment, Online Account Opening सेवा जस्ता प्रविधिमूलक सेवाहरू प्रदान गर्दै आइरहेको छ । साथै QR code स्क्यान गरेर नगद भुक्तानी पनि लिन सक्ने सुविधा पनि सुचारु गरिसकेको छ । भविष्यमा समेत सूचना प्रविधिमा समयानुकूल सुधार एवं विकास गर्दै ग्राहकवर्गलाई नयाँ नयाँ अत्याधुनिक सुविधाहरू उपलब्ध गराउँदै जाने बैंक को योजना रहेको छ । बैंकका सबै शाखाहरू Online Connected रहने भएकोले ग्राहकहरूले जुनसुकै शाखाबाट सजिलैसँग जुनसुकै कारोबार (ABBS) गर्न सक्दछन् । शेयरधनी, सञ्चारजगत तथा सम्बन्धित अन्य पक्षहरूलाई बैंकको आधिकारिक सूचना प्रवाह गर्न आफ्नै वेबसाईट www.mahalaxmibank.com प्रयोगमा ल्याइरहेको छ । त्यस्तै बैंकको डाटा भैपरि आउने



प्रकोपबाट सुरक्षित गर्नको लागि बैंकले Disaster Recovery Site भैरहवामा र Data Hub काठमाडौंमा राखिएको छ ।

बैंकले सूचना प्रणालीलाई थप प्रभावकारी र चुस्त बनाउनका लागि स्वतन्त्र विज्ञबाट सुचना प्रविधिको लेखापरिक्षण गरिएको छ । यसको साथसाथै Server Purchase, Security Enhancement, Alert Automation, Office Automation, Website Restructure सम्बन्धि थप कार्य गरिएको छ । त्यसैगरी बैंकले सुरक्षित तवरले घरबाटै काम गर्ने पद्धतीको विकास गरेको छ ।

साथै, कर्जा प्रक्रियालाई स्वचालित गर्नको लागि Document Management System (DMS) प्रयोगमा ल्याइएको छ । जसले गर्दा काममा छिटो छरितो को साथै कागजी कार्य कम हुन गएको महशुस गरेको छ ।

घ. मानव संसाधन

विद्यमान प्रतिस्पर्धात्मक बैंकिङ्ग क्षेत्रमा सफलता हासिल गर्नका लागि दक्ष कर्मचारीहरू नै सबैभन्दा महत्वपूर्ण पक्ष भएकाले उपयुक्त वातावरण सहित समय सापेक्ष सुविधाहरू र उचित पुरस्कार दिई काम प्रति उत्प्रेरित गरिरहने नीति बैंकले अख्तियार गरेको छ । ग्राहकवर्गलाई सर्वसुलभ, छिटो छरितो र प्रभावकारी सेवा उपलब्ध गराई व्यावसायिक उद्देश्य प्राप्त गर्न जनशक्तिको दक्षता अभिवृद्धिका लागि मानव श्रोत विकास तथा व्यवस्थापनमा विशेष प्राथमिकता दिई विभिन्न तालिम, सेमिनार जस्ता कार्यक्रमको माध्यमबाट कर्मचारीहरूलाई अभिमुखीकरण तालीम संचालन गर्दै आईरहेको छ । व्यवसाय विस्तारको क्रममा चाहिने दक्ष जनशक्ति आफैँ तयार गर्दै जाने नीति बमोजिम कर्मचारी भर्ना, सरुवा, पदोन्नति र अनुशासनको कारबाही हुने गरेको छ । दक्ष कर्मचारीहरू नै बैंक विकासको एकमात्र आधार भएको हुनाले मानव संसाधन विभागले HR Succession Plan को तयारी गरिसकेको छ । बैंकले मानव संसाधनको उचित व्यवस्थापन गर्न सफ्टवेयर जडान गरेको छ । यस प्रणालीको स्थापना पश्चात् कर्मचारीहरूको हाजिरी र बिदाको रेकर्ड र कर्मचारी तलबको गणना पनि सोहि सफ्टवेयरले उपलब्ध गराउने हुनाले ऋटि कम गर्न र कर्मचारीहरूको उत्पादकत्व वृद्धि गर्न सहयोग पुऱ्याएको छ । सबै शाखाका कर्मचारीहरूको कार्यसम्पादन अनलाइनबाट नै गरिने व्यवस्था गरिएको छ । नयाँ जनशक्तिको छनोट र नियुक्तिलाई प्रभावकारी बनाउनको लागि व्यवस्थित प्रणाली निर्माण गरिएको छ । बैंकको सफलताको लागि अनुशासित कर्मचारीहरूको आवश्यकता हुन्छ । कर्मचारीको अनुशासनलाई पुष्टि गर्ने एक आधार हाजिरी भएकोले बैंकका सबै शाखामा Thumb Device जडान गरिएको छ ।

कर्मचारीहरूको वृत्ति विकासलाई मध्यनजर गरि बैंकले कर्मचारी तालिम तथा विकास विभाग स्थापना गरिएको छ । यस विभागले बाहिर र भित्र गरी विभिन्न तालिमहरू प्रदान गरेको छ । बैंकले आन्तरिक रूपमा पनि अनलाइन जाँच लिने गरेको छ जसले कर्मचारीलाई जानकार रहन उत्प्रेरित गराउँछ । साथै कर्मचारीको वृत्ति विकास गर्न वार्षिक तालिम तालिका बनाइ लागु गर्न सुरु गरिसकेको छ । समीक्षा अवधिमा ३१ वटा तालिमहरूमा बैंकका कर्मचारीहरू सहभागी भई निजहरूका क्षमता अभिवृद्धि तथा सीप विकासमा मद्दत पुगेको छ । साथै बैंकले कोभिडको समयमा Online मार्फत आन्तरिक तथा वाह्य दुबै तालिमहरू सुचारु राखेको छ । २०७८ असार मसान्तमा कार्यकारिणी तहमा ४, व्यवस्थापकीय तहमा २७, अधिकृत तह ९२, सहायक तह ५३६, सहयोगी १४२ (करार सहित) सेवामा कार्य गर्ने गरी जम्मा ८०१ जना कर्मचारीहरू कार्यरत रहेका छन् ।

ङ. ग्राहक सम्बन्ध

ग्राहक महानुभावहरूलाई उच्च प्राथमिकतामा राख्ने सिद्धान्तबाट बैंक सधैं सचेत छ । कर्जा तथा निक्षेपतर्फ विभिन्न नयाँ प्रकारका सेवा प्रारम्भ गर्दै ग्राहकहरूको आवश्यकता अनुसारका उच्च गुणस्तरका सेवाहरू प्रदान गर्न सक्ने बैंकका रूपमा परिचित हुने लक्ष्य रहेको छ । हाम्रो सफलताको श्रेय ग्राहकहरूको अपार विश्वासलाई नै जान्छ र यस अवसरमा ग्राहक सेवाको गुणस्तर बढाउने प्रण गर्दछौं । साथै ग्राहक सम्बन्ध तथा सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै बैंकले केन्द्रीय स्तरमा ग्राहक सेवा केन्द्र पनि संचालन गर्दै आएको छ । ग्राहक सँगको सम्बन्धलाई थप मजबुद तथा प्रगाण बनाउने उद्देश्यले बैंकले जन्मदिनको सुभकामना, चाड पर्वमा सुभकामना सन्देश पठाउने गरेको छ । ग्राहक वर्गको सेवालालाई ध्यानमा राखी बैंकले Online मार्फत खाता खोल्ने व्यवस्था गरिसकेको छ ।



च. सम्पत्ति शुद्धिकरण नियन्त्रण

विकास बैंकले प्रचलित ऐन तथा नेपाल राष्ट्र बैंकद्वारा जारी भएको निर्देशनको कार्यान्वयनको सिलसिलामा सम्पत्ति शुद्धिकरण सम्बन्धी छुट्टै आन्तरीक नीति तथा कार्यविधि बनाई लागु गरेको छ । यसरी बनाइएका नीति तथा कार्यविधिद्वारा सम्पत्ति शुद्धिकरण नियन्त्रण तर्फ मूलतः देहाय अनुसारको व्यवस्था गरिएको छ ।

- * सञ्चालक समितिका संचालकको संयोजकत्वमा सम्पत्ति शुद्धिकरण सम्बन्धी समिति गठन गरिएको छ, जसले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा भए गरेका काम कारवाहीहरूको त्रयमासिक रुपमा अनुगन गर्ने गरेको छ ।
- * सञ्चालक समिति तथा उच्च व्यवस्थापनले समेत सम्पत्ति शुद्धिकरण सम्बन्धी कार्यको त्रैमासिक रुपमा समीक्षा गर्ने व्यवस्था मिलाइएको छ ।
- * सम्पत्ति शुद्धिकरण नियन्त्रण सम्बन्धी नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन बमोजिमको कार्य गर्ने गराउने प्रयोजनका लागि केन्द्रीय कार्यालयमा अनुपालन अधिकृत तोकिएको छ ।
- * ग्राहक पहिचान पद्धतिलाई व्यवस्थित गरिनुका साथै जोखिममा आधारित ग्राहक बर्गिकरण पद्धती अवलम्बन गरिएको छ ।
- * नियमनकारी निकायको निर्देशनमा भएको व्यवस्था बमोजिमका विवरणहरू नियमित रुपमा तोकिएको समयविधि भित्र वित्तीय जानकारी इकाई समक्ष पेश गर्ने व्यवस्था मिलाइएको छ ।
- * बैंकमा हुनसक्ने सभावित शंकास्पद कारोवारको अनुगमन गर्ने पद्धती अवलम्बन गरिएको छ तथा आवश्यकता अनुसार यस सम्बन्धी प्रतिवेदन वित्तीय जानकारी इकाई समक्ष पेश गर्ने गरिएको छ ।
- * कारोवारको स्वचालित अनुगमन पद्धती तथा अनलाइन रिपोर्टिंग (GoAML) अनुसार प्रतिवेदन पेश गर्ने व्यवस्था गरिएको छ ।
- * शाखाहरूमा कार्यरत कर्मचारीहरूलाई सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानूनी व्यवस्था तथा बैंकले गर्नु पर्ने कार्य तथा प्रकृया बारे जानकारी गराउन तालिम प्रदान गर्ने गरिएको छ ।

छ. निक्षेप योजनाहरू

ग्राहकमुखी एवं नविनतम उत्पादन तथा सेवाहरू निरन्तर रुपमा प्रदान गरी ग्राहकहरूका आधुनिक बैंकिङ्ग सेवाको मागलाई परिपूर्ति गर्नु बैंकको प्रमुख उद्देश्य हो । यसै उद्देश्य अनुरूप बैंकले विभिन्न किसिमका निक्षेप योजनाहरू जस्तै बचत खाता : महालक्ष्मी भैवभ बचत खाता, महालक्ष्मी साधारण बचत खाता, महालक्ष्मी विशेष बचत खाता, महालक्ष्मी गृहलक्ष्मी बचत खाता, महालक्ष्मी विद्यार्थी बचत खाता, महालक्ष्मी जेष्ठ नागरिक बचत खाता, महालक्ष्मी कर्मचारी बचत खाता, महालक्ष्मी समृद्धि बचत खाता, महालक्ष्मी बाल बचत खाता, महालक्ष्मी पेन्सन बचत खाता, महालक्ष्मी शेयरधनी बचत खाता, महालक्ष्मी रेमिट्यान्स बचत खाता, मेरो बचत खाता, महालक्ष्मी प्रिमियम बचत खाता, महालक्ष्मी धनवर्षा बचत खाता, महालक्ष्मी भुकम्प पिडित बचत खाता, महालक्ष्मी सामाजिक सुरक्षा बचत खाता, महालक्ष्मी बचत खाता, महालक्ष्मी सुरक्षा बचत खाता, महालक्ष्मी सुनौलो बचत खाता, महालक्ष्मी अनमोल बचत खाता, महालक्ष्मी डलर सुरक्षा बचत खाता, कल निक्षेप, मुद्दती निक्षेप ३ महिना अविधि देखि ५ वर्ष अविधिको निक्षेप योजना आदि संचालनमा ल्याएको छ । एकातिर यी निक्षेप योजनाहरूले निक्षेपकर्ताहरूलाई विविध प्रकारका सेवाहरू प्रदान गरेको छ भने अर्कोतिर यी योजनाहरूमा प्रदान गरिने आकर्षक ब्याजबाट निक्षेपकर्ताहरू लाभान्वित भएका छन् । यसका साथै बैंकले विभिन्न किसिमका आधुनिक प्रविधिमा आधारित सेवाहरू जस्तै इन्टरनेट बैंकिङ्ग, एटिएम सेवाप्रदान गर्दै आएको छ । बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरूले सजिलै रकम पठाउनका लागि तथा स्वदेशमै एक ठाउँबाट अर्को ठाउँमा रकम स्थानान्तर गर्न विप्रेषण सेवा समेत प्रदान गर्ने गरेको छ ।

ज. विप्रेषण (रेमिट्यान्स) कारोबार

बैंकले छिटो तथा सुरक्षित विप्रेषण सेवा प्रदान गर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय ख्याति प्राप्त रेमिटेन्स कम्पनिहरूसँग सम्झौता गरि विप्रेषण कारोबार संचालन गर्दै आईरहेको छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय विप्रेषण कम्पनिहरूका साथै विभिन्न विप्रेषण कारोवार गर्ने कम्पनीहरूसँग सम्झौता गरी सेवा प्रदान गर्दै आएको छ । हाल बैंकले जी.एम.ई. रेमिट, एभरेष्ट रेमिट, गरिमा रेमिट, हिमाल रेमिट, बुम रेमिट, रेमिट टु नेपाल, आइ .एम.इ. रेमिट, प्रभु मनि ट्रान्सफर, सिटी एक्सप्रेस मनी ट्रान्सफर, आइ.पे.रेमिट,सानिमा एक्सप्रेस मनी ट्रान्सफर, एन. आइ.सी रेमिट, जे.एम.ई. रेमिट, नेपाल रेमिट, मेगा रेमिट, मुक्तिनाथ



रेमिट, कुमारी रेमिट, सेवा रेमिट, वेस्ट्रन युनियन मनी ट्रान्सफर, नबिल रेमिट, सुर्योदय रेमिट, सम्सारा मनी ट्रान्सफर, शुलभ रेमिट, इ-सेवा मनी ट्रान्सफर, प्रिथिबि रेमिट जस्ता विप्रेषण सेवा प्रदायक कम्पनीसंग सहकार्य गर्दै आएको छ। बैंकले आवश्यकता अनुसार अन्य प्रतिष्ठित विप्रेषण सम्बन्धी सेवाप्रदायक कम्पनीहरूसँग पनि सहकार्य गर्दै जाने नीति लिएको छ।

भ. सि-आस्वा (C-ASBA) सेवा

शेयर कारोवार उपर को बढ्दो आकर्षणलाई दृष्टिगत गर्दै विभिन्न कम्पनीहरूबाट जारी हुने शेयरको प्रारम्भिक निष्कासन (IPO), फर्दर पब्लिक इश्यू (FPO) तथा हकप्रद शेयर (Right Issue) मा सि-आस्वा (C-ASBA) प्रणाली मार्फत महालक्ष्मी विकास बैंक को कुनै पनि शाखामा आवेदन दिन सकिने व्यवस्था गरिएको छ र यस संस्था मार्फत मेरो शेयर (MERO SHARE) सेवा लिएका Online मार्फत घरबाट नै यस्तो शेयर खरिद गर्न आवेदन दिनसक्ने व्यवस्था समेत गरिएको छ।

ज. शेयर अभौतिकरण सेवा (DMAT)

शेयर कारोवार उपर सर्वसाधारणको बढ्दो आकर्षणलाई दृष्टिगत गर्दै महालक्ष्मी विकास बैंकको कुनै पनि शाखामा DEMAT खाता खोल्न मिल्ने र ग्राहकलाई शेयर कारोबार गर्नको लागि शेयरलाई अनिवार्य रूपमा अभौतिकरण गर्नुपर्ने प्रावधान भएको हुनाले ग्राहक वर्गहरूलाई लक्षित गरि बैंकले शेयर अभौतिकरण (SHARE DEMATERIALIZATION) सेवा समेत प्रदान गरिरहेको छ।

ट. Medi-Health सेवा

ग्राहक वर्ग, कर्मचारी, शेयरधनी तथा सञ्चालकहरूलाई विभिन्न प्रकारका उपचार गराउँदा सहूलियत दरमा उपचार गर्न बैंकले समीक्षा अवधिमा विभिन्न अस्पतालहरूसँग सम्भौता गरि Medi-Health सेवा सुरु गरिसकेको छ। यस सेवाबाट सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित मात्र नभई समग्र बैंकको व्यापार प्रबन्धनमा समेत टेवा पुऱ्याउने देखिन्छ। हालसम्म बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरी ६ वटा अस्पतालहरूसँग सम्भौता गरिसकेको छ।

५. राष्ट्रिय अर्थतन्त्रमा बैंकको योगदान

बैंकले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दै आएको छ। समीक्षा अवधिमा बैंकले नेपाल सरकारलाई संस्थागत आयकरको रूपमा रु. २७ करोड ७५ लाख राजश्वमा योगदान गरेको छ। साथै बैंकले विभिन्न क्षेत्रहरूमा गरेको लगानीको माध्यमबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगार प्रदान गर्दै आएको छ। बैंकले प्रत्यक्षरूपमा ८०१ कर्मचारीहरूलाई रोजगार प्रदान गर्दै आएको छ।

६. शेयरधनीहरूका लागि बैंकले पुऱ्याएको योगदान

बैंक ले २०७७/०७८ को नाफाबाट बोनस शेयर बापत चुक्तापुँजीको २० प्रतिशत अर्थात रु ६६,८४.८१ लाख र नगद लाभांस बापत १.०५२६ प्रतिशत अर्थात रु ३,५१.८३ लाख (कर प्रयोजनार्थ) छुट्टाइएको छ। बैंकको बोनस शेयर र नगद लाभांस वितरण पश्चात सञ्चित नाफा तथा जगेडा कोषमा रु ३२.०५ लाख बाँकि रहनेछ जुन चुक्ता पुँजीको ०.१० प्रतिशत रहेको छ।

७. कर्मचारीतर्फ उत्तरदायित्व तथा योगदान

बैंकले कर्मचारीहरूको जोखिमलाई ध्यानमा राखी रु. १० लाख बराबरको मेडिकल तथा दुर्घटना बीमा गरिदिएको छ। एक महिनाको तलब बराबरको मेडिकल भत्ता अवकाश हुँदा पाउने गरी कोषमा जम्मा गर्ने गरेको छ। त्यसका साथै कम्तीमा श्रम ऐन बमोजिम हुन आउने रकम उपदान बापत व्यवस्था गरेको छ र कर्मचारी सेवा विनियमावली बमोजिम उपदान, बिदा वापत व्यवस्था गरेको छ। साथै, बैंकले यस आर्थिक वर्षमा एकच्युवरी मुल्याङ्कन गराई सोही बमोजिम उपदान तथा बिदा वापत व्यवस्था गरेको छ। यस आर्थिक वर्षको मुनाफाबाट कर्मचारी बोनस अन्तर्गत रु. १० करोड ५७ लाख छुट्टाइएको छ। बैंकले कर्मचारी विनियमावली अनुसार सहूलियत ब्याज दरमा कर्मचारीहरूलाई कुल रु ११.०९ करोडको ऋण प्रदान गरेको छ।



द. संस्थागत सामाजिक उत्तरदायित्व

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यको निरन्तरतालाई यस समिक्षा आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ। बैंकले मुनाफामा मात्र केन्द्रित नभई समाजप्रतिको उत्तरदायित्वलाई समेत ध्यानमा राखी विभिन्न सामाजिक क्रियाकलापहरूमा सहभागी हुँदै आएको छ। आफ्नो मुनाफाको केही अंश सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यहरूमा खर्च गर्ने बैंकको उद्देश्य अनुरूप विशेष गरी बैंकले स्वास्थ्य, शिक्षा, सुरक्षा वातावरण लगायत क्षेत्रलाई समेत सहयोग गर्दै आएको छ। आ.व. २०७७/७८ मा बैंकले तल बमोजिम निम्न क्षेत्रमा आर्थिक सहयोग प्रदान गरेको छ।

क्षेत्र	रकम
स्वास्थ्य क्षेत्र	रु. ३२,५६,६८०
शिक्षा क्षेत्र	रु. ७,६०,१००
सार्वजनिक हित, वातावरण, सांस्कृतिक संरक्षण तथा जनचेतनाका	रु. ५७,२१५
सुरक्षाको क्षेत्र	रु. ६९,८४०
अन्य	रु. ५,०००
जम्मा	रु. ४९,४८,८३५

यस बैंकले समाजको वृहत्तर हितका लागि आगामी दिनहरूमा पनि समाजसेवा कार्यहरूलाई प्रभावकारी बनाउन बैंकको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरू मार्फत योजनाबद्ध रूपमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू अघि बढाउने लक्ष्य लिएको छ।



संस्थागत सामाजिक उत्तरदायित्व



भिम अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण



भल्लोरेसेन्ट ज्याकेट हस्तान्तरण कार्यक्रम सम्पन्न



कोभिड जोखिम नियन्त्रणमा सहयोग



महालक्ष्मी विकास बैंक लि.द्वारा विद्यालयमा महिला मैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग



महालक्ष्मी विकास बैंक लि.द्वारा महालक्ष्मी बगैँचा निर्माणका लागि आर्थिक सहयोग



९. **संस्थागत सुशासन**

संस्थागत सुशासन संस्थाको मेरुदण्ड भएकाले महालक्ष्मी विकास बैंकमा संस्थागत सुशासन (Corporate Governance) लाई उच्च महत्वका साथ परिपालना गर्न गराउनका लागि सञ्चालक समिति र बैंक व्यवस्थापन पूर्णरूपमा प्रतिबद्ध रहेको छ। सञ्चालक समितिका कामकारबाहीहरू तथा बैंकका अन्य सबै क्रियाकलापहरूलाई स्वतन्त्र एवं पारदर्शीरूपमा उच्चस्तरको व्यापारिक स्वच्छता, व्यवसायिकता तथा प्रचलित कानून तथा मापदण्डहरूको अधीनमा रही संस्थागत सुशासनको विकास गर्न बैंक सदा क्रियाशील रहेको छ। बैंकले नेपाल राष्ट्र बैंक तथा अन्य नियमन निकायहरूबाट समय समयमा जारी भएका नीति एवं निर्देशन तथा सोको अधिनमा रही विभिन्न नीति नियम सञ्चालक समितिबाट स्वीकृत गराई पूर्ण रूपमा लागु गर्दै आएको छ। भविष्यमा समेत संस्थागत सुशासनलाई प्राथमिकताका साथ लागु गरिनेछ।

नेपाल राष्ट्र बैंकको निर्देशन नं. ६, १(१०) मा भएको व्यवस्था सम्बन्धमा संस्थाका सञ्चालकहरूबाट उल्लेखित आचरणहरू पालना भएको छ।

बैंकले नियमनकारी निकाय तथा कानूनको परिपालनाको निमित्त मात्रै नभई Integrity, Transparency / Fairness लाई सदैव आत्मसात गर्दै आएको छ। आफ्नो शेयरधनी, अन्य सरोकारवालाको हित सुरक्षित गर्न संस्थागत सुशासनलाई आफ्नो नीति तथा नियमहरूको जानकारीहरू पारदर्शी रूपमा प्रस्तुत गर्ने गरेको छ।

१०. **सञ्चालक समिति र अन्य समितिहरूका गतिविधि**

जोखिम सुशासनको निरीक्षणको लागि बैंकमा सञ्चालकको संयोजकत्वमा विभिन्न समितिहरू गठन गरिएको छ र बैंकमा भइरहेको क्रियाकलापहरू बैंकको नीति, जोखिम बहन गर्न सक्ने क्षमता र सञ्चालक समितिको निर्देशन बमोजिम भए नभएको निरीक्षण गर्न व्यवस्थापकीय समिति गठन गरिएको छ। बैंकमा स्थापना भएको समितिहरू तल प्रस्तुत गरिएको छ :





क. सञ्चालक समिति

बैंकमा ७ सदस्यीय एक सञ्चालक समिति रहेको छ । प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र कम्पनी ऐनको परिधिभित्र रही बैंक को नीतिगत निर्णय गर्ने उच्च निकायको भूमिका निर्वाह गर्ने क्रममा बैंकलाई आवश्यक सबै नीति, नियमहरू निर्माण तथा अनुगमनमा सञ्चालक समितिको सक्रिय भूमिका रहेको छ । साथै, यस समितिले बैंकको प्रमुख सूचकाङ्कहरूको अनुगमन गरी व्यवस्थापनलाई आवश्यक निर्देशनहरू जारी गर्ने, बैंक को व्यवसायिक योजना (Business Plan) एवं बजेट स्वीकृत गर्ने, सञ्चालक समितिको बैठकलाई व्यवस्थित गर्न तथा सञ्चालकहरूलाई नियम निर्देशनको दायरामा राख्न सञ्चालक समितिले आफ्नो आचारसंहिता लागू गरिसकेको छ । सञ्चालक समितिमा श्री राजेश उपाध्याय, श्री सञ्जय गिरी, श्री राजेश कुमार रौनियार, श्री रुपेन्द्र पौडेल, श्री श्याम सुन्दर रंगटार, श्री राहुल आग्रवाल र श्रीमती अम्बिका श्रेष्ठ रहनु भएको छ । स्वतन्त्र संचालकको रूपमा श्रीमती अम्बिका श्रेष्ठ, मिति २०७८/३/२१ गतेमा नियुक्त हुनु भएको हो । आर्थिक वर्ष २०७७/०७८ मा यस समितिको जम्मा ३४ वटा बैठक बसेको थियो । बैंकको सञ्चालक समितिका सम्पूर्ण सदस्यहरूले नेपाल राष्ट्र बैंकको निर्देशनमा तोकिएका आचरणहरू पालना गर्नुभएको छ । सञ्चालकसमितिको बैठक वापत अध्यक्षलाई प्रति बैठक रु. १०,०००/- र संचालक सदस्यलाई प्रति बैठक रु.९,०००/- दरले प्रदान गर्ने गरिएको छ ।

ख. लेखापरीक्षण समिति

कम्पनी ऐन २०६३ को दफा १६४ तथा ने.रा.बैंक को निर्देशन बमोजिम बैंकको वाह्य लेखापरीक्षक नियुक्तीको लागि सिफारिश गर्ने, बैंकको आन्तरिक लेखापरीक्षणको कार्यक्षेत्र निर्धारण गर्ने, आन्तरिक, बाह्य तथा केन्द्रीय बैंकबाट भएको लेखापरीक्षणको सिलसिलामा प्राप्त भएका कैफियतहरूको समीक्षा गर्ने र बैंकको आन्तरिक लेखापरीक्षण विभागले पेशगरेको आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा उल्लिखित कैफियतहरू उपर समीक्षा गर्नको लागि आ.व.२०७७/०७८ मा सञ्चालक श्री राजेश कुमार रौनियार अध्यक्ष, सञ्चालक श्री श्याम सुन्दर रंगटा सदस्य, र सदस्य सचिवमा आन्तरिक लेखा परीक्षण विभागका प्रमुख रहनु भएको छ । समितिले कम्पनि ऐन २०६३ को दफा १६४ र बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ बमोजिम अन्य कार्यहरू पनि गर्ने गर्दछ ।

समीक्षा अविधिमा यस समितिको कुल २० वटा बैठकहरू बसेको थियो । लेखापरीक्षण समितिको बैठक वापत संयोजकलाई प्रति बैठक रु. ९,०००/- र संचालक सदस्यलाई प्रति बैठक रु.८,५००/- दरले प्रदान गर्ने गरिएको छ ।

ग. कर्मचारी व्यवस्थापन तथा सेवा सुबिधा समिति

बैंकमा कर्मचारी व्यवस्थापन तथा सेवा सुबिधा समिति गठन भई कार्य सम्पादन गर्दै आइरहेको छ । सो समितिको काम कर्तव्य अधिकार सोहि निर्देशनको अनुसूची (१) बमोजिम कर्मचारीहरूको पारिश्रमिक सम्बन्धी अध्ययन तथा विश्लेषण गर्ने, कर्मचारीहरूले सम्पादन गर्नु पर्ने कार्य, लक्ष्य तथा प्रगति मूल्याङ्कनका परिसूचकहरू विकास गरी सो बमोजिम निजहरूको कार्यसम्पादन मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने, जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यहरू भर्ना, छनौट, नियुक्ति, पदस्थापना, सरुवा, बढुवा, श्रम सम्बन्धी योजना, नीति तथा मापदण्डहरू तयार गरी सञ्चालक समिति समक्ष सुभाषापेश गर्ने र कर्मचारी नीति तथा कार्यरत कर्मचारी संरचनाको समीक्षा गर्ने र Succession Planning तयार गरी कर्मचारीको वृत्ति विकास लगायत सेवा संग सम्बन्धित विषयमा व्यवस्थापनलाई मार्गदर्शन दिनका लागि सञ्चालक समिति समक्ष सिफारिश गर्नका लागी सञ्चालक श्री रुपेन्द्र पौडेल संयोजक, सञ्चालक श्री राहुल अग्रवाल सदस्य, प्रमुख कार्यकारी अधिकृत सदस्य, लेखा सम्बन्धी बिभागका प्रमुख सदस्य, जनशक्ति बिभागका प्रमुख सदस्य सचिव रहनु भएको छ । समिक्षा अविधिमा यस समितिको कुल ७ वटा बैठकहरू बसेको थियो । सो समितिको बैठक वापत संयोजकलाई प्रति बैठक रु. ९,०००/- र संचालक सदस्यलाई प्रति बैठक रु.८,५००/- दरले प्रदान गर्ने गरिएको छ ।

बैंकको कार्य सञ्चालन दक्षतापूर्वक चुस्त रूपमा सम्पन्न गर्न सहज होस् भन्ने अभिप्रायले बैंकको सेवामा योग्य ब्यक्ति छनौट गरी नयाँ नियुक्ति एवं पदपूर्ति सम्बन्धी कार्य सम्पादन गर्नको लागि नेपाल राष्ट्र बैंक को निर्देशन बमोजिम व्यवस्थापन तहको पदपूर्ति समिति समेत गठन गरिएको छ ।



घ. जोखिम व्यवस्थापन समिति

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैकिङ्ग प्रणालीमा आइपर्ने विभिन्न जोखिमहरूलाई समयमै पहिचान गरी तिनको न्यूनीकरण गरी उचित व्यवस्थापनसहित राय सुझाव सञ्चालक समितिमा पेश गर्नका लागि सञ्चालक श्री सञ्जय गिरी संयोजक, लेखापरीक्षण समितिका संयोजक पदेन सदस्य, सञ्चालन विभागका प्रमुख सदस्य, , प्रमुख जोखिम अधिकृत सदस्य सचिव रहेको एक जोखिम समिति रहेको छ । जोखिम न्यूनीकरण गर्ने प्रणालीको विकास एवं सोको प्रभावकारिता आदिका सम्बन्धमा तोकिएको अवधिमा व्यवस्थापनले यस समितिमा प्रतिवेदन पेश गर्ने व्यवस्था समेत मिलाइएको छ । समीक्षा अवधिमा यस समितिको कुल ५ वटा बैठकहरू बसेको थियो । सो समितिको बैठक वापत संयोजकलाई प्रति बैठक रु. ९,०००/- दरल र संचालक सदस्यलाई प्रति बैठक रु.८,५००/- प्रदान गर्ने गरिएको छ ।

सो समितिले बैंकको कामकारवाहीको सिलसिलामा अन्तर्निहित हुने कर्जा जोखिम, बजार जोखिम, सञ्चालन जोखिम, तरलता, पुँजी पर्याप्तता अनुपात लगायतका विभिन्न जोखिमहरूको मापन गर्ने, उक्त जोखिमहरूलाई न्यूनीकरण गर्न व्यवस्थापनलाई मार्गदर्शन तथा निर्देशन दिने कार्य यस समितिबाट भइरहेको छ ।

ङ. सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी समिति

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको निर्देशन नं. ६ मा भएको व्यवस्था बमोजिम सञ्चालक स्तरीय सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी समिति गठन गरिएको छ । संचालक श्री राहुल अग्रवालज्यूको संयोजकत्वमा गठित उक्त समितिमा संचालक श्री रूपेन्द्र पौडेल सदस्य, जोखिम व्यवस्थापन विभागको प्रमुख सदस्य तथा अनुपालना विभागको प्रमुख सदस्य सचिव तोकिएको छ । सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन बमोजिम संस्थामा भए गरेका कामहरूको अनुगमन गर्ने प्रणालीको विकास गरिएको छ भने यस समितिले संचालक समिति समक्ष आवश्यक राय सुझाव सहितको प्रतिवेदन पेश गर्ने व्यवस्था समेत मिलाइएको छ । समीक्षा अवधिमा यस समितिको कुल चार वटा बैठकहरू बसेको थियो । सो समितिको बैठक वापत संयोजकलाई प्रति बैठक रु. ९,००० र सञ्चालन सदस्यलाई प्रति बैठक रु ८,५०० का दरले बैठक भत्ता प्रदान गर्ने गरिएको छ ।

च. सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति

संस्थाको सम्पत्ति तथा दायित्वको उचित व्यवस्थापन, तरलता व्यवस्थापन, कर्जा तथा निक्षपको ब्याजदर निर्धारण तथा परिवर्तन, विभिन्न लगानी योग्य लगानीको आवश्यक मुल्याङ्कन गरि लगानी गर्ने, GAAP Analysis, गर्ने प्रयोजनार्थ प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा नायब प्रमुख कार्यकारी अधिकृतहरू, कर्जा विभाग प्रमुख, बजार व्यवस्थापन प्रमुख तथा वित्त विभाग प्रमुख सदस्य सचिव सहितको सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति (ALCO) रहेको छ । समितिको समीक्षा अवधिमा २० वटा बैठक बसेको थियो । उक्त बैठक वापत भत्ता दिने गरिएको छैन ।

११. भावी कार्यक्रमहरू

भावी कार्यक्रम अन्तर्गत बैंकले चार वर्षे रणनीतिक योजना तयार गरि सोही अनुसार अगाडि बढेको छ । बैंकले आगामी वर्षमा गर्ने प्रमुख कामहरू निम्नानुसार रहेका छन् :

- * बैंकको सेवाहरू तथा ग्राहकहरूको कारोवारलाई छिटो छरितो र सुरक्षित बनाउनका लागि बैकिङ्ग सफ्टवेर लाई अभै प्रभावकारी बनाउने ।
- * बैकिङ्ग क्षेत्रमा जोखिमको रूपमा हेरिएको ए.एम.एल., के वाइ सी , ए.टि.एम. कार्डको दुरुपयोग लगायतका कार्यहरूलाई दुरुस्त राख्नका लागि विशेष सावधानीका उपायहरू अवलम्बन गर्ने ।
- * बैकिङ्ग क्षेत्रमा जोखिमको रूपमा हेरिएको ए.एम.एल., के वाइ सी को पक्षलाई अभि मजबुद बनाउनको लागि सफ्टवेरको जडान गरिने ।
- * बैकिङ्ग शिक्षाको प्रवर्द्धनका लागि ग्रामीण र शहरोन्मुख क्षेत्रमा विशेष कार्यक्रमहरू संचालन गर्ने ।
- * शाखा तथा ए.टि.एम. विस्तारको कार्यलाई निरन्तरता दिने ।



- * नेपाली श्रोत तथा साधनमा आधारित उद्योगे धन्दा, उत्पादनशील क्षेत्र, कृषि, पर्यटन, जलविद्युत लगायतका क्षेत्रमा कर्जा विस्तार गर्ने।
- * एक सफल, सबल र उत्कृष्ट बैंकको चिनारी बनाउने।
- * आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै डिजिटल बैंकिङ्गको विकास एवं विस्तारलाई जोड दिने।
- * आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ गर्दै जोखिम न्यूनीकरणमा विशेष ध्यान दिने। जोखिममा आधारित व्यवस्थापकीय निर्णय लिने संस्कारलाई प्रभावकारी रूपमा लागु गर्ने।

१२. लेखापरिक्षकको नियुक्ति

वर्तमान लेखापरिक्षक टी.आर.उपाध्याय एण्ड कम्पनीको ३ वर्षको अवधि पूरा भएकोले पुनः नियुक्त गर्न नमिल्ने भएको छ। आर्थिक वर्ष २०७८/०७९ को लागि नयाँ लेखापरिक्षकको नियुक्ति साधारण सभाले गर्नुपर्ने हुन्छ। लेखापरिक्षकको नियुक्तिको लागि छुट्टै एजेण्डा राखिएको छ।

१३. लेखापरीक्षण प्रतिवेदनमा उल्लेखित कैफियत र सो उपर सञ्चालक समितिको प्रतिक्रिया

लेखापरीक्षण प्रतिवेदनमा नियमित व्यावसायिक कारोबारमा देखिएका सामान्य विषयहरूमा दिइएका सुझावहरू वाहेक उल्लेख्य कैफियतहरू रहेका छैनन्। लेखापरीक्षकबाट प्राप्त सुझावहरू अनुरूप सुधारगर्न सञ्चालक समिति सदैव क्रियाशील र प्रतिवद्ध रहेको छ।

नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) अनुसारको २०७८ असारमसान्तको वासलात, आ.व. २०७७/७८ को नाफा-नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब, नगद प्रवाह विवरण, सम्बन्धित अनुसूचीहरू र लेखापरीक्षकको प्रतिवेदन यसैप्रतिवेदनको अंगको रूपमा राखिएको छ।

१४. आन्तरिक नियन्त्रण प्रणालीको उपर सञ्चालक समितिको प्रतिक्रिया

आन्तरिक नियन्त्रण प्रणालीको पर्याप्तता र प्रभावकारिता राख्नको लागि सञ्चालक समिति जिम्मेवार छ। त्यस्तो पर्याप्तता र प्रभावकारितालाई ध्यानमा राख्दै सञ्चालक समितिले बैंकको व्यवसायलाई व्यवस्थित आधारमा सञ्चालन गर्न जोखिमलाई सन्तुलित बनाउनु पर्छ र आन्तरिक नियन्त्रण प्रणालीहरू मुख्यतया बैंकको जोखिम बहन गर्न सक्ने सीमाहरू र सूचकहरूबाट हुने कुनै विचलनलाई हाइलाइट गर्नका लागि डिजाइन गरिएको हुनुपर्छ। आन्तरिक नियन्त्रण प्रणालीले केवल वित्तीय जानकारी र अभिलेखमा भएको गल्ती वा धोखाधडीको बिरुद्ध उचित जानकारी प्रदान गर्न सक्दछ, तर पूर्ण आश्वासन दिन सक्दैन। सञ्चालक समितिले आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन अन्य समितिहरू गठन गरेको छ। लेखापरिक्षण समितिले बैंकको आन्तरिक नियन्त्रण प्रणालीको पर्याप्तता र निष्ठाको समिक्षा गरि सञ्चालक समितिलाई प्रतिवेदन पेश गर्छ। आन्तरिक लेखा परिक्षण विभागले बैंकले निति र प्रकृत्यालाई अनुपालन गरे नगरेको यकिन गरि आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारिताको समिक्षा गरि लेखापरिक्षण समितिलाई प्रतिवेदन पेश गर्दछ जुन पछि सञ्चालक समितिले समिक्षा गर्दछ। विभिन्न ब्यवस्थापन स्तरिय समितिहरू गठन गरिएको छ। बैंकले आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन नीति, नियम र निर्देशनहरू जारी गरेको छ। नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन २०७७ को आवश्यकता बमोजिम आन्तरिक नियन्त्रण प्रणाली अभि प्रभावकारी बनाउन बैंकले थप नीतिहरू तजुमा गरेको छ।

१५. लाभांश बाँडफाँड गर्न सिफारिस गरिएको रकम

२०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजी रु. ३,३४२,४०२,७२४/- (अक्षरेपी रु. तीन अरब चौतिस करोड चौ बीस लाख दुई हजार सात सय चौबिस मात्र) को १.०५२६ प्रतिशत अर्थात रु.३,५१,८३,१८७/- (अक्षरेपी तिन करोड एकानब्बे लाख त्रियासी हजार एक सय सतासि मात्र) बराबरको नगद लाभांश र २० प्रतिशत रु. ६६,८४,८०,५४५/- (अक्षरेपी छैसठ्ठि करोड चौरासि लाख असि हजार पाँच सय पैतालिस मात्र) बराबरको बोनस शेयरवितरण गर्न प्रस्ताव गरिएको छ।



धन्यवाद ज्ञापन

यस बैंक प्रति निरन्तर रुपमा विश्वास गरी सौहार्दपूर्ण वातावरणमा कारोवार गर्दै आउनु भएका हाम्रा आदरणीय सम्पूर्ण ग्राहकवर्गहरू प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं । ग्राहक महानुभावहरूबाट बैंकलाई प्राप्त हुँदै आएको सकृय सहयोगको उच्च मुल्याङ्कन गर्दै आउँदा दिनहरूमा आफूना ग्राहकवर्गहरूलाई थप स्तरीय सेवा प्रदान गर्न हामी कटिबद्ध रहेका छौं ।

बैंक सञ्चालनका लागि आदरणीय शेयरधनी महानुभावहरूले हामीलाई सुम्पनु भएको गहनतम अभिभारालाई इमान्दारीपूर्वक वहन गर्न कटिबद्ध रहेको व्यहोरा अवगत गराउँदै यस बैंकको उन्नति र प्रगतिको लागि शेयरधनीहरूबाट प्राप्त निरन्तर सहयोग, समर्थन र प्रेरणा प्रति कृतज्ञता व्यक्त गर्दै यहाँहरूबाट निरन्तर सहयोग र सद्भाव पाउने विश्वास सहित बैंकको चौ तर्फी प्रगतिका निमित्त प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छौं । बैंकको निरन्तर उन्नति एवं उत्तरोत्तर प्रगति तथा सम्वृद्धिका लागि अभिभावकको रुपमा निरन्तर मार्गदर्शन तथा सदा साथ दिनुहुने आदरणीय शेयरधनी महानुभावहरू तथा नियमनकारी निकायहरू नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालयका साथै नेपाल स्टक एक्सचेन्ज लि., आन्तरिक तथा बाह्य लेखा परिक्षक र अन्य प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुऱ्याउँदै आउनु भएका सम्पूर्ण निकाय तथा महानुभावहरू प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै भविष्यमा पनि यसै गरी यहाँहरूको साथ पाईरहने विश्वास लिएका छौं ।

अन्त्यमा, बैंकको हितको लागि निरन्तर क्रियाशील भई ग्राहकवर्गको सेवामा संलग्न सम्पूर्ण कर्मचारीहरूले यस बैंकको प्रगति हासिल गर्नको लागि गरेको मेहनत र लगनशिलताको लागि विशेष धन्यवाद दिँदै यस सञ्चालक समिति आउँदा वर्षहरूमा सबैसँग यस्तै सहयोगको अपेक्षा राख्दछ ।

धन्यवाद ।

सञ्चालकसमितिको तर्फबाट

राजेश उपाध्याय

अध्यक्ष

मिति : २०७८/०९/०२



संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालना प्रतिवेदन
(सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ बमोजिम)

सूचीकृत संगठित संस्थाको नाम	महालक्ष्मी विकास बैंक लिमिटेड
ठेगाना, इमेल र वेबसाइट सहित	अन्नपूर्ण आर्केड-२, दरबारमार्ग, काठमाडौं Email: info@mahalaxmibank.com.np Website: www.mahalaxmibank.com
फोन नं.	०१-४२६८७१९
प्रतिवेदन पेश गरिएको आ.व.	२०७७/७८

१. सञ्चालक समिति सम्बन्धी विवरण

(क) संचालक समितिको अध्यक्षको नाम तथा नियुक्ति मिति : श्री राजेश उपाध्याय, २०७५/०१/२१

(ख) संस्थाको शेयर संरचना सम्बन्धी विवरण (संस्थापक, सर्वसाधारण तथा अन्य):

क्र.सं.	शेयर संरचना	शेयर संख्या
१	संस्थापक	१७,०४६,२५३.८९
२	सर्वसाधारण	१६,३७७,७७३.३५
३	अन्य	-
	जम्मा	३३,४२४,०२७.२४

(ग) संचालक समिति सम्बन्धी विवरण :

क्र.सं.	सञ्चालक हरूको नाम तथा ठेगाना	प्रतिनिधित्व भएको समुह	शेयर संख्या	नियुक्ति भएको मिति	पद, तथा गोपनियताको शपथ लिएको मिति	संचालक नियुक्तिको तरिका	बोडलाई जनकारी गरिएको मिति
१	श्री राजेश उपाध्याय	संस्थापक	४६,०६३ (संस्थापक) १७,३८८ (साधारण)	२०७५/०१/२१	२०७५/०१/२३	निर्वाचित	२०७५/०१/२३
२	श्री सञ्जय गिरी	संस्थापक	४,५९,१५८ (संस्थापक) ९६,३७५ (साधारण)	२०७५/०१/२१	२०७५/०१/२६		२०७५/०१/२३
३	श्री राजेश कुमार रौनियार	संस्थापक	६,२५,५०९ (संस्थापक)	२०७५/०१/२१	२०७५/०१/२६		२०७५/०१/२३
४	श्री श्याम सुन्दर रुद्रटा	सर्वसाधारण	२,९८६ (साधारण)	२०७५/०१/२१	२०७५/०१/२६		२०७५/०१/२३
५	श्री रुपेन्द्र पौडेल	सर्वसाधारण	३,९६८ (साधारण)	२०७५/०१/२१	२०७५/०१/२६		२०७५/०१/२३
६	श्री राहुल अग्रवाल	सर्वसाधारण	६२३ (साधारण)	२०७५/०१/२१	२०७५/०१/२६		२०७५/०१/२३
७	श्रीमतीअम्बिका श्रेष्ठ	स्वतन्त्र संचालक	नभएको	२०७८/०३/२१	२०७८/०३/२१	मनोनित	२०७८/०३/२०



(घ) संचालक समितिको बैठक

- संचालक समितिको बैठक सञ्चालन सम्बन्धी विवरण :

क्र. सं.	यस आ.व. मा बसेको सञ्चालक समितिको बैठकको मिति	उपस्थित संचालकको संख्या	बैठकको निर्णयमा भिन्न मत राखी हस्ताक्षर गर्ने संचालकको संख्या	गत आ.व. मा बसेको बैठकको मिति
१	२०७७/०४/०१	६	छैन	२०७६/०४/१६
२	२०७७/०४/०४	६	छैन	२०७६/०४/२३
३	२०७७/०४/१२	६	छैन	२०७६/०४/२९
४	२०७७/०४/२९	६	छैन	२०७६/०५/११
५	२०७७/०६/०४	६	छैन	२०७६/०५/१८
६	२०७७/०६/१३	६	छैन	२०७६/०५/२३
७	२०७७/०७/०५	६	छैन	२०७६/०६/१६
८	२०७७/०७/२६	६	छैन	२०७६/०७/०७
९	२०७७/०८/११	६	छैन	२०७६/०७/२८
१०	२०७७/०८/१५	६	छैन	२०७६/०७/२९
११	२०७७/०८/२४	६	छैन	२०७६/०८/०९
१२	२०७७/०९/०९	६	छैन	२०७६/०८/२९
१३	२०७७/०९/१५	६	छैन	२०७६/०९/११
१४	२०७७/१०/०८	६	छैन	२०७६/०९/२४
१५	२०७७/१०/१४	६	छैन	२०७६/१०/०६
१६	२०७७/१०/२०	६	छैन	२०७६/१०/०७
१७	२०७७/१०/२३	६	छैन	२०७६/१०/२८
१८	२०७७/१०/२९	६	छैन	२०७६/११/१०
१९	२०७७/११/०६	६	छैन	२०७६/११/२८
२०	२०७७/११/१३	६	छैन	२०७६/१२/२७
२१	२०७७/११/२०	५	छैन	२०७७/०१/२९
२२	२०७७/१२/०१	६	छैन	२०७७/०२/२१
२३	२०७७/१२/०२	६	छैन	२०७७/०२/२८
२४	२०७७/१२/१३	५	छैन	२०७७/०३/१८
२५	२०७७/१२/२०	६	छैन	२०७७/०३/२३
२६	२०७७/१२/२५	६	छैन	
२७	२०७७/१२/३१	६	छैन	
२८	२०७८/०१/०६	६	छैन	
२९	२०७८/०१/१५	६	छैन	
३०	२०७८/०१/३१	६	छैन	
३१	२०७८/०२/२८	६	छैन	
३२	२०७८/०२/३०	६	छैन	
३३	२०७८/०३/१८	६	छैन	
३४	२०७८/०३/२४	७	छैन	

- कुनै सञ्चालक समितिको बैठक आवश्यक गणपुरक संख्या नपुगी स्थगित भएको भए सोको विवरण : नभएको



■ सञ्चालक समितिको बैठक सम्बन्धी अन्य विवरण :

संचालक समितिको बैठकमा सञ्चालक वा वैकल्पिक सञ्चालक उपस्थित भए-नभएको (नभएको अवस्थामा बैठकको मिति सहित कारण खुलाउने)	वैकल्पिक सञ्चालक नभएको ।
संचालक समितिको बैठकमा उपस्थित सञ्चालकहरू, छलफल भएको विषय र तत्सम्बन्धमाभएको निर्णयको विवरण (माईन्यूट) को छुट्टै अभिलेख राखे नराखेको:	निर्णयको छुट्टै अभिलेख राखेको ।
सञ्चालक समितिको दुई लगातार बसेको बैठकको अधिकतम अन्तर(दिनमा) :	३७ दिन
संचालक समितिको बैठक भत्ता निर्धारण सम्बन्धमा बसेको वार्षिक साधारण सभाको मिति:	२०७७/१२/१३
सञ्चालक समितिको प्रति बैठक भत्ता रु.	अध्यक्ष रु. १०,०००/- संचालक रु. ९,०००/-
आ.व.को संचालक समितिको कुल बैठक खर्च रु.	रु २३,५२,६२०.२२

२. सञ्चालकको आचरण सम्बन्धी तथा अन्य विवरण

सञ्चालकको आचरण सम्बन्धमा सम्बन्धित संस्थाको आचार सहिता भए/नभएको:	भएको			
एकाघर परिवारको एक भन्दा बढी सञ्चालक भए सो सम्बन्धी विवरण:	नभएको			
सञ्चालकहरूको वार्षिक रुपमा सिकाई तथा पुर्नताजगी कार्यक्रम सम्बन्धी विवरण:				
क्र.सं.	विषय	मिति	सहभागी संचालकको संख्या	तालिम संचालन भएको स्थान
१	Orientation Program	२०७७/०९/२६	६	Aranya Hotel Hattisar Naxal, Kathmandu
प्रत्येक सञ्चालकले आफू सञ्चालकको पदमा नियुक्त वा मनोनयन भएको पन्ध्र दिनभित्र देहायका कुराको लिखित जानकारी गराएको/नगराएको र नगराएको भए सोको विवरण :				
■ संस्थासँग निज वा निजको एकाघरको परिवारको कुनै किसिमको करार गरेको वा गर्न लागेको भए सो को विवरण,			जानकारी गराएको	
■ निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले संस्था वा सो संस्थाको मुख्य वा सहायक कम्पनीमा लिएको शेयर वा डिबेन्चरको विवरण,			जानकारी गराएको	
■ निज अन्य कुनै सञ्जठित संस्थाको आधारभूत शेयरधनी वा सञ्चालक रहेको भए त्यसको विवरण,			व्यक्तिगत फाईल अनुसार श्री राजेश उपाध्यायको ICFCPO मा शेयर रहेको ।	
■ निजको एकाघरको परिवारको कुनै सदस्य संस्थामा पदाधिकारी वा कर्मचारीको हैसियतमा काम गरिरहेको भए सोको विवरण ।			पदाधिकारी वा कर्मचारीको हैसियतमा नरहेको ।	
सञ्चालकले उस्तै प्रकृतिको उद्देश्य भएको सूचिकृत संस्थाको सञ्चालक, तलबी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भई कार्य गरेको भए सोको विवरण:			नभएको	
संचालकहरूलाई नियमन निकाय तथा अन्य निकायहरूबाट कुनै कारवाही गरिएको भए सोको विवरण:			जानकारी नभएको	

३. संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी विवरण

(क) जोखिम व्यवस्थापनको लागि कुनै समिति गठन भए/नभएको गठन नभएको भए सोको कारण: भएको

(ख) जोखिम व्यवस्थापन समिति सम्बन्धी जानकारी:



(अ) समितिको संरचना (संयोजक तथा सदस्यहरूको नाम तथा पद)

(आ) समितिको बैठक संख्या : ५

(इ) समितिको कार्य सम्बन्धी छोटो विवरण :

विद्यमान जोखिम पहिचान तथा व्यवस्थापन प्रणालीको पर्याप्तता र उपयुक्तताका सम्बन्धमा सञ्चालक समितिलाई जानकारी गराउने र उपयुक्त प्रणालीको विकासका लागि सुझाव दिने उद्देश्यले जोखिम व्यवस्थापन समिति गठन गरिएको छ । समितिले व्यावसायिक गतिविधिमा निहित जोखिमको स्तर, जोखिम बहन क्षमता, जोखिम व्यवस्थापनका लागि विकास गरेको रणनीति, नीतिगत व्यवस्था र मार्गदर्शनको पुनरावलोकन तथा पर्याप्तता एवम् व्यवस्थापनबाट प्राप्त हुने जोखिम व्यवस्थापन प्रतिवेदनको विश्लेषण गरी सञ्चालक समितिमा आवश्यक सुझाव पेश गर्ने गरिएको छ । त्यस्तै, देशको विद्यमान अर्थतन्त्रको अवस्थाको कारणले संस्थामा पर्नसक्ने असरको सम्बन्धमा सञ्चालक समितिमा राय सुझाव पेश गर्ने गरिएको छ ।

(ग) आन्तरिक नियन्त्रण कार्यविधि भए/नभएको:

आन्तरिक नियन्त्रण पद्धतीलाई व्यवस्थित बनाउन संस्थाले विभिन्न कार्यविधीहरू बनाई लागु गरेको छ ।

(घ) आन्तरिक नियन्त्रण प्रणालीको लागि कुनै समिति गठन भए/नभएको गठन नभएको भए सो को कारण:

आन्तरिक नियन्त्रण पद्धतीलाई सुदृढ गर्न संस्थामा संचालक तथा व्यवस्थापन स्तरीय विभिन्न समितिहरूको गठन गरिएको छ ।

(ङ) आन्तरिक नियन्त्रण प्रणाली समिति सम्बन्धी विवरण:

(अ) संचालक स्तरीय समितिको संरचना (संयोजक तथा सदस्यहरूको नाम तथा पद)

१) लेखापरीक्षण समिति

क्र.सं.	नाम	पद
१.	श्री राजेश कुमार रौनियार, सञ्चालक	संयोजक
२.	श्री श्याम सुन्दर रुङ्गटा, सञ्चालक	सदस्य
३.	आन्तरिक लेखा परीक्षण विभागका प्रमुख	सदस्य सचिव

• समितिको बैठक संख्या: २०

• समितिको कार्य सम्बन्धी छोटो विवरण:

संस्थाको समग्र वित्तीय अवस्था, आन्तरिक नियन्त्रण, लेखापरीक्षण योजना र आन्तरिक लेखापरीक्षणमा औल्याइएका विषयहरूमा आवधिक रुपमा समीक्षा गरी आवश्यक सुधारको लागि व्यवस्थापनलाई निर्देशन प्रदान गरेको । बाह्य लेखापरीक्षकले पेश गरेको लेखापरीक्षण प्रतिवेदनमा औल्याइएका बुँदा/कैफियतहरू उपर समीक्षा गरी सुधारात्मक कदम चाल्न व्यवस्थापनलाई निर्देशन प्रदान गरिएको । नेपाल राष्ट्र बैंकबाट निरीक्षण तथा सुपरिवेक्षण गरी प्रतिवेदनमा औल्याइएका कैफियतहरूको कार्यान्वयनको अवस्थाको समीक्षा गर्ने गरिएको तथा समग्रमा सञ्चालक समितिलाई आवश्यक जानकारी तथा सुझाव उपलब्ध गराउने गरिएको ।

२) कर्मचारी सेवा सुविधा समिति (संचालक स्तरीय)

क्र.सं.	नाम	पद	पद
१.	श्री रुपेन्द्र पौडेल, सञ्चालक	संयोजक	
२.	श्री राहुल अग्रवाल, संचालक	सदस्य	२०७८/०३/१८ सम्म
३.	प्रमुख कार्यकारी अधिकृत	सदस्य	



४.	प्रमुख लेखा विभाग	सदस्य	
५.	प्रमुख मानव संसाधन विभाग	सदस्य सचिव	

• समितिको बैठक संख्या: ७

• समितिको कार्य सम्बन्धी छोटो विवरण:

कर्मचारीहरूको पारिश्रमिक संरचनाको अध्ययन तथा विश्लेषण गरी बजारको पारिश्रमिक संरचनामा आएको परिवर्तनले संस्थामा पार्ने प्रभावका सम्बन्धमा सञ्चालक समिति समक्ष प्रतिवेदन पेश गर्ने गरेको । संस्थाको “पारिश्रमिक निर्धारण नीति” बमोजिम सम्पूर्ण कर्मचारीहरूको पारिश्रमिक वृद्धि गर्न सञ्चालक समितिमा सिफारिस गरिएको । संस्थाका कर्मचारीहरूले सम्पादन गर्नुपर्ने कार्य विवरण, लक्ष्य र प्रगति मूल्याङ्कनका परिसूचकहरू समेत विकास गरी सो बमोजिम निजहरूको कार्यसम्पादन मूल्याङ्कन प्रणालीको पुनरावलोकन गरिएको । जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यहरू भर्ना, छनौट, नियुक्ति, पदस्थापना, सरुवा, बढुवा, वृत्ति विकास, कार्यसम्पादन मूल्याङ्कन, पुरस्कार तथा सजाय र श्रम सम्बन्ध सम्बन्धी योजना, नीति तथा मापदण्डहरू तयार गरी सञ्चालक समिति समक्ष पेश गर्ने गरिएको ।

३) सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समिति (संचालक स्तरीय)

क्र.सं.	नाम	पद	कैफियत
१.	श्री राहुल अग्रवाल, सञ्चालक	संयोजक	
२.	श्री रुपेन्द्र पौडेल, सञ्चालक	सदस्य	२०७८/०३/१८ सम्म
३.	जोरिखिम व्यवस्थापन विभागको प्रमुख	सदस्य	
४.	अनुपालन विभागको प्रमुख	सदस्य सचिव	

• समितिको बैठक संख्या: ४

• समितिको कार्य सम्बन्धी छोटो विवरण:

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी विद्यमान कानून अनुसार संस्थामा भए गरेको काम कारवाहीहरूको सम्बन्धमा व्यवस्थापनबाट प्राप्त प्रतिवेदन उपर छलफल गरी व्यवस्थापनलाई आवश्यक निर्देशन प्रदान गरेको तथा तत्सम्बन्धमा संचालक समिति समक्ष प्रतिवेदन पेश गर्ने गरेको ।

आ) व्यवस्थापन स्तरीय समितिको संरचना (संयोजक तथा सदस्यहरूको नाम तथा पद)

१) पदपूर्ती समिति (व्यवस्थापन स्तरीय)

क्र.सं.	नाम	पद
१.	श्री दिपेश लम्साल, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत	संयोजक
२.	श्री संजय कुमार श्रेष्ठ, कर्जा प्रमुख	सदस्य
३.	मानव संसाधन विभाग प्रमुख	सदस्य सचिव

• समितिको बैठक संख्या: ८

• समितिको कार्य सम्बन्धी छोटो विवरण:

रिक्त पद पहिचान, भर्ना योजना विकास, उम्मेदवारको समिक्षा, अन्तरवार्ता/लिखित परीक्षा सञ्चालन, योग्य कर्मचारी छनौट, कर्मचारी भर्ना तथा कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी व्यवस्थापन लगायतको कार्य यस समितिले गर्दै आएको छ ।



२) सम्पत्ति दायित्व व्यवस्थापन समिति (व्यवस्थापन स्तरीय)

क्र.सं.	नाम	पद
१	श्री बोधराज देवकोटा, प्रमुख कार्यकारी अधिकृत	संयोजक
२	श्री दिपेश लम्साल, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत	सदस्य
३	श्री ध्रुवराज तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत	सदस्य
४	श्री जलजकुमार अधिकारी, सहायक प्रमुख कार्यकारी अधिकृत	सदस्य
५	श्री संजय कुमार श्रेष्ठ, कर्जा प्रमुख	सदस्य
६	श्रीमती दिपान्जली खकुरेल, बजार तथा व्यापार प्रवर्धन प्रमुख	सदस्य
७	श्रीमती सकृना जोशी, लेखा, वित्तीय तथा कोष प्रमुख	सदस्य सचिव

- समितिको बैठक संख्या: २०

- समितिको कार्य सम्बन्धी छोटो विवरण:

सम्पत्ति तथा दायित्वको उचित व्यवस्थापन, तरलता व्यवस्थापन, ब्याजदर मूल्याङ्कन र कर्जा तथा निक्षेप परिवर्तनका अध्ययन तथा आवश्यक व्यवस्थापन गर्ने गरेको छ। त्यस्तै लगानीको समिक्षा, लगानीसँग सम्बन्धित उचित निर्णय, अन्तराल विश्लेषण तथा तरलता योजनाको समिक्षा समेत यस समितिले गर्दै आएको छ।

३) खरीद समिति (व्यवस्थापन स्तरीय)

क्र.सं.	नाम	पद
१.	प्रमुख कार्यकारी अधिकृत	अध्यक्ष
३	लेखा, वित्तीय तथा कोष प्रमुख	सदस्य
६	सामान्य सेवा विभाग प्रमुख	सदस्य सचिव

समितिको कार्य सम्बन्धी छोटो विवरण:

सम्पत्तिको गुणस्तर, मूल्य तथा आर्थिक प्रशासन विनियमावलीमा भएको व्यवस्था बमोजिम संस्थामा खरिद सम्बन्धी आवश्यक कार्यहरू यस समितिले गर्दै आएको छ।

४) आर्थिक निर्देशन समिति

क्र.सं.	नाम	पद
१	प्रमुख कार्यकारी अधिकृत	संयोजक
३	वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत	सदस्य
४.	केन्द्रीय कार्य सञ्चालन प्रमुख	सदस्य
६.	लेखा, वित्तीय तथा कोष प्रमुख	सदस्य
८.	सामान्य सेवा विभाग प्रमुख	सदस्य सचिव

- समितिको बैठक संख्या: १८९

- समितिको कार्य सम्बन्धी छोटो विवरण:

यस समितिले सामान्य सेवा विभागले पहिचान गरेको विभिन्न आपूर्तिकर्ता वा सेवा प्रदायकको वस्तु वा सेवाको गुण, लागत प्रभावकारीता, दक्षता, जोखिमस्तर, तथा विश्वसनियताको मूल्यांकन गरी सबैभन्दा उपयुक्त आपूर्तिकर्ता वा सेवा प्रदायकको नाम सिफारिश गर्दछ। वस्तु वा सेवाहरूको प्रभावकारिता, दक्षता र अर्थ व्यवस्था सम्बन्धी मापदण्ड पुरा गरी खरिद भएको सुनिश्चित गर्नका लागि यस समिति सकृय रहेको छ।



(च) आर्थिक प्रशासन विनियमावली भए/नभएको: भएको

४. सूचना तथा जानकारी प्रवाह सम्बन्धी विवरण:

(क) संस्थाले सार्वजनिक गरेको सूचना तथा जानकारी प्रवाहको विवरण :

विषय	माध्यम	सार्वजनिक गरेको मिति
वार्षिक साधारण सभाको सूचना	राष्ट्रिय पत्रिका	२०७७/११/२१ अन्नपूर्णपोस्ट दैनिक २०७७/१२/०४ कारोबार दैनिक
विशेष साधारण सभाको सूचना		आ.व. २०७७/७८ मा विशेष साधारण सभा भएको छैन ।
वार्षिक प्रतिवेदन	राष्ट्रिय पत्रिका	२०७७/१२/२७ अन्नपूर्ण पोष्ट
त्रैमासिक प्रतिवेदन	राष्ट्रिय पत्रिका	प्रथम त्रैमास २०७७/०७/२८, अन्नपूर्णपोस्ट दोश्रो त्रैमास २०७७/१०/१५, कारोबार तेस्रो त्रैमास २०७८/०१/०७, आर्थिक अभियान दैनिक चौथो त्रैमास २०७८/०४/०६, कारोबार दैनिक
धितोपत्रको मूल्यमा प्रभाव पार्ने मूल्य संवेदनशील सूचना	पत्राचार (तुरुन्तै)	९.२६ प्रतिशत बोनस शेयर (कर सहित) प्रदान गर्ने बारे संचालक समि(तिको मिति २०७७/१०/२० को निर्णय सोहि मितिमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज तथा सि.डि.एस.सि. लगाएत लाई जानकारी गराएको ।
अन्य	छैन	

(ख) सूचना सार्वजनिक नगरेको वा अन्य कारणले धितोपत्र बोर्ड तथा अन्य निकायबाट कारवाहिमा परेकोभए सोसम्बन्धी जानकारी : नपरेको

(ग) पछिल्लो वार्षिक तथा विशेष साधारण सभा सम्पन्न भएको मिति :

बैंकको १९औं वार्षिक साधारण सभा मिति २०७७/१२/१३ मा सम्पन्न भएको तथा विशेष साधारण सभा नभएको ।

५. संस्थागत संरचना र कर्मचारी सम्बन्धी विवरण

(क) कर्मचारीहरूको संरचना, पदपूर्ति, वृत्ति विकास, तालिम, तलब, भत्ता तथा अन्य सुविधा, हाजिर र विदा, आचार संहिता लगायतका कुराहरू समेटिएको कर्मचारी सेवा शर्त विनियमावली / व्यवस्था भए/नभएको: भएको

(ख) सांगठनिक संरचना संलग्न गर्ने : यसैसाथ संलग्न रहेको छ ।

(ग) उच्च व्यवस्थापन तहका कर्मचारीहरूको नाम, शैक्षिक योग्यता तथा अनुभव सम्बन्धी विवरण :

क्र.सं.	नाम	पद	शैक्षिक योग्यता	अनुभव
१	श्री बोधराज देवकोटा	प्रमुख कार्यकारी अधिकृत	एम.बि.ए., एम.फिल.	२५ वर्ष
२	श्री दिपेश लम्साल	बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत	स्नातकोत्तर	२३ वर्ष
३	श्री धुवराज तिवारी	नायब प्रमुख कार्यकारी अधिकृत	स्नातकोत्तर	२४ वर्ष
४	श्री जलज कुमार अधिकारी	सहायक प्रमुख कार्यकारी अधिकृत	स्नातकोत्तर	२५ वर्ष



(घ) कर्मचारी सम्बन्धी अन्य विवरण :

संरचना अनुसार कर्मचारी पदपूर्ति गर्ने गरे/नगरेको:	गरेको
नयाँ कर्मचारीहरूको पदपूर्ति गर्दा अपनाएको प्रकृया:	यस बैंकको कर्मचारी सेवा विनियमावलीमा भएको ब्यवस्था बमोजिम प्रकृया अपनाई विज्ञापन प्रकाशित गरी वा ट्यालेन्ट हन्ट गरी पदपूर्ति गर्ने गरीएको ।
व्यवस्थापन स्तरका कर्मचारीहरूको संख्या :	३१
कुल कर्मचारीको संख्या :	८०१
कर्मचारीहरूको सक्सेसन प्लान भए/नभएको :	कर्मचारीहरूको सक्सेसन प्लान तयार गरी पुनरावलोकनको लागी व्यवस्थापन समितिमा पठाईएको ।
आ.व. कर्मचारीहरूलाई दिइएको तालिम संख्या तथा सम्मिलित कर्मचारीको संख्या :	तालिम संख्या ३९ सम्मिलित कर्मचारी संख्या ९३०
आ.व. को कर्मचारी तालिम खर्च रु :	रु.११,३३,०४२.००
कुल खर्चमा कर्मचारी खर्चको प्रतिशत :	१६.४२ %
कुल कर्मचारी खर्चमा कर्मचारी तालिम खर्चको प्रतिशत :	०.२१%

६. संस्थाको लेखा तथा लेखापरीक्षण सम्बन्धी विवरण

(क) लेखा सम्बन्धी विवरण

संस्थाको पछिल्लो आ.व. को वित्तीय विवरण NFRS अनुसार तयार गरे/नगरेको, नगरेको भए सोको कारण:	NFRS को आधारमा तयार गरिएको ।
संचालक समितिबाट पछिल्लो वित्तीय विवरण स्वीकृत भएको मिति:	२०७७/१०/२०
त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको मिति:	प्रथम त्रैमास २०७७/०७/२८, अन्नपूर्णपोस्ट दैनिक दोश्रो त्रैमास २०७७/१०/१५, कारोवार दैनिक तेश्रो त्रैमास २०७८/०१/०७, आर्थिक अभियान दैनिक चौथो त्रैमास २०७८/०४/०६, कारोवार दैनिक
अन्तिम लेखापरीक्षण सम्पन्न भएको मिति:	२०७७/१०/२०
साधारण सभाबाट वित्तीय विवरण स्वीकृत भएको मिति:	२०७७/१२/१३
संस्थाका आन्तरिक लेखा परीक्षण सम्बन्धी विवरण: (अ) आन्तरिक रुपमा लेखा परीक्षण गर्ने गरिएको वा वाह्य विज्ञ नियुक्त गर्ने गरिएको (आ) वाह्य विज्ञ नियुक्त गरिएको भए सोको विवरण (इ) आन्तरिक लेखापरीक्षण कति अर्धवार्षिक गर्ने गरिएको(त्रैमासिक, चौमासिक वा अर्धवार्षिक)	(अ) वाह्य विज्ञ नियुक्त गर्ने गरिएको (आ) श्री एच.डि.एस.डि. एशोसिएट्स, चार्टर्ड एकाउण्टेन्ट्स (इ) त्रैमासिक

(ख) लेखापरीक्षण समिति सम्बन्धी विवरण

संयोजक तथा सदस्यहरूको नाम, पद तथा योग्यता	क्र.सं.	नाम	पद	योग्यता
	१	श्री राजेश कुमार रौनियार	संयोजक	एम.बि.ए.
	२	श्री श्याम सुन्दर रुङ्गटा	सदस्य	एस.एल.सी
	३	विभागीय प्रमुख, आन्तरिक लेखा परीक्षण विभाग	सदस्य सचिव	चार्टर्ड एकाउण्टेन्ट



बैठक बसेको मिति तथा उपस्थित सदस्य संख्या	क्र.सं.	मिति	उपस्थित सदस्य संख्या
	१	२०७७/०४/०८	३
	२	२०७७/०४/२८	३
	३	२०७७/०७/२१	३
	४	२०७७/०७/२४	३
	५	२०७७/०७/२७	३
	६	२०७७/०८/१०	३
	७	२०७७/०८/२३	३
	८	२०७७/०९/१६	३
	९	२०७७/१०/१३	२
	१०	२०७७/१०/१४	२
	११	२०७७/१०/२०	३
	१२	२०७७/११/०३	३
	१३	२०७७/११/१३	३
	१४	२०७७/११/१९	३
	१५	२०७७/१२/१९	३
	१६	२०७७/१२/२५	३
	१७	२०७८/०१/०६	३
	१८	२०७८/०२/१४	३
	१९	२०७८/०२/१४	३
	२०	२०७८/०३/३१	३
प्रति बैठक भत्ता रु. :	संयोजक- रु. ९,०००/- सदस्य - रु. ८,५००/-		
लेखापरीक्षण समितिले आफ्नो काम कारवाहीको प्रतिवेदन संचालक समितिमा पेश गरेको मिति: लेखापरीक्षण समितिको बैठकबाट भएको प्रत्येक निर्णयको प्रतिवेदन संचालक समितिमा नियमित प्रस्तुत गर्ने गरिएको।			

७. अन्य विवरण

संस्थाले संचालक तथा निजको एकाघरको परिवारको वित्तीय स्वार्थ भएको व्यक्ति, बैंक तथा वित्तीय संस्थाबाट ऋण वा सापटी वा अन्य कुनै रुपमा रकम लिए/नलिएको	नलिएको
प्रचलित कानून बमोजिम कम्पनीको संचालक, शेयरधनी, कर्मचारी, सल्लाहकार, परामर्शदाताको हैसियतमा पाउने सुविधा वा लाभ बाहेक सूचिकृत सञ्जित संस्थाको वित्तीय स्वार्थ भएको कुनै व्यक्ति, फर्म, कम्पनी, कर्मचारी, सल्लाहकार वा परामर्शदाताले संस्थाको कुनै सम्पत्ति कुनै किसिमले भोगचलन गरे/नगरेको	नगरेको
नियमकारी निकायले इजाजतपत्र जारी गर्दा तोकेको शर्तहरूको पालना भए/नभएको	भएको
नियमकारी निकायले संस्थाको नियमन निरीक्षण वा सुपरीवेक्षण गर्दा संस्थालाई दिइएको निर्देशन पालना भए/नभएको	भएको



संस्था वा संचालक विरुद्ध अदालतमा कुनै मुद्दा चलिरहेको भए सोको विवरण

बैंकका सञ्चालकहरु विरुद्ध यस बैंकको काम कारवाहीका सम्बन्धमा कुनै मुद्दा चलिरहेको जानकारी नभएको । यस बैंक पक्षविपक्षभई २०७८/०३/३१ सम्म निम्न अदालतमा विभिन्न मुद्दाहरु चलिरहेका छन् ।

क्र.सं.	अदालतको नाम	मुद्दा संख्या
१	सर्वोच्च अदालत	९
२	उच्च अदालत	१
३	जिल्ला अदालत	२४
४	ऋण असुलि न्यायाधिकरण	६
५	ऋण असुलि पुनरावेदन न्यायाधिकरण	२

परिपालन अधिकृतको नाम : श्री सन्तोष कुमार गौतम

पद : वरिष्ठ प्रबन्धक

मिति : २०७८/०८/२८

संस्थाको छाप :

प्रतिवेदन संचालक समितिबाट स्वीकृत मिति : २०७८/०९/०२

लेखा परिक्षकबाट प्रमाणित मिति : २०७८/०९/१४



धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६(२) सँग सम्बन्धित थप विवरणहरू:

१. सञ्चालक समितिको प्रतिवेदन

यसै वार्षिक प्रतिवेदनमा संलग्न गरिएको ।

२. लेखापरीक्षकको प्रतिवेदन

यसै वार्षिक प्रतिवेदनमा संलग्न गरिएको ।

३. लेखापरीक्षण भएको वित्तीय विवरण

यसै वार्षिक प्रतिवेदनमा संलग्न गरिएको ।

४. कानूनी कारवाही सम्बन्धी विवरण :

(क) त्रैमासिक अवधिमा संगठित संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको भए :

व्यावसायिक कारोवारको सिलसिलामा दायर भएका मुद्दा वाहेक अन्य कुनै उल्लेखनीय मुद्दा नरहेको ।

(ख) संगठित संस्थाको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्ध प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेका सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए:

प्रतिवेदन अवधिमा यस सम्बन्धमा कम्पनीलाई कुनै सूचना तथा जानकारी प्राप्त नभएको ।

(ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए :
यस सम्बन्धमा कम्पनीलाई कुनै जानकारी प्राप्त नभएको ।

५. वित्तीय संस्थाको शेयर कारोवार सम्बन्धी विश्लेषण

(क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोवार सम्बन्धमा व्यवस्थापनको धारणा :

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको सुपरिवेक्षणमा सञ्चालित शेयर कारोवारको मूल्य माग र आपूर्तिको सिद्धान्तमा आधारित हुने भएकोले यस सम्बन्धमा कम्पनीको कुनै धारणा नरहेको ।

(ख) गत बर्षको प्रत्येक त्रैमासिक अवधिमा बैंकको शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्यका साथै कुल कारोवार शेयर सङ्ख्या तथा कारोवार सङ्ख्या :

आ.व ०७७/०७८ मा कम्पनीको शेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोवार भएको कुल दिन तथा कारोवार सङ्ख्याको विवरण देहाय बमोजिम रहेको छ ।

विवरण	२०७७ आश्विन मसान्त	२०७७ पौष मसान्त	२०७७ चैत्र मसान्त	२०७८ असार मसान्त
अधिकतम मूल्य	२३९	२८५	३३६	५१४
न्यूनतम मूल्य	१८३	२२२	२५८	२७६
अन्तिम मूल्य	२२६	२७४	३१०	४४५
कुल कारोवार भएको शेयर संख्या	१,४०३,८८५	२,३१९,९८०	४,२६५,८१९	९,९४१,२६७
कुल कारोवार दिन	६४	५८	५९	६५



६. समस्या र चुनौती

(क) आन्तरिक समस्या तथा चुनौती :

- ❖ नेपाल राष्ट्र बैंकको निर्देशन अनुशार ब्याजदर अन्तर कायम गर्नु
- ❖ हालको कोभिड-१९को प्रतिकूल अवस्थामा उपयुक्त लगानीका क्षेत्र पहिचान गर्नु
- ❖ शाखा सञ्जाल बिस्तार गर्न चुनौतिपूर्ण हुनु
- ❖ सञ्चालन जोखिम तथा सुचना प्रविधिको प्रयोगबाट हुने जोखिम ब्यवस्थापन चुनौतिपूर्ण हुनु
- ❖ बैंक बाट प्रदान गरिने दीर्घकालीन, मध्यकालीन, चालु पुँजी जस्ता कोषमा आधारित कर्जा तथा गैह्रकोषीय सेवाहरू उपलब्ध गराउँदा हुन सक्ने सम्भावित जोखिमहरू,
- ❖ बढ्दो सञ्चालन लागत र जनशक्ति ब्यवस्थापन,
- ❖ निक्षेप तथा कर्जा लगानी व्याज दरमा हुने परिवर्तनबाट असर पर्ने जोखिमहरू,
- ❖ समयमा कर्जा असुली नभै उत्पन्न हुने आर्थिक जोखिमहरू,
- ❖ Banking Software मा प्राविधिक गडबडीले हुन सक्ने समस्या एवम् जोखिम

(ख) बाह्य समस्या तथा चुनौती :

- ❖ विश्वब्यापी महामारिको रूपमा फैलिएको कोभिड-१९ले गर्दा अन्तरराष्ट्रीय तथा राष्ट्रीय अर्थतन्त्रमा पर्ने गएको प्रतिकूल असरका चुनौतीहरू
- ❖ प्रतिकूल व्याजदर तथा तरलताको स्थिति एवम् सोमा हुने आकस्मिक उतारचढाव
- ❖ अत्यधिक तरलता तथा त्यसको नीतिगत अन्योलबाट उब्जने बजार जोखिम तथा वित्त व्यवस्थापनका चुनौतीहरू
- ❖ नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारले जारी गर्ने नीति, निर्देशन तथा कानूनहरूमा हुने परिवर्तनले उत्पन्न हुन सक्ने सम्भावित जोखिमबाट हुने चुनौती,
- ❖ सीमित लगानी क्षेत्रमा भएको प्रतिस्पर्धा,
- ❖ लगानी मैत्री वातावरणको अभाव,
- ❖ देशको आर्थिक अवस्थामा आउने उतारचढावबाट उत्पन्न हुन सक्ने जोखिमबाट हुने चुनौती,
- ❖ बैंकिङ्ग क्षेत्रमा समय समयमा हुने तरलताको समस्या, कर्जा लगानीका अवसरहरू घट्टै जानु तथा बढ्दो जोखिमको अवस्था

(ग) समस्या तथा चुनौती समाधान गर्न ब्यवस्थापनले अवलम्बन गरेको रणनीति :

- ❖ बैंक को नीति, नियम तथा आन्तरिक नियन्त्रण प्रणाली चुस्त दुरुस्त राखिएको,
- ❖ कर्जा लगानी प्रदान गर्दा विस्तृत अध्ययन गर्ने गरिएको,
- ❖ निक्षेपको लागत, मानव संसाधनको खर्च तथा सञ्चालन खर्च कम गरिएको
- ❖ देशको बेरोजगारीको समस्यालाई केही हदसम्म समाधान गर्ने उद्देश्यले कृषि क्षेत्रमा लगानिको सम्भावनाको अध्ययन गरिएको
- ❖ बैंकको समग्र जोखिम ब्यवस्थापनको आधारभूत पक्षहरूलाई मजबुत बनाई उल्लिखित चुनौतिको समाधान गर्ने गरिएको
- ❖ भविष्यमा हुन सक्ने जोखिमबाट बच्न कर्मचारीहरूलाई आवश्यक तालिम दिने गरिएको
- ❖ बैंकले कोभिड-१९ ले निम्त्याएको जोखिम न्यूनिकरण गर्दै बैंकिङ्ग सेवा सूचारु गर्ने नीति पनि अवलम्बन गर्ने गरेको
- ❖ आधुनिक प्रविधि तथा सफ्टवेयर प्रयोग गरी प्रत्यक्ष रूपमा ग्राहक बैंक समक्ष प्रस्तुत हुन नपर्ने गरी बैंकिङ्ग सुविधा प्रदान गर्ने



- ❖ लगानीका नयाँ स्रोतहरू पहिचान गर्ने र बजारको अवस्था अनुसार ब्याजदर अन्तर कायम गर्ने,
- ❖ कर्जा तथा सापट र लगानी खराब भई हुन सक्ने जोखिमबाट बच्नका लागि आवश्यक जोखिम कोषको व्यवस्था गरिएको
- ❖ कम लागतको निक्षेप र बृहत सञ्जाल मार्फत व्यापार व्यवसाय वृद्धि गर्ने उद्देश्यले शाखा विस्तार गर्ने, रेमिट्यान्स प्रबर्द्धन गर्ने,
- ❖ कम्पनीको Banking Software मा हुन सक्ने प्राविधिक गडबडीबाट बच्न आवश्यक Back-up राख्ने गरिएको,
- ❖ जोखिम व्यवस्थापनमा सुदृढीकरण तथा लगानी व्यवस्थापन गर्ने,
- ❖ चालु सेवाहरूका साथै नयाँ तथा आकर्षक सेवाहरूको सुरुवात गर्ने, त्यस्का लागि अल्पकालीन एवम् दीर्घकालीन रणनीति तथा कर्जा लगानीको सुरक्षित क्षेत्र पहिचान गरी कर्जा लगानी तथा न्यून ब्याजदरमा निक्षेप परिचालन गर्ने,
- ❖ सम्पत्ति तथा दायित्वको उचित व्यवस्थापन गर्ने,
- ❖ सञ्चालन खर्चको नियमित अनुगमन एवम् विश्लेषण गर्ने,
- ❖ नयाँ बैंक तथा वित्तीय संस्थाहरूको शाखा विस्तार सँगै दक्ष जनशक्तिको अभाव देखापरेको परिप्रेक्ष्यमा बैंक वाट त्यस्ता दक्ष तथा योग्य कर्मचारीहरूको वहिर्गमनलाई रोक्न आवश्यक नीति तर्जुमा गरिनेछ ।

७. संस्थागत सुशासन

- ❖ नियमनकारी निकायबाट दिइएका सुझाव तथा निर्देशनहरू व्यवस्थापन मार्फत कार्यान्वयन गराउन लेखापरीक्षण समिति सदैव क्रियाशील रहेको
- ❖ बैंकको समग्र जोखिम व्यवस्थापन कार्यलाई मजबुत पार्न, वर्तमान परिप्रेक्ष्यमा समग्र बजारमा देखापरेको सुचना प्रविधिसंग सम्बन्धीत जोखिम विश्लेषण गरि व्यवस्थापन गर्न, सञ्चालन जोखिम कम गर्न तथा आन्तरिक प्रक्रियाहरूलाई व्यवस्थित गर्न जोखिम व्यवस्थापन समिति गठन गरिएको छ
- ❖ ने.रा.बैंक तथा अन्य नियमन निकायबाट जारी गरीएको निर्देशन, परिपत्रको पुर्ण परिपालना गर्ने गरिएको,
- ❖ कम्पनीको आन्तरिक नियन्त्रण प्रणालीलाई ब्यवस्थित गर्न आन्तरिक लेखापरीक्षक नियुक्त गर्नुको साथै लेखापरीक्षण विभागलाई समेत गठन गरिएको,
- ❖ कम्पनीको आवश्यकता अनुसार विभिन्न समितिहरू गठन गरिएको,
- ❖ सञ्चालक समितिको बैठक र विभिन्न समितिहरूको बैठक, ब्यवस्थापन समितिको बैठक नियमित रूपमा हुने गरेको,
- ❖ कम्पनीमा संस्थागत सुशासन कायम राख्न सञ्चालक समिति तथा ब्यवस्थापन कटिबद्ध रहेको,
- ❖ सम्पत्ति तथा दायित्व र जोखिम ब्यवस्थापनलाई कडाइका साथ पालना गर्ने गरिएको,
- ❖ Corporate Governance Policy सञ्चालक समितिबाट पारित भइ लागु गरेको

द. धितोपत्र निष्काशन निर्देशिका २०६५ को दफा २८ अनुसार विवरणपत्रमा प्रक्षेपण गरिएका विवरणहरू मध्ये बीस प्रतिशत वा सो भन्दा बढीले फरक परेका विवरणहरू :
यसै प्रतिवेदनमा संलग्न रहेको ।

९. नियम २६ को उपनियम (५) संग सम्बन्धित विशेष घटना वा परिस्थिति सम्बन्धी विवरण
यस प्रकारको विशेष घटना वा परिस्थिति नभएको ।



कम्पनी ऐन २०६३ को दफा १०९ उपदफा ४ बमोजिमको अतिरिक्त विवरण

१. विगत वर्षको कारोबारको सिंहावलोकन :

सञ्चालक समितिको प्रतिवेदनमा विस्तृत रूपमा उल्लेख गरिएको छ ।

२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट कम्पनीको कारोबारलाई कुनै असर परेको भए सो असर:

सञ्चालक समितिको प्रतिवेदनमा विस्तृत रूपमा उल्लेख गरिएको छ ।

३. प्रतिवेदन तयार भएको मितिसम्म चालू वर्षको उपलब्धि र भविष्यमा गर्नु पर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणा :

प्रतिवेदन तयार भएको मिति सम्म चालु आर्थिक वर्षको उपलब्धि र भविष्यमा गर्नु पर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणा यस आर्थिक वर्षको पहिलो ३ महिना सम्म बैंक को कारोबार स्थिति निम्न बमोजिम भएको अवगत गराउँदछु ।

रु. दश लाखमा

सि.नं	शीर्षक	२०७८ असोज मसान्त सम्म
१	निक्षेप दायित्व	४२,३२८.१०
२	कर्जा तथा सापटी (कुल)	३८,१०३.८८

बैंक को उत्तरोत्तर प्रगतिका लागि भविष्यमा बैंक ले गर्नु पर्ने कामको सम्बन्धमा सञ्चालक समितिको धारणा सञ्चालक समितिको प्रतिवेदनमा विस्तृत रूपमा उल्लेख गरिएको छ ।

४. कम्पनीको औद्योगिक वा व्यावसायिक सम्बन्ध :

कम्पनीले आफ्नो कारोबारसँग सम्बन्धित ग्राहकहरु, व्यावसायिक एवं औद्योगिक प्रतिष्ठान, सङ्घ संस्थाहरु तथा विभिन्न निकायहरूसँग सुमधुर तथा व्यावसायिक सम्बन्ध कायम गर्दै आएको छ । यो बैंक डेभलपमेण्ट बैंकर्स एसोशियसन, नेपाल उद्योग बाणिज्य महासंघको सदस्य रहेको छ । कम्पनीको औद्योगिक, व्यावसायिक एवं सामाजिक सम्बन्धहरू आगामी दिनमा अझै विस्तार गर्दै लाने र यसलाई आफ्नो हित प्रवर्द्धन र कारोबार विस्तारको लागि समेत उपयोग गरिनेछ ।

५. सञ्चालक समितिमा भएको हेरफेर र सोको कारण :

यस सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

६. कारोबारलाई असर पार्ने मुख्य कुराहरू :

यस सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

७. लेखापरीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सो उपर सञ्चालक समितिको प्रतिक्रिया:

यस सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । बैंक को आ.व.२०७७/७८ को वित्तीय विवरण नेपाल राष्ट्र बैंक बाट मिति २०७८/०९/०१ मा स्वीकृत हुँदा दिइएको निर्देशन यसै प्रतिवेदनको पछिल्लो पृष्ठमा समावेश गरिएको छ ।

८. लाभांश बाँडफाँड गर्न सिफारिस गरिएको रकम :

यस सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

९. शेयर जफत भएको भए जफत भएको शेयर संख्या, त्यस्तो शेयरको अंकित मूल्य, त्यस्तो शेयर जफत हुनुभन्दा अगावै सो बापत कम्पनीले प्राप्त गरेको जम्मा रकम र त्यस्तो शेयर जफत भएपछि सो शेयर बिक्री गरी कम्पनीले प्राप्त गरेको रकम तथा जफत भएको शेयरबापत रकम फिर्ता गरेको भए सोको विवरण :

प्रतिवेदनको अवधिमा शेयर जफत गरिएको छैन ।



१०. विगत आर्थिक वर्षमा कम्पनी र यसको सहायक कम्पनीको कारोबारको प्रगति र सो आर्थिक वर्षको अन्तमा रहेको स्थितिको पुनरावलोकन :

कम्पनीले गरेको प्रगतिका बारेमा यसै प्रतिवेदनको विभिन्न बुँदाहरूमा प्रस्तुत गरिसकेका छौं । कम्पनीको कुनै पनि सहायक कम्पनी रहेको छैन ।

११. कम्पनी तथा त्यसको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोबारहरू र सो अवधिमा कम्पनीको कारोबारमा आएको कुनै महत्वपूर्ण परिवर्तन :

आ.व २०७७/०७८ को अन्तमाबैंकले सम्पन्न गरेको प्रमुख कारोबार र कारोबारमा आएको परिवर्तन संलग्न वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा लेखा सम्बन्धी विवरणले प्रष्ट पार्दछन् ।

१२. विगत आर्थिक वर्षमा कम्पनीको आधारभूत शेयरधनीहरूले कम्पनीलाई उपलब्ध गराएको जानकारी :
यस्तो कुनै जानकारी प्राप्त नभएको साथै आधारभूत शेयरधनीहरूको विवरण पछाडि पृष्ठमा उल्लेख गरिएको छ ।

१३. विगत आर्थिक वर्षमा कम्पनीका सञ्चालक तथा पदाधिकारीहरूले लिएको शेयरको स्वामित्वको विवरण र कम्पनीको शेयर कारोबारमा निजहरू संलग्न रहेको भए सो सम्बन्धमा निजहरूबाट कम्पनीले प्राप्त गरेको जानकारी :
सञ्चालकहरूले लिएको शेयर स्वामित्वको विवरण निम्न बमोजिम रहेको छ । शेयर कारोबारमा सञ्चालक तथा व्यवस्थापन संलग्न छैनन् । कर्मचारीहरूलाई छुट्टाइएको शेयर बाहेक पदाधिकारीले यस कम्पनीको शेयर लिएका छैनन् ।

क्र.सं	सञ्चालकको नाम	ठेगाना	प्रतिनिधित्व	शेयर संख्या
१	श्री राजेश उपाध्याय	चण्डोल, काठमाडौं	संस्थापक	४६,०६३
			सर्वसाधारण	१७,३८८
२	श्री संजय गिरी	बीरगंज १२, पर्सा	संस्थापक	४,५९,१५८
			सर्वसाधारण	९६,३७५
३	श्री राजेश कुमार रौनियार	काठमाडौं वडा नं. ३३	संस्थापक	६,२५,५०९
			सर्वसाधारण	-
४	श्री श्याम सुन्दर रुङ्गटा	पर्सा ४, बिरगंज	सर्वसाधारण	२,९८६
५	श्री रुपेन्द्र पौडेल	किर्तीपुर १, काठमाडौं	सर्वसाधारण	३,९६८
६	श्री राहुल अग्रवाल	सिद्धार्थनगर ४, रुपन्देही	सर्वसाधारण	६२३

१४. विगत आर्थिक वर्षमा कम्पनीसँग सम्बन्धित सम्भौताहरूमा कुनै सञ्चालक तथा निजको नजिकको नातेदारको व्यक्तिगत स्वार्थको बारेमा उपलब्ध गराइएको जानकारीको व्यहोरा :
यस्तो कुनै कारोबारका बारेमा जानकारी प्राप्त नभएको ।

१५. कम्पनीले आफ्नो शेयर आफैले खरिद गरेको भए त्यसरी आफ्नो शेयर खरिद गर्नुको कारण, त्यस्तो शेयरको सङ्ख्या र अंकित मूल्य तथा त्यसरी शेयर खरिद गरेबापत कम्पनीले भुक्तानी गरेको रकम :
कम्पनीले आफ्नो शेयर आफैले खरिद गरेको छैन ।

१६. आन्तरिक नियन्त्रण प्रणाली भए वा नभएको र भएको भए सोको विस्तृत विवरण
यस सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदनमा विस्तृत विवरण उल्लेख गरिएको छ ।



१७. विगत आर्थिक वर्षको कुल व्यवस्थापन खर्चको विवरण :

बैंकको समीक्षा अवधिको व्यवस्थापन खर्चहरूको विवरण देहाय बमोजिम रहेको छ :

रु. हजारमा

क्र.सं.	आर्थिक वर्ष	कर्मचारी खर्च	अन्य संचालन खर्च
१.	२०७७/०७८	४३६,८२५	३०८,३७१

१८. लेखापरीक्षण समितिका सदस्यहरूको नामावली, निजहरूले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधा, सो समितिले गरेको काम कारबाहीको विवरण र सो समितिले कुनै सुझाव दिएको भए सोको विवरण:-
देहाय बमोजिमका पदाधिकारी रहेको लेखापरीक्षण समिति क्रियाशील रहेको छ ।

सञ्चालक श्री राजेश कुमार रौनियार	संयोजक
सञ्चालक श्री श्याम सुन्दर रुङ्गटा	सदस्य
आन्तरीक लेखापरीक्षण विभाग प्रमुख	सदस्य सचिव

पारिश्रमिक : समितिको संयोजकलाई रु. ९,०००/- र सदस्यलाई रु. ८,५००/- भत्ता मात्र प्रदान गरिएको र सो बाहेक अन्य कुनै पनि सुविधा प्रदान गरिएको छैन । आन्तरिक लेखापरीक्षणको कार्य गर्ने सदस्य सचिवलाई भत्ता तथा कुनै सुविधा प्रदान गरिएको छैन ।

सुझाव: समितिले बैंक को वित्तीय स्थिति, आन्तरिक नियन्त्रण प्रणाली, विभिन्न कानूनी निर्देशिकाहरूको अनुपालन तथा जोखीम न्यूनीकरणका सम्बन्धमा व्यवस्थापनलाई निर्देशन र सुझाव दिनुका साथै सञ्चालक समितिलाई जानकारी प्रदान गरेको छ ।

१९. सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख, कम्पनीका आधारभूत शेयरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले कम्पनीलाई कुनै रकम बुझाउन बाँकी भए सा कुरा नभएको ।

२०. सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम :

(क) अध्यक्ष तथा सञ्चालक :

सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरूलाई प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भए बमोजिम अध्यक्षलाई रु. १०,०००/- र सञ्चालकलाई रु. ९,०००/- (कर सहित) प्रति बैठक भत्ता प्रदान गरिएको र सो बाहेक मासिक टेलिफोन सेवा, इन्टरनेट र पत्र पत्रिका सुविधा प्रदान गरिएको छ ।

आ.व. २०७७/०७८ मा बैठक भत्ता बापत सञ्चालकहरूलाई जम्मा रु. २,७१९,०००/- खर्च भएको छ ।

कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम :

रु. हजारमा

क्र.सं.	सुविधा	प्रमुख कार्यकारी अधिकृत	अन्य संचालन खर्च
१	तलब	१,५६२	७,३७३
२	संचय कोष	१५६	७३७
३	भत्ता	१,०३८	४,७७९
४	दर्शन भत्ता	-	१,०७४
जम्मा : तलब तथा भत्ता		२,७५६	१३,९६३

तलब, भत्ताबाहेक प्रमुख कार्यकारी अधिकृतलाई निम्न बमोजिमका सुविधा प्रदान गरिएको थियो :-



- क) सञ्चय कोष र बोनस ऐन अनुसारको बोनस सुविधा ।
ख) बैंकको नियमानुसारको औषधि खर्च, जीवन बीमा ।
ग) बैंकको नियमानुसार सवारी साधन, इन्धन खर्च तथा मोबाइल खर्च सुविधा ।

२१. शेयरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांशको रकम

संस्थाको नाम	रकम (रु.)
साबिक यती फाइनेन्स लि.	१०८,१५३.५८
साबिक भ्याली फाइनेन्स लि.	४५२,७१६.००
साबिक महालक्ष्मी फाइनेन्स लि.	४,३७८,४६७.५०
साबिक सिद्धार्थ फाइनेन्स लि.	७२१,६६५.५५
साबिक मालीका विकास बैंकलि.	३,५२१,८७५.१८
महालक्ष्मी विकास बैंक लि.	
आर्थिक वर्ष २०७३।०७४ को	३४,१३९,८३३.१४
आर्थिक वर्ष २०७४।०७५ को	२६,०७३,५२८.१३
आर्थिक वर्ष २०७५।०७६ को	३३,२१८,८७५.२०
आर्थिक वर्ष २०७६।०७७ को	२१६,१४३.०९
जम्मा	१०२,८३९,२५५.३७

२२. दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको कुराको विवरण :
प्रतिवेदन अवधिमा कम्पनीलाई आवश्यक पर्ने आफ्नो सम्पत्तिहरू (परिवहन, कार्यालय सामान, पुँजिगत निर्माण, लिजहोल्ड सम्पत्ति) तथा बिक्रीको विवरण संलग्न वासलातको अनुसूचि १३ र १४ मा रहेको छ ।
२३. दफा १७५ बमोजिम सम्बद्ध कम्पनीबीच भएको कारोबारको विवरण :
यस बैंकको कुनै सहायक, मुख्य, अन्य सम्बद्ध कम्पनी नभएको ।
२४. यस ऐन तथा प्रचलित कानूनबमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनु पर्ने अन्य कुनै कुरा
यस विषयसँग सम्बन्धित सञ्चालक समितिको प्रतिवेदनमा विस्तृत रूपमा खुलाइ सकिएको छ ।
२५. अन्य आवश्यक कुराहरू :
नभएको ।



PKF T. R. Upadhy & Co.



INDEPENDENT AUDITOR'S REPORT

TO THE SHAREHOLDERS OF MAHALAXMI BIKAS BANK LIMITED

Report on the Audit of the Financial Statements

Opinion

We have audited the financial statements of Mahalaxmi Bikas Bank Limited (referred to as the "Bank"), which comprise the statement of financial position as at 31 Ashad 2078 (15 July 2021), and the statement of profit or loss, statement of comprehensive income, statement of cash flows, statement of changes in equity for the year then ended and notes to the financial statements, including summary of significant accounting policies.

In our opinion, the accompanying financial statements present fairly, in all material respects, the financial position of the Bank as at 31 Ashad 2078 (15 July 2021), its financial performance and its cash flows for the year then ended in accordance with Nepal Financial Reporting Standards (NFRSs).

Basis for Opinion

We conducted our audit in accordance with Nepal Standards on Auditing (NSAs). Our responsibilities under those standards are further described in the Auditor's Responsibilities for the Audit of the Financial Statements section of our report. We are independent of the Bank in accordance with ICAN's Handbook of Code of Ethics for Professional Accountants, together with the ethical requirements that are relevant to our audit of financial statements in Nepal, and we have fulfilled our other ethical responsibilities in accordance with these requirements and the ICAN's Handbook of Code of Ethics for Professional Accountants. We believe that the audit evidence we have obtained is sufficient and appropriate to provide a basis for our opinion.

Key Audit Matters

Key audit matters are those matters that, in our professional judgement, were of most significance in our audit of the financial statements of the current period. These matters were addressed in the context of our audit of the financial statements as a whole, and in forming our opinion thereon, and we do not provide a separate opinion on these matters.

We have determined the matters described below to be the key audit matters to be communicated in our report.

a) Information Technology ('IT') systems and controls impacting financial reporting in relation to the Bank	
Key Audit Matter	How our audit addressed the key audit matter
The IT environment of the Bank is complex and involves a large number of independent and interdependent IT systems used in the operations of the Bank for processing and recording a large volume of transactions at numerous locations.	In assessing the integrity of the IT systems relevant for financial reporting, our team obtained an understanding of the IT infrastructure and IT systems relevant to the Bank's financial reporting process for evaluation and testing of relevant IT general controls and IT application controls. We gathered a comprehensive understanding of IT applications landscape implemented at the Bank. It

124, Lal Colony Marg, Lal Durbar, Kathmandu, Nepal
Tel: +977 01 4410927, +977 01 4420026, Fax: +977 01 4413307 pkf.trunco.com.np



PKF T.R. Upadhy & Co. is a member firm of the PKF International Limited family of legally independent firms and does not accept any responsibility or liability for the actions or inactions of any individual member or correspondent firm or firms.



<p>The accuracy and reliability of the financial reporting process depends on the IT systems and the related control environment, including:</p> <ul style="list-style-type: none"> IT general controls over user access management and change management across applications, networks, database, and operating systems; IT application controls. <p>Due to the pervasive nature, complexity and importance of the impact of the IT systems and related control environment on the Bank's financial reporting process, we have identified testing of such IT systems and related control environment as a Key Audit Matter for the current year audit.</p>	<p>was followed by process understanding, mapping of applications to the same and understanding financial risks posed by people-process and technology.</p> <p>We also assessed the operating effectiveness of controls over granting, removal and periodical review of access rights. We further tested segregation of duties, including preventive controls to ensure that access to change applications, the operating system or databases in the production environment were granted only to authorized personnel.</p> <p>Other areas that were assessed under the IT control environment was whether requests for access to systems were appropriately logged, reviewed and authorized. Entity level controls pertaining to policy and procedure and Business continuity plan assessment due impact of COVID-19 was also part of our audit procedure.</p> <p>Where deficiencies were identified, we tested compensating controls or performed alternate procedures.</p>
---	--

b) Identification and provisioning for non-performing assets ('NPAs') in relation to the Bank

Total Loans and Advances (Net of Provision) as at 31 Ashad 2078: NPR 34,522 million;
Provision for NPA as at 31 Ashad 2078: NPR 1272.51 million

(Refer Schedule 4.6, 4.7 and Note 3.4.3 of Schedule 3 to the financial statements)

Key Audit Matter	How our audit addressed the key audit matter
<p>The Nepal Rastra Bank ("NRB") guidelines on recognition of Interest Income and Unified Circular prescribes the prudential norms for Income Recognition, Identification and Classification of Non-Performing Advances and Provisioning for Loans and Advances.</p> <p>The Bank is also required to apply its judgement to determine the identification and provision required against NPAs by applying quantitative as well as qualitative factors.</p> <p>The risk of identification of NPAs is affected by factors like stress and liquidity concerns in certain sectors.</p> <p>The provisioning for identified NPAs is estimated based on ageing and classification of NPAs, recovery estimates, value of security and other qualitative factors and is subject to</p>	<p>Our key procedures included, but were not limited to, the following:</p> <ul style="list-style-type: none"> We understood the process & controls, tested the design and operating effectiveness of key controls, including IT based controls, focusing on the following: <ul style="list-style-type: none"> a) Approval of new lending facilities against the Bank's credit policies and the performance of annual loan assessments. b) Controls over the monitoring of credit quality which amongst other things included, the monitoring of overdue reports, drawing power limit, pending security creation. c) Identification and classification of NPAs in line with NRB's circular, the impairment requirement as per para 59 of NAS 39 and certain qualitative aspects; and





<p>the minimum provisioning norms specified by NRB and impairment of risk assets as per para 63 of NAS 39.</p> <p>In line with the COVID-19 Relief Package, the Bank has framed policies to provide relief measure to the borrowers.</p> <p>The identification of NPAs and provisioning for advances require significant level of estimation and given its significance to the overall audit including possible observation by NRB which could result into disclosure in the financial statements.</p> <p>The risk of deficit in collateral as required by NRB Directives 2 for the credit facility provided to various borrowers which may cause financial loss to the bank.</p> <p>Considering the significance of the above matter to the financial statements, the heightened regulatory inspections and significant auditor attention required, we have identified this as a Key Audit Matter for the current year audit.</p>	<p>d) Assessment of adequacy of NPA provisions being the higher of NRB norms and NAS 39.</p> <ul style="list-style-type: none"> ▪ To test the identification of loans with default events and other triggers, we selected a sample of performing loans and independently assessed as to whether there was a need to classify such loans as NPAs. ▪ Performed inquiries with the credit and risk departments to ascertain if there were indicators of stress or an occurrence of an event of default in a particular loan account or any product category which needed to be considered as NPA. ▪ Held specific discussions with the management of the Bank on sectors where there is perceived credit risk and the steps taken to mitigate the risks to identified sectors. ▪ Selected samples for standard accounts, default but standard accounts and overdue accounts and assessed compliance with NRB circular on COVID-19 Relief Package. ▪ As per our review of the impairment calculation, we noted that the impairment is calculated higher of the following prescribed method: <ul style="list-style-type: none"> i. NRB Regulation; ii. NFRS Pronouncement with specific reference to para 63 of NAS 39.
--	--

c) Provisions for litigation and taxation and contingent liabilities in relation to the Bank
(Schedule 4.28 read with Note 5.6 of Schedule 5 to the financial statements)

Key Audit Matter	How our audit addressed the key audit matter
<p>The Bank has ongoing legal and tax cases which is pending in different courts of Nepal. Significant management judgement is needed in determining whether an obligation exists and whether a provision should be recognized as at the reporting date, in accordance with the accounting criteria set under Nepal Accounting Standard 37 - Provisions, Contingent Liabilities and Contingent Assets ('NAS 37'), or whether it needs to be disclosed as a contingent liability.</p>	<p>Our key procedures included, but were not limited to, the following:</p> <ul style="list-style-type: none"> ▪ Obtained an understanding of the Bank's process for determining tax liabilities, tax provisions and contingent liabilities pertaining to taxation matters; ▪ Obtained list of cases / matters in respect of which litigations were outstanding as at reporting date. ▪ Evaluated the merit of the subject matter under consideration with reference to the grounds presented therein and available independent legal / tax advice;





Further, significant judgements are also involved in measuring such obligations, the most significant of which are:

- Assessment of liability: Judgement is involved in the determination of whether an outflow in respect of identified material matters are probable and can be estimated reliably
- Adequacy of provisions: The appropriateness of assumptions and judgements used in the estimation of significant provisions; and
- Adequacy of disclosures of provision for liabilities and charges, and contingent liabilities.

We determined the above area as a Key Audit Matter in view of associated uncertainty relating to the outcome of these matters which requires application of judgment in interpretation of law.

- Review and analysis of evaluation of the contentions of the Bank through discussions, collection of details of the subject matter under consideration, the likely outcome and consequent potential outflows on those issues;
- Further, we assessed whether the disclosures related to significant litigation and taxation matters were appropriate and adequate in terms of whether the potential liabilities and the significant uncertainties were fairly presented.

Information other than the Financial Statements and Auditor's Report thereon

The Board of Directors are responsible for the other information. The other information comprises the information included in the Report of the Board of Directors (BOD), including annexures to the BOD's Report, but does not include the financial statements and our auditor's report thereon. Our opinion on the financial statements does not cover the other information and we do not express any form of assurance conclusion thereon. In connection with our audit of the financial statements, our responsibility is to read the other information and, in doing so, consider whether the other information is materially inconsistent with the financial statements or our knowledge obtained in the audit or otherwise appears to be materially misstated.

If, based on the work we have performed, we conclude that there is a material misstatement of this other information, we are required to report that fact. We have nothing to report in this regard.

Responsibilities of Management and Those Charged with Governance for the Financial Statements

Management is responsible for the preparation and fair presentation of the financial statements in accordance with NFRSs and for such internal control as management determines is necessary to enable the preparation of financial statements that are free from material misstatement, whether due to fraud or error.

In preparing the financial statements, management is responsible for assessing the Bank's ability to continue as a going concern, disclosing, as applicable, matters related to going concern and using the going concern basis of accounting unless management either intends to liquidate the Bank or to cease operations, or has no realistic alternative but to do so.

Those charged with governance are responsible for overseeing the Bank's financial reporting process.





Auditor's Responsibility for Audit of the Financial Statements

Our objectives are to obtain reasonable assurance about whether the financial statements as a whole are free from material misstatement, whether due to fraud or error, and to issue an auditor's report that includes our opinion. Reasonable assurance is a high level of assurance, but is not a guarantee that an audit conducted in accordance with NSAs will always detect a material misstatement when it exists. Misstatements can arise from fraud or error and are considered material if, individually or in the aggregate, they could reasonably be expected to influence the economic decisions of users taken on the basis of these financial statements.

As part of an audit in accordance with NSAs, we exercise professional judgment and maintain professional skepticism throughout the audit. We also:

- Identify and assess the risks of material misstatement of the financial statements, whether due to fraud or error, design and perform audit procedures responsive to those risks, and obtain audit evidence that is sufficient and appropriate to provide a basis for our opinion. The risk of not detecting a material misstatement resulting from fraud is higher than for one resulting from error, as fraud may involve collusion, forgery, intentional omissions, misrepresentations, or the override of internal control.
- Obtain an understanding of internal control relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purpose of expressing an opinion on the effectiveness of the Bank's internal control.
- Evaluate the appropriateness of accounting policies used and the reasonableness of accounting estimates and related disclosures made by management.
- Conclude on the appropriateness of management's use of the going concern basis of accounting and, based on the audit evidence obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on the Bank's ability to continue as a going concern. If we conclude that a material uncertainty exists, we are required to draw attention in our auditor's report to the related disclosures in the financial statements or, if such disclosures are inadequate, to modify our opinion. Our conclusions are based on the audit evidence obtained up to the date of our auditor's report. However, future events or conditions may cause the Bank to cease to continue as a going concern.
- Evaluate the overall presentation, structure and content of the financial statements, including the disclosures, and whether the financial statements represent the underlying transactions and events in a manner that achieves fair presentation.

We communicate with those charged with governance regarding, among other matters, the planned scope and timing of the audit and significant audit findings, including any significant deficiencies in internal control that we identify during our audit.

We also provide those charged with governance with a statement that we have complied with relevant ethical requirements regarding independence, and to communicate with them all relationships and other matters that may reasonably be thought to bear on our independence, and where applicable, related safeguards.

From the matters communicated with those charged with governance, we determine those matters that were of most significance in the audit of the financial statements of the current period and are therefore the key audit matters. We describe these matters in our auditor's report unless law or regulation precludes public disclosure about the matter or when, in extremely rare circumstances, we determine that a matter should not be communicated in our report because the adverse consequences of doing so would reasonably be expected to outweigh the public interest benefits of such communication.





Report on the Other Legal and Regulatory Requirements`

We have obtained information and explanations asked for, which, to the best of our knowledge and belief, were necessary for the purpose of our audit. In our opinion, the statement of financial position as at 15 July 2021 (31 Ashad 2078), statement of profit or loss, statement of comprehensive income, statement of changes in equity and the statement of cash flows for the year then ended and notes to the financial statements, including summary of significant accounting policies have been prepared in the format prescribed by the Nepal Rastra Bank Unified Directives No. 4 and in accordance with the requirements of the Companies Act, 2063 and are in agreement with the books of account maintained by the Bank; and proper books of account as required by law including relevant records relating to preparation of the aforesaid financial statements have been kept so far as it appears from our examination of those books and records of the Bank. In our opinion the returns received from the branches were sufficient for the purpose of the audit though these statements were independently not audited.

In our opinion, so far as appeared from our examination of the books, the Bank has maintained adequate capital funds and adequate provisions for possible impairment of assets in accordance with the directives of Nepal Rastra Bank.

To the best of our information and according to explanations given to us and so far appeared from our examination of the books of account of the Bank, we have not come across cases where Board of Directors or any employees of the Bank have acted contrary to the provisions of law relating to the accounts, or committed any misappropriation or caused loss or damage to the Bank and violated any directives of Nepal Rastra Bank or acted in a manner to jeopardize the interest and security of the Bank, its depositors and investors

Shashi Satyal
Partner



PKF T R Upadhyaya & Co.
Chartered Accountants

124 Lal Colony Marg, Lal Durbar, Kathmandu, Nepal
Date: 28 November 2021

UDIN No: 211128CA00008I87GW



महालक्ष्मी विकास बैंक लिमिटेड

वित्तीय अवस्थाको विवरण

२०७८ साल आषाढ मसान्त

(रकम रू.मा)

	नोट	यस वर्ष	गत वर्ष
सम्पत्ति			
नगद तथा नगद समान	४.१	२,९३२,४८८,८११	६,४८४,१७५,५००
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनुपर्ने	४.२	१,०९८,२०४,३३५	२,०४२,२१८,७३४
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	४.३	-	-
व्युत्पन्न वित्तीय उपकरण	४.४	-	-
अन्य व्यापारिक सम्पत्तिहरू	४.५	-	४४४,८९२,९५१
बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापट	४.६	४,३७१,२२५,०२२	८२९,३७०,५७८
ग्राहकलाई कर्जा सापटी	४.७	३०,१५०,७१९,७८६	२९,४३८,११८,६१३
सुरक्षणपत्रमा लगानी	४.८	७,३०१,४७९,७९२	३,०१३,३०७,४०२
चालु आयकर सम्पत्ति	४.९	५८,००८,१६६	६०,९२१,९१५
सहायक कम्पनीमा लगानी	४.१०	-	-
सम्बद्ध कम्पनीमा लगानी	४.११	२,५००,०००	४,७३३,९००
लगानी सम्पत्ति	४.१२	३०६,४९९,०९५	३१७,८५९,७१५
सम्पत्ति तथा उपकरण	४.१३	३२८,९२४,०८८	३५१,३०८,३०७
ख्याति तथा अमुर्त सम्पत्ति	४.१४	२,९३८,११२	३,००६,८९२
स्थगन कर सम्पत्ति	४.१५	-	४३,३९२,११०
अन्य सम्पत्तिहरू	४.१६	९०८,५९९,५४२	१०७,०६३,९६४
जम्मा सम्पत्तिहरू		४७,४६९,५८६,७४९	४३,९४०,३७०,५८९
	नोट	यस वर्ष	गत वर्ष
दायित्वहरू			
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	४.१७	१,१९५,०७१,९२२	६८८,९६६,३३६
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	४.१८	१,२३०,६९८,४०५	-
व्युत्पन्न वित्तीय उपकरण	४.१९	-	-
ग्राहकबाट निक्षेप	४.२०	३८,६८६,१६२,११६	३६,९७७,१६९,०२७
तिर्न बाँकी सापटी	४.२१	-	-
चालु आयकर दायित्व	४.९	-	-
व्यवस्थाहरू	४.२२	६६,७६१,६३२	५३,०१५,३३४
स्थगन कर दायित्व	४.१५	३२,७००,९००	-
अन्य दायित्वहरू	४.२३	६७०,८६२,७१०	६३३,३६४,३८६
जारी गरिएको ऋण पत्र	४.२४	-	-
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	४.२५	-	-
जम्मा दायित्वहरू		४९,८८२,२५७,६८५	३८,३५२,५९५,०८३



इक्विटी			
शेयर पूँजी	४.२६	३,३४२,४०२,७२४	३,०७२,०६१,३२८
शेयर प्रिमियम		-	-
संचित मुनाफा		७०६,८६९,१३०	२८८,३५२,२५८
जगेडा कोष	४.२७	१,५३०,०५७,२१०	१,४२७,४४१,९११
शेयर धनीहरूलाई वाँडफाँड योग्य इक्विटी		५,५७९,३२९,०६४	४,७८७,८५५,४९८
गैर नियन्त्रण स्वार्थ		-	-
कुल इक्विटी		५,५७९,३२९,०६४	४,७८७,८५५,४९८
जम्मा दायित्व तथा इक्विटी		४७,४६९,५८६,७४९	४३,९४०,३७०,५८९
सम्भावित दायित्व र प्रतिबद्धता	४.२८	१,९३४,१९२,९४९	१,५१९,९९९,३१६
प्रति शेयर खुद सम्पत्ति मुल्य		१६६.९३	१५५.८५

राजेश उपाध्याय
अध्यक्ष

संजय गिरी
संचालक

राजेश कुमार रौनियार
संचालक

श्याम सुन्दर रूंगटा
संचालक

रूपेन्द्र पौडेल
संचालक

आजको मितिको संलग्न
प्रतिवेदन अनुसार

राहुल अग्रवाल
संचालक

अम्बिका श्रेष्ठ
संचालक

बोधराज देवकोटा
प्रमुख कार्यकारी अधिकृत

सकृना जोशी
प्रमुख (लेखा तथा वित्त विभाग)

शशि सत्याल, एफ.सि.ए.
साभेदार
पिकेएफ टि.आर.उपाध्या एण्ड क.
चार्टर्ड एकाउन्टेन्ट्स

मिति : २८/११/२०२१

स्थान : काठमाडौं



महालक्ष्मी विकास बैंक लिमिटेड

नाफा वा नोक्सान विवरण

२०७७ श्रावण १ गतेदेखि २०७८ आषाढ मसान्तसम्मको

(रकम रू.मा)

	नोट	यस वर्ष	गत वर्ष
व्याज आम्दानी	४.२९	३,८१३,४६८,४७२	४,४२५,२१९,२०६
व्याज खर्च	४.३०	२,२११,०६१,०६६	२,९१८,६४८,८८०
खुद व्याज आम्दानी		१,६०२,४०७,४०६	१,५०६,५७०,३२६
शुल्क तथा कमिशन आम्दानी	४.३१	२१५,१३०,८९६	२००,०७५,४४७
शुल्क तथा कमिशन खर्च	४.३२	६,२५५,३२९	४,८००,४९४
खुद शुल्क तथा कमिशन आम्दानी		२०८,८७५,५६७	१९५,२७४,९५२
खुद व्याज, शुल्क तथा कमिशन आम्दानी		१,८११,२८२,९७३	१,७०१,८४५,२७८
खुद व्यापारिक आम्दानी	४.३३	-	-
अन्य संचालन आम्दानी	४.३४	१९०,७९३,०९८	३५,६४५,५८५
कुल संचालन आम्दानी		२,००२,०७६,०७२	१,७३७,४९०,८६३
कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था / (फिर्ता)	४.३५	२२५,७५०,८३०	२९४,७४७,७७७
खुद संचालन आम्दानी		१,७७६,३२५,२४१	१,४४२,७४३,०८५
संचालन खर्च		८५०,९०५,६२४	८६१,४०३,२५९
कर्मचारी खर्च	४.३६	५४२,५३५,०४२	५२८,४७५,३९८
अन्य संचालन खर्च	४.३७	२५१,३१७,४२९	२७२,९२१,८२२
हासकट्टि र परिशोधन	४.३८	५७,०५३,१५४	६०,७५६,०३९
संचालन नाफा		९२५,४१९,६१७	५८१,३३९,८२७
गैर संचालन आम्दानी	४.३९	३५,८०२,२३३	४,०२४,७४२
गैर संचालन खर्च	४.४०	९,८३१,१५२	११,९४८
आयकर अघिको नाफा		९५१,३९०,६९८	५८५,३५२,६२१
आयकर खर्च	४.४१	२९१,२९१,००२	१८१,७८४,०७३
चालु आयकर		२७७,५९९,००६	२७७,२४७,६२९
स्थगन कर आम्दानी / खर्च		१३,६९१,९९६	(९५,४६३,५५६)
यस वर्षको नाफा		६६०,०९९,६९६	४०३,५६८,५४८
खुद नाफा / (नोक्सान)मा हिस्सा:			
बैंकको शेयरधनी		६६०,०९९,६९६	४०३,५६८,५४८
गैर नियन्त्रित स्वार्थ		-	-
यस वर्षको मुनाफा		६६०,०९९,६९६	४०३,५६८,५४८
प्रति शेयर आम्दानी			
प्रति शेयर आधारभूत आम्दानी (BEPS)		१९.७५	१३.१४
प्रति शेयर डाइलुटेड आम्दानी (DEPS)		१९.७५	१३.१४

राजेश उपाध्याय
अध्यक्ष

संजय गिरी
संचालक

राजेश कुमार रौनियार
संचालक

श्याम सुन्दर रूंगटा
संचालक

रूपेन्द्र पौडेल
संचालक

आजको मितिको संलग्न
प्रतिवेदन अनुसार

राहुल अग्रवाल
संचालक

अम्बिका श्रेष्ठ
संचालक

बोधराज देवकोटा
प्रमुख कार्यकारी अधिकृत

सकृना जोशी
प्रमुख (लेखा तथा वित्त विभाग)

शशि सत्याल, एफ.सि.ए.
साभेदार

मिति : २८/११/२०२१

स्थान : काठमाडौं

पिकेएफ टि.आर.उपाध्या एण्ड क.
चार्टर्ड एकाउन्टेन्ट्स



महालक्ष्मी विकास बैंक लिमिटेड

अन्य विस्तृत आम्दानीको विवरण

२०७७ श्रावण १ गतेदेखि २०७८ आषाढ मसान्तसम्मको

(रकम रू.मा)

	यस वर्ष	गत वर्ष
यस वर्षको नाफा	६६०,०९९,६९६	४०३,५६८,५४८
आयकर पछिको अन्य विस्तृत आम्दानी	-	-
क) नाफा/(नोक्सान) मा पुनःवर्गिकरण नगरिने वुँदाहरू	-	-
फेयर भ्याल्यूमा मूल्याङ्कन गरिएका इक्विटी उपकरणको लगानीबाट भएका नाफा/(नोक्सान)	२१७,९६२,४८९	-
पुर्नमुल्याङ्कनबाट भएको नाफा/(नोक्सान)	-	-
परिभाषित लाभ योजनाबाट विमाङ्कित नाफा/(नोक्सान)	(९,९५९,११०)	(५,०५८,९००)
माथि उल्लेख गरिएका वुँदाको आयकर	(६२,४०१,०१४)	१,५१७,६७०
नाफा/(नोक्सान) मा पुनः वर्गिकरण नगरिने अन्य खुद विस्तृत आम्दानी	१४५,६०२,३६५	(३,५४९,२३०)
ख) नाफा/(नोक्सान)मा पुनःवर्गिकरण गरिएका वा गर्न सकिने वुँदाहरू	-	-
नगद प्रवाहको हेजिङबाट गरिएको नाफा/(नोक्सान)	-	-
विदेशी विनिमय संचालनको वित्तिय सम्पत्ति विनिमयबाट भएको सटही नाफा/(नोक्सान)	-	-
माथि उल्लेख गरिएका वुँदाको आयकर	-	-
नाफा/(नोक्सान) मा पुनः वर्गिकरण गरिएका वा गर्न सकिने अन्य खुद विस्तृत आम्दानी	-	-
ग) इक्विटी विधीबाट लेखांकन गरिएको सम्बद्ध संस्थाको अन्य विस्तृत आम्दानीमा हिस्सा	-	-
यस वर्षको आयकर पछिको अन्य विस्तृत आम्दानी	१४५,६०२,३६५	(३,५४९,२३०)
कुल विस्तृत आम्दानी	८०५,७०२,०६२	४००,०२७,३१८
कुल विस्तृत आम्दानीको बाँडफाँड		
बैंकको इक्विटी शेयर धनी	८०५,७०२,०६२	४००,०२७,३१८
गैर नियन्त्रित स्वार्थ	-	-
यस वर्षको जम्मा विस्तृत आम्दानी	८०५,७०२,०६२	४००,०२७,३१८

राजेश उपाध्याय
अध्यक्ष

संजय गिरी
संचालक

राजेश कुमार रौनियार
संचालक

श्याम सुन्दर रूंगटा
संचालक

रूपेन्द्र पौडेल
संचालक

आजको मितिको संलग्न
प्रतिवेदन अनुसार

राहुल अग्रवाल
संचालक

अम्बिका श्रेष्ठ
संचालक

बोधराज देवकोटा
प्रमुख कार्यकारी अधिकृत

सकृना जोशी
प्रमुख (लेखा तथा वित्त विभाग)

शशि सत्याल, एफ.सि.ए.
साभ्भेदार

मिति : २८/११/२०२१
स्थान : काठमाडौं

पिकेएफ टि.आर.उपाध्या एण्ड क.
चार्टर्ड एकाउन्टेन्ट्स



महालक्ष्मी विकास बैंक लिमिटेड

इविक्टिमा भएको परिवर्तनको विवरण
२०७८ साल आषाढ मसान्त
बैंकको शेयरधनीका निमित्त

(रकम रु.मा)

विवरण	शेयर पूँजी	शेयर प्रिमियम	शेयर गुणियम	साधारण जोडा	सटर्फी घटवट कोष	नियमकारी जोडा	फरर भ्याल्यू जोडा	पूर्तानुयाकन जोडा	संचित नाफा	अन्य जोडा						बिग नियमित स्वयं	कुल इक्विटी	
										कानूनबन्दी कोष	वर्गाना समायोजन कोष	वित्तिक नाफा/ (नोक्सान) जोडा	सामाजिक उत्तरदायित्व कोष	स्वान कर जोडा	वर्गाना			वर्गाना
श्रावण १, २०७६ सालको मौज्दात	२,८४४,५०९,२३०	-	-	९१०,२७०,२६४	६४९,०७५	३७३,२३०,४९५	१०,०२५,१२०	-	५१०,३६०,०३४	-	-	-	-	-	-	४,६६९,२८४,०९९	-	-
समायोजन/ पुनःस्थापना																		
श्रावण १, २०७६ सालको समायोजित मौज्दात	२,८४४,५०९,२३०	-	-	९१०,२७०,२६४	६४९,०७५	३७३,२३०,४९५	१०,०२५,१२०	-	५१०,३६०,०३४	-	-	-	-	-	-	४,६६९,२८४,०९९	-	-
यस वर्षको विस्तृत आम्दानी																		
यस वर्षको नाफा																		
यस वर्षको आकस्म पछिको अन्य विस्तृत आम्दानी																		
फेरर-भ्याल्यू मापन गर्दा इक्विटी उपकरणको लगानीमा लाभ/ (नोक्सान)																		
पुनर्मुल्यांकनमा लाभ/ (नोक्सान)																		
परिभाषित लाभ योजनाबाट विमाङ्कित नाफा/ (नोक्सान)																		
नाद प्रवाहको हेजिङबाट भएको नाफा/ (नोक्सान)																		
वित्तियमय लाभ/ (नोक्सान) (अन्तर्राष्ट्रिय Operation को वित्तियमय सम्पत्ति स्थानतरण गर्दा)																		
आर्थिक वर्षको कुल विस्तृत आम्दानी																		
आर्थिक वर्षमा जगेडा कोषमा स्थानतरण																		



साधारण जगेडाया स्थानान्तरण	-	-	८०,७१३,७१०	-	-	-	-	-	(८०,७१३,७१०)	-	-	-	-	-	-	-	-	-	-
गैर बैंकिंग समर्थि	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
प्राप्त हुन बाँकी ब्याज	-	-	-	-	१६२,५६६,३६१	-	-	-	(१६२,५६६,३६१)	-	-	-	-	-	-	-	-	-	-
विनिमय घटबढ कोष	-	-	१,०२५,०११	-	-	-	-	-	(१,०२५,०११)	-	-	-	-	-	-	-	-	-	-
फेयर भ्याल्यू जगेडा	-	-	-	-	-	७,३७२,९३१	-	-	(७,३७२,९३१)	-	-	-	-	-	-	-	-	-	-
सामाजिक उत्तरदायित्व कोष	-	-	-	-	-	-	-	-	(४,०३५,६८५)	-	-	-	-	-	-	-	-	-	-
स्थान कर जगेडा	-	-	-	-	-	-	-	-	(४३,३९२,११०)	-	-	-	-	-	-	-	-	-	-
आर्थिक बर्षमा जगेडा कोषबाट स्थानान्तरण	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
आर्थिक बर्षमा जगेडा कोषबाट स्थानान्तरण	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
प्राप्त हुन बाँकी ब्याज	-	-	-	-	(३६,८६३,८०४)	-	-	-	३६,८६३,८०४	-	-	-	-	-	-	-	-	-	-
गैर बैंकिंग समर्थि	-	-	-	-	(१३५,९७५,०४५)	-	-	-	१३५,९७५,०४५	-	-	-	-	-	-	-	-	-	-
फेयर भ्याल्यू जगेडा	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
विमाङ्कक नोकसान जगेडा	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
स्थान कर जगेडा	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
लगानी समायोजन कोष	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
सामाजिक उत्तरदायित्व कोषको उपयोग	-	-	-	-	-	-	-	-	१३,२१७,८७४	-	-	-	-	-	-	-	-	-	-
इन्विटीमा प्रत्यक्ष लेखांकन हुने स्वामित्वकर्तासंगको कारोबार	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयर निष्काशन	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरमा आधारित धुकानी	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
इन्विटीधारकलाई लाभांश	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
केसस शेयर जारी	२२७,५६०,०९८	-	-	-	-	-	-	-	(२२७,५६०,०९८)	-	-	-	-	-	-	-	-	-	-
नाद लाभांश धुकानी	-	-	-	-	-	-	-	-	(२८१,४५५,९११)	-	-	-	-	-	-	-	-	-	-
अन्य	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
कुल योगदान र विलण	३,०७२,०६१,३२८	-	९९०,९८३,९७३	१,६७४,०८६	३६६,४९९,२३६	२४,३९८,०५१	-	-	(३,९४१,२३०)	-	-	-	४,०३५,६८५	४३,३९२,११०	-	-	-	-	४,७८७,८५५,४९८
असार ३१, २०७७ सम्मको मौज्दात	३,०७२,०६१,३२८	-	९९०,९८३,९७३	१,६७४,०८६	३६६,४९९,२३६	२४,३९८,०५१	-	-	(३,९४१,२३०)	-	-	-	४,०३५,६८५	४३,३९२,११०	-	-	-	-	४,७८७,८५५,४९८



श्रावण १, २०७७ सालको मीच्यदा	३,०७२,०६१,३२८	-	९९०,९८३,१७३	१,६७४,०७६	३६६,४९९,२३६	२४,३९८,०५१	-	२८८,३५२,२५८	-	-	-	(३,५४१,२३०)	४,०३५,६८५	४,३,३९२,११०	४,७०७,८५५,४९८	४,७०७,८५५,४९८
समायोजन/पुनःस्थापना																
साउन १, २०७७ सम्मको समायोजित मौज्जात	३,०७२,०६१,३२८	-	९९०,९८३,१७३	१,६७४,०७६	३६६,४९९,२३६	२४,३९८,०५१	-	२८८,३५२,२५८	-	-	-	(३,५४१,२३०)	४,०३५,६८५	४,३,३९२,११०	४,७०७,८५५,४९८	४,७०७,८५५,४९८
आर्थिक बर्षको विस्तृत आम्दानी																
आर्थिक बर्षको नाफा																
यस बर्षको आयकर पछिको अन्य विस्तृत आम्दानी																
फेरर भ्याल्यूमा मापन गर्दा इक्विटी उपकरणको लगानीमा लाभ/ (नोक्सान)																
पूरुपुल्याकनमा लाभ/ (नोक्सान)																
परिभाषित लाभ योजनाबाट विवाहिक नाफा/ (नोक्सान)					६,१७१,३७७			(६,१७१,३७७)				(६,१७१,३७७)			(६,१७१,३७७)	
नागद प्रवाहको हेजिङबाट भएको नाफा/ (नोक्सान)																
विनियम्य लाभ/ (नोक्सान) (अन्तर्राष्ट्रिय Operation को वित्तीय समर्पित स्वान्तरण गर्दा)																
आर्थिक बर्षको कुल विस्तृत आम्दानी																
आर्थिक बर्षमा जगेडा कोषमा स्थानान्तरण																
साधारण जगेडा/मा स्थानान्तरण			१,३२,०९९,९३९													
गैर बैकिङ समर्पित					३१,१६६,३६०			(३१,१६६,३६०)								
प्राप्त हुने बाँकी ब्याज					६१,९६९,४६०			(६१,९६९,४६०)								
विनिमय घटबट कोष																
फेरर भ्याल्यू जोडा						१५,२५,७३,७४२									१५,२५,७३,७४२	
सामाजिक उत्तरदायित्व कोष								(६,६००,९९७)					६,६००,९९७			
स्थान कर जोडा																
फेरर भ्याल्यू जगेडामा समायोजन (FVTPL to FVTOCI)						३,७९६,८९३		(३,७९६,८९३)								



आर्थिक वर्षमा जोडा कोषबाट स्थानान्तरण	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
प्राप्त हुन बाँकी ब्याज	-	-	-	-	-	१६२,५६६,३६२	-	-	-	-	-	-	-	-	-	-	-
ने. बैकिङ्ग समिति	-	-	-	-	-	(३८,४४३,५७५)	-	-	-	-	-	-	-	-	-	-	-
फेरर ध्याल्यू जोडा	-	-	-	-	(३७०५४,३६१)	-	-	-	-	-	-	-	-	-	-	-	-
विमाङ्किक नोक्सान जोडा	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
स्थानान्तरण कर जोडा	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	(४३,३९२,११०)
लगानी समायोजन कोष	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
सामाजिक उत्तरदायित्व कोषको उपयोग	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	(४,०३५,६८५)
इन्विस्टीमा प्रत्यक्ष लेखांकन हुने स्वामित्वकर्तासँगको कारोबार	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयर निष्काशन	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
इन्विष्टियारकलाई लाभश	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
बोनस शेयर जारी	२७०,३४१,३९६	-	-	-	-	-	-	-	-	(२७०,३४१,३९६)	-	-	-	-	-	-	-
सावद लाभश भुक्तानी	-	-	-	-	-	-	-	-	-	(१४,२२८,४९५)	-	-	-	-	-	-	(१४,२२८,४९५)
अन्य	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
कुल योगदान र वितरण	३,३४२,४०२,७२४	-	१,१२३,००३,९९३	१,६७४,०८६	१,६४३,७१४,३२५	२९५,५६६,४१७	-	(१०,५१२,६०७)	६,६००,९९७	-	७०६,८६९,१३०	-	(१०,५१२,६०७)	६,६००,९९७	-	५,५७९,३२९,०६५	-
असार ३१, २०७८ सम्मको मौज्जात	३,३४२,४०२,७२४	-	१,१२३,००३,९९३	१,६७४,०८६	१,६४३,७१४,३२५	२९५,५६६,४१७	-	(१०,५१२,६०७)	६,६००,९९७	-	७०६,८६९,१३०	-	(१०,५१२,६०७)	६,६००,९९७	-	५,५७९,३२९,०६५	-

राजेश उपाध्याय अध्यक्ष
राहुल अग्रवाल संचालक
संजय गिरी संचालक
राजेश कुमार रौनियार संचालक
रूपेन्द्र पौडेल संचालक
श्याम सुन्दर रंगटा संचालक
आजको मितिको संलग्न प्रतिवेदन अनुसार

अध्यक्ष
राहुल अग्रवाल संचालक
संजय गिरी संचालक
राजेश कुमार रौनियार संचालक
रूपेन्द्र पौडेल संचालक
श्याम सुन्दर रंगटा संचालक
आजको मितिको संलग्न प्रतिवेदन अनुसार

मिति : २८/११/२०२१
स्थान : काठमाडौं

शशि सत्याल, एफ्.सि.ए.
साभेदार
पिकेएफ टि.आर.उपाध्या एण्ड क.
चाईटिड एकाउन्टेन्डर्स



महालक्ष्मी विकास बैंक लिमिटेड

नगद प्रवाह विवरण

२०७७ श्रावण १ गतेदेखि २०७८ आषाढ मसान्तसम्मको

(रकम रू.मा)

	यस वर्ष	गत वर्ष
कारोवार संचालनबाट नगद प्रवाह		
व्याज आमदानी	४,१३०,५२७,१२९	३,९३३,४७१,१३५
शुल्क तथा अन्य आमदानी	२१५,१३०,८९६	२००,०७५,४४७
लाभांश आमदानी	२७,१००,८८९	१६,९६५,०४१
अन्य संचालन आमदानी	२०१,२६४,६१७	१८,६०५,२४२
व्याज खर्च भुक्तानी	२,२०९,६६२,१०९	२,९१५,५९३,२७६
कमिशन तथा शुल्क खर्च	६,२५५,३२९	४,८००,४९४
कर्मचारीलाई भुक्तानी	३८४,७५७,४७८	४११,६३७,७१७
अन्य खर्च	२२९,७३९,९८६	२२२,५१६,१८३
संचालन सम्पत्ती र दायित्वको गतिविधी अधिको संचालन नगद प्रवाह	१,७४३,६०८,६२८	६१४,५६९,९९४
संचालन सम्पत्तिमा कमि / (वृद्धि)		
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	९४४,०१४,३९९	(८५२,७९६,७०७)
बैंक तथा वित्तिय संस्थाहरुमा रहेको मौज्जात	-	-
अन्य व्यापारिक सम्पत्ति	६६२,८५५,४४०	(१११,४३०,६७४)
बैंक तथा वित्तिय संस्थाहरुलाई दिइएको कर्जा तथा सापटी	(३,५९९,३७५,०३४)	४,४०३,८४९
ग्राहकलाई दिइएको कर्जा तथा सापटी	(७२०,०१२,५४८)	(३,०३२,७६४,५८०)
अन्य सम्पत्ति	(१,२८८,११६,९८७)	(१९२,१६७,६१२)
	(४,०००,६३४,७२९)	(४,१८४,७५५,७२४)
संचालन दायित्वमा (कमि) / वृद्धि		
बैंक तथा वित्तिय संस्थाहरुलाई तिर्न बाँकी रकम	५०६,१०५,५८७	(१,२७४,१३६,०७४)
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी रकम	१,२३०,६९८,४०५	(६६,२०९,३०२)
निक्षेप दायित्व	१,७०८,९९३,०८९	६,३८६,०५८,२१७
ऋण सापटी	-	-
अन्य दायित्व	(१४५,९०६,८२२)	(६९,६४२,२९३)
	३,२९९,८९०,२५९	४,९७६,०७०,५४८
आयकर अधिको संचालन गतिविधीबाट खुद नगद प्रवाह	१,०४२,८६४,९५७	१,४०५,८८४,०९८
आयकर भुक्तानी	२९१,२९१,००२	१८१,७८४,०७३
संचालन गतिविधीबाट खुद नगद प्रवाह	७५१,५७३,९५५	१,२२४,०९९,९४६
लगानी कारोवारमा नगद प्रवाह		
सुरक्षणपत्र लगानी खरिद	(४,२४८,३१७,३४३)	(८२६,२७५,२२०)
सुरक्षणपत्र लगानी विक्रीबाट प्राप्ति	-	-
सम्पत्ति तथा उपकरणको खरिद	(३४,६६८,९३५)	-



सम्पत्ति तथा उपकरणको विक्रीबाट प्राप्त	-	(९३,५३९,२२६)
अमूर्त सम्पत्तिको खरिद	-	-
अमूर्त सम्पत्तिको विक्रीबाट प्राप्त	६८,७८१	७२८,५६७
लगानीको सम्पत्तिको खरिद	(४,३४३,६७८)	-
लगानीको सम्पत्तिको विक्रीबाट प्राप्त	-	५१,४६०,०७४
प्राप्त व्याज आम्दानी	-	-
लाभांश प्राप्त	-	-
लगानी कारोवारमा प्रयोग भएको खुद नगद	(४,२८७,२६९,९७५)	(८६७,६२५,८०५)
वित्तिय श्रोत कारोवारबाट नगद प्रवाह		
ऋणपत्र निष्काशनबाट प्राप्त	-	-
ऋणपत्रको भुक्तानी	-	-
असुरक्षित दायित्वको निष्काशनबाट प्राप्त	-	-
असुरक्षित दायित्वमा भएको भुक्तानी	-	-
शेयर निष्काशनबाट प्राप्त	-	-
लाभांश भुक्तानी	(१४,२२८,४९५)	(२८१,४५५,९११)
व्याज भुक्तानी	-	-
अन्य प्राप्त/भुक्तानी	-	-
वित्तिय श्रोत कारोवारबाट खुद नगद प्रवाह	(९४,२२८,४९५)	(२८९,४५५,९११)
नगद तथा नगद समानमा भएको खुद (घट)/बढ	(३,५४९,९९६,५९५)	७५,०९८,२२९
नगद तथा नगद समानको श्रावण १, २०७७ मा रहेको मौज्जात	६,४८४,१७५,५००	६,४०५,०५७,२२७
नगद तथा बैंक मौज्जातको विनिमय दरमा भएको फरक बाट आम्दानी/(खर्च)	(१,७७०,१७४)	४,१००,०४४
नगद तथा नगद समानको आषाढ ३१, २०७८ मा रहेको मौज्जात	२,९३२,४८८,८१९	६,४८४,९७५,५००

राजेश उपाध्याय
अध्यक्ष

संजय गिरी
संचालक

राजेश कुमार रौनियार
संचालक

श्याम सुन्दर रूंगटा
संचालक

रूपेन्द्र पौडेल
संचालक

आजको मितिको संलग्न
प्रतिवेदन अनुसार

राहुल अग्रवाल
संचालक

अम्बिका श्रेष्ठ
संचालक

बोधराज देवकोटा
प्रमुख कार्यकारी अधिकृत

सकृना जोशी
प्रमुख (लेखा तथा वित्त विभाग)

शशि सत्याल, एफ्.सि.ए.
साभ्भेदार

मिति : २८/११/२०२१
स्थान : काठमाडौं

पिकेएफ टि.आर.उपाध्याय एण्ड क.
चार्टर्ड एकाउन्टेन्ट्स



महालक्ष्मी विकास बैंक लिमिटेड

प्रमुख लेखा नीतिहरू

(२०७७ श्रावण १ गते देखि २०७८ आषाढ मसान्त सम्म)

१) संगठनात्मक जानकारी

महालक्ष्मी विकास बैंक लि. नेपालमा स्थापित सिमित दायित्व भएको कम्पनी हो। यस बैंकको रजिष्टर्ड कार्यालयको ठेगाना पो.ब.नं १२७११ दरबारमार्ग, काठमाडौं नेपाल रहेको छ। साथै यो बैंक नेपाल धितोपत्र बजार लिमिटेडमा MLBL कोड को रूपमा सूचीकृत छ। यस महालक्ष्मी विकास बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको राष्ट्रियस्तरको “ख” वर्गको इजाजतपत्र अनुसार नेपाल राष्ट्र बैंकको कोड १२००९००० द्वारा नेपाल भरी बैंकिङ्ग सेवा संचालन गर्दै आएको छ।

२) लेखाङ्कनको आधार तथा अनुपालना

बैंकको वित्तीय विवरणहरू नेपाल लेखामान बोर्डद्वारा जारी गरिएको र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट घोषणा गरिएको नेपाल वित्तीय प्रतिवेदनमान(NFRS) पालना गरि नेपाल राष्ट्र बैंकबाट जारी ढाँचामा तयार गरिएको छ।

बैंकको वित्तीय विवरणमा वित्तीय अवस्थाको विवरण (वासलात), नाफा/नोक्सानको विवरण तथा अन्य विस्तृत आम्दानीको विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धि विवरण, नगद प्रवाहको विवरण र लेखाङ्कनका टिप्पणीहरू सम्मिलित छन्।

२.१ तयारीको आधार:

संग्लन वित्तीय विवरणहरू अन्यथा उल्लेख भएका अवस्थाहरूमा बाहेक नेपाल लेखामान बोर्डद्वारा जारी गरिएका लेखानीतिहरू (नेपाल लेखामान मानक तथा नेपाल वित्तीय रिपोर्टिङ मानक), बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ का व्यवस्थाहरू, कम्पनी ऐन २०६३, नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरूको अधिनमा रहि नेपाल धितोपत्र बोर्डबाट जारी निर्देशिका तथा विनियमावली बमोजिम उल्लेख गर्नु पर्ने विवरणहरू प्रस्तुत गरि तयार पारिएका छन्।

२.२ वित्तीय विवरणको स्वीकृति

प्रस्तुत वित्तीय विवरण यस बैंकको सञ्चालक समितिको मिति २०७८ मंसिर १२ गते बसेको ५०४ औं बैठक नम्बरबाट स्विकृत गरेको छ। बैंकको वित्तीय विवरण तयारीको जिम्मेवारी सञ्चालक समितिले वहन गर्नेछ। सो स्वीकृत वित्तीय विवरण शेयरधनीबाट स्वीकृत गर्नको लागि चालु वार्षिक साधारण सभा समक्ष सिफारिस गरिएको छ।

२.३ कार्यात्मक र प्रस्तुतीकरण मुद्रा (Functional & Presentation Currency)

वित्तीय विवरणहरू नेपाली रुपैयामा प्रस्तुत गरिएको छ जुन बैंकको कार्यात्मक मुद्रा पनि हो। अन्यथा उल्लेख गरिए बाहेक अंकहरूलाई निकटतम रुपैयामा परिणत गरी देखाइएको छ।

२.४ महत्वपूर्ण लेखांकन निर्णय र अनुमान

नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) बमोजिम वित्तीय विवरण तयार गर्दा बैंक व्यवस्थापनलाई निश्चित निर्णय, अनुमान र धारणाहरू बनाउन आवश्यक छ। यसले बैंकको मूनाफा, वित्तीय स्थितिको विवरण र वार्षिक प्रतिवेदनमा प्रस्तुत गरिएका अन्य जानकारीहरूलाई समेत असर गर्न सक्दछ। यी अनुमानहरू उपलब्ध जानकारी र बैंक व्यवस्थापनको स्वविवेकममा आधारित हुन्छन्। वास्तविक परिमाणहरू मुल्याङ्कन गरे भन्दा फरक पर्न सक्दछन् र कहिलेकाँही यस्ता भिन्नताहरू महत्वपूर्ण पनि हुन सक्दछन्। बैंकले पालना गरेको लेखा नीतिहरू र सो नीतिहरूले पार्ने असर सम्बन्धित टिप्पणीमा उल्लेख गरिएको छ। बैंकले विभिन्न अनुमान र धारणाहरू क्रमिक रूपमा अभै परिस्कृत गर्दै लैजाने छ। धारणा र पद्धतिहरूमा परिमार्जनको परिणाम स्वरूप परिवर्तन हुने अनुमानहरू त्यो अवधिमा प्रतिबिम्बित हुन्छ, जुन अवधिमा सोको असर पहिला लागु गरिन्छ। बैंकले अपनाएको लेखांकन अनुमानहरू र सो अनुमानहरूले पार्ने फरक सम्बन्धित टिप्पणीमा उल्लेख गरिएको छ।



२.५ निरन्तरताको आधार (Going Concern Basis)

व्यवस्थापनले आफ्नो व्यवसाय निरन्तर रूपमा (Going Concern Basis) चलि रहन्छ भन्ने क्षमताको समीक्षा गरेको छ। व्यवसाय भविष्यमा अनवरत रूपमा चलि रहनको लागि व्यवस्थापनसंग पर्याप्त स्रोतहरू छन् भनी विश्वस्त छ। यसका लागि संचालक समितिले नाफा, नगद प्रवाह, पूंजीगत स्रोतहरू जस्ता अवस्थाहरूको भविष्यको प्रक्षेपण गर्नका साथै कोभिड १९ ले हाल र भविष्यको अवस्थाहरूमा पार्न सक्ने असरहरूको विश्लेषण गरिएको छ।

२.६ वस्तुगत महत्व

बैंकले वित्तीय विवरणहरू तयार गर्दा समान प्रकृति वा परिमाण वा दुवैको आधारमा वस्तुगत महत्वको पहिचान गर्दछ। सबै गुणात्मक विशेषतासँग सम्बन्ध राख्ने भएकोले वित्तीय विवरणहरू तयार गर्नको लागि वस्तुगत महत्वले एक बाधाको रूपमा रहन्छ।

२.७ अधिल्लो वर्षको रकम

तुलना गर्न सजिलो गर्नका लागि आवश्यकता अनुसार अधिल्लो वर्षको रकमहरू पुनःवर्गीकरण गरिएको छ।

२.८ लेखाङ्कन नीतिमा परिवर्तन

बैंकले अधिल्लो आर्थिक वर्षमा नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) बमोजिम वित्तीय विवरण तयार पारेको हो। बैंकले आफ्नो सम्पत्ति र दायित्वलाई नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) अनुसार पहिचान गरेको छ र सो अनुसार पहिचान नहुने सम्पत्ति तथा दायित्व लाई पहिचान गरिएको छैन। पहिचान गरिएको सम्पत्ति तथा दायित्वको लेखाङ्कन नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) बमोजिम तयार पारिएको छ।

उक्त लेखा नीतिहरू बैंकले सम्बन्धित वित्तीय विवरणहरूमा उल्लेख गरिएको र त्यसको असर पनि देखाइएको छ।

२.९ प्रतिवेदन घोषणा

बैंकले नेपाल लेखामान बोर्डद्वारा १३ सेप्टेम्बर, २०१३ देखि लागु हुने गरि जारी गरिएको नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) बमोजिम वित्तीय विवरण तयार पारेको छ।

नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) अन्तराष्ट्रिय लेखामान बोर्डद्वारा जारी गरिएको अन्तराष्ट्रिय वित्तीय प्रतिवेदनमान (IFRS) अनुरूप छ।

नेपाल लेखामान बोर्डको विशेष सिफारिसमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले २० सेप्टेम्बर २०१८ मा सूचना जारी गरी राष्ट्र बैंकद्वारा नियमित बैंक तथा वित्तीय संस्थालाई “कार्भ आउट” लागु गरेको छ।

२.९.१ नेपाल लेखामान मानक (NAS) १७ पढ्नु

अनुच्छेद ३३ मा भएको व्यवस्था अनुसार तलको अवस्थामा बाहेक संचालन पढ्नुबापतको भुक्तानीलाई समदर प्रणालीको आधारमा खर्च जनाउनु पर्नेछ :

क. पढ्नुदारहरूलाई भुक्तानी त्यस आधारमा नभए पनि अर्को व्यवस्थित आधारमा खर्च जनाउँदा प्रयोगकर्ताको लाभको बढी प्रतिनिधित्व गर्दछ वा

ख. पढ्नुदारको अनुमानित मुद्रास्फीतिदरको अनुरूप बढेको लागत क्षतिपूर्ति गर्ने गरी पढ्नुदारलाई गर्ने भुक्तानी अनुमानित मुद्रास्फीतिदरको अनुरूप संरचनाबद्ध छ। यदि पढ्नुदारलाई दिने भुक्तानी सामान्य मुद्रास्फीतिदर भन्दा अन्य कारणले फरक परेमा यो शर्त पूरा भएको मानिने छैन।

पढ्नुदार (Lessee) को रूपमा बैंक

त्यस्तो पढ्नु जसमा जोखिम र इनामको एक महत्वपूर्ण भाग धनीले आफैसँग राख्छ त्यसलाई संचालन पढ्नुको रूपमा वर्गीकरण गरिन्छ। संस्थाले संचालन पढ्नुको भुक्तानीलाई समदर आधारमा खर्च जनाएको छ।



लेसरको रूपमा बैंक

त्यस्तो पट्टा जसमा जोखिम र इनामको एक महत्वपूर्ण भाग धनीले आफैसंग राख्छ त्यसलाई संचालन पट्टाको रूपमा वर्गीकरण गरिन्छ। भाडा आयलाई पट्टाको सम्भौता शर्तमा आधारित भएर अन्य संचालन आयको रूपमा रेकर्ड गरिएको छ।

२.९.२ नेपाल लेखामान मानक (NAS) ३९ वित्तीय साधनहरू : लेखाङ्कन र मापन

क. हानी नोक्सानी (Impairment loss):

अनुच्छेद ५८ मा भएको व्यवस्था अनुसार बैंकले हरेक आर्थिक वर्षको अन्त्यमा आफ्नो वित्तीय सम्पत्ति र वित्तीय सम्पत्तिको समुहमा हानी नोक्सानी भएको वस्तुपरक प्रमाण (Objective evidence) हेरि हानी नोक्सानी व्यवस्था गराउनु पर्ने वा नपर्ने भनी समीक्षा गर्नुपर्दछ। यदि त्यस्तो कुनै प्रमाण छ भने, बैंक र वित्तीय संस्था ऐन, २०७३ बमोजिम दर्ता भएका बैंक वा वित्तीय संस्था बाहेकका संस्थाले कुनै पनि हानी नोक्सानी (Impairment loss) रकम निर्धारण गर्न अनुच्छेद ६३ लागू गर्न सक्नेछ। बैंक वा वित्तीय संस्थाहरूले कर्जामा भएको हानी नोक्सानी मापन गर्दा, नेपाल राष्ट्र बैंकको नियम अनुसार गणना गर्दा आउने रकम अथवा अनुच्छेद ६३ अनुसार हुने रकम जुन धेरै हुन्छ, सो रकम नै लिनु पर्छ, र कर्जाको अतिरिक्त अन्य सम्पत्तिको हानी नोक्सानी (Impairment loss) रकम निर्धारण गर्न अनुच्छेद ६३ लागू गर्नु पर्छ। निकायले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिमको कर्जा नोक्सानी व्यवस्था र अनुच्छेद ६३ बमोजिम हुने हानी नोक्सानी दुवै प्रकटीकरण गर्नु पर्छ। यो Carve Out अनुसारको हानी नोक्सानी र अनुच्छेद ६३ अनुसार आएको हानी नोक्सानी दुवै प्रस्तुत गर्नु पर्छ।

ख. प्रभावकारी ब्याजदर (Effective Interest Rate) सँगसम्बन्धित अघिल्ला वर्षहरूका कारोबार खर्च निर्धारणको लागि अव्यवहारिक भएमा

अनुच्छेद ९ को व्यवस्था बमोजिम, प्रभावकारी ब्याजदर भनेको त्यो दर हो जुन वित्तीय उपकरणको अपेक्षित जीवन वा जहाँ उपयुक्त हुन्छ सो भन्दा छोटो अवधिमा हुने अनुमानित (भविष्यमा हुने) नगद भुक्तानी वा प्राप्तहरूलाई Discount गर्दा वित्तीय सम्पत्ति वा वित्तीय दायित्वको खुद वर्तमान मूल्यसंग बराबर हुन्छ। प्रभावकारी ब्याज दरको गणना गर्दा, एक संस्थाले वित्तीय साधनका सबै सम्भौताका शर्तहरू (उदाहरणका लागि पूर्व भुक्तानी र समान विकल्पहरू) लाई ध्यानमा राखी नगद प्रवाहको अनुमान गर्न पर्दछ तर भविष्यमा हुने घाटालाई भने गणना गर्न हुँदैन। अमूर्त र अव्यवहारिक नभएसम्म उक्त गणना गर्दा भुक्तान गरिएको वा प्राप्त गरेको सबै शुल्कहरू, लेनदेन लागत, प्रीमियम वा छुट समावेश गरिन्छ। उक्त गणनामा नगद प्रवाह र समान वित्तीय उपकरणहरूको समूहको अपेक्षित जीवन भरपर्दो हिसाबले अनुमान गर्न सकिन्छ भन्ने मानिन्छ। यद्यपि निश्चित रूपमा नगद प्रवाह वा वित्तीय उपकरण (वा वित्तीय उपकरणको समूह)को अपेक्षित जीवन गणना गर्न नसक्ने भएमा, संस्थाले वित्तीय साधनको पूर्ण सम्भौता अवधिमा सम्भौता अनुसारको नगद प्रवाह प्रयोग गर्न सक्ने छ।

यो वैकल्पिक व्यवस्था (Carve Out) स्वेच्छिक छ र आर्थिक वर्ष २०१७/१८, २०१८/१९, २०१९/२०, २०२०/२१ र २०२१/२२ को लागि प्रदान गरिएको छ। यसअनुसार बैंकले यो वैकल्पिक व्यवस्था (Carve Out) रोजेको छ।

ग. परिशोधित लागतमा ब्याज आय निर्धारण गर्न अव्यवहारिक

अनुच्छेद ९३ एजी (AG) को व्यवस्था अनुसार कर्जा बापत प्राप्त हुने साँवा यदि हानी नोक्सानीको कारणले कम भएको अवस्थामा त्यस्तो कर्जाबाट (हानी नोक्सानी घटाए पछिको रकममा) प्राप्त हुने ब्याज आम्दानी, उक्त कर्जाबाट भविष्यमा प्राप्त हुने अनुमानित नगद प्रवाहलाई Discount गरी आजको मूल्यमा ल्याउन प्रयोग हुने, ब्याजदरको आधारमा गर्न पर्ने प्रावधान रहेकोमा सो गर्न अव्यवहारिक हुँदा वैकल्पिक व्यवस्था अवलम्बन गर्न सकिने व्यवस्था गरेको छ। उक्त वैकल्पिक व्यवस्था बमोजिम त्यस्ता कर्जाहरूबाट हुने ब्याज आम्दानी कर्जामा हुने हानी नोक्सानी घटाउनु अगावैको कर्जा रकममा ब्याज आम्दानी जनाउन सकिने छ।



यो वैकल्पिक व्यवस्था (Carve out) स्वेच्छिक छ र आर्थिक वर्ष २०१७/१८, २०१८/१९, २०१९/२०, २०२०/२०२१ र २०२१/२२ को लागि प्रदान गरिएको छ। सोही अनुसार बैंकले वैकल्पिक व्यवस्था (Carve out) रोजेको छ।

२.९.३ नेपाल लेखामान मानक (NAS) २८ सहयोगी वा संयुक्त उद्यममा लगानी

अनुच्छेद ३३ को व्यवस्था अनुसार संस्थाले इक्वीटिको विधि लागु गर्नको लागि सहयोगी वा संयुक्त उद्यमको उपलब्ध वित्तीय विवरणहरू प्रयोग गर्दछ।

अनुच्छेद ३५ को व्यवस्था अनुसार संस्थाको वित्तीय विवरणहरू तयार गर्दा समान प्रकृतिको लेनदेन र घटनाहरूको लागि समान लेखांकन नीति प्रयोग गरिनेछ।

यो वैकल्पिक व्यवस्था (Carve out) स्वेच्छिक छ र आर्थिक वर्ष २०१७/१८, २०१८/१९, २०१९/२०२०, २०२०/२०२१ र २०२१/२२ को लागि प्रदान गरिएको छ। सोही अनुसार बैंकले वैकल्पिक व्यवस्था (Carve out) रोजेको छ।

२.१० जारी गरिएको तर कार्यान्वयन नभएको मानक

वित्तीय उपकरणहरूको रिपोर्टिङको लागि नेपाल लेखामान मानक ३२ वित्तीय उपकरणहरू प्रस्तुति, नेपाल लेखामान मानक ३९ वित्तीय उपकरणहरूको पहिचान र मापन र नेपाल वित्तीय प्रतिवेदनमान ७ वित्तीय उपकरणहरू प्रकटीकरण लागु गरिएको छ। वित्तीय उपकरणहरूको वर्गीकरणको लागि NFRS 9 अनुपालन गरिएको छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा ११ अषाढ २०७७ मा नयाँ नेपाल वित्तीय प्रतिवेदनमान (NFRS 2018) घोषणा गरिएको छ। नेपाल वित्तीय प्रतिवेदनमान (NFRS 2018) मा पुरानो प्रतिवेदनमानमा परिमार्जन गरी केहि नयाँ प्रतिवेदनमानहरू छन्।

नेपाल वित्तीय प्रतिवेदनमान (NFRS 2018) ले देहाय बमोजिम लागु हुने गरि नयाँ प्रतिवेदनमानहरू जारी गरेको छ :

प्रतिवेदनमान	लागु हुने मिति
नेपाल वित्तीय प्रतिवेदनमान ९	१६ जुलाई २०२१
नेपाल वित्तीय प्रतिवेदनमान १४	१६ जुलाई २०२१
नेपाल वित्तीय प्रतिवेदनमान १५	१६ जुलाई २०२१
नेपाल वित्तीय प्रतिवेदनमान १६	१६ जुलाई २०२१
नेपाल वित्तीय प्रतिवेदनमान १७	१६ जुलाई २०२१

२.११ डिस्काउन्टिङ (Discounting)

गैर चालु सम्पत्ति र दायित्वमा डिस्काउन्टिङको प्रभाव महत्वपूर्ण भएको अवस्थामा लागु गरिएको छ।

२.१२ नेपाल वित्तीय प्रतिवेदनमान कार्यान्वयनको सीमा

जानकारी पर्याप्त रूपमा उपलब्ध नभएको अवस्थामा र जानकारी प्राप्त गर्न लाग्ने लागत त्यसको फाइदा भन्दा बढी भएमा नेपाल वित्तीय प्रतिवेदनमान कार्यान्वयनको यस्तो अपवाद सम्बन्धित खण्डहरूमा उल्लेख गरिएको छ।

३. प्रमुख लेखा नीतिहरू

वित्तीय विवरणहरू तयार पार्दा आधार मानिएका सर्वमान्य लेखा नीतिहरू तल उल्लेख गरिएका छन्। अन्यथा लेखिएकोमा बाहेक यी नीतिहरूको पालना निरन्तर रूपमा गरिएको छ।



३.१ मापनको आधार:

देहायको अवस्थामा बाहेक वित्तीय विवरण ऐतिहासिक मूल्यमा तयार पारिएको छ :

- फेयर भ्यालु मा मापन गरिने बिक्रीको लागि उपलब्ध लगानी,
- बिक्रीको लागि उपलब्ध सम्पत्ति र Discontinued Operations,
- व्यापारिक लगानीको प्रयोजनको निमित्त राखिएको अन्य वित्तीय सम्पत्ति र दायित्व र
- नाफा-नोक्सानको माध्यमबाट फेयर भ्यालुमा मापन गरिने वित्तीय सम्पत्ति र दायित्व

वित्तीय विवरणहरू निरन्तरताको आधारमा तयार गरिएको छ । लेखमान नीति र धारणाहरू लेखमान मानक अनुरूप लागु गरिएको छ र कुनै फरक नीति र धारणाहरू अपनाएको अवस्थामा त्यसलाई विशेष रूपमा उल्लेख गरिएको छ ।

३.२ एकिकरणको आधार

बैंकको कुनै संस्थामा नियन्त्रण नभएकोले वित्तीय विवरणको एकिकरणको लागि कुनै संस्था छैन ।

३.३ नगद र नगद समान

नगद र नगद समानमा बैंकले अल्पकालिन प्रतिबद्धता पूरा गर्न प्रयोग गर्ने नगद मौज्जात, बैंक तथा वित्तीय संस्थाहरूमा रहेको नगद मौज्जात, माग तथा अल्प सूचनामा प्राप्त हुने रकम र खरिद गरेको अथवा प्लेसमेन्ट गरिएको समय पश्चात तीन महिना वा सो भन्दा कम अवधीमा परिपक्व हुने अत्याधिक तरल प्रकृतिका मौद्रिक सम्पत्ति अथवा प्लेसमेन्ट पर्दछ । फेयर भ्यालुमा आउने फरकले नगद र नगद समानमा न्यूनतम जोखिम बहन गर्दछ ।

नगद तथा नगद समानलाई वित्तीय स्थितिको विवरणमा किताबी लागतमा पहिचान गरिन्छ ।

३.४ वित्तीय सम्पत्ति र दायित्व

क. पहिचान

बैंकले प्रारम्भिक रूपमा आफ्नो वित्तीय अवस्थाको विवरणमा वित्तीय सम्पत्ति वा दायित्वलाई तब मात्रै लेखाइकन गर्छ जब बैंक सो उपकरणको प्रावधानहरूसँग अनुबन्धित हुन्छ । बैंकले कर्जा तथा सुविधा, निक्षेप तथा ऋणपत्र र सुरक्षण नराखिएको सहायक दायित्वको पहिलो पटक पहिचान तब गर्छ जब बैंक उपकरणको प्रावधानहरूसँग अनुबन्धित हुन्छ ।

शेयर, ऋणपत्र, सुरक्षणपत्र, सरकारी सुरक्षणपत्र, नेपाल राष्ट्र बैंकको ऋणपत्र र निक्षेप लिलामी, रिभर्स रिपो, आउट राइट परचेजमा गरेको लगानी त्यो व्यापार मितिमा पहिचान गरिन्छ जब बैंकले सो वित्तीय उपकरणहरू खरिद गर्ने प्रतिबद्धता गर्दछ । नियमित रूपमा खरिद बिक्री भई रहने वित्तीय सम्पत्तिको पहिचान उक्त सम्पत्ति खरिद बिक्री भएको मितिमा गरिन्छ ।

ख. वर्गीकरण

१. वित्तीय सम्पत्ति

बैंकले आफ्नो व्यावसायिक मोडेलको आधारमा वित्तीय सम्पत्तिलाई निम्न बमोजिम वर्गीकरण गरेको छ:

● परिशोधित लागतमा मापन गरिएको वित्तीय सम्पत्ति :

देहायको दुवै शर्त पूरा भएमा वित्तीय सम्पत्तिलाई परिशोधित लागतमा मापन गरिएको छ:

- अनुबन्धित नगद प्रवाहको संकलन गर्ने उद्देश्यले व्यावसायिक मोडेलमा लिइएको र
- वित्तीय सम्पत्तिको सम्भ्रौता सर्तहरूले निर्दिष्ट मितिमा नगद प्रवाह हुन्छ र त्यो मूल रकमको साँवा वा ब्याज रकमको मात्र भुक्तानी हो ।

● फेयर भ्यालुमा मापन गरिएको वित्तीय सम्पत्ति

परिशोधित लागतमा मापन नगरिएको वित्तीय सम्पत्ति फेयर भ्यालुमा मापन गरिएका छ । फेयर भ्यालुमा मापन गरिएको वित्तीय सम्पत्तिलाई देहायको वर्गमा पुनः वर्गीकरण गरिएको छ :



- **नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापन गरिने वित्तीय सम्पत्ति**
व्यापारको लागि लिइएका वित्तीय सम्पत्तिलाई नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापन गरिन्छ। प्रारम्भको अभिलेखमा खरिदसँग प्रत्यक्ष सम्बन्ध खर्चलाई नाफा-नोक्सानमा मापन गरिएको छ। त्यस पश्चात् सो सम्पत्तिलाई फेयर भ्याल्युमा मापन गरिएको छ र फेयर भ्याल्युको फरकलाई नाफा-नोक्सानमा मापन गरिन्छ।
- **अन्य विस्तृत आमदानीको माध्यमबाट फेयर भ्याल्युमा मापन गरिने वित्तीय सम्पत्ति**
इक्वीटी उपकरणमा गरेको लगानी जुन व्यापारको लागि राखिएको हुँदैन र अन्य विस्तृत आमदानीद्वारा फेयर भ्याल्युमा मापन गर्ने भनेर व्यवस्थापनले अपरिपूर्यनीय निर्वाचन गरेको हुन्छ त्यसलाई अन्य विस्तृत आमदानीद्वारा फेयर भ्याल्युमा मापन गरिएको छ। त्यस पश्चात् सो सम्पत्तिलाई फेयर भ्याल्युमा मापन गरिएको छ र फेयर भ्याल्युको फरकलाई अन्य विस्तृत आमदानीमा मापन गरिन्छ।

२. वित्तीय दायित्व

वित्तीय जमानत, र कर्जा प्रतिबद्धता बाहेकका वित्तीय दायित्वलाई देहाय बमोजिम वर्गीकरण गरिएको छ:

- **नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापन गरिने वित्तीय दायित्व**
व्यापारको लागि लिइएका वित्तीय दायित्वलाई नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापन गरिन्छ। प्रारम्भको अभिलेखमा खरिदसँग प्रत्यक्ष सम्बन्ध खर्चलाई नाफा-नोक्सानमा मापन गरिएको छ। नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापन गरिने वित्तीय दायित्व बाहेक कर्जा जोखिमको प्रभावबाट फेयर भ्याल्युमा हुने फरकलाई अन्य विस्तृत आमदानीमा मापन गरिन्छ।
- **परिशोधित लागतमा मापन गरिएको वित्तीय दायित्व :**
नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापित वित्तीय दायित्व बाहेकका वित्तीय दायित्वलाई प्राभावी ब्याजदरको (EIR) को आधार प्रयोग गरी परिशोधित मूल्यमा मापन गरिन्छ।

ग. मापन

१. प्रारम्भिक मापन

नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापन गरिएको बाहेकको वित्तीय सम्पत्ति र दायित्वलाई सुरुको फेयर भ्याल्युमा प्रत्यक्ष कारोबार रकम जोडी मापन गरिन्छ। नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापन गरिने वित्तीय सम्पत्ति र दायित्वसंग सम्बन्ध भएको कारोबार लागतलाई नाफा/नोक्सान विवरणमा मापन गरिएको छ।

२. पछिको मापन

प्रारम्भिक मापन पश्चात् वित्तीय सम्पत्ति र दायित्वलाई सो को वर्गको हिसाबले फेयर भ्याल्यु वा परिशोधित मूल्यमा मापन गरिएको छ। प्रारम्भमा परिशोधित लागतमा मापन गरिएका वित्तीय सम्पत्ति वा दायित्वलाई त्यस पश्चात् प्रभावकारी ब्याज दरको विधि प्रयोग गरि मापन गरिएको छ।

फेयर भ्याल्युमा मापन गरिएको वित्तीय सम्पत्तिलाई प्रारम्भको मापन पश्चात् फेयर भ्याल्युमा मापन गरिएको छ। नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापन गरिएको वित्तीय सम्पत्तिको फेयर भ्याल्युमा आएको फरकलाई नाफा-नोक्सानमा लेखाङ्कन गरिन्छ भने अन्य विस्तृत आमदानीको माध्यमबाट फेयर भ्याल्युमा मापन गरिएको वित्तीय सम्पत्तिको फेयर भ्याल्युमा आएको फरकलाई अन्य विस्तृत आमदानीमा लेखाङ्कन गरिन्छ।

३.४.१. पहिचानबाट हटाइने (De-recognition)

वित्तीय सम्पत्तिलाई पहिचानबाट हटाइने

जब कुनै वित्तीय सम्पत्तिबाट नगद प्रवाहको अनुबन्धित अधिकार समाप्त हुन्छ वा जब बैंकले कारोबारमा अनुबन्धित नगद प्रवाह प्राप्त गर्ने अधिकार हस्तान्तरण गर्छ जसमा वित्तीय सम्पत्तिको सबै जोखिम र प्रतिफल हस्तान्तरण हुन्छ अथवा बैंकले



न त प्रतिफल हस्तान्तरण गर्छ न त जोखिम हस्तान्तरण गर्छ तर वित्तीय सम्पत्तिको नियन्त्रण राख्दै न त्यसबेला बैंकले वित्तीय सम्पत्ति पहिचानबाट हटाउँछ ।

वित्तीय दायित्वलाई पहिचानबाट हटाइने

दायित्वको जिम्मेवारी पूर्ण रूपमा राफसाफ भएमा, रद्द भएमा वा म्याद समाप्त भएमा वित्तीय दायित्वहरूलाई पहिचानबाट हटाइन्छ । जहाँ विद्यमान वित्तीय दायित्व एकै ऋणदाताबाट अरु बिभिन्न शर्तहरू, वा विद्यमान दायित्वका सर्तहरूमा पर्याप्त संशोधन गरिएको हुन्छ र नयाँ दायित्वले साटासाट गरिन्छ, त्यस्तो साटासाट वा संशोधन भएको खण्डमा मूल दायित्वको अपलेखाइकन र नयाँ दायित्वको लेखाइकन गरिन्छ । मूल वित्तीय दायित्वको किताबी मूल्य र भुक्तान गरिएको प्रतिफलबीचको भिन्नता नाफा वा नोक्सानको विवरणमा लेखांकन गरिन्छ ।

३.४.२. फेयर भ्याल्युको निर्धारण

फेयर भ्याल्युमा देखाईएको वा प्रस्तुत गरिएका सम्पत्ति र दायित्वहरू महत्वपूर्ण इन्पुटहरूको आधारमा तीन तहमा वर्गीकृत गरिएको छ । मूल्याङ्कनका महत्वपूर्ण इन्पुटहरूमा रेपोर्टिङ अवधिमा भएको परिवर्तनको आधारमा सम्पत्ति र दायित्वहरूलाई फेयर भ्याल्यु पदानुक्रम (Fair Value Hierarchy) मा स्थानान्तरण गर्न सकिन्छ । बैंकले रिपोर्टिङ अवधिको अन्त्यमा मुख्य बजार वा इन्पुटहरूमा उल्लेखनीय परिवर्तन भएमा, फेयर भ्याल्युको पदानुक्रमको स्तरहरू बीचको स्थानान्तरणलाई मान्यता दिएको छ । फेयर भ्याल्यु निम्न पदानुक्रम अनुसार निर्धारण गरिएको छ :

तह १ फेयर भ्याल्यु मापन ती हुन् जुन समान प्रकृतिका सम्पत्ति वा दायित्वका लागि सक्रिय बजारमा असमायोजित सूचिकृत (Unadjusted Quoted) मूल्यहरूबाट निकालेको हुन्छ ।

तह २ मापन भन्नाले सक्रिय बजारमा समान प्रकृतिका (Similar) उपकरणका लागि सूचिकृत मूल्यहरू वा निष्क्रिय बजारमा समान प्रकृतिका (Identical or Similar) उपकरणको लागि सूचिकृत मूल्यहरू र जहाँ वित्तीय उपकरणहरू मूल्याङ्कन गर्दा सबै महत्वपूर्ण इन्पुटहरू अवलोकन योग्य हुन्छ ।

तह ३ ती हुन् जहाँ कम्तिमा एउटा इन्पुट, जसले उपकरणको मूल्यांकनमा महत्वपूर्ण प्रभाव पार्न सक्छ, त्यो अवलोकन योग्य बजार आंकडामा आधारित हुँदैन ।

उपलब्ध भएसम्म बैंकले एक उपकरणको फेयर भ्याल्यु त्यो उपकरणको सक्रिय बजारमा सुचिकृत मूल्यको प्रयोग गरी मापन गर्दछ । बजारलाई सक्रिय तब मानिन्छ जब सुचिकृत मूल्यहरू सजिलै र नियमित रूपमा उपलब्ध हुन्छन् र arm's length price मा आधारित भएर वास्तविक र नियमित रूपमा बजारमा हुने लेनदेनलाई प्रतिनिधित्व गर्दछ । यदि कुनै वित्तीय साधनको लागि बजार सक्रिय छैन भने, बैंकले मूल्यांकन प्रविधि प्रयोग गरी फेयर भ्याल्यु स्थापना गर्दछ । मूल्यांकन प्रविधिले जानकार, इच्छुक पार्टीहरू (उपलब्ध छ भने) बीचको भर्खरको arm's length price मा भएको लेनदेन, अन्य समान उपकरणहरूको वर्तमान फेयर भ्याल्यु र डिस्काउन्ट गरिएको नगद प्रवाहको विश्लेषणहरू समावेश गरेको हुन्छ ।

प्रारम्भिक मान्यतामा वित्तीय साधनको फेयर भ्याल्युको उत्तम प्रमाण भनेको कारोबार मूल्य हो अर्थात् दिइएको वा प्राप्त गरिएको प्रतिफलको (consideration) फेयर भ्याल्यु । यद्यपि, केहि अवस्थाहरूमा प्रारम्भिक मान्यतामा वित्तीय साधनको उचित मूल्य यसको कारोबार मूल्य भन्दा फरक हुन सक्छ ।

यदि त्यस्तो फेयर भ्याल्यु उही साधनमा अन्य अवलोकन योग्य हालको बजार कारोबारको (संशोधन बिना)साथ तुलना गरेर प्रमाणित गरिएको भए वा मूल्यांकन प्रविधि अनुसार अवलोकन योग्य बजारबाट मात्र आंकडा समावेश गरेको छ भने, तबको भिन्नता प्रारम्भिक मापनमा नाफा वा नोक्सानमा पहिचान र लेखांकन गरिन्छ । अन्य अवस्थाहरूमा, भिन्नता नाफा वा



नोकसानमा तुरुन्त लेखांकन हुँदैन तर उपयुक्त आधारमा साधनको आयु भरिमा वा साधन साटिदाँ, बैचिदा वा हस्तान्तरण हुँदा लेखांकन गरिन्छ ।

सबै सूचिकृत नभएका इक्विटी लगानी, लागतमा लेखांकन गरिएको छ ।

३.४.३. हानी नोक्सानी

बैंकले हरेक आर्थिक वर्षको अन्त्यमा आफ्नो सम्पत्तिमा हानी नोक्सानीको संकेत भए वा नभएको समीक्षा गर्दछ । यदि त्यस्तो संकेत छ भने, पुनः प्राप्त योग्य रकम निर्धारित गरिन्छ । सम्पत्ति पहिचान पश्चात् एक वा एक भन्दा बढी घटनाले सम्पत्तिमा हानी नोक्सानी भएको संकेत (**Objective Evidence**) गर्छ र उक्त घटनाको प्रत्यक्ष असर वित्तीय सम्पत्ति वा सामूहिक वित्तीय सम्पत्तिले सिर्जना गर्ने अपेक्षित नगद प्रवाहमा परेमा वित्तीय सम्पत्तिमा हानी/नोक्सानी भएको मानिन्छ र हानी/नोक्सानी मापन गरिन्छ ।

बैंकले आफ्नो सम्पत्तिमा हानी नोक्सानी भए नभएको सङ्केतको समीक्षा गर्न निम्न कुराहरू विचार गर्दछ :

- ऋणीले ब्याज वा साँवा रकमको भुक्तानीमा ढिलाई गरे/नगरेको
- ऋणीले टाट हुँदैछु भनेर घोषणा गरेमा, जसले गर्दा उसको दायित्व निर्वाहन गर्न बाध्य नहुने भएमा वा ढिला हुने भएमा
- बैंकले ऋणीले लिएको कर्जाको असुली प्रकृया सुरु गरेमा
- बैंकले जब पुनरसंरचनाको लागि सहमति जनाउँछ र परिणामस्वरूप ऋणीको आर्थिक दायित्व कम हुन्छ जसलाई कर्जाको माफी वा भुक्तानी तालिकाको स्थगित भएको अवस्थाले जनाउँछ
- जहाँ वित्तीय सम्पत्तिको एक समूहको, विशिष्ट वित्तीय सम्पत्ति संग पहिचान गर्न नसके तापनि, भविष्यमा हुने अनुमानित नगद प्रवाहमा मापनयोग्य कमी छ भनेर अवलोकन योग्य डाटा छ ।

बैंकले आफ्नो कर्जा र भुक्तानी मितिसम्म धारण गर्ने लगानीमा भएको हानी नोक्सानी बिचार गर्न पृथकरूपमा र सामूहिक स्तर दुबै तहमा विचार गर्दछ । परिशोधित लागतमा देखाइएका सबै महत्वपूर्ण कर्जा र लगानीहरू पृथकरूपमा हानी नोक्सानीको लागी मूल्यांकन गरिन्छ । पृथकरूपमा हानी नोक्सानी नभएका कर्जा र लगानीहरूलाई सामूहिक रूपमा हानी नोक्सानीको लागी मूल्यांकन गरिन्छ ।

पृथकरूपमा हानी नोक्सानी नभएका परिशोधित लागतमा देखाइएका अन्य कर्जा र लगानीहरू, समूहगत रूपमा हानी नोक्सानीको लागी मूल्यांकन गर्दा समान जोखिम भएका कर्जा र लगानीहरूसँगै राखिन्छ । व्यापारिक प्राप्य र अन्य वित्तीय सम्पत्तिहरूको क्षति परीक्षण आन्तरिक र बाह्य सूचांक निरीक्षण गरी वार्षिक रूपमा गरिन्छ ।

सामूहिक हानी नोक्सानीको आंकलन गर्दा बैंकले ऋण नतिर्ने सम्भावना (**Probability of default**), पुनः स्थापनाको समय र नोक्सान रकमको ऐतिहासिक प्रवृत्तिहरूको तथ्यांकीय मोडल प्रयोग गर्दछ, जसमा व्यवस्थापनले आर्थिक र कर्जाको वर्तमान अवस्था हेरेर गरेको निर्णय समायोजित गरिएको हुन्छ । डीफल्ट दर, नोक्सान दर र भविष्यमा पुनः प्राप्तिको अपेक्षित समय नियमित रूपमा वास्तविक परिणामहरूसँग तुलना गरिन्छ र उपयुक्त भए नभएको सुनिश्चित गरिन्छ ।

क. परिशोधित लागतमा मापन गरिएको सम्पत्तिको हानी नोक्सानी

नेपाल लेखामान मानक (NAS) ३९ अनुसार

परिशोधित लागतमा प्रस्तुत गरिएका वित्तीय सम्पत्तिहरू (जस्तै बैंक बाट लिएको रकम, ग्राहकलाई दिएको कर्जा साथै भुक्तानी मितिसम्म धारण गर्ने लगानी)मा तब मात्र हानी नोक्सानी मापन गरिन्छ जब सम्पत्तिको प्रारम्भिक मान्यता पछिका एक वा एक भन्दा बढी घटनाको कारण क्षति भएको हो भन्ने ठोस प्रमाण हुन्छ । सम्पत्तिको किताबी मूल्य र पुनः प्राप्त योग्य रकम बीचको भिन्नतालाई हानी नोक्सानीको रकमको रूपमा लेखांकन गरिन्छ ।



रु २.५ करोड भन्दा बढी कर्जा तथा सापटहरूलाई पृथकरूपमा हानी नोक्सानिको लागि परीक्षणको गरिएको छ । कर्जा तथा सापटको पुनः प्राप्ति योग्य रकम भनेको धितोबाट प्राप्त हुन सक्ने रकम र ऋणिको आचरण र बैंकको भूतपूर्व अनुभवको आधारमा अनुमान गरिन्छ । पृथकरूपमा समीक्षा गर्दा कुनै हानी नोक्सानी नभएमा, त्यस्तो वित्तीय सम्पत्तिलाई कर्जा जोखिमको आधारमा सामूहिकरूपमा समीक्षा गरिन्छ । प्रत्येक कर्जा तथा सापटहरूका कर्जा जोखिमको मापन गर्दा व्यवस्थापनद्वारा विगतको अनुभवको आधारमा विवेकपूर्वक निर्णय गरिन्छ । हानी नोक्सानीको सामूहिक समीक्षा गर्ने उद्देश्यका लागि सम्पत्तिहरूलाई बैंकले बाह्र वर्गमा विभाजित गरेको छ :

१. कृषि कर्जा
२. ब्यापारीक अधिविकर्ष कर्जा
३. ब्यापारीक आवधिक कर्जा
४. विपन्न बर्ग कर्जा
५. शैक्षिक कर्जा (आवधिक)
६. सुन चाँदी कर्जा
७. हयार पर्चेज कर्जा
८. घर कर्जा (आवधिक)
९. मुद्दती रषिद बिरुध कर्जा
१०. मार्जिन लेन्डिङ कर्जा
११. व्यक्तिगत कर्जा (अधिविकर्ष)
१२. व्यक्तिगत कर्जा (आवधिक)

पछिलो वर्षहरूमा कुनै घटनाहरूको कारणले हानी नोक्सानीको अनुमानित रकम बढ्यो वा घट्यो भने पुर्व निर्धारित हानी नोक्सानीलाई आवश्यकता अनुरूप अन्य विस्तृत आम्दानीको विवरण र इक्विटीमा भएको परिवर्तन सम्बन्धि विवरणको अन्य रीजर्व र कोषहरू (हानी नोक्सानी रिजर्व)मा समायोजन गरेर घटाउने वा बढाउने गरिन्छ । यदि अपलेखन पछि रकम पुनःप्राप्ति भयो भने, नाफा/नोक्सानको विवरणमा आम्दानी जनाइन्छ ।

ख. नेपाल राष्ट्र बैंकको कर्जा नोक्सानी व्यवस्था अनुसार

खराब कर्जाहरूको कर्जा नोक्सानी व्यवस्थाको सम्बन्धमा व्यवस्थापनले गरेको हानी नोक्सानीको समीक्षामा आधारित हुन्छ जुन नेपाल राष्ट्र बैंकको न्यूनतम व्यवस्थाको अधीनमा हुन्छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा, ओभरड्राफ्ट र खरिद गरिएको बिलहरूको वर्गीकरणको आधारमा १% देखि १००% सम्म सम्भावित नोक्सानिको व्यवस्था गरिएको छ । आषाढ २०७८ पछि चुक्ता भएको कर्जालाई असल कर्जामा वर्गिकरण गरिएको छ र १% सम्भावित नोक्सानीको व्यवस्था गरिएको छ । कर्जा तथा सापट र सम्भावित नोक्सानीको व्यवस्थाको विवरण तल प्रस्तुत गरिएको छ :

रु दश लाख

विवरण	आ. व २०७६/७७		आ. व २०७७/७८	
	कर्जा तथा सापट	कर्जा नोक्सानी व्यवस्था	कर्जा तथा सापट	कर्जा नोक्सानी व्यवस्था
असल	२७,०४५	२७०	३१,२७०	४०४
सूक्ष्म निगरानी	२,६३८	१३२	३,२४०	१६२
पुनरतालिकीकरण/पुनरसंरचना	३४	४	-	-
कमसल	१७१	४३	२८७	७२
शंकास्पद	३९८	१९९	१४६	७३
खराब	३८३	३८३	५६१	५६१
जम्मा	३०,६६८	१,०३१	३५,५०४	१,२७२



अंगिकार गरिएको नीति

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले जारी गरेको कार्य आउट सूचना अनुसार, बैंकले कर्जा तथा सापटमा भएको हानी नोक्सानी मापन गर्दा, नेपाल राष्ट्र बैंकले जारी गरेको कर्जा तथा सापट को प्राबधान अनुसार वा नेपाल लेखामान मानक (NAS) ३९ को अनुच्छेद ६३ अनुसार आएको रकम मध्य जुन बढी हुन्छ त्यो रकम लिए हुन्छ। हानी नोक्सानी परीक्षणबाट आएको रकम रु १४ करोड ६० लाख नियामक प्राबधान अनुसार आएको रकम रु १२७ करोड भन्दा कम छ। तसर्थ, बैंकले उच्च रकम अर्थात् ने रु १२७ करोडमा हानी नोक्सानी मापन गरेको छ।

३.५ व्यापारिक सम्पत्ति

व्यापारिक सम्पत्ति र दायित्व भनेका ती सम्पत्ति र दायित्व हुन् जुन बैंकले निकट अवधिमा बेच्ने वा पुनः खरीद गर्ने उद्देश्यको लागि प्राप्त गर्दछ वा छोटो अवधिको नाफा वा पोजिसन लिनको लागि राखेको हुन्छ।

व्यापारिक सम्पत्ति र दायित्वहरू सुरुमा फेयर भ्याल्युमा लेखांकन गरिएको हुन्छ र त्यस पश्चात् फेयर भ्याल्युमा मापन गरि वितीय अवस्थाको विवरणमा राखिन्छ र कारोबार लागतलाई नाफा र नोक्सान विवरणमा लेखांकन गरिन्छ। फेयर भ्याल्युमा भएका सबै परिवर्तनहरूलाई खुद व्यापारिक आमदानीको हिस्साको रूपमा नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापन गरिन्छ।

३.६ व्युत्पन्न सम्पत्ति तथा व्युत्पन्न दायित्वहरू

बैंकले कुनै पनि व्युत्पन्न वितीय साधनहरूको कारोबार गर्दैन।

३.७ सम्पत्ति तथा उपकरण

क. लेखांकन र मापन

तलका दुई सर्त पूरा भएमा सम्पत्ती र उपकरणको लागत मुल्यलाई शुरुमा सम्पत्तिको रूपमा लागतमा पहिचान गरिन्छ :

- वस्तुसँग सम्बन्धित भविष्यका आर्थिक लाभहरू संस्थामा प्रवाहित हुने सम्भावना छ, र
- वस्तुको लागत विश्वासिलो तरिकाले मापन गर्न सकिन्छ।

लागतमा खरीद मुल्य, फिर्ता नहुने कर र सम्पत्तिलाई व्यवस्थापनले तोके अनुसारको स्थान र अवस्थामा ल्याउनको लागि लागे खर्चमा भोल्यम छूट र व्यापार छूट घटाए पछि आउने रकम पर्दछ।

स्वनिर्मित सम्पत्तिको लागतलमा निम्न रकम समावेश हुन्छन्।

- निर्माण सामग्रीको लागत र प्रत्यक्ष श्रम खर्च
- कुनै पनि सम्पत्तिलाई काम गर्ने अवस्थामा ल्याउनको लागि प्रत्यक्ष रूपमा लागेको अन्य लागतहरू
- जब बैंकको वस्तुहरू हटाउने वा साइट पुर्नस्थापित गर्न बाध्यता हुन्छ, तब वस्तुहरू भत्काउने वा हटाउने र साइट पुर्नस्थापित गर्न लाग्ने लागतको अनुमान र
- योग्य सम्पत्तिहरूको (Qualifying Assets) लागि पूंजीकृत ऋण लागत
- बैंकले सम्पत्ती र उपकरणको सम्पूर्ण वर्गको लागि लागत मोडेल अपनाउँछ।
- रिपोर्टिङ्ग मितिमा सम्पत्ति र उपकरण वर्गको न त पुनर्मूल्यांकन मोडेलमा मापन गरिएको छ न त फेयर भ्याल्युमा मापन गरिएको छ। सम्पत्ति र उपकरणहरू लागत मुल्यमा संचित ह्रास कट्टी र संचित हानि नोक्सानी घटाए पछि आउने रकममा मापन गरिएको छ।



उपकरणहरूको कार्यक्षमतासँग अभिन्न अंशको रूपमा रहने सफ्टवेयरलाई उपकरणको अंशको रूपमा पूंजीकृत गरिएको छ। खर्च गरेको कारणले यदि भविष्यमा आर्थिक लाभहरू बैंकमा प्रवाहित हुने सम्भावना छ भने पछिका खर्चहरू पनि पूंजीकृत गरिएको छ। सम्पत्तिलाई चलायमान राख्न गरिने मर्मत संभार कार्य खर्चमा गणना गरिन्छ। सम्पत्ति र उपकरणको निसर्ग हुँदा भएको कुनै लाभ वा नोक्सान (निसर्गको खुद प्राप्त रकम र वस्तुको किताबी मूल्यबीचको भिन्नताका रूपमा गणना गरिएको) नाफा नोक्सान विवरणमा अन्य आयमा लेखांकन गरिएको छ।

रु ५,००० भन्दा कमको सम्पत्तिलाई खरीदको वर्षमा उनीहरूको उपयोगी जीवनको पर्वाह नगरी नाफा नोक्सान विवरणमा लेखांकन गरिन्छ।

ख. पूँजीगत निर्माण (Capital Work in Progress)

बैंकसँग रिपोर्टिंग मितिमा कुनै पनि पूँजीगत निर्माण छैन।

ग. हासकट्टी

अन्य सम्पत्तिमा हासकट्टी समदर विधि प्रयोग गरेर गणना गरिन्छ जुनमा उनीहरूको अनुमानित उपयोगी जीवनका लागि खर्चको बाँकी अंश विनियोजन व्यवस्थापनको निम्न बमोजिमको निर्णय अनुसार गरिन्छ।

क्र. सं.	सम्पत्ति	अनुमानित उपभोग्य अवधि
१.	भवन	५० वर्ष
२.	सवारी साधन	७ वर्ष
३.	मेशीनरी	८ वर्ष
४.	धातुजन्य फर्नीचर	१० वर्ष
५.	काठजन्य फर्नीचर	८ वर्ष
६.	कार्यालय उपकरण	७ वर्ष
७.	कम्प्युटर हार्डवेयर	५ वर्ष
८.	लीज होल्ड सम्पत्ति	पट्टा अवधिभर
९.	कम्प्युटर सफ्टवेयर	५ वर्ष

प्रत्येक वित्तीय स्थिति विवरणको मितिमा सम्पत्तिको अवशिष्ट मूल्य (Residual value) र उपयोगी जीवनको समीक्षा गरिन्छ, र यदि उचित हुने भए समायोजित गरिन्छ। सम्पत्तिको पूर्ण मूल्य हास गरिसकदा पनि प्रयोगमा छ भने त्यसलाई उल्लेखनीय मानिँदैन। प्रत्येक रिपोर्टिङ मितिमा, सम्पत्तिहरूमा हानी नोक्सानीको संकेतकहरूको लागि पनि समीक्षा गरिन्छ। जब एक सम्पत्तिको किताबी मूल्य त्यसको पुनः प्राप्त योग्य रकम भन्दा बढि भएमा सम्पत्ति तुरुन्त पुनः प्राप्त योग्य रकममा लेखांकन गरिन्छ।

घ. पहिचानबाट हटाइने (De-recognition)

सम्पत्ति र उपकरणहरूको निसर्ग भएमा वा भविष्यमा त्यसको प्रयोग वा निसर्गबाट आर्थिक लाभको आशा नभएमा सम्पत्ति र उपकरणहरूलाई पहिचानबाट हटाईएको छ। बिक्री र पट्टा फिर्ता कारोबार बाहेक, सम्पत्ति र उपकरणको कुनै वस्तु पहिचानबाट हटाए पछि उत्पन्न हुने लाभ वा घाटा, नाफा वा नोक्सानीमा समावेश गरिएको छ। लाभलाई आमदानीको रूपमा वर्गीकृत गरिएको छैन। हास कट्टी विधि, उपयोगी जीवन र अवशिष्ट मूल्य प्रत्येक रिपोर्टिंग मितिमा समीक्षा गरिन्छ र केहि समायोजन गर्न पर्ने भए समायोजन गरिन्छ।



३.८ अमूर्त सम्पत्तिर ख्याती

कम्प्युटर सफ्टवेयर

खरिद गरिएको कम्प्युटर सफ्टवेयर लाइसेन्सहरूको खरिद गर्न र प्रयोग गर्न सकिने अवस्थामा ल्याउनको निमित्त लागेको लागतलाई पुँजिकृत गरिन्छ ।

लागत भन्दा भावी आर्थिक लाभहरू अधिक उत्पन्न हुने सम्भावना रहेको अवस्थामा सफ्टवेयरको विकाससँग सम्बन्धित खर्चहरू पुँजिकृत गरिएको छ । कम्प्युटर सफ्टवेयर लागतलाई अपेक्षित उपयोगी अवधिको आधारमा परिशोधित गरिन्छ । सफ्टवेयर चालु अवस्थामा राख्न लाग्ने रकमलाई खर्चको रूपमा मान्यता दिइन्छ ।

सफ्टवेयरलाई प्रयोगको लागि उपलब्ध मिति देखि समादर विधिमा, अनुमानित उपयोगी अवधिमा नाफा वा नोक्सान हिसाबमा यसको अपलेखन गरिन्छ । हालको र तुलनात्मक अवधिको लागि सफ्टवेयरको अनुमानित उपयोगी अवधि पाँच वर्ष हो । प्रत्येक रिपोर्टिंग मितिमा, यी सम्पत्तिहरू हानी नोक्सानीका संकेतकहरूको लागि समीक्षा गरिन्छ । जब सम्पत्तिको किताबी मूल्य यसको पुनः प्राप्त योग्य रकम भन्दा बढि हुने निर्धारित हुन्छ तब सम्पत्तिलाई हानी नोक्सानिका साथ लेखांकन गरिन्छ ।

३.९ लगानी सम्पत्ति र बिक्रीको लागि राखिएको गैर चालु सम्पत्ति

लगानी सम्पत्ति

सम्पत्ति र उपकरणहरू र बिक्रीको लागि राखिएको गैर-चालु सम्पत्तिहरूको रूपमा वर्गीकृत गरिएका बाहेकका जग्गा वा जग्गा र भवनहरू लगानी सम्पत्तिमा समावेश गरिन्छ । सामान्यतया, बैंकले गैर-बैंकिंग सम्पत्तिहरूको रूपमा प्राप्त गरेको तर रिपोर्टिङ मितिमा बिक्री हुन बाँकी रहेको सम्पत्ति पर्दछ ।

लगानी सम्पत्तिको रूपमा वर्गीकृत गैर बैंकिंग सम्पत्तिहरूको विवरण ५.१५ मा राखिएको छ ।

बिक्रीको लागि राखिएको गैर चालु सम्पत्ति

गैर-चालु सम्पत्ति (जस्तै सम्पत्ति) र निसर्ग समूहहरू (दुवै सम्पत्ति र दायित्वहरू सहित) बिक्रीको लागि राखिएको रूपमा वर्गीकृत गरिएको छ । तलको अवस्थामा त्यसलाई किताबी मूल्य वा बेचनको लागि लाग्ने खर्च घटाएपछिको फेयर भ्याल्यु जुन न्यून हुन्छ त्यसमा मापन गरिएको छ :

- (१) सैधान्तिक रूपमा किताबी मूल्य बिक्रीको माध्यमबाट प्राप्त हुनेछ,
- (२) तिनीहरू वर्तमान अवस्थामा नै बिक्रीको लागि उपलब्ध हुन्छन् र
- (३) तिनीहरूको बिक्रीको सम्भावना उच्च छ ।

बिक्रीको लागि राखिएको प्रारम्भिक वर्गीकरणको ठीक पहिले, सम्पत्ति (वा एकै निसर्ग समूहका सम्पत्ति र दायित्व)हरूले किताबी मूल्य माथि वर्णन गरिएको लेखा नीतिका अनुसार मापन गरिन्छ ।

३.१० आयकर

कर व्ययमा वर्तमान कर र स्थगन कर खर्च समावेश हुन्छ । अन्य विस्तृत आम्दानीको विवरण र इक्विटीमा भएको परिवर्तन सम्बन्धि विवरणमा समावेश भएको बाहेकको चालु कर र स्थगन कर नाफा/नोक्सानको विवरणमा गणना गरिएको छ ।

क. चालु कर

चालु कर भनेको यस वर्षको नाफा वा नोक्सानमा हुने अपेक्षित तिर्नु पर्ने वा पाउनु पर्ने करको रकम हो जुन रिपोर्टिंग मितिमा लागू गरिएको वा ठोस रूपमा लागू गरिएको करका दरहरू प्रयोग गरी गणना गरिन्छ र अधिल्लो वर्षहरूमा तिर्नु पर्ने कर पनि समायोजन गरिन्छ ।



ख. स्थगन कर

आर्थिक वर्षको अन्त्य मितिमा सम्पत्ति र दायित्वको कर आधार (Tax base) र किताबी मूल्यको अस्थायी भिन्नताहरूमा स्थगन कर पहिचान गरिन्छ।

स्थगन आयकर आर्थिक वर्षको अन्त्य मितिमा बैंकमा लागू हुने त्यो दर प्रयोग गरी निर्धारण गरिन्छ जुन सम्बन्धित स्थगन आय कर सम्पत्ति प्राप्त हुँदा वा स्थगन आयकर दायित्व समाप्त हुँदा लागू हुने अपेक्षा गरिएको हुन्छ।

स्थगन कर सम्पत्तिहरू तब मात्र मापन गरिन्छ जब भविष्यमा अस्थायी भिन्नताहरूको अन्त्य गर्न करयोग्य मुनाफा उपलब्ध हुनेछ भनी अपेक्षा गर्न सकिन्छ।

३.११ निक्षेप, जारी गरिएका ऋणपत्र र अन्य सहायक आवधिक दायित्वहरू

क. निक्षेप

बैंकले आफ्ना ग्राहकहरूबाट चालू आवधिक र मार्जिन खाताहरू अन्तर्गत निक्षेप स्वीकार गर्दछ जसले खातावालाई पैसा जम्मा गर्न र निकाल्न अनुमति दिन्छ। यी कारोबार बैंकको खाताहरूमा रेकर्ड गरिएको छ र परिणामस्वरूप बाँकी मौज्जात बैंकको दायित्वको रूपमा रेकर्ड गरिएको छ जुन रकमले बैंकले ग्राहकलाई दिनुपर्ने रकमको प्रतिनिधित्व गर्दछ।

ख. जारी गरिएका ऋणपत्र

आर्थिक वर्षको अन्त्य मितिमा बैंकले कुनै ऋणपत्र जारी गरेको छैन।

ग. अन्य सहायक आवधिक दायित्वहरू

यी असुरक्षित दायित्व हुन् जुन कम्पनी बन्द (winding up) भएको खण्डमा निक्षेपकर्ताहरूलाई भुक्तान गरे पश्चात् भुक्तान गरिन्छ। बैंकले वित्तीय विवरणको मितिसम्म कुनै सहायक आवधिक दायित्व जारी गरेको छैन।

३.१२ व्यवस्थाहरू

विगतको घटनाको परिणाम स्वरूप बैंकको वर्तमान सिर्जित वा कानुनी दायित्व छ जुन विश्वसनीय तरिकाले नाप्न सकिन्छ र दायित्व पूरा गर्न आर्थिक लाभको बहिर्गमन हुन्छ भने त्यसलाई बैंकले व्यवस्थाको रूपमा लेखाङ्कन गर्छ।

बैंकले संभावित दायित्वको लेखांकन त्यति बेला गर्दछ जब बैंकको संभावित दायित्व वा वर्तमान दायित्व को कारण सम्भवत बैंकको स्रोतको बहिर्गमनको आवश्यकता पर्दैन। संभावित दायित्व वा वर्तमान दायित्व जसबाट बैंकको स्रोतको बहिर्गमनका सम्भावना न्यून रहन्छ बैंकले त्यसको लागि कुनै व्यवस्था गर्दैन वा त्यसको लेखांकन गर्दैन।

यदि बैंकद्वारा गरिएको करारबाट बैंकलाई प्रवाह हुने अपेक्षित लाभ भन्दा दायित्वको शर्तहरू पुरा गर्न लामो अपरिहार्य (Unavoidable) लागत बढी हुन्छ भने त्यसबेला बैंकले कडा सम्झौता (Onerous Contract) को व्यवस्था गर्दछ।

व्यवस्थाहरू प्रत्येक आर्थिक वर्षको अन्त्यमा समीक्षा गरिन्छ र वर्तमानको उत्तम अनुमानलाई प्रतिबिम्बित गर्न समायोजित गरिन्छ। यदि दायित्वको भुक्तानी गर्न संसाधनहरूको बाहिरिने सम्भावना नदेखिएमा व्यवस्थालाई फिर्ता गरिन्छ। यदि रकम प्राप्त हुने सम्भाव्यता छैन भने सम्भावित सम्पत्तिहरू वित्तीय विवरणमा पहिचान गरिँदैन। यदि सम्भावना छ भने, सम्भावित सम्पत्तिको पनि खुलासा गरिन्छ। यद्यपि सम्भावित सम्पत्तिहरूको निरन्तर समीक्षा गरिन्छ र यदि आर्थिक लाभको प्रवाह देखा पर्ने निश्चित भएमा, लाभ प्राप्त गरेको अवधिमा सम्पत्ति र सम्बन्धित आयलाई मान्यता दिइनेछ।

३.१३ आम्दानीको लेखाङ्कन

आम्दानी भनेको साधारण गतिविधिहरूको क्रममा उत्पन्न हुने आर्थिक लाभहरूको प्रवाह हो जसले इक्विटीमा बृद्धि हुन्छ र जुन इक्विटीका सहभागीहरूले योगदान फु्याएको बाहेकको रकम हो। आर्थिक लाभहरू बैंकमा प्रवाहित हुने सम्भावना



प्रबल भएमा र त्यसको उपयुक्त मापन गर्न सकेमा मात्र आम्दानीको लेखांकन गरिन्छ । आम्दानीको प्राप्तीको सम्भावना नरहेको अवधिमा आम्दानीको लेखांकन गरिएको छैन । आम्दानी अर्न्तगत ब्याज आम्दानी, शुल्क र कमिशन आय, कार्डको आम्दानी, विप्रेषण आम्दानी, ब्याङ्कासुरेन्स कमिशन आदी पर्दछन् । अन्यथा उल्लेख गरिएको बाहेक आम्दानीको लेखाङ्कन नेपाल लेखामान मानक (NAS १८) “आम्दानी” बमोजिम गरेको छ ।

क. ब्याज आम्दानी

विक्रीका लागि उपलब्ध सम्पत्ति र परिशोधित लागतमा मापन गरिएका वित्तीय सम्पत्तिबाट हुने ब्याज आम्दानीलाई बैंकको साविकको ब्याज दरको हिसाबले लेखाङ्कन गरेको छ जुन प्रभावकारी ब्याजदरसँग लगभग समान हुन्छ ।

प्रभावकारी ब्याज विधि प्रयोग गरी जनाइने ब्याजदरसँग नजिक हुने हुनाले कर्जा तथा सापटबाट हुने ब्याज आम्दानीको लेखाङ्कन गर्दा सुरुको शुल्कलाई कर्जा तथा सापटको अवधिमा अपलेखन गरिएको छैन । बैंकको अनुमानमा प्रभावकारी ब्याज विधि प्रयोग गर्दा हुने फाइदा भन्दा खर्च धेरै हुन्छ ।

प्रभावकारी ब्याज विधि भनेको वित्तीय सम्पत्ति वा वित्तीय दायित्वको परिशोधित लागत गणना गर्ने र ब्याज आय वा ब्याज खर्च सम्बन्धित अवधिमा छुट्याउने एक विधि हो । प्रभावकारी ब्याज दर त्यो दर हो जसले भविष्यमा हुने नगद भुक्तानी वा रसिदहरूलाई वित्तीय उपकरणको अपेक्षित अवधिमा छुट दिन्छ वा उचित छोटो अवधिमा वित्तीय सम्पत्ति वा वित्तीय दायित्वको खुद किताबी रकममा छुट दिन्छ । प्रभावकारी ब्याज दरको हिसाब गर्दा, बैंकले वित्तीय उपकरणको सबै अनुबन्धनका शर्तहरू विचार गर्दै नगद प्रवाहको अनुमान गर्दछ (उदाहरणका लागि, पूर्वभुक्तानी विकल्पहरू) तर भविष्यमा हुन सक्ने क्रेडिट घाटालाई विचार गर्दैन । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा जारी कार्य आउट अनुसार, गणना गर्न अमूर्त वा अव्यावहारिक भएको खण्डमा बाहेक आम्दानी गणना गर्दा करारका पक्षहरू बीच करारमा भुक्तान गरिएको वा प्राप्त गरिएको सबै शुल्कहरू समावेश हुन्छ जुन प्रभावी ब्याज दर, लेनदेन लागतहरू र अन्य सबै प्रीमियम वा छुटहरूको अभिन्न हिस्सा हो ।

कर्जा तथा सापटबाट हुने ब्याज आम्दानीको लेखाङ्कन ब्याज आम्दानी सम्बन्धी दिशानिर्देशन २०१९ को आधारमा गरिएको छ । असल, सूक्ष्म निगरानी, पुनरतालिकीकरण/पुनरसंरचना, कमसल र शंकास्पद वर्ग भित्र वर्गिकरण गरिएको कर्जाबाट पाउन पर्ने ब्याजलाई आम्दानी जनाइएको छ । खराब वर्ग भित्र वर्गिकरण गरिएको कर्जाको ब्याज आम्दानीलाई लेखांकन गरिएको छैन । धितोको शुद्ध प्राप्य मानलाई भने ध्यान दिइएको छैन ।

असार मसान्त २०७७/७८ मा असुल हुन बाँक ब्याज रु ४३ करोड ९७ लाख मध्ये, रु १८ करोड ६३ लाख खराब कर्जा बाहेकको प्राप्त हुन बाँकी ब्याजलाई ब्याज आम्दानी सोरुप देखाइएको छ । खराब कर्जा बाहेकको प्राप्त हुन बाँकी ब्याज मध्ये भाद्र १५ २०७८मा, रु ८ करोड ९१ लाख उठेको छ जसलाई ११ / ०४ / २०७८ को परिपत्र न. १/०७८/०७९ अनुसार नियमनकारी कोषमा लिएको छैन ।

आर्थिक वर्ष २०७७/७८ मा दोँदी खोला जल विद्युत कम्पनीमा पाकेको ब्याजलाई नेपाल राष्ट्र बैंकले दिएको स्वीकृति अनुरूप पुँजीकरण गरिएको छ जसको विवरण तल उल्लेख गरिएको छ

ऋणी	पहिलो ऋमास	दोस्रो ऋमास	तेस्रो ऋमास	चौथो ऋमास	जम्मा
दोँदी खोला जल विद्युत कम्पनी लि.	३,२३२,८१८	३,१३७,९८८	३,०८२,७००	-	९,४५३,५०६

बैंकले एनआईबिएल एस क्यापिटल मार्केट लि. संग १३ जेनवरी २०२१ मा सुपर लोवर बागमती हाइड्रोपावर कम्पनीमा इक्विटि लगानी बापत रु २५ करोड अग्रिम भुक्तानी गर्ने सम्झौता गरेको थियो जुन १२ जेनवरी २०२१ मा समाप्त भई फेरि तीन महिनाको सम्मका लागि नविकरण गरिएको छ ।

उक्त सम्झौता अनुसार, अग्रिम रकमलाई शेयरमा परिवर्तन गर्न ६ महिना समय दिइएको छ र यदि उक्त समयमा परिवर्तन गर्न असक्षम भए योजनाले ६५ ब्याज बैंकलाई बुझाउनु पर्नेछ ।

बैंकले २०७७/७८ असार मसान्त सम्ममा रु ७,३९७,२६० ब्याज आम्दानी गर्न सक्षम भएको छ जसलाई अन्य ब्याज आम्दानी शिर्षकमा देखाइएको छ ।



ख. शुल्क र कमिशन आय

शुल्क र कमिशन आयलाई प्रोदभावी रूपमा पहिचान तब गरिन्छ जब सम्बन्धित सेवा प्रदान गरिन्छ वा महत्वपूर्ण काम गर्दा निर्धारण गरिएको मूल्यभन्दा लाभ बढी हुन्छ। शुल्क र कमिशनलाई प्रोदभावी रूपमा जनाउन लाग्ने लागत लाभ भन्दा बढी भएमा शुल्क र कमिशनलाई सोही वर्ष खर्च जनाइन्छ। सामान्यतया पाँच हजार भन्दा कम आयलाई नगदको आधारमा पहिचान गरिन्छ।

ग. लाभांश आय

लाभांश प्राप्त गर्ने हक स्थापित भइसकेपछि लाभांश आम्दानी जनाइन्छ। लाभांश आयलाई वित्तीय उपकरणहरूको वर्गीकरणको आधारमा खुद व्यापारिक आय, नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापन गरिएको खुद आय वा अन्य आयमा जनाइन्छ।

घ. खुद व्यापारिक आम्दानी

खुद व्यापारिक आम्दानीमा व्यापारिक सम्पत्ति/दायित्वको खुद नाफा पर्दछ। यस अन्तर्गत व्यापारिक सम्पत्ति/दायित्वको पाकेको ब्याज, फेयर भ्याल्युमा परिवर्तन, र विदेशी विनिमयको कारोबारबाट सृजित लाभ/हानी राखेको छ।

ङ. नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्यु (FVTPL) मा मापन गरिएको अन्य वित्तीय उपकरणबाट खुद आम्दानी

नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापन गरिएको वित्तीय उपकरणहरूको फेयर भ्याल्युमा आएको परिवर्तनले हुने नाफा नोक्सानलाई जुन अवधिमा नाफा नोक्सान हुन्छ सोही अवधिमा नाफा नोक्सान विवरणमा नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्यु (FVTPL) मा मापन गरिएको अन्य वित्तीय उपकरणबाट खुद आम्दानी भनि समावेश गरिएको छ। फेयर भ्याल्युमा मापन गरिएको वित्तीय उपकरणहरूबाट हुने अनुवन्धीय व्यवस्थाको ब्याज आम्दानी र खर्चलाई खुद आम्दानीमा समावेश गरिएको छ।

३.१४ ब्याज खर्च

निक्षेप सहित वित्तीय दायित्वको ब्याज खर्चलाई नाफा नोक्सान विवरणमा प्रभावकारी ब्याजदर विधि प्रयोग गरी जनाइएको छ। सबै व्यापारिक दायित्वहरूमा ब्याजको खर्च बैंकको व्यापारिक कार्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने मानिन्छ र व्यापारिक सम्पत्ति तथा दायित्वको फेयर भ्याल्युमा हुने परिवर्तनको साथ खुद व्यापारिक आम्दानीमा प्रस्तुत गरिन्छ।

३.१५ कर्मचारी अवकाश सुविधा

बैंकको कर्मचारी उपदान, संचय कोष तथा औषधोपचार गरी तीनवटा अवकाश सुविधाहरू छन्।

क. सेवानिवृत्ति लाभ दायित्वहरू

बैंकले आफ्नो कर्मचारीहरूलाई परिभाषित लाभ योजना अन्तर्गत संचय कोष योजना, उपदान (नयाँ श्रम ऐन २०७४ अनुसार) तथा औषधोपचार खर्च बापत योजना संचालन गरेको छ।

संचय कोष

संचयकोषको लागि प्रत्येक महिना बैंकको तर्फबाट कर्मचारीको संचय कोषमा हुने योगदानलाई खर्च मानेर स्वीकृत अवकाश कोष (जस्तै कर्मचारी संचयकोष) मा जम्मा गर्ने गरेको छ। कर्मचारी संचयकोषमा योगदान गरिएको समयमा नै संचालन खर्च जनाइएको छ। उक्त रकम जम्मा गरेपछि बैंकको अरु रकम भुक्तानी गर्नुपर्ने दायित्व रहँदैन।

औषधोपचार खर्च

औषधोपचार खर्चको लागि बैंकले सम्पूर्ण स्थायी कर्मचारीहरूको एक महिनाको तलब बराबरको रकम छुट्ट्याएको छ र उक्त खर्चलाई संचालन खर्च भित्र देखाइएको छ। हरेक महिना छुट्ट्याइएको रकम बराबरको भुक्तानी गर्नुपर्ने दायित्व बैंकमा रहन्छ।



उपदान

५ वर्ष सेवा अर्वाधि नपुगेका कर्मचारीहरूको हकमा कर्मचारीहरूको आधारभुत तलबको ८.३३ प्रतिशत रकम निश्चित सुविधा योजना (Defined Benefit Plan) मानि लिइएको छ ।

५ वर्ष अर्वाधि पुगेको कर्मचारी सबै उपदान व्यवस्थाहरू निश्चित सुविधा योजना (Defined Benefit Plan) भएकोले वित्तीय विवरणमा प्रस्तुत गरिएको उपदान बापतको दायित्व वर्तमान दायित्वबाट सम्पत्ति योजना (Plan Assets) को फेयर भ्यालु घटाई आएको रकम हो । यस्तो दायित्व विमांकिक (Actuarial) मूल्याङ्कन को आधारमा गरिएको छ ।

सेवा अर्वाधि पाँच वर्ष नपुगेको कर्मचारीको हकमा विमांकिक मूल्याङ्कन गरिएको छैन र कर्मचारीको आधारभुत तलबको ८.३३ प्रतिशत रकम लिइएको छ ।

ख. दीर्घकालीन सुविधा दायित्व (संचित विदा)

कर्मचारी विनिमयावली अनुसार बैंकले संचित विदाको सुविधा प्रदान गरेको छ । घर विदा ६० दिन सम्म तथा विरामी विदा जति दिन सम्म पनि संचित गर्न सकिनेछ । संचित विदाको सुविधा दीर्घकालीन सुविधा दायित्व अन्तरगत पर्दछन् । संचित विदा बापतको दायित्व विमांकिक (Actuarial) मूल्याङ्कन को आधारमा गरिएको छ । दीर्घकालीन सुविधा दायित्व अवकाश पछिको निश्चित सुविधा योजना (Post Retirement Defined Benefit Plan) जस्तो अनिश्चित हुँदैन । तसर्थ संचित विदा बापतको रकमको पूर्णगणनाको नाफा/(नोक्सानी) २०७८ आषाढ मसान्तको नाफा नोक्सान हिसाबमा देखाइएको छ । यस्तो रकम एकपटक भुक्तानी गरिसकेपछि बैंकले पुन भुक्तानी गनुपर्ने दायित्व रहँदैन ।

३.१६ पढा

संचालन पढाको भुक्तानीलाई नाफा/नोक्सान विवरणमा समदर प्रणालीले पढाको अर्वाधि सम्म खर्चको रूपमा देखाइन्छ । संचालन पढाको भुक्तानी सो आधारमा नभए पनि अन्य प्रणालीगत आधारको प्रयोग प्रयोगकर्ताको लागि लाभदायक नभए सम्म समदर प्रणालीमा नै खर्च जनाइने छ ।

३.१७ विदेशी मुद्रा अनुवाद

वित्तीय विवरण नेपाली रुपैयाँमा प्रस्तुत गरिएको छ । विदेशी मुद्राहरूको कारोबारलाई कारोबार मितिको विदेशी विनिमय दरमा बैंकको कार्यात्मक मुद्रामा अनुवाद गरिएको छ । विदेशी मुद्रामा लेखांकन गरिएको मौद्रिक सम्पत्ति र दायित्वहरूलाई कार्यात्मक मुद्रामा सम्बन्धित वित्तीय विवरणको अन्त्य मितिमा अनुवाद गरिन्छ ।

त्यस्तो लेनदेनहरूको बन्दोबस्तको परिणामस्वरूप विदेशी विनिमयमा भएको लाभ र घाटा, र मौद्रिक सम्पत्ति र दायित्वहरूको वर्षको अन्तको विनिमय दरमा मापन गर्दा भएको लाभ र घाटालाई नाफा वा नोक्सानको रूपमा मान्यता दिइन्छ ।

यदि गैर मौद्रिक सम्पत्ति र दायित्व ऐतिहासिक लागतमा जनाइएको भए ऐतिहासिक विनिमय दरहरूमा अनुवाद गरिन्छ र फेयर भ्यालु मूल्यमा राखिएको भएमा वर्षको अन्तको विनिमय दरमा लेखांकन गरिन्छ । यसबाट हुने नाफा नोक्सानलाई सम्पत्ति वा दायित्वमा भएको लाभ वा हानीको आधारमा नाफा / नोक्सान विवरणमा वा अन्य विस्तृत आम्दानीमा लेखांकन गरिन्छ ।

३.१८ वित्तीय जमानत र कर्जा प्रतिवद्धता

वित्तीय जमानत भनेको ऋणीले भुक्तानी दिन असफल भएको अवस्थामा बैंकले धारकरलाई ऋण उपकरणको सर्तको आधारमा क्षतिपूर्ति दिन्छु भनी गरेको सम्झौता हो ।

कर्जा प्रतिवद्धता भनेको पूर्व निर्दिष्ट सर्त र सर्तहरू अन्तर्गत रहि कर्जा प्रदान गर्ने प्रतिवद्धता हो । यस्तो कर्जा रद्द गर्न मिल्ने वा नमिल्ने अधिवर्ष कर्जा वा भविष्यको जमानत वा प्रतीत पत्रको रूपमा हुन सक्छ जसको भुक्तानी बैंकले आर्थिक वर्षको अन्त्यसम्म गरेको हुँदैन ।



३.१९ शेयर पूँजी र कोष

बैंकले पूँजीगत उपकरणहरूलाई उपकरणको अनुबन्ध शर्तहरूको आधारमा वित्तीय दायित्व वा इक्विटी उपकरणहरूको रूपमा वर्गीकृत गरेको छ। इक्विटीलाई बैंकको कुल सम्पत्तिमा सम्पूर्ण दायित्व घटाए पछि बाँकि स्वार्थको रूपमा परिभाषित गरिएको छ। साभ्ना शेयरलाई बैंकको इक्विटीको रूपमा वर्गीकृत गरिएको छ र त्यसको बाडफाँडलाई इक्विटीमा भएको परिवर्तनको विवरणमा प्रस्तुत गरिएको छ। निष्कासनमा प्रत्यक्ष रूपमा सम्बन्धित बृद्धिशिल लागतलाई इक्विटी उपकरणको प्रारम्भिक मापनबाट त्यसबाट हुने कर लाभलाई समायोजन गरी घटाइन्छ। साधारण शेयरको लाभांशलाई घोषित भएको अवधिमा इक्विटीमा मान्यता दिइन्छ।

कोषमा सचिit मनुाफा, फेयर भ्यालु कोष र अरु नियामक कोषहरू जस्तै साधारण जगेडा कोष, लगानी समायोजन कोष, विनिमय समीकरण कोष, नियमनकारी कोष सामाजिक उत्तरदायित्व कोष, कमर्चारी दक्षता तथा अभिवृद्धि कोष आदि पर्दछन्।

३.२० प्रति शेयर आम्दानी

बैंकले साधारण शेयरको लागि आधारभूत प्रति शेयर आम्दानी र डाइलुटेड प्रति शेयर आम्दानी प्रस्तुत गर्दछ। साधारण शेयरधनीहरूको लागि हुने नाफा वा नोक्सानलाई सो अवधिको अन्त्यमा रहेको भारित औषत शेयर संख्याले भाग गरि आधारभूत प्रति शेयर आम्दानी निकालिएको छ। कुल नाफा र इक्विटी शेयर संख्याको भारित औषत संख्यालाई सम्भाव्य डाइलुटीभ साधारण शेयरले पार्ने असरलाई समायोजित गरि डाइलुटेड प्रति शेयर आम्दानी निकालिएको छ।

हकप्रद शेयर, बोनस शेयर जस्ता पूँजीकरणको परिणाम स्वरूप साधारण शेयर वा सम्भाव्य डाइलुटीभ साधारण शेयरको संख्या बृद्धि भएमा प्रस्तुत सबै अवधिको लागि आधारभूत प्रति शेयर आम्दानी र डाइलुटेड प्रति शेयर आम्दानीको गणनाका लागि पूर्वव्यापी रूपमा समायोजित गरिन्छ।

३.२१ परिचालनका क्षेत्रहरू

व्यवस्थापन र रिपोर्टिंग उद्देश्यहरूको लागि बैंकलाई व्यापारिक बैकिंग, ट्रेजरी, कार्ड र रेमिट्यान्स जस्ता खण्डहरूमा व्यवस्थित गरिएको छ। परिचालनका क्षेत्रहरूको परिणाम निकाल्दा प्रत्यक्ष रूपमा त्यस क्षेत्रसँग सम्बन्ध राख्ने आम्दानी र खर्च र साथै उचित आधारमा छुट्याउन मिल्ने साभ्ना आम्दानी र खचलाई गणना गरिएको छ।

निर्धारण नगरिएका वस्तुहरूमा सामान्यतया साभ्ना सम्पत्ति, प्रमुख कार्यालय खर्च, र कर सम्पत्ति र दायित्व पर्दछन्।



४.१ नगद तथा नगद समान

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
नगद मौज्जात	६६४,०५८,७१३	६१९,४०७,१९६
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	४६३,४१६,१५६	१,८१९,८५९,१३४
माग तथा अल्प सुचनामा प्राप्त हुने रकम	१,८०५,०१३,९४२	४,०४४,९०९,१७१
अन्य	-	-
जम्मा	२,९३२,४८८,८११	६,४८४,१७५,५००

नगद र नगद समानको फेयर भ्याल्यू यसको किताबी मूल्य हो । भल्टमा राखिएको नगदको भौतिक तथा वित्तीय जोखिम न्यूनीकरणको लागि बीमा गरिएको छ । तरलता र व्यावसायीक आवश्यकताका आधारमा भल्टमा रकमको व्यवस्थापन गरिएको छ । बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जातमा स्थानीय बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जातलाई समावेश गरिएको छ । विदेशी मुद्रामा रहेको नगदमा विदेशी विनिमय दरको परिवर्तनबाट हुने जोखिमलाई नियमित रूपमा निरिक्षण गरिएको छ र पहिचान भएको खण्डमा तुरुन्त व्यवस्थापन गरिएको छ । माग तथा अल्प सुचनामा प्राप्त हुने रकममा बिभिन्न बैंक तथा वित्तीय संस्थामा कल खातामा राखेको रकम समावेश गरिएको छ ।

४.२ नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनुपर्ने

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
नेपाल राष्ट्र बैंकमा रहेको वैधानिक मौज्जात	१,०९८,२०२,३०६	२,०४२,२१८,७३४
पुनः विक्रिको निमित्त खरिद गरिएको धितोपत्र	-	-
नेपाल राष्ट्र बैंकबाट प्राप्त हुन सक्ने र अन्य निक्षेप	२,०२९	-
जम्मा	१,०९८,२०४,३३५	२,०४२,२१८,७३४

नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात मूख्यतः अनिवार्य मौज्जात सम्बन्धी व्यवस्था अनुरूप राखिएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त हुन सक्ने र अन्य निक्षेपमा नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रामा रहेको निक्षेप समावेश गरिएको छ ।

४.३ बैंक तथा वित्तीय संस्थामा रहेका मौज्जात

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
स्वदेशी बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	-	-
विदेशी बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	-	-
घटाउने : जोखिम व्यवस्था	-	-
जम्मा	-	-

३१ आषाढ, २०७८ मा यस बैंकको अन्य बैंक तथा वित्तीय संस्थामा मौज्जात रहेको छैन ।



४.४ व्युत्पन्न वित्तीय उपकरणहरू

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
व्यापारिक लगानी	-	-
व्याजदर स्वाप	-	-
मुद्रा स्वाप	-	-
अग्रिम विनिमय सम्झौता	-	-
अन्य	-	-
जोखिम व्यवस्थापनको निम्ति	-	-
व्याजदर स्वाप	-	-
मुद्रा स्वाप	-	-
अग्रिम विनिमय सम्झौता	-	-
अन्य	-	-
जम्मा	-	-

३१ आषाढ, २०७८ मा यस बैंक संग व्युत्पन्न वित्तीय उपकरणहरू रहेका छैनन् ।

४.५ अन्य व्यापारिक सम्पत्तिहरू

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
ट्रेजरी बिल	-	-
नेपाल सरकारको ऋणपत्र	-	-
नेपाल राष्ट्र बैंकको ऋणपत्र	-	-
स्वदेशी इजाजत प्राप्त संस्थाको ऋणपत्र	-	-
ईक्विटी	-	४४४,८९२,९५१
अन्य	-	-
जम्मा	-	४४४,८९२,९५१
धितोमा राखिएको	-	-
धितोमा नराखिएको	-	४४४,८९२,९५१

व्यापारिक सम्पत्तिहरू ती सम्पत्तिहरू हुन् जुन इजाजतपत्र प्राप्त संस्थाले निकट भविष्यमा बेच्ने उद्देश्यको लागि र छोटो अवधिमा लाभ कमाउने उद्देश्यले धारण गर्दछ । बैंकले यो शिर्षकमा ब्यापारका लागि लिईएको इक्विटी समावेश गरेको छ ।



४.५.१ अन्य व्यापारिक सम्पत्तिहरूको विवरण

(रकम रु.मा)

	यस वर्ष		गत वर्ष	
	लागत	फेयर भ्यालु	लागत	फेयर भ्यालु
सूचीकृत इक्विटीमा लगानी				
लक्ष्मी लघुवित्त वित्तीय संस्था लि. (११३ किता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता, जसमध्ये २७ किता बोनस शेयर)	-	-	८,६००	१३७,१८२
रिडी हाइड्रो पावर डेभलपमेण्ट कम्पनी लि. (२४४ किता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता, जसमध्ये ५६ किता बोनस शेयर)	-	-	१८,८००	२०,४९६
जलविद्युत लगानी तथा विकास कम्पनी लि. (३९,८२५ किता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता, जसमध्ये ३,६२० किता बोनस शेयर)	-	-	३,६२०,५००	५,२९६,७२५
डादी ग्रुप पावर लि. (६३६ किता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता, जसमध्ये ५७ किता बोनस शेयर)	-	-	५७,९००	७३,१४०
अरुण कावेली पावर लि. (२९५ किता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	-	-	२९,५००	३४,२२०
सिनर्जी पावर डेभलपमेण्ट लि. (६१६ किता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	-	-	६१,६००	६०,३६८
फरवार्ड कम्प्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लि. (६४ किता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता, जसमध्ये ३८ किता बोनस शेयर)	-	-	२,६००	१०२,३३६
नेपाल लाइफ इन्स्युरेन्स कम्पनी लि. (७,६०३ किता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता, जसमध्ये ४,१७५ किता बोनस शेयर)	-	-	४,८८४,९००	९,५७९,७८०
माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था लि. (३१ किता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता, जसमध्ये १३ किता बोनस शेयर)	-	-	१,८००	२७,७४५
स्वदेशी लघुवित्त वित्तीय संस्था लि. (१५ किता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता, जसमध्ये ३ किता बोनस शेयर)	-	-	१,२००	१३,८९०
युनाईटेड मोदी हाइड्रो पावर लि. (३३७ किता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	-	-	३३,७००	३५,०४८
एशियन लाइफ इन्स्युरेन्स कम्पनी लि. (१,६६,७५७ किता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता, जसमध्ये ३८,७५१ किता बोनस शेयर)	-	-	१२,८००,९००	४३,३५६,८२०
बुटवल पावर कम्पनी लि. (५१० किता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता, जसमध्ये ११६ किता बोनस शेयर)	-	-	२२२,०२८	१८३,०९०
अरुण भ्याली हाइड्रो डेभलपमेण्ट कम्पनी लि. (२०,१०४ किता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता, जसमध्ये ४,४४६ किता बोनस शेयर)	-	-	६,९८१,१८६	१,८६९,६७२
चिलिमे हाइड्रो पावर कम्पनी लि. (३४,९४४ किता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता, जसमध्ये १२,५७२ किता बोनस शेयर)	-	-	२५,५९४,४४५	१३,९०७,७१२



प्रुडेन्सियल इन्स्युरेन्स कम्पनी लि. (६४,१५२ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता, जसमध्ये १८,९२१ कित्ता बोनस शेयर)	-	-	७,९२२,१४०	२६,१७३,९६५
नेपाल टेलिकम कम्पनी लि. (२९,८८५ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	-	-	१९,४२३,३२१	१९,५७४,६७५
गुराँश लाइफ इन्स्युरेन्स कम्पनी लि. (९५४ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता, जसमध्ये ४८ कित्ता बोनस शेयर)	-	-	३०,२००	४४३,६१०
म्युचुयल फण्डमा लगानी	-	-		
एनआइबिल म्युचुयल फण्ड (एनआइबिल समृद्धि फण्ड १) (१७,३८,९१२ इकाइ, प्रति इकाइ रु. १० ले)	-	-	१७,३८९,१२०	१७,२१५,२२९
ग्लोबल आईएमई क्यापिटल लि. (ग्लोबल आईएमई सम्मुन्नत स्किम १) (४७,४६,५८५ इकाइ, प्रति इकाइ रु. १० ले)	-	-	४७,४६५,८५०	४०,७२५,६९९
एनएमबि हाईब्रिड फण्ड (२०,५०,६२२ इकाइ, प्रति इकाइ रु. १० ले)	-	-	२०,५०६,२२०	१९,४८०,९०९
नबिल ईक्विटी फण्ड (११,२६,५०४ इकाइ, प्रति इकाइ रु. १० ले)	-	-	११,२६५,०४०	१०,५१०,२८२
लक्ष्मी ईक्विटी फण्ड (५८,४९,५८७ इकाइ, प्रति इकाइ रु. १० ले)	-	-	५८,४९५,८७०	५१,३००,८७८
सिटिजन म्युचुयल फण्ड (२०,००,००० इकाइ, प्रति इकाइ रु. १० ले)	-	-	२०,०००,०००	२०,१२०,०००
एनआईसी एशिया ग्रोथ फण्ड (२०,००,००० इकाइ, प्रति इकाइ रु. १० ले)	-	-	२०,०००,०००	२०,३८०,०००
सानिमा म्युचुयल फण्ड (२४,००,००० इकाइ, प्रति इकाइ रु. १० ले)	-	-	२४,०००,०००	२३,८३२,०००
सिद्धार्थ ईक्विटी फण्ड (९,६७,७४८ इकाइ, प्रति इकाइ रु. १० ले)	-	-	९,६७७,४८०	९,६७७,४८०
सिद्धार्थ ईन्भेष्टमेन्ट ग्रोथ स्किम २ (४०,००,००० इकाइ, प्रति इकाइ रु. १० ले)	-	-	४०,०००,०००	४०,०००,०००
एनआईसी एशिया ब्यालेन्ड फण्ड (२०,००,००० इकाइ, प्रति इकाइ रु. १० ले)	-	-	२०,०००,०००	२०,७६०,०००
एनएमबि ५० म्युचुयल फण्ड (२०,००,००० इकाइ, प्रति इकाइ रु. १० ले)	-	-	२०,०००,०००	२०,०००,०००
सनराईज फर्स्ट म्युचुयल फण्ड (३,००,००० इकाइ, प्रति इकाइ रु. १० ले)	-	-	३०,०००,०००	३०,०००,०००
जम्मा	-	-	४२०,४९४,९००	४४४,८९२,९५९



४.६ बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापटी

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
लघुवित्त संस्थालाई दिइएको कर्जा	४,४२८,७४५,६११	८३७,७४८,०५८
अन्य	-	-
घटाउने: नोक्सानी व्यवस्था	५७,५२०,५८९	८,३७७,४८१
जम्मा	४,३७१,२२५,०२२	८२९,३७०,५७८

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको आधारमा बैंक तथा वित्तीय संस्थाहरूलाई दिइएको कर्जा र सापटीमा कर्जा नोक्सानी व्यवस्था गणना गरिएको छ। बैंक तथा वित्तीय संस्थाहरूलाई दिइएको सबै कर्जा असल वर्गमा वर्गिकरण गरिएको छ र यस्तो कर्जाहरूबाट प्राप्त हुन बाकी रहेको ब्याज रकम रु. ४,०८४,९१२ रहेको छ।

४.६.१ कर्जा नोक्सानी व्यवस्था

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
श्रावण १ को मौज्जात	८,३७७,४८१	८,४९०,४७५
यस वर्षको नोक्सानी व्यवस्था	-	-
यस वर्षको थप	५१,९०९,६११	३,१९१,०८७
असुली फिर्ता	२,७६६,५०३	३,३०४,०८१
अपलेखन गरिएको रकम	-	-
आषाढ मसान्तको मौज्जात	५७,५२०,५८९	८,३७७,४८१

लघुवित्त वित्तीय संस्थालाई प्रदान गरिएको एकल कर्जामा कुनै यस्तो शर्त तथा नियमहरू हुँदैनन् जसले बैंकको समग्र नगद प्रवाहको रकम, समय वा निश्चिततामा ठुलो असर पार्ने गर्छ। यी सम्पत्तिहरू परिशोधित लागतमा मापन गरिएको छ। यी सम्पत्तिहरूसँग सम्बन्धित जोखिमहरू नियमित रूपमा मुल्यांकन गरिन्छ। यी व्याज आउने किसिमका कर्जा सापटीहरू हुन् र यस्ता सम्पत्तिबाट हुने आम्दानीलाई नाफानोक्सान हिसाब खाता अन्तर्गत रहेको व्याज आम्दानीमा देखाइन्छ।

४.७ ग्राहक कर्जा तथा सापटी

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
परिशोधित मुल्यमा मुल्याङ्कन गरिएको कर्जा र सापटी	३१,३६५,७११,८७०	३०,४६०,७९८,६७७
घटाउने : नोक्सानी व्यवस्था	१,२१४,९९२,०८४	१,०२२,६८०,०६५
सामुहिक नोक्सानी व्यवस्था (Collective Impairment)	१,०१८,६०६,७०३	८८९,६४०,१७७
एकल नोक्सानी व्यवस्था (Individual Impairment)	१९६,३८५,३८१	१३३,०३९,८८८
खुद रकम	३०,१५०,७१९,७८६	२९,४३८,११८,६१३
FVTPL मा मुल्याङ्कन गरिएको कर्जा तथा सापटी	-	-
जम्मा	३०,१५०,७१९,७८६	२९,४३८,११८,६१३

नेपाल राष्ट्र बैंकको मापदण्ड (निर्देशन नं २) अनुसार नोक्सानी व्यवस्था, रु. १,२७२,५१२,६७३ रहेको छ, जुन NAS ३९ को कुल नोक्सानी व्यवस्था भन्दा बढी छ। NAS ३९ को अनुसार आर्थिक वर्ष २०७७/२०७८ र २०७६/२०७७ मा नोक्सानी व्यवस्था क्रमशः १४६,३७४,०१८ र २७२,२८२,१६३ रहेको छ।



४.७.१ कर्जा प्रकारको आधारमा कर्जा र सापटीको विश्लेषण

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
कर्जा प्रकार		
आवृत्तिक कर्जा	९,०१८,९९६,७९६	८,४२८,३३४,४६६
अधिविकर्ष	७,९३१,६१७,०३२	८,११८,२८८,६६१
ट्रष्ट रिसिप्ट/निर्यात कर्जा	-	-
माग तथा अन्य चालु पुँजी कर्जा	-	-
व्यक्तिगत आवासिय कर्जा	३,५३३,०५३,७०७	३,०४७,३००,८५३
रियल स्टेट कर्जा	१,९७८,५९१,५०७	२,७४९,११६,३६१
मार्जिन प्रकृतिको कर्जा	२,००२,०४१,२३३	१,४८१,२०४,८२४
हायर पर्चेज कर्जा	१,६४८,२६६,९६९	२,००१,७३४,७३५
विपन्न वर्ग कर्जा	१,५३२,९५५,८६६	९७८,८७२,४३७
विल खरिद	-	-
कर्मचारी कर्जा	१०१,१२२,०३७	८७,८८२,८८६
अन्य	३,४३५,५८८,६४२	३,०२५,३९४,५५२
जम्मा	३१,१८२,२३३,७८९	२९,९१८,१२९,७७५
असुल हुन वाँकी व्याज	१८३,४७८,०८२	५४२,६६८,९०२
कुल जम्मा	३१,३६५,७११,८७०	३०,४६०,७९८,६७७

४.७.२ मुद्राको आधारमा कर्जा र सापटीको विश्लेषण

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
नेपाली रुपैया	३१,३६५,७११,८७०	३०,४६०,७९८,६७७
भारतीय रुपैया	-	-
अमेरिकन डलर	-	-
ग्रेट ब्रिटेन पाउन्ड	-	-
युरो	-	-
जापनिज येन	-	-
चाइनिज युआन	-	-
अन्य	-	-
जम्मा	३१,३६५,७११,८७०	३०,४६०,७९८,६७७

४.७.३ धितो सुरक्षणको आधारमा कर्जा तथा सापटीको विश्लेषण

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
सुरक्षित		
चल/अचल सम्पत्ति	२७,८५६,१००,६४८	२६,७३४,०४४,३४६
सुन र चाँदी	४३२,४४५,१९८	८५४,५३७,५२९
स्वदेशी बैंक तथा वित्तीय संस्थाको जमानत	४५९,२०९,६४०	१,२२५,६२१,१९३
सरकारी जमानत	-	-



अन्तराष्ट्रिय सुचिकृत बैंकको जमानत	-	-
निर्यात कागजपत्रको धितो	-	-
मुद्दति निक्षेपको धितो	३५३,९३०,०२६	३२६,६५८,०८३
सरकारी सुरक्षणपत्रको धितो	-	-
काउन्टर जमानत	-	-
व्याक्तिगत जमानत	२२६,०६२,२५८	-
अन्य धितो	२,०३७,९६४,१०१	१,३१९,९३७,५२६
जम्मा	३१,३६५,७११,८७०	३०,४६०,७९८,६७७
सुरक्षण नगरिएको	-	-
कुल जम्मा	३१,३६५,७११,८७०	३०,४६०,७९८,६७७

४.७.४ नोक्सानी व्यवस्था

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
एकल नोक्सानी व्यवस्था		
श्रावण १, २०७७ को मौज्जात	१३३,०३९,८८८	९०,३४४,३४९
यस वर्षको नोक्सानी व्यवस्था		-
यस वर्षको थप	६३,३४५,४९३	४२,६९५,५३९
यस वर्षको असुली/फिर्ता	-	-
अपलेखन	-	-
विदेशी मुद्रा विनिमय दरले नोक्सानी व्यवस्थामा घटबढ	-	-
अन्य घट/बढ	-	-
२०७८ आषाढ मसान्तको मौज्जात	१९६,३८५,३८१	१३३,०३९,८८८
सामुहिक नोक्सानी व्यवस्था		
श्रावण १, २०७७ को मौज्जात	८८९,६४०,१७७	६१२,६४७,१२४
यस वर्षको नोक्सानी व्यवस्था		-
यस वर्षको थप/(फिर्ता)	१२८,९६६,५२७	२७६,९९३,०५३
विदेशी मुद्रा विनिमय दरले नोक्सानी व्यवस्थामा घट/बढ	-	-
अन्य घट/बढ	-	-
२०७८ आषाढ मसान्तको मौज्जात	१,०१८,६०६,७०३	८८९,६४०,१७७
जम्मा नोक्सानी व्यवस्था	१,२१४,९९२,०८४	१,०२२,६८०,०६५



४.८ सुरक्षणपत्रमा लगानी

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
परिशोधित मुल्यमा मुल्याङ्कन गरिएको सुरक्षणपत्रमा लगानी	६,१४४,८२१,१४७	२,९६१,५७३,१०२
FVTOCI मा मुल्याङ्कन गरिएको इक्विटीमा लगानी	१,१५६,६५८,६४५	५१,७३४,३००
जम्मा	७,३०१,४७९,७९२	३,०१३,३०७,४०२

बैंकले यस शीर्षक अन्तर्गत वित्तीय उपकरणमा गरेको लगानीलाई दुई वर्गमा प्रस्तुत गरिएको छ अर्थात परिशोधित मुल्यमा मुल्याङ्कन गरिएको धितोपत्रमा लगानी र FVTOCI मा मुल्याङ्कन गरिएको धितोपत्रमा लगानी । परिशोधित मुल्यमा मुल्याङ्कन गरिएको धितोपत्रमा लगानी बाहेक अन्य लगानी फेयर भ्याल्युमा मापन गरिएको छ र फेयर भ्याल्युमा भएको परिवर्तन अन्य विस्तृत आमदानीमा जनाइएको छ । जब लगानीबाट भएको आमदानी बोनस शेयरको रूपमा प्राप्त हुन्छ, लगानीको मुल्यांकन त्यसको लागत मुल्य परिवर्तन नगरि, शेयर संख्या बढाएर गरिन्छ ।

४.८.१ परिशोधित लागतमा मापन गरिएको सुरक्षणपत्र

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
ऋण सुरक्षण पत्र		
सरकारी ऋण पत्र	३,५५१,४९६,१४७	२,४६१,५७३,१०२
सरकारी ट्रेजरी बिल	२,५९३,३२५,०००	५००,०००,०००
नेपाल राष्ट्र बैंकको ऋण पत्र	-	-
नेपाल राष्ट्र बैंकको निक्षेप उपकरणहरु	-	-
अन्य	-	-
घटाउने: नोक्सानीको लागि व्यवस्था	-	-
जम्मा	६,१४४,८२१,१४७	२,९६१,५७३,१०२

४.८.२ अन्य विस्तृत आमदानीको तालिकामा फेयर भेल्युमा मुल्यांकन गरिएका शेयर लगानी

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
ईक्विटी उपकरणहरु		
सुचिकृत शेयर	१,१०२,६९०,४४५	-
सुचिकृत नभएका शेयर	५३,९६८,२००	५१,७३४,३००
जम्मा	१,१५६,६५८,६४५	५१,७३४,३००

लगानीको लागत इक्विटीको नेटवर्थभन्दा कम नहुने भन्ने अनुमान गरिएकोले सुचिकृत नभएका इक्विटी लगानीलाई लागतमा प्रस्तुत गरिएको छ ।



४.८.३ इक्विटी लगानी सम्बन्धमा जानकारी

(रकम रु.मा)

	यस वर्ष		गत वर्ष	
	लागत	फेयर भ्यालु	लागत	फेयर भ्यालु
सूचीकृत इक्विटीमा लगानी				
अपि पावर कम्पनी लि. (१८०० कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	१८०,०००	७२५,४००	-	-
अरुण भ्याली हाइड्रो पावर डेभलपमेण्ट कम्पनी लि. (१३१५५ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	१,६३८,८२३	६,३१४,४००	-	-
एसिएन लाइफ इन्स्युरेस कम्पनी लिमिटेड (७५७ कित्ता संस्थापक शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	५८,११०	२८७,६६०		
एसिएन लाइफ इन्स्युरेस कम्पनी लिमिटेड (५५०० कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	७,२३३,०३१	७,४१४,००८	-	-
बुटवल पावर कम्पनी लिमिटेड (१७५ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	७४,१७७	८८,५५०	-	-
चन्द्रागिरी हिल्स लिमिटेड (१०० कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	२०१,७५१	१५०,५००	-	-
छिमेक लघुबित्त विकास बैङ्क लि. (५१४५ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	८,६७३,७४७	८,९४२,०१०	-	-
चिलिमे हाइड्रो पावर कम्पनी लि. (३८,५१९ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता, जसमध्ये १२,५७२ कित्ता बोनस शेयर)	२५,६४२,३८५	२६,४६२,५५३	-	-
सिटीजन इन्भेष्टमेन्ट ट्रष्ट (४,४७२ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	१७,१६३,७३४	१५,६१०,६७०	-	-
सिटीजन म्युचुअल फण्ड (२०००००० इकाइ, प्रति इकाइ रु. १० ले)	२०,०००,०००	२५,१६०,०००	-	-
सिटीजन म्युचुअल फण्ड २(१०००० इकाइ, प्रति इकाइ रु. १० ले)	१०६,२००	१४१,५००	-	-
डिप्रोक्स लघुबित्त वित्तिय संस्था लि. (१०,३७७ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	१८,३९१,१७३	१७,४९५,६२२	-	-
फरवार्ड कम्प्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लि. (२,२८७ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	६,६४४,५६६	६,३३४,९९०	-	-
जनरल इन्सुरेन्स कम्पनी नेपाल लि. (१६० कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	१३५,२०२	११०,८८०	-	-
ग्लोबल आइएमइ लघुबित्त वित्तिय संस्था लि. (३ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	६,१७३	८,४४५	-	-
ग्लोबल आइएमइ समूहगत योजना ? (४९०१४६५ इकाइ, प्रति इकाइ रु. १० ले)	४९,९७२,४२३	९९,४०१,७१०	-	-
ग्रामीण विकास लघुबित्त वित्तिय संस्था लि. (४५० कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	५३६,०५८	५५१,२५०	-	-
गुराँश लाइफ इन्स्युरेन्स कम्पनी लि.(६१५० कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता, जसमध्ये ३०२ कित्ता हकप्रद शेयर)	४,८१२,३९७	४,६६७,८५०	-	-
हिमालयन डिस्टिलेरी लि. (२८०५ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	१२,९२०,०४३	१५,४६१,१६०	-	-



आइएमइ जनरल इन्सुरेन्स लि. (१०० कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	-	१२१,४४४	-	-
कुमारी ईक्विटी फण्ड (२४०६६७० इकाइ, प्रति इकाइ रु. १० ले)	२४,०६६,७००	२५,२७०,०३५	-	-
लक्ष्मी ईक्विटी फण्ड (५८४९५८७ इकाइ, प्रति इकाइ रु. १० ले)	५८,४९५,८७०	८०,७२४,३०१	-	-
लाइफ इन्स्युरेस कम्पनी नेपाल लिमिटेड (८७५९ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	२०,२२८,३४९	२०,५१३,५७८	-	-
लुम्बिनी जनरल इन्स्युरेस लिमिटेड (४२०० कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	३,२१८,८८०	३,२७६,०००	-	-
महिला लघुवित्त वित्तिय संस्था लि. (१०० कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	४५०,४४३	४८७,०००	-	-
मेरो माइक्रोफाइनेन्स वित्तीय संस्था लि. (१८३३ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	२,५५९,४५५	२,८३३,८१८	-	-
मिथिला लघुवित्त वित्तिय संस्था लि. (३३२८ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	७,५०९,५३२	७,८०४,१६०	-	-
नबिल ब्यालेन्सड फण्ड २ (१०००० इकाइ, प्रति इकाइ रु. १० ले)	११२,२००	१४१,०००	-	-
नबिल ईक्विटी फण्ड (१२२६५०४ इकाइ, प्रति इकाइ रु. १० ले)	१२,६६१,०४०	१७,९०६,९५८	-	-
नेशनल लाइफ इन्स्युरेस कम्पनी लिमिटेड (१५६४५ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	१९,८७३,४३५	१८,००७,३९५	-	-
नेशनल माइक्रोफाइनेन्स वित्तीय संस्था लि. (३५१ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	-	१,२६४,६५३	-	-
नेको इन्स्युरेस कम्पनी लिमिटेड (१७९७७ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	२५,६१५,६७१	२४,२३२,८८८	-	-
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (३६६२ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	२,०१७,५४२	१,८०१,७०४	-	-
नेपाल इन्स्युरेस कम्पनी लिमिटेड (२८१२ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	२,२८५,७६२	२,८७३,८६४	-	-
नेपाल लाईफ इन्स्युरेस कम्पनी लिमिटेड (८१७६ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	१५,९९७,०१६	१५,६८९,७४४	-	-
नेपाल रि इन्स्युरेस कम्पनी लिमिटेड (१८०० कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	२,७९४,४०२	२,८६९,२००	-	-
नेपाल टेलिकम कम्पनी लिमिटेड (६४५६ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	८,९१५,१९१	८,४८३,१८४	-	-
नेरुडे लघुवित्त वित्तिय संस्था लि. (१२० कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	-	१९२,०००	-	-
एनआइबिल म्युचुअल फण्ड (एनआइबिल समृद्धि फण्ड १) (१७,३८,९१२ इकाइ, प्रति इकाइ रु. १० ले)	१७,३८९,१२०	२४,९७०,७७६	-	-
एनआइबिल प्रगति फण्ड (३७७२९४ इकाइ, प्रति इकाइ रु. १० ले)	४,८५१,५८५	५,६०२,८१६	-	-
एनआइबिल सहभागिता फण्ड (५००००० इकाइ, प्रति इकाइ रु. १० ले)	७,२४५,०००	८,७२५,०००	-	-
एनआइबिल समृद्धि फण्ड २ (३०००० इकाइ, प्रति इकाइ रु. १० ले)	३००,०००	३२४,३००	-	-
एनआईसी एशिया ब्यालेन्सड फण्ड (२०,००,००० इकाइ, प्रति इकाइ रु. १० ले)	२०,०००,०००	२७,४६०,०००	-	-



एनआईसी एशिया ग्रोथ फण्ड (२०,००,००० इकाइ, प्रति इकाइ रु. १० ले)	२०,०००,०००	३०,०००,०००	-	-
एनआईसी एशिया सेलेक्ट ३० (४९३०६०५ इकाइ, प्रति इकाइ रु. १० ले)	४९,३०६,०५०	४९,३०६,०५०	-	-
एनआईसी एशिया डार्डनामिक डेब्ट फण्ड (६६४८३० इकाइ, प्रति इकाइ रु. १० ले)	६,६४८,३००	६,६४८,३००	-	-
निर्धन उत्थान लघुबित्त वित्तिय संस्था लि. (३५७५ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	५,४२३,३७८	५,७१९,६८०	-	-
एन एल जी इन्स्युरेस कम्पनी लिमिटेड (३३०० कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	३,९३६,८५०	४,०२६,०००	-	-
एनएमबि ५० म्युचुयल फण्ड (२०३०००० इकाइ, प्रति इकाइ रु. १० ले)	२०,३८४,९००	३०,३४८,५००	-	-
एनएमबि हाईब्रिड फण्ड एल १ (२१०८३६४ इकाइ, प्रति इकाइ रु. १० ले)	२१,२७५,६८१	२८,७७८,९२३	-	-
प्रभु इन्स्युरेस कम्पनी लिमिटेड (५१२३ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	४,४३९,९७०	४,९१७,६००	-	-
प्रभु सेलेक्ट फण्ड (१४६८०९० इकाइ, प्रति इकाइ रु. १० ले)	१४,६८०,९००	१४,८८६,४३३	-	-
प्रिमियर इन्स्युरेस कम्पनी लिमिटेड (२६७६६ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	३४,६३१,००९	३१,३१६,२२०	-	-
प्राईम लाईफ इन्स्युरेस कम्पनी लिमिटेड (९८३१ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	८,७७८,५२७	९,३७८,७७४	-	-
प्रुडेन्सियल इन्स्युरेन्स कम्पनी लि. (७६९८२ कित्ता संस्थापक शेयर प्रति शेयर रु. १०० ले चूक्ता, जसमध्ये १८,९२१ कित्ता बोनस शेयर)	५,९४१,५८६	२०,०१५,३२०	-	-
प्रुडेन्सियल इन्स्युरेन्स कम्पनी लि. (४४४८ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	३,५७०,०८५	३,६०३,१७२	-	-
रसुवागढी हाइड्रो पावर कम्पनी लि. (५०० कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	२९०,१४०	२३७,०००	-	-
रिडी हाइड्रो पावर डेभलपमेण्ट कम्पनी लि. (१ कित्ता बोनस शेयर)	-	५७६	-	-
आर एम डि सि लघुबित्त वित्तिय संस्था लि. (३००० कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	३,७३०,२९०	४,११९,०००	-	-
सबैको लघुबित्त वित्तिय संस्था लि. (७११ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	१,३६०,४२७	१,२९०,४६५	-	-
सगरमाथा इन्स्युरेन्स कम्पनी लि. (३०४३ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	४,६८८,६६९	४,०८९,४६९	-	-
साना किसान विकास बैंक लि. (४७६० कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	८,००३,७१२	७,८०६,४००	-	-
सानिमा ईक्विटी फण्ड (३०९४९७ इकाइ, प्रति इकाइ रु. १० ले)	४,३७६,१३७	५,१९६,४५५	-	-
सानिमा लार्ज क्याप फण्ड (४०००००० इकाइ, प्रति इकाइ रु. १० ले)	४०,०००,०००	४२,०००,०००	-	-
सानिमा म्युचुयल फण्ड (२४००००० इकाइ, प्रति इकाइ रु. १० ले)	२४,०००,०००	४०,२९६,०००	-	-
संजेन जलविद्युत कम्पनी लि. (७ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	२,८५१	३,१४३	-	-



शिखर इन्स्युरेन्स कम्पनी लि. (३९८२ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	७,१२४,८४६	७,७७२,८६४	-	-
शिवम सिमेन्ट्स लि. (३३५५ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	५,००४,१५५	४,८९१,५९०	-	-
सिद्धार्थ ईक्विटी फण्ड (१२२१८२८ इकाइ, प्रति इकाइ रु. १० ले)	१२,५०३,६१६	१७,१६६,६८३	-	-
सिद्धार्थ इन्स्युरेन्स लि. (५०४० कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	५,६३२,१४०	५,३३२,३२०	-	-
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ (४०,००,००० इकाइ, प्रति इकाइ रु. १० ले)	४०,०००,०००	५६,८००,०००	-	-
सनराईज ब्लु चिप फण्ड (४६०५०२६ इकाइ, प्रति इकाइ रु. १० ले)	४६,०५०,२६०	४६,७८७,०६४	-	-
सनराईज फर्स्ट म्युचुअल फण्ड (३१५२१०० इकाइ, प्रति इकाइ रु. १० ले)	३२,२७८,९७७	५०,४३३,६००	-	-
सूर्य लाईफ इन्स्युरेन्स कम्पनी लिमिटेड (१४९५१ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	१२,७४८,१५१	१३,७८४,८२२	-	-
स्वावलम्बन लघुबित्त वित्तिय संस्था लि. (५४१० कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	९,९६४,८८२	८,९७५,१९०	-	-
स्वाभिमान लघुबित्त वित्तिय संस्था लि. (११८२ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	३,०५८,३७८	२,९६४,४५६	-	-
स्वरोजगार लघुबित्त वित्तिय संस्था लि. (५ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	५,१७६	७,५००	-	-
युनिलिभर नेपाल लिमिटेड (२० कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	३९३,५०८	३८७,९००	-	-
युनाईटेड इन्स्युरेन्स कम्पनी (नेपाल) लिमिटेड (४००० कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	३,०५२,०६०	२,८६०,०००	-	-
विजय लघुबित्त वित्तिय संस्था लि. (२००० कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	३,१२१,४६०	३,६३८,०००	-	-
जम्मा	८९७,३८४,२५८	९,९०२,६९०,४४५	-	-
सूचीकृत नभएको इक्विटीमा लगानी				
नेपाल क्लियरिंग हाउस लिमिटेड (५०,८१२ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता, जसमध्ये ८,४६९ कित्ता बोनस शेयर)	४,२३४,३००	४,२३४,३००	४,२३४,३००	४,२३४,३००
महालक्ष्मी लाईफ इन्स्युरेन्स लिमिटेड (४७५,००० कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता)	४७,५००,०००	४७,५००,०००	४७,५००,०००	४७,५००,०००
कर्जा सूचना केन्द्र लि. (२०४,३४८ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चूक्ता, जसमध्ये १८२,०१० कित्ता बोनस शेयर)	२,२३३,९००	२,२३३,९००	-	-
जम्मा	५३,९६८,२००	५३,९६८,२००	५९,७३४,३००	५९,७३४,३००

महालक्ष्मी लाईफ इन्स्युरेन्स लि. मा गरिएको लगानीलाई लागत मूल्यमा मापन गरिएको छ। लगानी गरिएको (२०७५/०४/३०) अवधि तीन वर्ष नभईसकेको हुनाले लगानी समायोजन कोषको सृजना गरिएको छैन।



४.९ चालु आयकर सम्पत्ति

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
चालु आयकर सम्पत्ति	८७०,१७७,२६७	८७४,४८७,९७७
चालु वर्षको आय कर सम्पत्ति	८७०,१७७,२६७	८७४,४८७,९७७
गत वर्षहरूको कर सम्पत्ति	-	-
चालु आयकर दायित्व	८१२,१६९,१०१	८१३,५६६,०६३
चालु वर्षको आयकर दायित्व	८१२,१६९,१०१	८१३,५६६,०६३
गत वर्षहरूको कर दायित्वहरू	-	-
जम्मा	५८,००८,१६६	६०,९२१,९१५

यस आ.व.को आयकर सम्पत्तिमा बैंकले आयकर ऐन २०५८ बमोजिम दाखिला गरेको स्वयं निर्धारण आयकर विवरण अन्तर्गत बैंकले भुक्तानी गरेको अग्रिम आयकर र अन्य निकायहरूले बैंकको तर्फबाट स्रोतमा अग्रिम कर कट्टी गरेको रकम समावेश गरिएको छ। त्यसै अनुरूप, यस आ. व. को आयकर दायित्वमा आयकर ऐन २०५८ को प्रावधान अनुसार सरकारलाई तिर्नुपर्ने कर समावेश गरिएको छ।

४.१० सहायक कम्पनीमा लगानी

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
सुचिकृत सहायक कम्पनीमा लगानी	-	-
सुचिकृत नभएका सहायक कम्पनीमा लगानी	-	-
कुल लगानी	-	-
घटाउने : नोक्सानी व्यवस्था	-	-
खुद किताबी मुल्य	-	-

४.१०.१ सुचिकृत भएका सहायक कम्पनीमा लगानी

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
	लागत	लागत
..... लि.....		
शेयर रु. ले चुक्ता	-	-
..... लि.....		
शेयर रु. ले चुक्ता	-	-
..... लि.....		
शेयर रु. ले चुक्ता	-	-
जम्मा	-	-

४.१०.२ सुचिकृत नभएका सहायक कम्पनीमा लगानी

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
	लागत	लागत
..... लि.....		
शेयर रु. ले चुक्ता	-	-



..... लि.....		
शेयर रु. ले चुक्ता	-	-
..... लि.....		
शेयर रु. ले चुक्ता	-	-
जम्मा		

४.१०.३ सहायक कम्पनीमा गरिएको लगानीको जानकारी

(रकम रु.मा)

	बैंकले प्राप्त गरेको स्वामित्व प्रतिशतमा	
	यस वर्ष	गत वर्ष
..... लि	-	-
..... लि	-	-
..... लि	-	-
..... लि	-	-
.....	-	-

४.१०.४ सहायक कम्पनीहरूको गैर नियन्त्रित स्वार्थ

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
गैर नियन्त्रित स्वार्थ सँग रहेको इक्विटी स्वार्थ (%)	-	-
यस वर्षको नाफा नोक्सान वाँडफाँड	-	-
आषाढ मसान्तमा गैर नियन्त्रित स्वार्थ सँग रहेको संचित मौज्दात	-	-
गैर नियन्त्रित स्वार्थ लाई दिएको लाभांश	-	-

गैर नियन्त्रित स्वार्थ सँग रहेको इक्विटी स्वार्थ (%)	-	-
यस वर्षको नाफा नोक्सान वाँडफाँड	-	-
आषाढ मसान्तमा गैर नियन्त्रित स्वार्थ सँग रहेको संचित मौज्दात	-	-
गैर नियन्त्रित स्वार्थ लाई दिएको लाभांश	-	-

४.११ सम्बद्ध कम्पनीमा लगानी

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
सुचिकृत सम्बद्ध कम्पनीमा लगानी		
सुचिकृत नभएका सम्बद्ध कम्पनीमा लगानी	२,५००,०००	४,७३३,९००
जम्मा लगानी		
घटाउने : नोक्सानी व्यवस्था	-	-
खुद कित्तावी मुल्य	२,५००,०००	४,७३३,९००



४.११.१ सम्बद्ध सूचीकृत कम्पनीमा गरिएको लगानी

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
	लागत	लागत
..... लि..... शेयर रु. ले चुक्ता	-	-
..... लि..... शेयर रु. ले चुक्ता	-	-
..... लि.....	-	-
जम्मा	-	-

४.११.२ सूचीकृत नभएको सम्बद्ध कम्पनीमा गरिएको लगानी

(रकम रु.मा)

	यस वर्ष		गत वर्ष	
	लागत	फेयर भ्यालु	लागत	फेयर भ्यालु
कर्जा सूचना केन्द्र लि. (२०४,३४८ कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चुक्ता, जसमध्ये १८२,०१० कित्ता बोनस शेयर)	-	-	२,२३३,९००	२,२३३,९००
बैंकिंग फाईनान्स तथा इन्स्युरेन्स इन्स्ट्रियुट अफ नेपाल (२७,५०० कित्ता साधारण शेयर प्रति शेयर रु. १०० ले चुक्ता, जसमध्ये २,५०० कित्ता बोनस शेयर)	२,५००,०००	२,५००,०००	२,५००,०००	२,५००,०००

बैंकको उल्लेखनीय प्रभाव भएको संस्थालाई सम्बद्ध इकाइको रूपमा वर्गीकृत गरिएको छ। यस बैंकको बैंकिंग फाईनान्स तथा इन्स्युरेन्स इन्स्ट्रियुट अफ नेपालमा संचालक समितिमा प्रतिनिधित्व भएको कारणले उल्लेखनीय प्रभाव पारेको छ। सम्बद्ध कम्पनीमा गरिएको लगानीलाई लागत मूल्यमा मापन गरिएको छ। बैंकिंग फाईनान्स तथा इन्स्युरेन्स इन्स्ट्रियुट अफ नेपालमा गरिएको लगानी (२०७५/०६/१०) को अवधि तीन वर्ष नभईसकेको हुनाले लगानी समायोजन कोषको सृजना गरिएको छैन। यस आर्थिक वर्षमा कर्जा सूचना केन्द्र लि. को संचालक समितिमा यस बैंकको प्रतिनिधित्व नभएको कारणले गर्दा कर्जा सूचना केन्द्र लि. मा गरिएको लगानीलाई FVTOCI मा मुल्याङ्कन गरिएको इक्विटीमा लगानीमा पुनर्वगीकरण गरिएको छ।

४.११.३ बैंकसंग सम्बद्ध कम्पनीसंग सम्बन्धित जानकारी

	बैंकले प्राप्त गरेको स्वामित्व प्रतिसतमा	
	यस वर्ष	गत वर्ष
कर्जा सूचना केन्द्र लि	-	५.००%
बैंकिंग फाईनान्स तथा इन्स्युरेन्स इन्स्ट्रियुट अफ नेपाल	४.६८%	४.६८%

४.११.४ सम्बद्ध कम्पनीको जारी मुल्य

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
..... लि.	-	-
..... लि.	-	-
जम्मा	-	-



४.१२ लगानी सम्पत्ति

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
फेयर भ्याल्यूमा मापन गरिएको लगानी सम्पत्ति	-	-
साउन १, २०७७ गतेको मौज्दात	-	-
समीक्षा बर्षमा थप/निसर्ग	-	-
समीक्षा बर्षमा फेयर भ्याल्यूमा खुद परिवर्तन	-	-
समायोजन/स्थानान्तरण	-	-
खुद रकम	-	-

लागत मुल्यमा मापन गरिएको लगानी सम्पत्ति

साउन १, २०७७ गतेको मौज्दात	३१७,८५९,७१५	३८६,७७४,६७८
समीक्षा बर्षमा थप	४९,४३८,६६७	३४,५३२,८४७
समीक्षा बर्षमा थप/निसर्ग	(६०,७९९,२८६)	(१०३,४४७,८११)
जम्मा नोक्सानी व्यवस्था	-	-
खुद रकम	३०६,४९९,०९५	३१७,८५९,७१५
जम्मा	३०६,४९९,०९५	३१७,८५९,७१५



४.१३ सम्पत्ति तथा उपकरण

(रकम रु. मा)

विवरण	जम्मा	भक्त	पट्टा सम्पत्ति	कम्प्युटर र सामानहरू	सवारी साधन	फर्निचर तथा फिक्स्चर	मेशिनरी	अन्य उपकरणहरू	कुल आषाढ मसान्त २०७८	कुल आषाढ मसान्त २०७७
त्सागत										
श्रावण १, २०७६ को मौज्जात	२२,७६६,७६७	३९,५३४,८४४	१७६,२३७,३०३	६५,९८४,७८१	११८,१२८,५४७	५२,१९०,१६७	६४,८७१,८५०	१६९,१३८,४२१	७०,८५२,६७९	५९५,४४८,२९२
समीक्षा वर्षमा थप	१६९,५००	-	१६,३७२,०१८	४,१४१,३६५	४,३८५,१००	४,५७९,५६६	८,०००	१२,०३८,४८४	४१,६९४,०३३	१३०,३०३,८०१
यस वर्ष थप गरिएको	१६९,५००	-	१६,३७२,०१८	४,१४१,३६५	४,३८५,१००	४,५७९,५६६	८,०००	१२,०३८,४८४	४१,६९४,०३३	१३०,३०३,८०१
पूँजीकरण	-	-	-	-	-	-	-	-	-	-
समीक्षा वर्षमा निसर्ग	-	-	३२०,७५८	४५८,८६४	१,५२३,८४८	५०६,६७५	७२४,१६१	१,७६६,७४१	५,३०१,०४६	१६,८९९,४१४
समायोजन/पुनर्मुल्याङ्कन	५०,६३०,२५०	-	-	-	-	-	-	-	५०,६३०,२५०	-
२०७७ असार मसान्तसम्मको मौज्जात	७३,५६६,५१७	३९,५३४,८४४	१९२,२८८,५६३	६९,६६७,२८२	१२०,९८९,७९९	५६,२६३,०५८	६४,९५५,६८९	१७९,४१०,९६४	७९५,८७५,९१७	७०८,८५२,६७९
समीक्षा वर्षमा थप	-	-	७,०९०,३७९	३,२५२,८४०	१३,३७६,४००	२,७३४,१६६	१२,२४०	१६,८९१,९४९	४३,३५७,९७४	४१,६९४,०३३
यस वर्ष थप गरिएको	-	-	७,०९०,३७९	३,२५२,८४०	१३,३७६,४००	२,७३४,१६६	१२,२४०	१६,८९१,९४९	४३,३५७,९७४	४१,६९४,०३३
पूँजीकरण	-	-	-	-	-	-	-	-	-	-
समीक्षा वर्षमा निसर्ग	-	-	९,५७३,३८५	४८,४३२,६३०	३१,१३७,७६०	११,२९३,८८३	३७,१७८,६६९	७९,७९५,४६१	२१७,४११,७८७	५,३०१,०४६
समायोजन/पुनर्मुल्याङ्कन	-	-	-	-	-	-	-	-	-	५०,६३०,२५०
२०७८ असार मसान्तसम्मको मौज्जात	७३,५६६,५१७	३९,५३४,८४४	१८९,८०५,५५६	२४,४८७,४९३	१०३,२२८,४३९	४७,७०३,३४२	२६,९८९,२६०	१९६,५०६,६५२	६२१,८२२,१०३	७९५,८७५,९१७
हासकट्टी र हानी नोक्सानी										
श्रावण १, २०७६ को मौज्जात	-	१५,७०१,०६७	८४,२९५,६८७	५४,५२४,८४०	४७,५२१,९००	३४,३२५,४१९	५४,६४६,०५९	९९,३००,६४८	३९०,३१५,६२०	३५०,६८७,९३९
समीक्षा वर्षको हासकट्टी शुल्क	-	५९१,७७३	१८,३०५,७८९	४,११८,२७३	१५,०२३,५५१	३,७२६,६५९	२,५०५,२४६	१४,९७३,२१७	५९,२४४,५०८	५१,१७०,०३४
समीक्षा वर्षका लागि हानी नोक्सानी	-	-	-	-	-	-	-	-	-	-
निसर्ग	-	-	३१४,१६२	४५७,२९६	१,४७०,२५८	४८२,१६९	७२४,१६०	१,५४४,४७५	४,९९२,५१८	११,५४२,३५२
समायोजन	-	-	-	-	-	-	-	-	-	-
२०७७ असार मसान्तसम्मको मौज्जात	-	१६,२९२,८४०	१०२,२८७,३१४	५८,६४२,८१३	६१,०७५,१९३	३७,५६९,९०९	५६,४२७,१४५	११२,७२२,३९१	४४४,५६७,६१०	३९०,३१५,६२०
समीक्षा वर्षका लागि हानी नोक्सानी	-	-	-	-	-	-	-	-	-	-
समीक्षा वर्षको हासकट्टी शुल्क	-	५९१,७७३	१७,२१४,०१८	४,१४६,८६५	१२,४७७,६५०	३,९८७,५०८	१,८३५,०२५	१५,२९९,७७९	५५,५५२,६१९	५९,२४४,५०८



निसर्ग	-	-	९,५६५,१०२	४८,४०५,१५१	२१,३८५,५३५	११,२५०,६३१	३७,१७७,७३५	७९,४३८,०६०	२०७,२२२,२१४	४,९९२,५१८
समायोजन	-	-	-	-	-	-	-	-	-	-
२०७८ असार मसान्तसम्मको मौज्दात	-	१६,८८४,६१४	१०९,९३६,२३१	१३,९२७,५३१	५२,१६७,३०८	३०,३०६,७८६	२१,०८४,४३५	४८,५९१,११०	२९२,८९८,०१५	४४४,५६७,६१०
पूँजीगत निर्माण										
कुल किताबी मौज्दात										
२०७६ असार मसान्तसम्मको मौज्दात	२२,७६६,७६७	२३,८३३,७७७	९१,९४१,६१६	११,४५९,९४१	७०,६०६,६४७	१७,८६४,७४८	१०,२२५,७९१	६९,८३७,७७२	३१८,५३७,०५९	२४४,७६०,३५३
२०७७ असार मसान्तसम्मको मौज्दात	७३,५६६,५१७	२३,२४२,००४	९०,००१,२४९	११,४८१,४६६	५९,९१४,६०६	१८,६९३,१४९	७,७२८,५४४	६६,६८०,७७३	३५१,३०८,३०७	३१८,५३७,०६७
२०७८ असार मसान्तसम्मको मौज्दात	७३,५६६,५१७	२२,६५०,२३१	७९,८६९,३२६	१०,५५९,९६२	५१,०६१,१३१	१७,३९६,५५६	५,९०४,८३५	६७,९१५,५४२	३२८,९२४,०८८	३५१,३०८,३०७

सुरुवातमा स्थिर सम्पत्ति तथा कार्यालय उपकरणको लागतलाई मापन गरी लागत मूल्यमा लेखांकन गरिन्छ। भविष्यमा आर्थिक लाभहरू हुने सम्भावना भएमा पछि गरिएका खर्चहरू पुनर्जिकृत गरिन्छ। सम्पत्ति र उपकरणको निसर्गबाट भएको नाफा नोक्सान (किताबि मौज्दात र निसर्गबाट प्राप्त बिचको भिन्नता) नाफा नोक्सान हिसाबमा अन्य आयमा जनाइएको छ।



४.१४ ख्याति तथा अमूर्त सम्पत्ति

(रकम रु.मा)

विवरण	ख्याति	सफ्टवेयर		अन्य	कुल आषाढ	कुल आषाढ मसान्त
		खरिद गरिएको	निर्माण गरिएको		मसान्त २०७८	२०७७
लागत						
श्रावण १, २०७६ को मौज्दात	-	५६,१२५,९९९	-	-	५६,१२५,९९९	५५,९२८,२४९
समिक्षा बर्षमा थप		७६८,४००			७६८,४००	१९७,७५०
यस वर्ष थप गरिएको		७६८,४००			७६८,४००	१९७,७५०
पूँजीकरण	-	-	-	-	-	-
समिक्षा बर्षमा निसर्ग		१८,३०६			१८,३०६	-
समायोजन/पुनर्मुल्याङ्कन	-	-	-	-	-	-
२०७७ असार मसान्तसम्मको मौज्दात	-	५६,८९४,०९३	-	-	५६,८९४,०९३	५६,९२५,९९९
समिक्षा बर्षमा थप		१,३७१,८२०			१,३७१,८२०	७६८,४००
यस वर्ष थप गरिएको		१,३७१,८२०			१,३७१,८२०	७६८,४००
पूँजीकरण					-	-
समिक्षा बर्षमा निसर्ग		४,८०२,३८५			४,८०२,३८५	१८,३०६
समायोजन/पुनर्मुल्याङ्कन					-	-
२०७८ असार मसान्तसम्मको मौज्दात		५३,४४५,५२८			५३,४४५,५२८	५६,८९४,०९३
परिशोधन र हानी नोक्सानी						
श्रावण १, २०७६ को मौज्दात	-	५२,३९०,५३१	-	-	५२,३९०,५३१	५०,५७८,१३४
समीक्षा बर्षको परिशोधन		१,४९३,२१६			१,४९३,२१६	१,८१२,३९६
समीक्षा बर्षका लागि हानी नोक्सानी	-	-	-	-	-	-
निसर्ग		१४,५४६			१४,५४६	-
समायोजन	-	-	-	-	-	-
२०७७ असार मसान्तसम्मको मौज्दात	-	५३,८६९,२०९	-	-	५३,८६९,२०९	५२,३९०,५३१
समीक्षा बर्षको परिशोधन		१,४४०,०७४			१,४४०,०७४	१,४९३,२१६
समीक्षा बर्षका लागि हानी नोक्सानी						
निसर्ग		४,८०९,८५८			४,८०९,८५८	१४,५४६
समायोजन						
२०७८ असार मसान्तसम्मको मौज्दात	-	५०,५०७,४१७	-	-	५०,५०७,४१७	५३,८६९,२०९
पूँजीगत निर्माण						
कुल किताबी मौज्दात						
२०७६ असार मसान्तसम्मको मौज्दात	-	३,७३५,४६८	-	-	३,७३५,४६८	५,३५०,११५
२०७७ असार मसान्तसम्मको मौज्दात	-	३,००६,८९२	-	-	३,००६,८९२	३,७३५,४६८
२०७८ असार मसान्तसम्मको मौज्दात	-	२,९३८,११२	-	-	२,९३८,११२	३,००६,८९२



कम्प्युटर सफ्टवेयर प्रयोगमा ल्याउँदा र खरिद गर्दा परल मुल्यमा पूँजीकरण गरिन्छ। सफ्टवेयरको विकास तथा निर्माणसँग सम्बन्धित लागतलाई यदि भविष्यमा आर्थिक लाभ लागत भन्दा बढि हुन्छ भने पूँजीकरण गरिन्छ। सफ्टवेयरको अनुमानित प्रयोग अवधिको आधारमा सफ्टवेयरको लागतलाई परिशोधन गरिन्छ। सफ्टवेयरसँग सम्बन्धित मर्मत संभार खर्च व्ययको रूपमा जनाइन्छ।

प्रयोगको लागि उपलब्ध भएको मिति देखि सफ्टवेयरको अनुमानित प्रयोग अवधिको आधारमा समदर ह्रासकट्टी प्रणाली (Straight Line Method) अनुसार ह्रासकट्टी गर्ने गरिएको छ। हालको र तुलनात्मक अवधिको लागि सफ्टवेयरको अनुमानित उपयोगी जीवन पाँच वर्ष राखिएको छ। रु. ५ हजार कमको सफ्टवेयर पूँजीकृत नगरि खर्चको रूपमा जनाईएको छ।

४.१५ स्थगन कर

(रकम रु.मा)

यस वर्ष

विवरण	किताबी आधारमा	आयकरको आधारमा	अस्थायी भिन्नता
अस्थायी भिन्नताको आधारमा स्थगन कर			
लगानी सम्पत्ति	-	-	-
सुरक्षणपत्रमा लगानी	२०५,३०६,१७९	-	२०५,३०६,१७९
सम्पत्ति तथा उपकरण	२२५,६७८,५५५	२२१,३४५,२३२	४,३३३,३२२
उपदान दायित्व	२६,२८८,४७२	४२,२५०,१३४	१५,९६१,६६२
संचित बिदा बापतको दायित्व	८८,९९१,७५०	३४,८९२,४२५	(५४,०९९,३२५)
औषधी खर्च बापतको व्यवस्था	५२,०७१,३०३	८,२४७,८७७	(४३,८२३,४२६)
पट्टा सम्बन्धी दायित्व	३,४२६,९५७	-	(३,४२६,९५७)
अस्थायी भिन्नताको आधारमा स्थगन कर			१२४,२५१,४५६
विगत आय वर्षहरूको कट्टी हुन नपाएको नोक्सानीमा स्थगन कर			(१५,२४८,४५७)
करको दरमा भएको परिवर्तन			
२०७८ असार ३१ को खुद स्थगन कर (सम्पत्ति)/दायित्व			३२,७००,९००
२०७७ साउन १ को स्थगन कर (सम्पत्ति)/दायित्व			(४३,३९२,११०)
यस वर्ष श्रृजना भएको/(फिर्ता भएको)			७६,०९३,०१०
नाफा अथवा नोक्सानमा लेखांकन भएको स्थगन कर खर्च/(आम्दानी)			१३,६९९,९९६
अन्य विस्तृत आम्दानीमा लेखांकन भएको स्थगन कर खर्च/(आम्दानी)			६२,४०९,०९४
इक्विटीमा प्रत्यक्ष लेखांकन भएको स्थगन कर खर्च/(आम्दानी)			



गत वर्ष

	किताबी आधारमा	आयकरको आधारमा	अस्थायी भिन्नता
अस्थायी भिन्नताको आधारमा स्थगन कर			
लगानी सम्पत्ति	-	-	-
सुरक्षणपत्रमा लगानी	२४,३९८,०५१	-	२४,३९८,०५१
सम्पत्ति तथा उपकरण	२४२,५७०,५४७	२४१,४५१,७०५	१,११८,८४२
उपदान दायित्व	४२,२५०,१३४	१२३,७५८	(४२,१२६,३७६)
संचित बिदा बापतको दायित्व	७६,९२०,९४१	६,९५६,६३३	(६९,९६४,३०८)
औषधी खर्च बापतको व्यवस्था	३८,३२५,००५	२,६४२,३८२	(३५,६८२,६२३)
पट्टा सम्बन्धी दायित्व	-	-	-
अस्थायी भिन्नताको आधारमा स्थगन कर	४२४,४६४,६७८	२५१,१७४,४७८	(१७३,२९०,२००)
विगत आय वर्षहरूको कट्टी हुन नपाएको नोक्सानीमा स्थगन कर			(२२,३८३,९५३)
करको दरमा भएको परिवर्तन			
२०७७ असार ३१ को खुद स्थगन कर (सम्पत्ति)/दायित्व			(४३,३९२,११०)
२०७६ साउन १ को स्थगन कर (सम्पत्ति)/दायित्व			५३,५८९,११६
यस वर्ष श्रृजना भएको/(फिर्ता भएको)			(९६,९८१,२२६)
नाफा अथवा नोक्सानमा लेखांकन भएको स्थगन कर खर्च/(आम्दानी)			(९५,४६३,५५६)
अन्य विस्तृत आम्दानीमा लेखांकन भएको स्थगन कर खर्च/(आम्दानी)			(१,५१७,६७०)
इक्विटीमा प्रत्यक्ष लेखांकन भएको स्थगन कर खर्च/(आम्दानी)			



४.१६ अन्य सम्पत्तिहरू

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
बिक्रिका लागि राखिएको सम्पत्ति	-	-
अन्य गैर बैंकिंग सम्पत्ति	-	-
भुक्तानी पाउनु पर्ने विल्स	-	-
असुल गर्न बाँकी आसामी	१५०,८१८,५२२	५५,७९७,४२४
आर्जित आम्दानी	-	-
अग्रिम भुक्तानी तथा धरौटी	२६१,७३०,२३०	१७,६४९,००५
आयकर जम्मा	-	-
कर्मचारी स्थगन खर्च	९,७८१,६३४	१८,७३२,१३२
अन्य		
मसलन्द मौज्जात	४,६२०,०५९	३,६३५,१६७
अन्य	४८१,६४९,०९७	११,२५०,२३७
जम्मा	९०८,५९९,५४२	९०७,०६३,९६४

अग्रिम भुक्तानी र धरौटीमा समावेश गरिएको सुपर लोवर वागमती हाईड्रोपावर प्रोजेक्टमा गरिएको रु. २५ करोडको लगानी शेयर लगानीको उद्देश्यले गरिएको लगानी हो । अन्यमा Portfolio Mangement Service संग आषाढ मसान्तमा बाकी रहेको बैंक मौज्जात रु. ४८ करोड समावेश गरिएको छ ।

४.१७ बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
मनी मार्केट निक्षेप	-	-
अन्तरबैंकिङ सापटी	-	-
बैंक तथा वित्तीय संस्थाबाट अन्य निक्षेप	१,१९५,०७१,९२२	६८८,९६६,३३६
राफसाफ खाता	-	-
अन्य	-	-
जम्मा	१,१९५,०७१,९२२	६८८,९६६,३३६

अन्य स्थानीय वित्तीय संस्थाले बैंकको खातामा राखेको मौज्जात यसमा प्रस्तुत गरिएको छ । अन्तर बैंक सापटी, अन्तर बैंक निक्षेप, क्लियरिङ खातामा रहेको ब्यालेन्स साथै अन्य बैंक तथा वित्तीय संस्थामा रहेको बाँकी रकम यसमा प्रस्तुत गरिएको छ ।

४.१८ नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
नेपाल राष्ट्र बैंकबाट प्राप्त पुर्नकर्जा	१,२३०,६९८,४०५	-
स्थायी तरलता सुविधा	-	-
नेपाल राष्ट्र बैंकबाट अन्तिम ऋणदाता सुविधा (Lender of last resort facility from NRB)	-	-
पुनः खरिद सम्भौतामा बिक्री गरिएको सेक्युरिटीजहरू	-	-
नेपाल राष्ट्र बैंकलाई तिर्नु पर्ने अन्य बक्यौता	-	-
जम्मा	१,२३०,६९८,४०५	-



४.१९ व्युत्पन्न वित्तीय उपकरणहरू

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
व्यापारीक प्रयोजनको लागि	-	-
व्याजदर स्वाप	-	-
मुद्रा स्वाप	-	-
अग्रिम विनिमय सम्भौता	-	-
अन्य	-	-
जोखिम व्यवस्थापनको लागि	-	-
व्याजदर स्वाप	-	-
मुद्रा स्वाप	-	-
अग्रिम विनिमय सम्भौता	-	-
अन्य	-	-
जम्मा	-	-

२०७८ आषाढ मसान्तमा यस बैंकको व्युत्पन्न वित्तीय उपकरणहरू रहेका छैनन् ।

४.२० ग्राहकहरूबाट निक्षेप

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
संस्थागत ग्राहक	५,५९९,३४९,६९३	५,६२८,९०८,९३४
आवधिक निक्षेप	१,९०५,४१२,३४८	२,६२२,७५९,२७१
मागेको बखत तिर्नु पर्ने निक्षेप	२,९३६,५०६,८२६	२,४५९,६१४,३८६
चलती निक्षेप	७५०,८१३,५४८	५३९,५५४,८८८
अन्य	६,६०८,९७१	६,९८०,३८९
व्याक्तिगत निक्षेप	३३,०८६,८२०,४२४	३९,३४८,२६०,०९३
आवधिक निक्षेप	१५,८६९,१२४,८३७	१७,८१८,४२३,८१८
बचत निक्षेप	१६,५००,१७६,६४९	१३,०१६,०२८,०५९
चलती निक्षेप	४७२,१०६,३४०	२२२,४४८,०६१
अन्य	२४५,४१२,५९८	२९१,३६०,१५५
जम्मा	३८,६८३,३३९,९८२	३६,९७७,९६९,०२७

४.२०.१ मुद्रा बमोजिम ग्राहकबाट प्राप्त निक्षेपको विश्लेषण

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
नेपाली रुपैया	३८,६८३,३३९,९८२	३६,९७४,१६५,७८१
भारतीय रुपैया	-	-
अमेरिकी डलर	२,८२२,१३४	३,००३,२४६
ग्रेट ब्रिटेन पाउन्ड	-	-
युरो	-	-
जापानी येन	-	-
चाइनिज युवान	-	-
अन्य	-	-
जम्मा	३८,६८६,१६२,११६	३६,९७७,९६९,०२७

निक्षेपको गणना रिपोर्टिङ मितिमा रहेको विभिन्न मुद्रा को नेपाली विनिमय दर अनुसारको रकमलाई आधार मानेर गरिएको छ ।



४.२१ सापटी

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
स्वदेशी सापटी	-	-
नेपाल सरकार	-	-
अन्य संस्था	-	-
अन्य	-	-
जम्मा	-	-
विदेशी सापटी	-	-
विदेशी बैंक तथा वित्तीय संस्था	-	-
बहु पक्षीय विकास बैंकहरु	-	-
अन्य संस्थाहरु	-	-
जम्मा	-	-
कुल जम्मा	-	-

४.२२ व्यवस्थाहरु

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
रेड्युन्डयान्सीको लागि व्यवस्था	-	-
पुनः संरचनाको लागि व्यवस्था	-	-
कानुनी तथा आयकर सम्बन्धी मुद्दाको लागि व्यवस्था	१३,३००,०००	१३,३००,०००
अनरियस सम्भौताको लागि व्यवस्था	-	-
अन्य	५३,४६१,६३२	३९,७१५,३३४
जम्मा	६६,७६१,६३२	५३,०१५,३३४

कानुनी मुद्दा अन्तरगत साविकको नेपाल घरेलु तथा साना उद्योग विकास बैंकको आन्तरिक राजस्व कार्यालयद्वारा पूर्ण कर निरिक्षणमा लगाइएको अतिरिक्त कर दायित्व रहेको छ । अन्य व्यवस्थामा कर्मचारीको औषधोपचारको व्यवस्थाको रु. ५२।०७ मिलियन तथा पाउनु पर्ने रकममा गरिएको व्यवस्था तथा केही लामो समयदेखि पाउनु पर्ने रकम रु. १।३९ मिलियनमा गरिएको व्यवस्था रहेका छन् । कर्मचारीलाई औषधोपचारको व्यवस्था चालु वर्षको कुल तलबको आधारमा गरिन्छ ।

४.२२.१ व्यवस्थामा भएको घटबढ

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
साउन १ गतेको मौज्दात	५३,०१५,३३४	३४,२३०,२४२
आ.व को थप व्यवस्था	२२,७२३,०६१	२१,६७८,१४५
आ.व को खर्च भएको व्यवस्था	८,९७६,७६३	२,८९३,०५३
आ.व को फिर्ता भएको व्यवस्था	-	-
सुविधा लिइएको छुट	-	-
आषाढ मसान्तको मौज्दात	६६,७६१,६३२	५३,०१५,३३४



४.२३ अन्य दायित्वहरू

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
कर्मचारीको लागि परिभाषित लाभ दायित्व	२६,२८८,४७२	४२,२५०,१३४
दीर्घकालिन सेवा अवधि विदा बापतको दायित्व	८८,९९१,७५०	७६,९२०,९४१
अल्पकालिन कर्मचारी लाभ	३२,४७०	८२,४७०
भुक्तानी गर्नुपर्ने विल्स	४,२३९,८११	२,७५३,२३५
साहु र दिन बाँकी	६३,१६२,४१५	१४४,२६०,३३९
निक्षेपमा भुक्तानी गर्न बाँकी व्याज	१,३९८,९५७	३,०५५,६०४
सापटीमा भुक्तानी गर्न बाँकी व्याज	-	-
स्थगन अनुदान सम्बन्धी आयको दायित्व	-	-
भुक्तानी गर्न बाँकी लाभांश	१०२,८३१,२५५	१२०,५५९,७५९
वित्तीय पट्टा सम्बन्धी दायित्व	२४,१५१,४५०	२०,७२४,४९३
भुक्तानी गर्न बाँकी कर्मचारी वोनस	१०६,८७८,१२४	६६,०५७,०६४
अन्य दायित्व	२५२,८८८,००८	१५६,७००,३४८
जम्मा	६७०,८६२,७९०	६३३,३६४,३८६

कर्मचारी लाभ सम्बन्धी दायित्वहरू जस्तै उपदान दायित्व, कर्मचारीको दीर्घकालिन सेवा अवधिको विदा सम्बन्धी दायित्व, अल्पकालीन कर्मचारी लाभ ईत्यादी, साहु तथा भुक्तानी गर्न बाकि रकम, भुक्तानी गर्न बाँकी लाभांश जस्ता दायित्वहरू यो शिर्षकमा उल्लेख गरिएको छ। कर्मचारीको दीर्घकालिन विदा अन्तर्गत बिरामी विदा र वार्षिक विदा पर्छन्। परिभाषित लाभ दायित्वको विस्तृत विवरण ४.२३.१ देखि ४.२३.७ सम्म प्रस्तुत गरिएको छ।

४.२३.१ परिभाषित लाभ दायित्व

वित्तीय अवस्थाको विवरणमा देखाईएको रकमहरू

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
कोषमा दाखिला हुन बाँकी दायित्वको वर्तमान मुल्य	८८,९९१,७३०	७६,९२०,९३०
कोषमा आधारित दायित्वको वर्तमान मुल्य	१६३,९१३,९५२	१४१,२५८,३१५
कुल दायित्वको वर्तमान मुल्य	२५२,९०५,६८२	२१८,१७९,२४५
योजना सम्पत्तिको फेयर भ्यालु	१५०,८३०,१०६	१०६,००३,४६८
खुद दायित्वको वर्तमान मुल्य	१०२,०७५,५७६	११२,१७५,७७७

४.२३.२ योजना सम्पत्ति

सुविधा योजना सम्पत्तिको विवरण

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
इक्विटी सुरक्षण पत्र	-	-
सरकारी बोन्ड	-	-
बैंक निक्षेप	२१,३९५,०५७	१९,८१६,८५९
अन्य	१२९,४३५,०४८	८६,१८६,६०९
जम्मा	१५०,८३०,१०६	१०६,००३,४६८

सुविधा योजनामा रहेको बैंक निक्षेपमा ग्लोबल आइएमइ अवकाश कोषमा रहेको रकम र अन्यमा नागरिक लगानी कोषमा रहेको रकम छन्।



४.२३.३ परिभाषित लाभ दायित्वको वर्तमान मुल्यमा परिवर्तन

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
श्रावण १ को लाभ योजना दायित्व	२११,९६९,९१०	१८३,१३५,०२०
विमाङ्किक नाफा नोक्सानी	१७,९७९,१८०	२,५३१,८४०
योजनाबाट प्राप्त लाभ	(१८,०९८,६९०)	(८,३५६,९१०)
चालु सुविधा खर्च र व्याज	३८,४५४,०७०	३४,६५९,९६०
आषाढ अन्तिमको लाभ योजना दायित्व	२५०,३०४,४७०	२११,९६९,९१०

४.२३.४ योजना सम्पत्तिको फेयर भ्यालुमा घटबढ

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
श्रावण १ को योजना सम्पत्तिको फेयर भ्याल्यू	१०६,००३,४७०	१०२,८९६,७६०
योजनामा गरिएको योगदान	४२,२५०,१३०	-
वर्षभरी तिरिएको लाभ	(५,०६७,५८०)	(१,२७६,५१०)
विमाङ्किक नाफा/(नोक्सानी)	(२,५३४,६२०)	(४,८४०,७८०)
योजना सम्पत्तिबाट अपेक्षित लाभ	१०,१७८,७००	९,२२४,०००
आषाढ अन्तिमको योजनामा सम्पत्तिको फेयर भ्यालु	१५०,८३०,१००	१०६,००३,४७०

४.२३.५ नाफा नोक्सान विवरणमा देखाइएको रकम

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
वर्तमान सेवा लागत	२०,६५५,७२०	१९,२१८,५८०
दायित्वमा व्याज	१७,७९८,३५०	१५,४४१,३८०
योजना सम्पत्तिबाट अपेक्षित लाभ	(५,६९६,९६०)	(६,९१०,२८०)
जम्मा	३२,७५७,११०	२७,७४९,६८०

४.२३.६ अन्य विस्तृत आयमा देखाइएको रकम

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
विमाङ्किक (नाफा)/नोक्सान	९,९५९,११०	५,०५८,९००
जम्मा	९,९५९,११०	५,०५८,९००

४.२३.७ विमाङ्किक अनुमानहरू

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
छुट दर	८.००%	८.५०%
योजना सम्पत्तिबाट अपेक्षित लाभ	८.५०%	८.५०%
भविष्यमा हुने तलबमा वृद्धि	८.००%	८.००%
अवकाश दर		
उमेर समूह:		
-३५ वर्षभन्दा कम	३.००%	३.००%
-३५ वर्ष वा त्यो भन्दा बढि	१.००%	१.००%



४.२४ जारी गरिएको ऋण पत्र

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
नाफा र नोक्सान मार्फत फेयर भ्याल्यू मा जारी गरिएको ऋण पत्र	-	-
परिशोधित लागत जारी गरिएको ऋण पत्र	-	-
जम्मा	-	-

४.२५ सुरक्षण नराखिएको सहायक आवधिक दायित्वहरू

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
फिर्ता हुने अग्राधिकार शेयरहरू	-	-
फिर्ता नहुने Cumulative अग्राधिकार शेयरहरू	-	-
अन्य	-	-
जम्मा	-	-

४.२६ शेयर पूँजी

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
साधारण शेयरहरू	३,३४२,४०२,७२४	३,०७२,०६१,३२८
परिवर्तनीय अग्राधिकार प्राथमिक शेयरहरू (इक्विटी कम्पोनेन्ट मात्र)	-	-
फिर्ता नहुने अग्राधिकार शेयरहरू(इक्विटी कम्पोनेन्ट मात्र)	-	-
भुक्तानी मिति नभएका ऋणपत्र (इक्विटी कम्पोनेन्ट मात्र)	-	-
जम्मा	३,३४२,४०२,७२४	३,०७२,०६१,३२८

४.२६.१ साधारण शेयर पूँजी

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
अधिकृत पूँजी		
४०,०००,००० कित्ता साधारण शेयर प्रति शेयर रु. १००/- ले चूक्ता	४,०००,०००,०००	४,०००,०००,०००
जारी पूँजी		
३३,४२४,०२७.२४ कित्ता साधारण शेयर प्रति शेयर रु. १००/- ले चूक्ता	३,३४२,४०२,७२४	३,०७२,०६१,३२८
चूक्ता पूँजी		
३३,४२४,०२७.२४ कित्ता साधारण शेयर प्रति शेयर रु. १००/- ले चूक्ता	३,३४२,४०२,७२४	३,०७२,०६१,३२८
जम्मा	३,३४२,४०२,७२४	३,०७२,०६१,३२८



४.२६.२ साधारण शेयर स्वामित्व

(रकम रु.मा)

	यस वर्ष		गत वर्ष	
	प्रतिशत	रकम रु.मा	प्रतिशत	रकम रु.मा
स्वदेशी स्वामित्व				
नेपाल सरकार	-	-	-	-
'क' वर्गका ईजाजतपत्र प्राप्त संस्थाहरु	-	-	-	-
अन्य ईजाजतपत्र प्राप्त संस्थाहरु	-	-	-	-
अन्य संस्थाहरु	२.७३%	९१,२४७,५९४	३.१७%	९७,३८४,३४४
सर्वसाधारण	९७.२७%	३,२५१,१५५,१३०	९६.८३%	२,९७४,६७६,९८४
अन्य			-	-
विदेशी स्वामित्व			-	-
जम्मा	१००%	३,३४२,४०२,७२४	१००%	३,०७२,०६१,३२८

	यस वर्ष		गत वर्ष	
	प्रतिशत	रकम रु.मा	प्रतिशत	रकम रु.मा
संस्थापक	५१.००%	१,७०४,६२५,३८९	५२.९७%	१,६२७,३६९,८९०
सर्वसाधारण	४९.००%	१,६३७,७७७,३३५	४७.०३%	१,४४४,६९१,४३९
जम्मा	१००%	३,३४२,४०२,७२४	१००%	३,०७२,०६१,३२८

०.५० प्रतिशत वा सो भन्दा बढी शेयर लिने शेयरधनीहरु

शेयरधनीको नाम	यस वर्ष		
	शेयर संख्या	जम्मा शेयर रकम	प्रतिशत
राज बहादुर सिंह	९०२,४८१	९०,२४८,१४५	२.७०
सम्झना अर्याल	८७५,१९८	८७,५१९,७९३	२.६२
रोहित गुप्ता	६७७,७०२	६७,७७०,२०५	२.०३
राजेश कुमार रौनियार	६२५,५१०	६२,५५०,९६५	१.८७
हरिश चन्द	६२४,६८५	६२,४६८,५२३	१.८७
पुरुषोत्तम लाल संघाइ	६०७,७५८	६०,७७५,७८६	१.८२
अनिल दास श्रेष्ठ	५६२,८९०	५६,२८८,९५२	१.६८
सुनिल बल्लभ पन्त	५६३,८६७	५६,३८६,६८८	१.६९
संजय गिरी	४५९,१५९	४५,९१५,८८५	१.३७
सीताराम प्रसाइ	४३८,१६१	४३,८१६,१३३	१.३१
माधवलाल श्रेष्ठ	४१२,४२६	४१,२४२,६३९	१.२३
प्रमोद कुमार काबरा	३७९,५२३	३७,९५२,३०३	१.१४
राजेशबाबु श्रेष्ठ	३४५,०५७	३४,५०५,७२१	१.०३
धन कुमारी श्रेष्ठ	२९७,४६७	२९,७४६,६८३	०.८९
खुमा प्रसाद अर्याल	२८०,०६३	२८,००६,३१४	०.८४



राम गोपाल गोयन्का	२५५,८९७	२५,५८९,६५१	०.७७
अर्जुन प्रसाद शर्मा	२५२,०७५	२५,२०७,४८०	०.७५
ध्रुव कुमार श्रेष्ठ	२४७,७३९	२४,७७३,८६०	०.७४
कर्मचारी संचय कोष	२२१,१०२	२२,११०,२३३	०.६६
राज कुमार अग्रवाल	२२०,४४३	२२,०४४,३१५	०.६६
रमेश कुमार अग्रवाल	२२०,१९८	२२,०१९,८२३	०.६६
परासर प्रसाद	१९१,७१७	१९,१७१,६९२	०.५७
दिलीप अग्रवाल	१८४,२५१	१८,४२५,१३७	०.५५
श्याम कृष्ण श्रेष्ठ	१७६,६३५	१७,६६३,५१६	०.५३
सुनिल अग्रवाल	१७४,९६७	१७,४९६,७४७	०.५२
सन्दीप कुमार अग्रवाल	१६९,२०५	१६,९२०,५१८	०.५१

४.२७ जगेडा कोष

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
वैधानिक साधारण जगेडा कोष	१,१२३,००३,९१३	९९०,९८३,९७३
सटही घटबढ कोष	१,६७४,०८६	१,६७४,०८६
संस्थागत सामाजिक उत्तरदायित्व कोष	६,६००,९९७	४,०३५,६८५
पुंजी फिर्ता जगेडा कोष	-	-
स्थगन कर जगेडा कोष	-	४३,३९२,११०
लगानी समायोजन जगेडा	-	-
पुंजीगत जगेडा कोष	-	-
सम्पत्ती पुनर्मुल्याङ्कन कोष	-	-
नियामनकारी जगेडा	२६५,५७६,४९७	३६६,४९९,२३६
लाभांश समिकरण कोष	-	-
वीमाङ्कीक लाभ	(१०,५१२,६०७)	(३,५४१,२३०)
Fair Value जगेडा	१४३,७१४,३२५	२४,३९८,०५१
अन्य जगेडा	-	-
जम्मा	१,५३०,०५७,२१०	१,४२७,४४९,९११

साधारण जगेडा कोष

साधारण जगेडा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को नियामकीय व्यवस्थासँग सम्बन्धित रहेको छ। यस अन्तर्गत खुद नाफाको २०% रकम जगेडा कोष चुक्ता पुँजीको दोब्बर नहुँदासम्म छुट्याउनुपर्ने हुन्छ, तत्पश्चात खुद नाफाको घटीमा १०% रकम छुट्याउनुपर्ने हुन्छ।

सटही घटबढ कोष

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको व्यवस्था अनुसार सटही घटबढ कोष कायम गरिएको छ। विदेशी मुद्रा भएको वैदेशिक विनिमय पुनर्मुल्यांकन लाभको २५ प्रतिशत रकमलाई संचित मुनाफा खर्च गरी उपर्युक्त कोषमा जम्मा गर्नुपर्ने नियमनकारी प्रावधान रहेको छ। यस कोषमा रहेको रकम अहिलेसम्मको संचित रकम हो।



संस्थागत सामाजिक उत्तरदायित्व कोष

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम खुद नाफाको १% संस्थागत सामाजिक उत्तरदायित्वका लागि विनियोजन गरिएको छ ।

नियामनकारी जगेडा

NFRS लागु गर्दाको परिणाम स्वरुप सञ्चित नाफामा परेको प्रभावबाट आएको रकम नियामनकारी जगेडामा राखिएको छ ।

४.२८ सम्भावित दायित्व र प्रतिवद्धता

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
सम्भावित दायित्व र प्रतिवद्धता	१०६,७३२,०९१	१४०,३६०,५९१
वितरण नगरिएको कर्जा सुविधाहरु	१,८२३,९९०,४१०	१,३७६,१६८,२७७
पूँजीगत प्रतिवद्धता	-	-
पट्टा (लीज) प्रतिवद्धता	-	-
मुद्दा मामिला	३,४७०,४४८	३,४७०,४४८
जम्मा	१,९३४,१९२,९४९	१,५१९,९९९,३१६

४.२८.१ सम्भावित दायित्व

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
मंजुरी तथा डकुमेन्ट्री क्रेडिट	-	-
कलेक्शनमा रहेका बिल	-	-
अग्रिम विनिमय सम्भौता	-	-
जमानतहरु	१०६,७३२,०९१	१४०,३६०,५९१
प्रत्याभूति प्रतिवद्धता	-	-
अन्य प्रतिवद्धता	-	-
जम्मा	१०६,७३२,०९१	१४०,३६०,५९१

४.२८.२ वितरण नगरिएको सुविधाहरु

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
वितरण नगरिएको कर्जा	२२६,१४५,२६०	१५६,०७१,१२४
ओभरड्राफ्टको उपयोग नगरिएको सीमा	१,५९७,८४५,१५०	१,२२०,०९७,१५२
क्रेडिट कार्डको उपयोग नगरिएको सीमा	-	-
प्रतितपत्रको उपयोग नगरिएको सीमा	-	-
जमानतको उपयोग नगरिएको सीमा	-	-
जम्मा	१,८२३,९९०,४१०	१,३७६,१६८,२७७



४.२८.३ पुँजीगत प्रतिवद्धता

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
सम्पति र उपकरणको सम्बन्धमा पुँजीगत प्रतिवद्धताहरू		
स्वीकृत र सम्भौता गरिएको	-	-
स्वीकृत गरिएको तर सम्भौता नगरिएको	-	-
जम्मा	-	-
अमूर्त सम्पतिको सम्बन्धमा कुल प्रतिवद्धताहरू	-	-
स्वीकृत र सम्भौता गरिएको	-	-
स्वीकृत गरिएको तर सम्भौता नगरिएको	-	-
जम्मा	-	-
कुल जम्मा	-	-

४.२८.४ पट्टा (लीज) प्रतिवद्धता

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
सञ्चालन पट्टा प्रतिवद्धता	-	-
बैंकले पट्टा लिएको खण्डमा रद्द गर्न नसकिने पट्टा सम्भौता अनुसार घटीमा तिर्नु पर्ने भविष्यको रकम	-	-
एक वर्ष ननाघेको	-	-
एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम	-	-
५ वर्ष माथिको		
जम्मा		
वित्तीय पट्टा प्रतिवद्धता		
बैंकले पट्टा लिएको खण्डमा रद्द गर्न नसकिने पट्टा सम्भौता अनुसार घटीमा तिर्नु पर्ने भविष्यको रकम	-	-
एक वर्ष ननाघेको	-	-
एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम	-	-
५ वर्ष माथिको	-	-
जम्मा		
कुल जम्मा		

४.२८.५ मुद्दा मामिलाहरू

मुद्दा मामिला अन्तर्गत आन्तरिक राजस्व विभागमा प्रशाशकिय पुनरावलोकनको लागि जम्मा गरिएको एक तिहाई रकम रहेको छ ।



४.२९ व्याज आम्दानी

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
नगद र नगद समान	४३,७६२,३५२	३१५,४४२,१२६
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात	-	-
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात	-	-
बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापटी	४२,८२६,२०८	३५,२८५,९९३
ग्राहकलाई कर्जा तथा सापटी	३,५५६,५३३,४०५	३,९४२,०५०,६२०
लगानी सुरक्षण पत्र	१५२,८६७,३८०	११९,८११,६९६
कर्मचारीलाई कर्जा तथा सापटी	१०,०८१,८६७	१२,६२८,७७१
अन्य	७,३९७,२६०	-
कुल व्याज आम्दानी	३,८१३,४६८,४७२	४,४२५,२९९,२०६

नेपाल राष्ट्र बैंकले जारी गरेको व्याज आय मान्यता निर्देशिका अनुसारको मिति २०७६/०४/१० को परिपत्र नं.बै.वि.नि.वि./नीति/परिपत्र/कखग/०१/०७६/७७ तथा मिति २०७८/०४/११ को परिपत्र नं.बै.वि.नि.वि./नीति/परिपत्र/कखग ०१/०७८/७९ अनुसार आर्जित व्याजलाई आम्दानी देखाइएको छ। अन्य व्याजमा शेयर लगानीको उद्देश्यले सुपर लोवर वागमती हाईड्रोपावर प्रोजेक्टमा गरिएको लगानीबाट प्राप्त भएको व्याज रकम समावेश गरिएको छ।

४.३० व्याज खर्च

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	-	-
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	१२,७१७,९७६	-
ग्राहकबाट निक्षेप	२,१९८,३४३,०९०	२,९१३,४६७,९५८
सापटी	-	५,१८०,९२३
जारी गरिएको ऋण	-	-
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	-	-
अन्य	-	-
कुल व्याज खर्च	२,२११,०६१,०६६	२,९१८,६४८,८८०

४.३१ शुल्क तथा कमिशन आम्दानी

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
कर्जा व्यवस्थापन शुल्क	५७,६९९,३८६	५४,३२७,२८३
सेवा शुल्क	८४,१६५,८२२	६२,४७६,८२२
सहवित्तीयकरण शुल्क	-	-
प्रतिवद्धता शुल्क	५४४,०९७	१,४१२,५३१
डीडी/टीटी/स्विफ्ट शुल्क	-	-
क्रेडिट कार्ड/एटीएम जारी तथा नविकरण शुल्क	४४,६६०,४८९	५०,२१०,५७७
पुर्वभुक्तानी र स्वाप शुल्क	५,८१६,३४५	४,२६९,११७
लगानी बैंकिङ शुल्क	-	-
सम्पति व्यवस्थापन शुल्क	-	-
ब्रोकरेज शुल्क	-	-



रेमिट्यान्स शुल्क	५,४७५,९८५	७,२५५,५८७
प्रतीत पत्रमा कमिसन	-	-
ग्यारेन्टी सम्भौता जारीमा कमिशन	६३७,०५२	१,२२९,७३२
शेयर प्रत्याभूति जारीबाट कमिशन	-	-
लकर भाडा	२९९,५००	२९८,५००
अन्य शुल्क र कमिशन	१५,८३२,२२२	१८,५९५,२९९
जम्मा शुल्क तथा कमिशन आम्दानी	२९५,९३०,८९६	२००,०७५,४४७

४.३२ शुल्क तथा कमिशन खर्च

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
एटीएम व्यवस्थापन शुल्क	४,४०५,२७४	२,६३९,१३६
भिसा/मास्टर कार्ड शुल्क	१,७३०,४३९	२,००४,१८०
जमानतपत्रमा कमिशन	-	-
ब्रोकरेज	-	-
डीडी/टीटी/स्विफ्ट शुल्क	-	-
रेमिट्यान्स (विप्रेषण) शुल्क र कमिशन	-	-
अन्य शुल्क र कमिशन खर्च	११९,६१६	१५७,१७८
जम्मा शुल्क तथा कमिशन खर्च	६,२५५,३२९	४,८००,४९४

शुल्क र कमिशन सेवा वापत बैंकले भुक्तानी गरेको रकम यस शिर्षकमा उल्लेख गरिएको छ । यो शिर्षकमा कार्डसँग सम्बन्धित शुल्क, ग्यारेन्टी कमिशन, ब्रोकरेज, खर्च लगायत समावेश गरिएको छ ।

४.३३ खुद व्यापारिक आम्दानी

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
व्यापारिक सम्पतिको फेयर भ्याल्युमा परिवर्तन	-	-
व्यापारिक सम्पतिको निसर्गमा लाभ/हानी	-	-
व्यापारिक सम्पतिको व्याज आम्दानी	-	-
व्यापारिक सम्पतिमा लाभांश आम्दानी	-	-
विदेशी विनिमय कारोबारमा लाभ/हानी	-	-
अन्य	-	-
जम्मा खुद व्यापारिक आम्दानी	-	-

४.३४ अन्य सञ्चालन आम्दानी

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
विदेशी विनिमयको पुनर्मुल्यांकन लाभ	(१,७७०,१७४)	४,१००,०४४
धितोपत्र लगानी बिक्रीबाट लाभ/हानी	१४३,९४०,६८२	१,३२४,४७७
लगानी सम्पतिमा फेयर भ्याल्यू लाभ/हानी	-	-
इक्विटी उपकरणमा लाभांश	२७,१००,८८९	१६,९६५,०४१
सम्पति तथा उपकरणको बिक्रीमा लाभ/हानी	२०,८९८	३३५,६९१
सम्पति लगानी बिक्रीमा लाभ/हानी	१२,९५५,६५०	१,८५९,२५७



पट्टा सञ्चालन आम्दानी	२,७४२,५०४	५,२८५,९८३
सुन र चाँदीको बिक्रीमा लाभ हानी	-	-
अन्य	५,८०२,६५०	५,७७५,०९२
जम्मा अन्य सञ्चालन आम्दानी	१९०,७९३,०९८	३५,६४५,५८५

४.३५ कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटीमा व्यवस्था/ फिर्ता	-	-
ग्राहकलाई दिने कर्जा तथा सापटीमा व्यवस्था/ फिर्ता	२४१,४५५,१२८	३१९,५७५,५९७
वित्तीय लगानीमा व्यवस्था/ फिर्ता	-	(७,३७२,९३१)
बैंक तथा वित्तीय संस्थाको मौज्दातमा व्यवस्था/ फिर्ता	-	-
सम्पत्ति र उपकरणमा व्यवस्था/ फिर्ता	-	-
साख र अमुर्त सम्पत्तिमा व्यवस्था/ फिर्ता	-	-
लगानी भएको सम्पत्तिमा व्यवस्था/ फिर्ता	(१५,७०४,२९८)	(१७,४५४,८८९)
-थप व्यवस्था	३३,७३४,३६९	१७,०७७,९५८
-व्यवस्थाबाट फिर्ता	(४९,४३८,६६७)	(३४,५३२,८४७)
जम्मा	२२५,७५०,८३०	२९४,७४७,७७७

४.३६ कर्मचारी खर्च

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
तलब	१७६,६५८,८७३	१७९,२२७,८५०
भत्ता	१४३,५४३,०४५	१७०,९१४,३४२
उपदान खर्च	१६,३२९,३६२	१७,८११,९८५
संचय कोष	१६,३५६,३२४	१५,८१९,१७७
पोशाक	-	५,८९०,०००
तालिम तथा विकास खर्च	१,१३३,०४२	९,५९७,२००
विदा बापत भुक्तानी	४६,९६३,२३३	३५,८५३,१३९
औषधी उपचार	२१,९८३,०१५	२१,३६३,९६८
बिमा	-	-
कर्मचारी प्रोत्साहन खर्च	-	-
नगद शेयरमा आधारित भुक्तानी	-	-
पेन्सन भुक्तानी	-	-
NFRS अन्तर्गतको वित्तीय खर्च	१,६८४,३००	३,४३२,१५०
कर्मचारीसँग सम्बन्धीत अन्य खर्च	१२,१७३,७७०	३,५२६,४०६
जम्मा	४३६,८२४,९६५	४६३,४३६,२९८
कर्मचारी बोनस	१०५,७१०,०७८	६५,०३९,१८०
जम्मा	५४२,५३५,०४२	५२८,४७५,३९८

बोनस ऐन २०७४ बमोजिम कर्मचारीलाई बोनस व्यवस्था गर्नु अनिवार्य रहेको छ । बैंकका कर्मचारीका लागि भएका सबै खर्चहरू यस शिर्षकमा समावेश गरिएको छ, जसमा कर्मचारीको तलब, भत्ता, पेन्सन, उपदान, सञ्चयकोषमा थप रकम, तालीम खर्च, पोशाक खर्च, बीमा, कर्मचारी बोनस तथा NFRS अन्तर्गतको वित्तीय खर्च लगायत रहेका छन् । कर्मचारी सापटी बजार दर अनुरूप फेयर भ्याल्यूमा मूल्यांकन गरिएको छ ।



४.३७ अन्य सञ्चालन खर्च

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
सञ्चालकहरूको बैठक भत्ता	२,७५४,०००	१,७५५,०००
सञ्चालकहरूको अन्य खर्च	५२०,६२०	४१०,३७३
लेखापरीक्षकको पारिश्रमिक	४,२४३,७१५	३,२०३,५५०
लेखापरीक्षक सम्बन्धी अन्य खर्च	१७८,६६८	१,६१०,२३५
व्यावसायिक र कानुनी खर्च	२,६२६,२७९	२,३८१,९९६
कार्यालय प्रशासन खर्च	१४६,९११,२३३	१६४,३९९,२२१
संचालन पट्टा खर्च	८९,९३४,०७९	८५,१९३,५७३
लगानी सम्पत्तिको सञ्चालन खर्च	-	-
संस्थागत सामाजिक उत्तरदायित्व खर्च	४,१४८,८३५	१३,२१७,८७४
अनरियस (Onerous) पट्टा व्यवस्था	-	-
अन्य	-	-
जम्मा	२५९,३९७,४२९	२७२,९७९,८२२

कर्मचारी खर्च बाहेकका अन्य सम्पूर्ण संचालन खर्चहरू यस शीर्षक अन्तर्गत पर्दछन् । यस शीर्षक अन्तर्गत पर्ने खर्चहरूमा कार्यालय प्रशासन खर्च (विस्तृत विवरण ४.३७.१ मा प्रस्तुत गरिएको), अन्य संचालन र ओभरहेड खर्च, संचालकहरूको बैठक शुल्क, लेखापरीक्षकहरूलाई भुक्तानी गरिएको लेखापरीक्षण शुल्क तथा अन्य शुल्क, व्यावसायिक र कानुनी खर्च, संस्थागत सामाजिक उत्तरदायित्वको खर्च व्यय, पट्टा प्रावधानहरू आदि समावेश छन् । कुनै पनि संचालन लिज सम्झौताले नगद प्रवाहको रकम, समय तथा निश्चितामा महत्वपूर्ण प्रभाव पारेको छैन ।

४.३७.१ कार्यालय प्रशासन खर्च

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
बत्ती विजुली र पानी	१४,७९१,३१७	१४,७८३,८०३
मर्मत तथा सम्भार		
(क) भवन	-	१,९७५
(ख) सवारी साधन	२,६६१,५०१	२,६७४,४५०
(ग) कम्प्युटर तथा उपकरण	१७८,१८६	१२२,७५८
(घ) कार्यालय सामग्री तथा फर्निचर	१,६८९,५३१	२,०२८,४०३
(ङ) अन्य	१०५,९५०	३४७,७८३
वीमा	४,०९४,४५५	५,४५२,९४५
पोष्टेज, टेलिफोन, टेलिफोन तथा फ्याक्स	१६,४६०,४१२	१५,९६२,४६५
मसलन्द र छपाइ	११,०३२,९३०	१०,७८३,६१४
पत्रपत्रिका तथा पूस्तक	२०२,५६०	३२३,०८१
विज्ञापन	२,७१५,०५८	९,२००,२१५
चन्दा	-	१५,०००
सुरक्षा खर्च	३४,०२८,९९४	४५,८१४,३६४
निक्षेप तथा कर्जा सुरक्षण प्रिमियम	१४,४९१,६७१	१३,१४०,९१४
भ्रमण भत्ता र खर्च	७७५,३३२	१,४५३,२४८
मनोरञ्जन खर्च	५४०,५१०	१,१९८,५०८
वार्षिक/ विशेष साधारण सभा सम्बन्धी खर्च	२५९,६७६	७६५,११४



अन्य		
(क) प्राविधिक सेवा सोधभर्ना	१,७६४,०००	१,२७७,१८७
(ख) यातायात खर्च	५,३४४,८९५	६,०७४,४९६
(ग) ग्राहक तथा जनसम्पर्क खर्च	१७६,७५३	२८०,१९४
(घ) बैंकिङ तथा कर्पोरेट खर्च	५,८८२,९४३	६,२९५,३५४
(ङ) शुल्क तथा करहरू	१०,८१०,८९०	६,६८९,३१७
(च) विविध	३,६८५,३५९	३,७८६,७७१
(छ) सरसफाइ	२,५७२,९२६	२,२७७,६०७
(ज) Deffered expenses तथा सफेटवेयर अपलेखन खर्च	-	-
(झ) हर्जाना तथा नोक्सानी	-	-
(ञ) कम मूल्यको सम्पत्ति	३५७,१७३	५५४,५८२
(ट) आन्तरीक लेखा परिक्षण तथा सुपरिवेक्षण खर्च	-	-
(ठ) ए.एम.सी. खर्च	८,५७८,५३२	७,९२७,२२३
(ड) नयाँ शाखा शुभारम्भ खर्च	१२,९६५	५७६,२१५
(ढ) चाडबाड तथा सालतमामी खर्च	९९१,७७५	८१३,३७१
(ण) परामर्श खर्च	७१३,२४२	२,१८५,३२९
(त) बजेट तथा योजना खर्च	१,९९१,६९६	१,५९२,९३४
जम्मा	१४६,९९९,२३३	१६४,३९९,२२९

४.३८ हासकट्टी र परिशोधन

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
सम्पत्ति र उपकरणमा हासकट्टी	५५,६१३,०७९	५९,२६२,८२३
लगानी भएको सम्पत्तिमा हासकट्टी	-	-
अमूर्त सम्पत्तिमा परिशोधन	१,४४०,०७४	१,४९३,२१६
जम्मा	५७,०५३,१५४	६०,७५६,०३९

हासकट्टी भनेको भौतिक सम्पत्तिको उपभोग्य समयावधिमा हास हुन आउने रकमको व्यवस्थित विनियोजन हो। परिशोधन भनेको अमूर्त सम्पत्तिको उपभोग्य समयावधिमा हास हुन आउने रकमको व्यवस्थित विनियोजन हो। एनएफआरएस बमोजिम लेखाङ्कन गरिएको सम्पत्ति र उपकरण, लगानी सम्पत्ति, र अमूर्त सम्पत्तिको परिमार्जनमार्फत गरिएको हासकट्टी यस शीर्षक अन्तर्गत देखाईएको छ।

४.३९ गैर सञ्चालन आम्दानी

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
अपलेखन गरिएको कर्जा असुली	२६,५३३,८०३	२,३००,३५०
अन्य आम्दानी	९,२६८,४३०	१,७२४,३९२
जम्मा	३५,८०२,२३३	४,०२४,७४२

सञ्चालन आय सँग प्रत्यक्ष सम्बन्ध नभएका आयहरू यस शीर्षक अन्तर्गत प्रस्तुत गरिन्छ। अपलेखन गरीएको कर्जाबाट असुली भएको आय तथा अन्य आय यस शीर्षक अन्तर्गत देखाईएको छ।



४.४० गैर सञ्चालन खर्च

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
कर्जा अपलेखन	९,५५०,२०२	-
रिडन्डेन्सी व्यवस्था	-	-
पुनसंरचनाको खर्च	-	-
अन्य खर्च	२८०,९४९	११,९४८
जम्मा	९,८३१,१५२	११,९४८

सञ्चालन खर्चसँग प्रत्यक्ष सम्बन्ध नभएका खर्चहरू यस शीर्षक अन्तर्गत प्रस्तुत गरिन्छ। अन्य खर्चमा स्थिर सम्पत्ति अपलेखन गरिएको खर्च देखाइएको छ।

४.४१ आयकर खर्च

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
चालु कर खर्च	२७७,५९९,००६	२७७,२४७,६२९
यस वर्ष	२७५,८५०,६६८	२७७,२४७,६२९
गत वर्षको समायोजन	१,७४८,३३९	-
स्थगन कर खर्च	१३,६९१,९९६	(९५,४६३,५५६)
अल्पकालिन भिन्नताहरूको शुरुवात र रिभर्सल	१३,६९१,९९६	(९५,४६३,५५६)
करको दरमा आएको परिवर्तन	-	-
पहिले लेखाङ्कन नगरिएको कर नोक्सानी	-	-
जम्मा कर खर्च	२९१,२९१,००२	१८१,७८४,०७३

यस शीर्षकमा खुद करयोग्य नाफामा लाग्ने आयकर रकमको पहिचान र प्रस्तुत गरिएको छ। यस खाता शीर्षकमा चालु कर खर्च, स्थगन कर खर्च/आय समावेश गरिएको छ।

४.४१.१ कर खर्च र लेखा मुनाफाको मिलाप

(रकम रु.मा)

	यस वर्ष	गत वर्ष
कर अधिको नाफा	९५१,३९०,६९८	५८५,३५२,६२१
३० प्रतिशतको करको दरले हुने कर रकम	२८५,४१७,२१०	१७५,६०५,७८६
जोड्ने : करको निमित्त घटाउन नमिल्ने खर्चहरूले करमा पर्ने असर	४,०६८,९४४	११४,००५,८९४
घटाउने : छुट आयमा पर्ने करको असर	११,४९४,८३७	१०,०७५,६८०
जोड्ने/घटाउने : अन्य बस्तुहरूको करमा असर	(२,१४०,६४९)	(२,२१३,१७०)
कुल आय कर खर्च	२७५,८५०,६६८	२७७,३२२,८३०
प्रभावकारी करको दर	३०%	३०%



वितरण योग्य नाफा वा नोक्सान सम्बन्धी विवरण

२०७८ साल आषाढ मसान्त
(नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार)

(रकम रू.मा)

	यस वर्ष	गत वर्ष
शुरुको संचित मुनाफा	२८८, ३५२, २५८	५१०, ३९०, ०३४
नाफा / नोक्सान सम्बन्धी विवरणका आधारमा खुद नाफा / नोक्सान	६६०, ०९९, ६९६	४०३, ५६८, ५४८
विनियोजन :		
क) साधारण जगेडा	(१३२, ०१९, ९३९)	(८०, ७१३, ७१०)
ख) सटही घटबढ कोष	-	(१, ०२५, ०११)
ग) पुंजी फिर्ता जगेडा कोष	-	-
घ) संस्थागत सामाजिक उत्तरदायित्व कोष	(६, ६००, ९९७)	(४, ०३५, ६८५)
ङ) कर्मचारी तालिम कोष	-	-
च) अन्य		
बोनस शेयर जारी	(२७०, ३४१, ३९)	(२२७, ५६०, ०९८)
नगद लाभांश भुक्तानी	(१४, २२८, ४९५)	(२८१, ४५५, ९११)
फेयर भ्याल्यू जगेडा	३३, २५७, ४६८	(७, ३७२, ९३१)
स्थगन कर जगेडा	४३, ३९२, ११०	(४३, ३९२, ११०)
सामाजिक उत्तरदायित्व कोष	४, ०३५, ६८५	१३, २१७, ८७४
नियमनकारी समायोजन अधिको नाफा / नोक्सान	६०५, ९४६, ३९९	२८९, ६२०, ९९९
नियमनकारी समायोजन :		
क) असुल हुन बाँकी व्याज(-)/गत वर्षको असुल हुन बाँकी व्याजको असुली (+)	१००, ५९६, ९०१	(१२५, ७०२, ५५६)
ख) कर्जा जोखिम व्यवस्थामा कमी (-) वृद्धि (+)	-	-
ग) लगानीको सम्भावित जोखिम वापत व्यवस्थामा कमी (-) वृद्धि (+)	-	-
घ) गैर बैंकिङ्ग सम्पत्तिको कर्जा जोखिम व्यवस्थामा कमी (-) वृद्धि (+)	७, २९७, २१५	१३५, ९७५, ०४५
ङ) स्थगन कर सम्पत्तिको लेखाङ्कन (-) फिर्ता (+)	-	-
च) ख्याती पहिचान (-)/ख्यातीको हानी (+)	-	-
छ) Bargain Purchase Gain पहिचान(-) फिर्ता (+)	-	-
ज) वीमाङ्कीक नोक्सान पहिचान (-) फिर्ता (+)	(६, ९७१, ३७७)	(३, ५४१, २३०)
झ) अन्य (+/-)	-	-
वितरण योग्य नाफा / नोक्सान	७०६, ८६९, ९३०	२८८, ३५२, २५८



५. खुलासा तथा थप जानकारी

५.१ जोखिम व्यवस्थापन

नेपाल राष्ट्र बैंक को निर्देशन ६ बमोजिम बैंकमा एक जोखिम व्यवस्थापन समिति रहेको छ । बैंकको जोखिम समितिको संरचना निम्न बमोजिम छ :

क्र सं	सदस्यहरू	पदनाम
१.	गैर कार्यकारी निर्देशक (संस्थापक समुह)	संयोजक
२.	गैर कार्यकारी निर्देशक (संस्थापक समुह)	सदस्य
३.	सञ्चालन विभागका प्रमुख	सदस्य
४.	प्रमुख जोखिम अधिकृत	सदस्य सचिव

सो समितिले बैंकको कामकारवाहीको सिलसिलामा अन्तर्निहित हुने कर्जा जोखिम, बजार जोखिम, सञ्चालन जोखिम, तरलता, पुँजी पर्याप्तता अनुपात लगायतका विभिन्न जोखिमहरूको मापन र न्यूनीकरण गर्न वर्षमा कम्तीमा ४ पटक बैठक बस्ने गर्छ ।

यस समितिको उतरदायित्व निम्न बमोजिम छ :

- क. सबै किसिमका जोखिमहरूको पहिचान र मापन गर्नका लागि नीति र दिशानिर्देशन तयार गर्ने
- ख. बैंकसँग उचित नीति प्रक्रियाहरू तयार गरि कागजत गरि राखिएको छ भनि सुनिश्चित गर्ने
- ग. कर्जा जोखिम सम्बन्धमा बैंकको समग्र जोखिम सहिष्णुता परिभाषित गर्ने
- घ. बैंकको महत्त्वपूर्ण जोखिम विवेकपूर्ण स्तरमा कायम छ र उपलब्ध पूँजी अनुरूप छ भनी सुनिश्चित गर्ने

संचालक स्तरको जोखिम व्यवस्थापन समिति बाहेक अन्य समितिहरू र समूहहरूले पनि समग्र जोखिम व्यवस्थापन को लागी सहयोग गर्छन् ।

जोखिम सुशासन

बैंकको कामकारवाहीको सिलसिलामा अन्तर्निहित हुने कर्जा जोखिम, बजार जोखिम, सञ्चालन जोखिम, तरलता जोखिमहरूको समीक्षा गर्न जोखिम व्यवस्थापन समिति बनेको हो । बजार जोखिम र तरलता जोखिमको समीक्षा गर्न सम्पत्ति दायित्व व्यवस्थापन समिति बनेको छ । सञ्चालन जोखिमको समीक्षा गर्न सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी समितिले आफ्नो काम कर्तव्य निर्वहन गर्दै आएको छ ।

जोखिम व्यवस्थापन विभागले आवधिक वित्तीय निगरानी र अनुगमन संचालन गर्दछ । यसका अतिरिक्त जोखिम व्यवस्थापन समितिले नेपाल राष्ट्र बैंकले आवश्यक पर्ने बैंकको तनाव परीक्षण र जोखिम न्यूनीकरण गर्न यसको प्रभाव र सुधारात्मक कार्यको विश्लेषण गर्दछ ।

बैंकको व्यापारिक गतिविधिहरूबाट उत्पन्न हुने कर्जा, बजार र तरलता जोखिमहरू साथै परिचालन, नियामक र प्रतिष्ठित जोखिमहरूलाई बैंकले जोखिम व्यवस्थापन फ्रेमवर्कको माध्यमबाट कुशलतापूर्वक व्यवस्थित गर्न खोज्दछ । यस फ्रेमवर्कको अंशको रूपमा, बैंकले सिद्धान्तहरूको प्रयोग गर्दछ जसले बैंकको जोखिम व्यवस्थापन संस्कृति वर्णन गर्दछ । कर्जा, बजार र तरलता जोखिमहरूको व्यवस्थापन गर्न बैंकले जोखिम प्रबन्धन नीति, दिशानिर्देश २०१७ लागु गर्दै आएको छ ।

प्रमुख जोखिम क्षेत्रहरू र जोखिम न्यूनीकरणको उपायहरू तल उल्लेखित छन् :



५.१.१ कर्जा जोखिम

कर्जा जोखिम भनेको सहमति सर्तहरू बमोजिम बैंकलाई भुक्तानी गर्ने आफ्नो करारको दायित्व पूरा गर्न ऋणीको विफलताको कारण साँवा र त्यससँग सम्बन्धित इनामको क्षतिको सम्भावना हो। जोखिम अनुगमन र रिपोर्टिङ फ्रेमवर्कको माध्यमबाट कर्जा जोखिम न्यूनीकरण गर्न कर्जा जोखिमको उचित अनुगमन र रिपोर्टिङ फ्रेमवर्क तयार गरिएको छ।

कर्जा जोखिमको प्रभावकारी व्यवस्थापनका लागि बैंकले विभिन्न प्रणाली, नीतिहरू, प्रक्रियाहरू र दिशानिर्देशहरू कार्यान्वयन गरेको छ। प्रत्येक प्रकारको कर्जाको लागि मापदण्ड परिभाषित गरिएको छ र पर्याप्त उपकरणको प्रयोग, पर्याप्तता, कार्यान्वयनको स्थिति र जमानतको तरलता स्थिति, साथ साथै व्यावहारिक पक्षहरूको पनि विश्लेषण गरिन्छ।

यसका साथै पूर्व विश्लेषण र सुपरिवेक्षण अनि स्वीकृत भएपछि कर्जाको उचित उपयोग भए नभएको पनि मापन गरिन्छ।

ऋणीको भुक्तानी गर्न सक्ने क्षमता तथा कर्जा जोखिमको उचित मूल्यांकनको लागि सबै सम्बन्धित डाटाको संकलन तथा विश्लेषणको लागि एक उच्च स्तरीय ऋण निवेदन फारम प्रयोग गरिएको छ।

आवेदनहरू मूल्यांकनको लागि सामान्यतया व्यवसायको सम्भावना, फर्म र कम्पनीको व्यवस्थापन, वित्तीय विश्लेषण, आय विवरण, वासलात, नगद प्रवाह विवरण, प्रमुख वित्तीय संकेत, मुख्य जोखिम र न्यूनीकरणको विश्लेषण गरिएको छ।

ऋण स्वीकृत हुनु पूर्व र ऋण स्वीकृत भएपछि ऋणको उपयोगिता बारे जान्नको लागि विश्लेषण र अनुगमन पनि गरिन्छ।

क. कर्जा जोखिममा अधिकतम एक्सपोजर

कर्जा जोखिममा हुने अधिकतम एक्सपोजर सामान्यतया कर्जा तथा सापटी र परिशोधित लागतमा मापन गरिएको लगानी पर्दछ। कर्जा जोखिममा अधिकतम एक्सपोजर भनेको सम्बन्धित वित्तीय सम्पत्तिको किताबी मूल्य हो।

ख. भाखा ननाघेका र हानी नभएको कर्जा र भाखा नाघेको र हानी भएको (Impaired Loans) कर्जाको गुणस्तर तलको तालिकाले बैंकको आन्तरिक कर्जा रेटिङ प्रणालीको आधारमा वित्तीय सम्पत्तिहरूको गुणस्तरको वर्गीकरण देखाउँछ :

रकम रु दश लाखमा

विवरण	भाखा ननाघेका र हानी नभएको कर्जा	९० दिन सम्म भाखा नाघेको	९१ देखि १८० दिन सम्म भाखा नाघेको	१८० दिन भन्दा बढीले भाखा नाघेको	एकल रूपमा हानी भएको	जम्मा
वित्तीय सम्पत्ति						
परिशोधित लागतमा मापन गरिएको सम्पत्ति						
नगद तथा नगद समान	२,९३२	-	-	-	-	२,९३२
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात	१,०९८	-	-	-	-	१,०९८
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात	२६,८४१	३,२४०	२८७	७०८	-	३१,०७६
ग्राहकलाई कर्जा तथा सापट	४,४२९	-	-	-	-	४,४२९
बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापट	-	-	-	-	-	-
नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापन गरिएको	-	-	-	-	-	-
व्युत्पन्न वित्तीय उपकरण						
अन्य विस्तृत आम्दानीको माध्यमबाट फेयर भ्याल्युमा मापन गरिएको						
सुरक्षणपत्रमा लगानी	७,३०१	-	-	-	-	७,३०१
सहायक कम्पनीमा लगानी	-	-	-	-	-	-
जम्मा	४२,६०१	३,२४०	२८७	७०८	-	४६,६३६



५.१.२ बजार जोखिम

ब्याज दर र इक्विटी मूल्यको प्रतिकूल परिवर्तनले उत्पन्न हुने जोखिमहरू बजार जोखिम व्यवस्थापन अन्तर्गत आउँदछन् । बजार जोखिम भन्नाले आर्थिक बजार दर वा मूल्यहरूमा प्रतिकूल परिवर्तनको कारण आय वा आर्थिक मूल्यमा घाटाको सम्भावना हो । बजार जोखिममा संस्थाको जोखिम मुख्यतय ग्राहकद्वारा संचालित लेनदेनबाट उत्पन्न हुन्छ ।

राष्ट्र बैंकले तोकेको जोखिम व्यवस्थापन दिशानिर्देशको अनुरूप, बैंकले जोखिम व्यवस्थापनमा ध्यान केन्द्रित गरेको छ साथै ब्याज दर जोखिमको मापन नियमित अन्तरालमा गरिन्छ । बजार जोखिम सम्पत्ति दायित्व व्यवस्थापन समितिद्वारा तय गरिएको जोखिम सहिष्णुता र बजार जोखिम सीमा बमोजिम व्यवस्थित गरिन्छ । सम्पत्ति दायित्व व्यवस्थापन समिति नियमित रूपमा भेटि आन्तरिक र बाह्य कारकको विश्लेषण गरेर बजार जोखिम न्युनिकरण सम्बन्धि निर्णय गर्दछ ।

५.१.३ तरलता जोखिम

बैंकले नगद वा अन्य वित्तीय सम्पत्ति प्रदान गरेर वित्तीय दायित्वहरूसँग सम्बन्धित दायित्वहरू पूरा गर्न कठिनाई भोग्नु पर्न सक्ने सम्भावनालाई तरलता जोखिम भनी परिभाषित गरिएको छ । तरलता जोखिम सामान्य र तनाव दुवै परिस्थितिहरूमा नगद प्रवाहको बेमेलको नतीजाको कारणले गर्दा बैंकले भुक्तान दायित्वहरू पूरा गर्न असमर्थ हुन सक्ने सम्भावनाको कारण उत्पन्न हुन्छ ।

यस्तो परिदृश्य तब हुन सक्छ जब स्थिर प्रकृतिको सम्पत्तिको लागि आवश्यक रकम बैंकलाई स्वीकार्य सर्तमा उपलब्ध हुँदैन । तरलता जोखिम सम्पत्ति दायित्व व्यवस्थापन समितिद्वारा व्यवस्थापन गरिएको छ । सम्पत्ति दायित्व व्यवस्थापन समितिले बैंकको समग्र तरलता व्यवस्थापनको लागि ट्रेजरीबाट परिपत्र जारी गरेको छ ।

तलको तालिकाले लगानीको पोर्टफोलियोको परिपक्वता प्रोफाइललाई छुट बिनाको (Undiscounted) नगद प्रवाहको आधारमा चित्रण गर्दछ: रकम रु दश लाखमा

विवरण	३ महिना भन्दा कम	३ देखि ६ महिना	६ महिना देखि १ वर्ष	१ वर्ष भन्दा बढी	जम्मा
सम्पत्ति					
नगद तथा नगद समान	२,९३२	-	-	-	२,९३२
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	१,०९८	-	-	-	१,०९८
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	-	-	-	-	-
व्युत्पन्न वित्तीय उपकरण	-	-	-	-	-
अन्य व्यापारिक सम्पत्तिहरू	-	-	-	-	-
बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापट	४,४२९	-	-	-	४,४२९
ग्राहकलाई कर्जा तथा सापट	३०,०८२	२८७	१४६	५६१	३१,०७६
सहायक कम्पनीमा लगानी	-	-	-	-	-
जम्मा	३८,५४१	२८७	१४६	५६१	३९,५३५
दायित्व					
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	१,१९५	-	-	-	१,१९५
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	१,२३१	-	-	-	१,२३१
व्युत्पन्न वित्तीय उपकरण	-	-	-	-	-
ग्राहकबाट निक्षेप	९,१०९	९,४१३	१६,६९६	३,४६८	३८,६८६
तिर्न बाँकी सापट	-	-	-	-	-
अन्य दायित्व	१७६	१०३	२५३	१३९	६७१
निष्कासन गरिएको ऋणपत्र	-	-	-	-	-
जम्मा	११,७११	९,५१६	१६,९४९	३,६०७	४१,७८३



५.१.४ संचालन जोखिम

संचालन जोखिम भनेको अपर्याप्त वा असफल प्रक्रियाहरू, प्रणाली वा नीतिहरू, कर्मचारीका त्रुटिहरू, प्रणालीका असफलताहरू, धोखाधडी वा अन्य अपराधिक गतिविधिले व्यवसाय प्रक्रियामा बाधा उत्पन्न गराई परिणामस्वरूप घाटा हुने सम्भावना हो । संचालन जोखिमलाई जोखिम पहिचान, मूल्यांकन, नियन्त्रण र अनुगमनको माध्यमबाट व्यवस्थापन गरिन्छ । संस्थाको संचालन जोखिम नियन्त्रणको लागि वित्तीय प्रशासन नीति, कर्मचारी विनियमावली, सञ्चालन निर्देशिका, AML/CFT नीति, शंकास्पद कारोबार पहिचान प्रक्रिया, र राजनीतिक रूपले उजागर गरिएको व्यक्तिको पहिचान नीति रहेका छन्, जसले दैनिक कामका लागि निर्देशन दिन्छ ।

प्रत्येक जोखिम नियन्त्रक एक प्रभावकारी जोखिम नियन्त्रण वातावरण कायम गर्न र जोखिम पहिचान गर्नको लागि जिम्मेवार छ । निम्नलिखित गतिविधिहरूको व्यवस्थापनबाट उत्पन्न हुने संचालन जोखिमको नियन्त्रणको लागि जोखिम नियन्त्रक जिम्मेवार हुन्छन् : बाह्य नियमहरू, दायित्व, कानूनी प्रवर्तन, सम्पत्तिको नष्ट वा क्षति, सुरक्षा, आन्तरिक ठगी वा बेइमानी, बाह्य ठगी, सूचना सुरक्षा, प्रकृयागत असफलता र मोडेल । संचालन जोखिम बैंकले संचालन गरेको सबै व्यवसायिक प्रक्रियाहरूबाट उत्पन्न हुन्छ ।

सबै व्यवसाय खण्डहरू, उत्पादनहरू र प्रक्रियाहरूलाई परिभाषित गरेर सञ्चालन जोखिमको व्यवस्थापन गरिएको छ ।

५.१.५ आन्तरिक नियन्त्रण

संचालक समिति जोखिमहरू प्रबन्धन गर्न र व्यापार र वित्तीय गतिविधि नियन्त्रण गर्न प्रतिबद्ध छ जसले लाभदायक व्यवसायको अवसरलाई अधिकतम बनाउन, हानी वा प्रतिष्ठामा हुने क्षति निम्त्याउन सक्ने जोखिमहरूलाई कम गर्न, कानून र नियमहरूको पालना सुनिश्चित गर्न र बाह्य घटनाहरूसँग लचिलोपना वृद्धि गर्न सक्षम बनाउँछ ।

यो हासिल गर्न संचालक समितिले जोखिम पहिचान, मूल्यांकन, न्यूनीकरण र नियन्त्रण र अनुगमनको नीति र प्रक्रिया अपनाएको छ । संचालक समितिले कम्पनीको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारिता, यसको समितिहरू, व्यवस्थापन र आन्तरिक लेखा परीक्षणको नियमित समीक्षा गर्दछ ।

लेखापरीक्षण समितिले बैंकको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारिताको समीक्षा गरि संचालक समितिलाई उचित प्रतिक्रिया प्रदान गरेको छ ।

संस्थाको आन्तरिक नियन्त्रण प्रणालीमा स्वतन्त्रता कायम गर्न बैंकले आन्तरिक लेखापरीक्षणलाई आउटसोर्स गरेको छ । आन्तरिक लेखा परीक्षणले नीति र मापदण्डको अनुपालन र यसको व्यवसाय र एकाई लेखा परीक्षणको कार्यक्रम मार्फत बैंकभर आन्तरिक नियन्त्रण संरचनाहरूको प्रभावकारिताको अनुगमन गर्दछ ।

आन्तरिक लेखापरीक्षण जोखिममा आधारित मूल्यांकन पद्धतिद्वारा निर्धारित उच्च जोखिमको क्षेत्रहरूमा केन्द्रित रहन्छ । लेखापरीक्षण समितिले त्रैमासिक रूपमा आन्तरिक लेखा परीक्षण प्रतिवेदन समीक्षा गर्दछ । सबै लेखा परीक्षणहरूको निष्कर्षहरू तत्काल सुधारात्मक उपायहरू सुरु गर्नका लागि मुख्य कार्यकारी अधिकारी र व्यापार प्रमुखहरूलाई रिपोर्ट गरिन्छ ।

५.२ आर्थिक वर्ष २०७७/७८मा बैंकको व्यापारमा कोभिड १९ ले पारेको प्रभाव

कोभिड-१९ महामारीबाट विश्वसँगै नेपाल पनि प्रभावित भएको छ । महामारीको संक्रमण रोक्न देशहरूले बन्दाबन्दी घोषणा गरेको थियो जसले आर्थिक क्रियाकलापहरू ठप्प बनाइदियो । महामारीको संक्रमण रोक्न नेपाल सरकारले ७७/७८ आर्थिक वर्षमा देशव्यापी रूपमा बन्दाबन्दी लगायत निषेधाज्ञा घोषणा गरेको थियो । विभिन्न राष्ट्रहरूले कोभिडको संकटको प्रभाव कम गर्न अभूतपूर्व वित्तीय र मौद्रिक कदमहरू चालेका थिए ।

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको तनाव कम गर्न धेरै उपायहरू घोषणा गरेको छ जसमा प्रणालीमा तरलता प्रवाह बढाउने, कर्जा जोखिम व्यवस्थामा छुट र तरलता अनुपातको गणनामा लचकता पनि पर्दछ । साना र ठूला व्यवसायहरूमा औद्योगिक र सेवा उत्पादनमा संकुचन भएपछि यस महामारीबाट नेपाली अर्थतन्त्र प्रभावित भएको छ । संकुचित व्यापार अवसरहरू



र आमदानीमा आउने कमीका कारणले बैंकको व्यवसायलाई छोटोदेखि मध्यम अवधिसम्म प्रभाव पार्ने देखिन्छ। बैंकको व्यवसाय, कर्जाको गुणस्तर र कर्जाको वर्गिकरणमा कोभिड-१९ को के कति प्रभाव पर्छ भन्ने कुरामा अभूत अनिश्चितता कायम नै छ र यसको प्रभाव कति रहन्छ भनेर महामारी कति फैलिन्छ, सरकार र केन्द्रीय बैंकले यसको प्रभाव कम गर्न चाल्ने कदमहरू र आर्थिक गतिविधिहरू सामान्य स्तरमा पुनः सुरु गर्नका लागि लामो समयमा निर्भर गर्दछ। बैंकको पूँजी र तरलता स्थिति बलियो छ र यस अवधिमा यो नै बैंकको लागि महत्वको विषय रहनेछ।

असार मसान्तमा रु ४३९,७९९,२५९ को कुल ब्याज बक्यौता रहेकोमा राष्ट्र बैंकले प्रदान गरेको सुविधा अनुरूप २०७८ भाद्र १५ सम्म रु ९०,४५६,९६९ ब्याज असुल उपर गरेको छ।

नेपाल राष्ट्र बैंकले कोभिडको कारण बैकिङ्ग क्षेत्र तथा ग्राहकहरूमा परेको असरहरू न्युनीकरण गर्नका आवश्यक सुबिधाहरू जस्तै ऋण भुतानी अवधिमा थप तथा स्थगन, ब्याज तिर्न समस्या परेको क्षेत्रहरूका लागि पुनःतालिका, पुनःसंरचना आदि प्रदान गर्नका लागि निर्देशनहरू जारी गरेको थियो। उक्त निर्देशिकाहरू पालना गर्दै यस बैंकले पनि आफ्नो बैकिङ्ग सेवाहरू प्रधान गर्दै आएको छ।

टेबल: १ (Forbearance/ Relaxation)

विवरण	२०७८ आषाढ मसान्तमा	
	ग्राहकको संख्या	रकम रु.दश लाखमा
२०७८ आषाढ मसान्त पश्चात् भाद्र १५ सम्म असुल भएको ब्याज आमदानी	५४४७	९०.४६
असल कर्जामा थप गरिएको ०.३०% कर्जा नोक्सानी व्यवस्था	१६२३६	९३.८१
ग्रेस अवधि थप गरिएका उद्योग वा निर्माणाधीन परियोजनामा प्रवाहित कजा	-	-
५% कर्जा नोक्सानी व्यवस्था गरिएका पुनरतालिकीकरण/पुनरसंरचना गरिएका कजा	३२४	१,२०२.७९
कोभिडले असर गरेका ऋणीलाई प्रवाहित २०% थप चालु पूँजी कजा	१८	१६.९७
कोभिडले असर गरेका ऋणीलाई प्रवाहित १०% थप आवधिक कजा	-	-
५% कर्जा नोक्सानी व्यवस्था गरिएका र १ वर्षसम्म भुक्तानी अवधि थप गरिएका २०% थप चालु पूँजी कर्जा (कोभिडसम्बन्धी)	-	-
५% कर्जा नोक्सानी व्यवस्था गरिएका र १ वर्षसम्म भुक्तानी अवधि थप गरिएका १०% थप आवधिक कर्जा (कोभिडसम्बन्धी)	-	-
ने.रा.बैंकको निर्देशन २ को बुँदा ४१ बमोजिम साँवा तथा ब्याज गर्ने अवधि २ वर्षसम्म थप गरिएका कर्जा	९६	३७.४३

टेबल: २ (Business Continuity Loan)

विवरण	२०७८ आषाढ मसान्तमा	
	ग्राहकको संख्या	रकम रु.दश लाखमा
पुनरकर्जा	११९३	१,०२६.६७
व्यवसायिक निरन्तरता कर्जा	-	-

टेबल: ३ (Subsidized Loan)

विवरण	२०७८ आषाढ मसान्तमा	
	ग्राहकको संख्या	रकम रु.दश लाखमा
सहुलियतपूर्ण कजा	३४३	३२२.८७



५.३ पूँजीकोष व्यवस्थापन

५.३.१ गुणात्मक खुलासा

बैंकले पूँजी पर्याप्ततालाई नेपाल राष्ट्र बैंकले चाहेको पूँजी पर्याप्तता ढाँचा, २००७ (जुलाई २००८ मा अपडेट गरीएको) अनुसार राखेको छ। अषाढ २०७८ को पूँजी पर्याप्तता अनुपात प्राथमिक पूँजीमा १२.२७ % र पूँजीकोषमा १३.५२ % छ। रणनीतिक उद्देश्यहरूको सम्बन्धमा बैंकको वर्तमान र भविष्यको पूँजी आवश्यकताहरू सुनिश्चित गर्न सञ्चालक समिति मुख्य रूपले उत्तरदायी हुनेछ। व्यवस्थापनले बैंकले व्यावसायिक गतिविधिहरूको क्रममा सामना गरिरहेको विभिन्न जोखिमहरूको प्रकृति र स्तरको समीक्षा गरि सोहि अनुरूप प्रत्येक जोखिम कारकलाई नियन्त्रण गर्ने उपायहरू निर्दिष्ट हुने गरि जोखिम व्यवस्थापन अवधारण तयार पार्दछ।

५.३.२ मात्रात्मक खुलासा

क. पूँजी संरचना र पूँजी पर्याप्तता

१. प्राथमिक (Tier-I) - पूँजी तथा त्यसको समिश्रण

रकम रु दश लाखमा

क्र.सं	विवरण	यस वर्ष
क	चुक्ता पूँजी	३,३४२
ख	अविश्वसनीय गैर-संचयी प्राथमिकता शेयरहरू	-
ग	शेयर प्रिमियम	-
घ	प्रस्तावित बोनस शेयर	-
ङ	बैधानिक जगेडा कोष	१,१२३
च	संचित नाफा	७०७
छ	लेखापरीक्षण नभएको यस बर्सको संचित नाफा	-
ज	पूँजी फिर्ता जगेडा कोष	-
झ	पूँजी समायोजन कोष	-
ञ	लाभांश समिकरण कोष	-
ट	अन्य फ्री जगेधा	-
ठ	घटाउने:ख्याति	-
ड	घटाउने स्थगन कर सम्पत्ति	-
ढ	घटाउने: उपयोग नभएका तथा सिमा नाधेका जग्गा तथा भवन खरिद	(५६)
ण	घटाउने: अन्य	(१२८)
	प्राथमिक पूँजी	४,९८९

यस बैंकले आफ्नो अधिल्लो त्रैमासिकको प्राथमिक पूँजीको ४०% मार्जिन लोनमा ऋण प्रवाह गरेको थियो। तर, उक्त लोनको सिमा असार मसान्तीमा रु १२ करोड ८० लाख नाघेको थियो, जुन माथी देखाएभै प्राथमिक पूँजीबाट अन्य शिर्षकमा घटाइएको छ।

२. पूरक (Tier-II) - पूँजी तथा त्यसको विभाजन

रकम रु दश लाखमा

क्र.सं	विवरण	यस वर्ष
क	सहायक आवधिक दायित्व	-
ख	साधारण कर्जा नोक्सान व्यवस्था	५०८
ग	सटही समिकरण कोष	२
घ	लगानी समायोजन कोष	-
	पूरक पूँजी	५१०



पुँजीकोष

रकम रु दश लाखमा

क्र.सं	विवरण	यस वर्ष
क	प्राथमिक पुँजी	४,९८९
ख	पुरक पुँजी	५१०
	पुँजीकोष	५,४९९

३. पुँजीकोष पर्याप्तता

अषाढ २०७८ को पुँजीकोष पर्याप्तता १३.५२% छ।

ख. जोखिमहरू

कर्जा जोखिम, बजार जोखिम र संचालन जोखिमको जोखिम भारत विवरण

रकम रु दश लाखमा

क्र.सं	विवरण	यस वर्ष
क	कर्जा जोखिमको जोखिम भारत सम्पत्ति	३७,२०२
ख	सञ्चालन जोखिमको जोखिम भारत सम्पत्ति	२,५९२
ग	बजार जोखिमको जोखिम भारत सम्पत्ति	१५
	कुल जोखिम भारत सम्पत्ति	३९,८०९
घ	जोड: ६.४(क) ५ अनुसार खुद ब्याज आम्दानीको १ प्रतिशत	१५
ङ	जोड: ६.४(क) ६ अनुसार कुल निक्षेपको प्रतिशत	-
च	जोड: ६.४(क) ७ अनुसार कुल आम्दानीको ५ प्रतिशत	४४४
छ	जोड: ६.४(क) ९ अनुसार जोखिम भारत सम्पत्तिको ४ प्रतिशत	३९८
ज	जोड: ६.४ (क) १० अनुसार बैंकको व्यवस्थापकिय नीति तथा कार्यविधी सन्तोषजनक नपाए बापत जोखिम भारत सम्पत्तिको ३ प्रतिशत	-
	कुल जोखिम भारत सम्पत्ति	४०,६६७

५.४ परिचालनका क्षेत्रहरू (Operating Segment)

सामान्य जानकारी

व्यापार क्षेत्रहरूको पहिचान लक्षित ग्राहक प्रोफाइल, उत्पादन र सेवाहरूको प्रकृति, भिन्न जोखिम र प्रतिफल, संगठन संरचना, आन्तरिक व्यापार रिपोर्टिंग प्रणालीको आधारमा गरिएको छ। बैंक निम्न रूपमा संचालित छन् :

क. व्यापारिक बैंकिङ

कर्पोरेट ग्राहकहरू, व्यक्तिहरू, साना र मध्यम उद्यमहरू र समाजबाट पिछडिएको क्षेत्रहरूलाई प्रदान गरिएको ऋणलाई व्यवसाय बैंकिङ अन्तर्गत वर्गीकृत गरिएको छ। यस बापत हुने ब्याज आम्दानी, शुल्क आम्दानी, विदेशी मुद्राको आम्दानी यस क्षेत्रको आम्दानी हो। यस खण्डको खर्चमा ऋण परिचालन गर्नका लागि प्रयोग गरिएको निक्षेपमा ब्याज खर्च, कर्जा नोक्सानी व्यवस्था, कर्मचारी खर्च र अन्य सञ्चालन खर्च समावेश छ।

ख. ट्रेजरी इकाइ

सरकारी ऋणपत्र, ट्रेजरी बिल, प्लेसमेन्ट, विदेशी विनिमयको कारोबार र अन्य संस्थाहरूको शेयरमा लगानी यस क्षेत्र अन्तर्गत पर्दछ। ऋणपत्र र बिलको ब्याज आय, विदेशी मुद्रा कारोबारमा लाभ, लाभांश आय यस क्षेत्रको आम्दानी हो। यस खण्डको खर्चमा विदेशी मुद्रा घाटा, कर्मचारी खर्च र परिचालन खर्चका लागि प्रयोग गरिएको निक्षेपहरूमा हुने ब्याज खर्च र त्यस्ता लगानीहरूको लागि सिर्जना गरिएको घाटाको प्रावधान समावेश छ।



ग. कार्ड

कार्डबाट (डेडिट कार्ड) बिक्री, मोबाइल र एसएमएस बैंकिङको बिक्रीबाट प्राप्त हुने आय, ग्राहक सेवा शुल्कहरू यस क्षेत्रका आमदानीहरू हुन्। यस खण्डको खर्चमा कर्मचारी खर्च र संचालन खर्चहरू समावेश छन्।

घ. विप्रेषण

विप्रेषणबाट प्राप्त हुने आय यस क्षेत्रका आमदानीहरू हुन्। यस खण्डको खर्चमा कर्मचारी खर्च र संचालन खर्चहरू समावेश छन्।

ड. अन्य

माथि उल्लेखित वर्गहरूमा वर्गीकृत गर्न नसकिने अन्य आमदानीहरू र खर्चहरू यस क्षेत्र अन्तर्गत पर्दछ। सम्पत्तिको बिक्रीबाट भएको आय, अन्य शुल्क र कमिसन यस क्षेत्रका आमदानीहरू हुन्। कर्मचारी खर्च, संचालन खर्च र परिशोधित सम्पत्ति यस क्षेत्रको खर्चहरू हुन्।

कुल आमदानीको ७५% आमदानी ब्यापारिक बैंकिङ, ट्रेजरी इकाइ, कार्ड र विप्रेषणबाट हुनाले रपोर्टिंग खण्डको रूपमा पहिचान गरिएको छ र बाँकी अन्य क्षेत्रहरू अन्तर्गत वर्गीकृत गरिएको छ।

५.४.१ नाफा नोक्सान तथा सम्पत्ति दायित्व सम्बन्धी विवरण

रकम रु दश लाखमा

विवरण	ब्यापारिक बैंकिङ	ट्रेजरी एकाइ	कार्ड	विप्रेषण	अन्य	जम्मा
क बाह्य ग्राहकबाट आमदानी	३,८०९	३७३	४६	६	२१	४,२५५
ख अन्तर क्षेत्रहरू आमदानी	-	-	-	-	-	-
ग खुद आमदानी	३,८०९	३७३	४६	६	२१	४,२५५
घ व्याज आमदानी	३,६०९	२०४	-	-	-	३,८१३
ड याज खर्च	२,१९८	१३	-	-	-	२,२११
च खुद व्याज आमदानी	१,४११	१९१	-	-	-	१,६०२
छ हास कट्टी र परिषोधन	५१	५	१	०	०	५७
ज क्षेत्रगत नाफा/नोक्सान	६१३	२८६	३०	४	१७	९५१
झ इक्विटी विधिबाट लेखांकन गरिएको सम्बद्ध कम्पनीको नाफा/नोक्सानमा बैंकको हिस्सा	-	-	-	-	-	-
ञ अन्य वस्तुगत विवरण	-	-	-	-	-	-
ट सम्पत्ति हानीनोक्सानी	२२५	-	-	-	-	२२५
ठ क्षेत्रगत सम्पत्ति	४२,४८४	४,१६४	५११	६२	२४१	४७,४६२
ड क्षेत्रगत दायित्व	३७,४९०	३,६७४	४५०	५५	२१२	४१,८८२

५.४.२ नाफा नोक्सान तथा सम्पत्ति दायित्वको मापन

बैंकले कारोबारको मुख्य क्षेत्रहरू सञ्चालनको प्रकृतिको आधारमा पहिचान गरेको छ जसले निर्णय प्रक्रियामा र स्रोतको परिचालनमा बैंकको जोखिम व्यवस्थापन समितिलाई सहयोग पुऱ्याउँछ। यसले व्यवस्थापन क्षेत्रहरूको प्रदर्शन आंकलन गर्न मद्दत गर्दछ।

क्षेत्रहरू व्यवसायको प्रकृतिको आधारमा व्यापारिक बैंकिङ, ट्रेजरी एकाइ, कार्ड र विप्रेषणमा विभाजन गरिएको छ। निर्धारण नगरिएका वस्तुहरूमा सामान्यतया सामान्य सम्पत्ति, प्रमुख कार्यालय खर्च, कर सम्पत्ति र दायित्व पर्दछन्।

रिपोर्टेबल क्षेत्रहरूको आमदानी, नाफा/नोक्सान र सम्पत्ति दायित्वको विवरण



आम्दानी

रकम रु दश लाखमा

रिपोर्टेबल क्षेत्रहरूको कूल आम्दानी	४,२३४
अन्य आम्दानी	२२
क्षेत्रहरू भित्रको हटाइएको आम्दानी	-
बैंकको आम्दानी	४,२५५

नाफा/नोक्सान विवरण

रकम रु दश लाखमा

रिपोर्टेबल क्षेत्रहरूको कूल नाफा नोक्सान	९३४
अन्य नाफा/नोक्सान	१७
क्षेत्रहरूभित्रको हटाइएको नाफा/नोक्सान	-
आयकर अधिको नाफा	९५१

सम्पत्ति

रकम रु दश लाखमा

रिपोर्टेबल क्षेत्रहरूको कूल सम्पत्ति	४७,२२१
अन्य सम्पत्ति	२४१
बैंकको सम्पत्ति	४७,४६२

दायित्व

रकम रु दश लाखमा

रिपोर्टेबल क्षेत्रहरूको कूल दायित्व	४१,६७०
अन्य दायित्व	२१३
बैंकको दायित्व	४१,८८३

५.४.३ प्रोडक्ट र सेवाको जानकारी (शुल्क आम्दानी)

रकम रु दश लाखमा

विवरण	खुद आम्दानी
ब्यापारिक बैंकिङ्ग	३,८०९
ट्रेजरी एकाइ	३७३
कार्ड	४६
विप्रेषण	६
कुल आम्दानी	४,२३४

५.४.४ भौगोलिक क्षेत्रको आधारमा जानकारी

रकम रु दश लाखमा

क्षेत्र	आम्दानी (रकम)	प्रतिशत (%)
देशभित्र (घरेलु)	४,२५५	१००
प्रदेश १	१३०	३.०६
प्रदेश २	७१८	१६.८९
प्रदेश ३	१,९८२	४६.५७
प्रदेश ४	२५४	५.९६
प्रदेश ५	६५१	१५.३१
प्रदेश ६	४३	१.०१
प्रदेश ७	४७७	११.२१
विदेशी	-	-
जम्मा	४,२५५	१००.००



५.४.५ प्रमुख ग्राहकको जानकारी

एउटै बाह्य ग्राहकबाट बैंकको कूल आमदानीमा १० प्रतिशत भन्दा धेरै योगदान छैन ।

५.५ शेयर विकल्प र शेयरमा आधारित भुक्तानी

शेयर विकल्प र शेयरमा आधारित भुक्तानी गर्ने बैंकको कुनै नीति छैन । यस आर्थिक वर्षमा नयाँ शेयर जारी गरि कुनै भुक्तानी गरेको छैन ।

५.६ सम्भावित दायित्वहरू तथा प्रतिवद्धता

५.६.१ आय कर

यस बैंकको आ.व. २०६२/०६३, २०६३/०६४, २०६४/०६५, २०६५/०६६, २०६६/०६७, २०६७/०६८, २०६८/०६९, २०६९/०७०, २०७०/०७१, २०७१/०७२ र २०७२/२०७३ को कर आन्तरिक राजश्व कार्यालयबाट कर परीक्षण समाप्त भईसकेको छ । आन्तरिकराजश्व कार्यालयबाट परीक्षणको क्रममा निर्धारण गरेको करको रकम र बैंकले स्वयं निर्धारण गरेको कर बीच निम्नानुसार को भिन्नता देखिएको छ :

क्र.स.	आ.व.	बैंकले स्वयं निर्धारण गरे अनुसार	आन्तरिक राजश्व कार्यालय अनुसार	फरक
१	२०६२/६३	१९८,७३९	९,८१५,५७३	९,६१६,८३४
२	२०६३/६४	१३४,६१०	२,३४८,४०१	२,२१३,७९१
३	२०६४/६५	५४,२१८	५४,२१८	-
४	२०६५/६६	२,००४,५८२	११,८६६,५०१	९,८६१,९१९
५	२०६६/६७	९,४४५,५११	१२,१८६,२७९	२,७४०,७६८
६	२०६७/६८	१७,४६७,७४२	१९,८८२,५६६	२,४१४,८२४
७	२०६८/६९	२,८६२,१४७	४,३१३,४९६	१,४५१,३५०
८	२०६९/७०	२६,१२०,२२५	२७,४५१,६५०	१,३३१,४२५
९	२०७०/७१	१०४,८५७,०१०	१०२,२८१,८४६	(२,५७५,१६४)
१०	२०७१/७२	१११,८६२,८०७	११२,५०२,०१९	६३९,२१२
११	२०७२/७३	१३१,२९०,६०१	१३१,६८२,०३७	३९१,४३५
जम्मा		४०६,२९८,९९२	४३४,३८४,५८६	२८,०८६,३९४

माथि उल्लेखित आ. व. २०७०/०७१ को कर निर्धारणमा मर्ज भएका सबै वित्तीय संस्थाहरू समावेश भएका छन् । आ. व. २०७५/ २०७६ मा साविक मालिका विकास बैंक र यति विकास बैंकले स्रोतमा कर कट्टी बापत तिर्नुपर्ने रु.५७.१० लाख भुक्तानी गरिएको छ ।

आन्तरिक राजश्व कार्यालयले बैंकको आ.व. २०६२/०६३, २०६३/०६४, २०६४/०६५ र २०६५/०६६ को निर्धारण गरेको करका विषयमा आन्तरिक राजश्व कार्यालय विरुद्ध बैंकले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । साथै यस बैंकले आन्तरिक राजश्व कार्यालय विरुद्ध साविक यति फाईनान्स लि. को आ.व. २०६९/०७० तथा साविक सिद्धार्थ फाईनान्स लि. को आ.व. २०६६/०६७ को अग्रिम कर कट्टीको लागि प्रशाशकिय पूनरावलोकनमा निवेदन दर्ता गरेको छ । साथै यस बैंकले विवादित रकमको एक तिहाईले हुन आउने रकम साविक यति फाईनान्स लि. को रु. ६३८,२८६.२४ तथा साविक सिद्धार्थ फाईनान्स लि. को रु. ५१८,५३०.०० जम्मा गरेको छ, जुन रकम अनुसुची ४.२८ अन्तर्गत सम्भावित दायित्वमा देखाईएको छ ।



निर्णय गर्न बाँकी : यी अतिरिक्त मागहरूको विरुद्ध कुनै प्रावधान गरिएको छैन र वित्तीय विवरण अन्तर्गत सम्भावित दायित्वको रूपमा खुलासा गरिएको छ ।

बैंकले वित्तीय वर्ष २०७६/२०७७ सम्मको स्वयं निर्धारित आय विवरण ठुलो करदाता कार्यलयमा दर्ता गरिसकेको छ ।

५.६.२ सम्भावित दायित्व

रकम रु दश लाखमा

	आ.व	आ.व
	२०७६-७७	२०७५-७६
दाबी परेको तर स्वीकार नगरेको रकम		
प्रतिपत्रहरू		
६ महिनामा म्याद समाप्ती	-	-
६ महिनाभन्दा माथिको म्याद समाप्ती	-	-
Rediscounted विल	-	-
अपरिपक्व जमानत/बन्ड		
क. बिड बन्ड	१.४४	५.७२
ख. प्रदर्शन बन्ड (Performance Bond)	३७.७१	५३.६९
ग. अन्य जमानत/बन्ड	-	-
भुक्तानी नगरिएको भाग तथा आशिक भुक्तानी गरिएको शेयर	-	-
अग्रिम विनिमय सम्भौता दायित्व	-	-
संकलन को लागि विल	-	-
मञ्जुरी तथा समर्थन	-	-
व्याभुति प्रतिवद्धता	-	-
अपरिवर्त्य कर्जा प्रतिबद्धता	१,८२३.९९	१,३७६.१७
अन्तर्राष्ट्रिय स्तरमा रेटिड भएको विदेशी बैंकहरूको काउन्टर जमानत विरुद्ध जारी गरिएका जमानतरू	-	-
अग्रिम भुक्तानी जमानत	-	-
वित्तीय जमानत	६७.५७	८०.९५
सम्भावित कर दायित्व	३.४८	३.४८
दावी नपरेका जमानत	-	-
जम्मा	१,९३४.९९	१,५१९.९९



५.७ सम्बन्धित पक्षको जानकारी (Related Party Disclosure)

बैंकले नेपाल लेखामान मानक २४ (Related Party Disclosure) अनुसार निम्न लिखितहरूलाई सम्बन्धित पक्ष भनी परिभाषित गरिएको छ।

नाम	सम्बन्ध
श्री राजेश उपाध्याय	अध्यक्ष
श्री सञ्जय गिरी	संचालक
श्री राजेश कुमार रौनियार	संचालक
श्री श्याम सुन्दर रंगटा	संचालक
श्री रुपेन्द्र पौडेल	संचालक
श्री राहुल अग्रवाल	संचालक
श्रीमती अम्बिका श्रेष्ठ	स्वतन्त्र संचालक
श्री बोध राज देवकोटा	प्रमुख कार्यकारी अधिकृत
श्री दिपेश लम्साल	वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत
श्री धुवराज तिवारी	नायव प्रमुख कार्यकारी अधिकृत
श्री जलज कुमार अधिकारी	सहायक प्रमुख कार्यकारी अधिकृत

५.८ संचालक समितिका सदस्यलाई भत्ता र सुविधा

संचालक समितिलाई यस आर्थिक वर्षमा रु २,७१९,००० (संचालक समिति स्तरका अन्य समिति भत्ता सहित) को बैठक भत्ता भुक्तानी गरेको छ। यस आर्थिक वर्ष मा ३४ वटा संचालक समितिका बैठकहरू सम्पन्न भए। यसबाहेक, बैंकले संचालकहरूलाई रु २,५०० को टेलिफोन सुविधा प्रदान गरेको छ। साथै बैंकले सबै संचालक समितिका सदस्यलाई रु १,५०० को अखबार र पत्रिका र रु २,००० को इन्टरनेट सुविधा प्रदान गरेको छ।

३०/१२/२०७७ मा नेपाल राष्ट्र बैंकले अनुमोदन गरेपछि अध्यक्ष र अन्य सदस्यहरूलाई प्रति संचालक समिति बैठक बापत रु, १०,००० र रु ९,००० भुक्तानी गरिएको छ र संचालक समितिस्तरको समितिको बैठक बापत रु, ९,००० र रु ८,५०० भुक्तानी गरिएको छ।

(रकम रु. हजारमा)

संचालक समिति स्तरका समितिहरू	बैठक संख्या	बैठक भत्ता
लेखा परिक्षण समिति	२०	३३३.००
कर्मचारी सेवा र सुविधा समिति	७	११४.००
जोखिम व्यवस्थापन समिति	५	८७.५०
सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी समिति	४	७०.००
सामाजिक उत्तरदायित्व समिति	३	३६.००
निष्कृत्य कर्जा असुली समिति	५	४५.००
सुझाव उप समिति	५	१७२.५०
कुल	४९	८५८.००

५.९ संस्थापकलाई प्रदान गरिएको कर्जा तथा सापट

बैंकले संस्थापकलाई कुनै कर्जा तथा सापट प्रदान गरेको छैन।



५.१० उच्च व्यवस्थापनका कर्मचारीलाई प्रदान गरिएको पारिश्रमिक विवरण :

प्रमुख कार्यकारी बाहेक उच्च व्यवस्थापन स्तरका कर्मचारीहरूलाई दिइएको सुविधा तलको तालिकामा प्रस्तुत गरिएको छः

क्र.स.	विवरण	रकम (रु.)
१	अल्पकालीन कर्मचारी तलब सुविधा	१३,९६४,१०९
२	सेवा अवधि समाप्त भएपछि दिइने कर्मचारी सुविधा	१३,८७९,१२४
३	अन्य दीर्घकालीन सुविधा	२,५८१,५९६
४	शेयर भुक्तानी	-
उच्च व्यवस्थापन स्तरका कर्मचारीहरूलाई प्रदान गरिएको कुल पारिश्रमिक		३०,४२४,८२९

उच्च व्यवस्थापनका कर्मचारीहरूलाई निम्न सुविधाहरू पनि प्रदान गरिएको छ ।

- क. बैंकको कर्मचारी सेवा शर्त तथ सुविधा सम्बन्धी विनिमयमावली अनुसार प्राप्त गर्ने सुविधाहरू
- ख. बोनस ऐन अनुसार प्राप्त गर्ने बोनस

प्रमुख कार्यकारी अधिकृतलाई प्रदान गरिएको तलब तथा पारिश्रमिक निम्न बमोजिम छन् :

विवरण	रकम (रु.)
भत्ता सहित कुल वार्षिक तलब	२,७५५,८४२.९४
प्रमुख कार्यकारी अधिकृतको वित्तीय वर्षको काममा आधारित पारिश्रमिक भुक्तानी	४,९५४,२००.५७
क) कर्मचारी बोनस	१,५४८,१६०.५७
ख) प्रचलित कानून बमोजिम भत्ता	३,४०६,०४०.००
ग) अन्य	-
कुल पारिश्रमिक	७,७१०,०४३.५१

५.११ रिपोर्टिंग मितिमा ब्यालेन्स

(रकम रु.मा)

क्र.स.	वर्षको अन्त्यमा मौज्जात	२०७७-७८	२०७६-७७	२०७५-७६
१	संचालकहरूको निक्षेप	३,१०२,७१४	११,१३५,३९६	५,३४४,४४७
२	उच्च व्यवस्थापनका कर्मचारीको निक्षेप	३,७८६,७९९	२,३६८,९५९	४,७४४,२८४
३	कर्जा	३,२१४,६८२	७,४०९,७१९	१५,०७१,७३४
४	अन्य लिन बाँकी र तिर्न बाँकी रकम	-	-	-

५.१२ मर्जर तथा प्राप्ति

यस वर्षमा कुनै मर्जर तथा प्राप्ति कारोबार भएको छैन ।

५.१३ गैर एकिकृत संस्थाको अतिरिक्त जानकारी

बैंकसँग कुनै सहायक छैन त्यसैले एकिकरण लागू हुँदैन ।

५.१४ रेपोर्टिङ मिति पछिका घटनाहरू

बैंकले रिपोर्टिङ मिति पछिका घटनाहरू समायोजन योग्य हो होइन भनी अनुगमन र मूल्यांकन गर्दछ । सबै समायोजनको लागि योग्य घटनाहरू थप खुलासाका साथ समायोजित हुन्छन् र समायोजनको योग्य नभएका घटनाहरू निश्चित भएसम्म सम्भावित वित्तीय प्रभावको साथ नोटहरूमा खुलासा गरिन्छ ।



यस बैंकले कर्जा नोक्सानी व्यवस्था तथा ब्याज असुली गणना गर्दा नेपाल राष्ट्र बैंकको निर्देशिका अर्न्तगत ३१ असार, २०७८ पश्चात् १५ भदौ २०७८ सम्म भएको कर्जा तथा ब्याज असुलीलाई ध्यानमा लिई गरेको छ।

माथि उल्लेखित बाहेक ३१ अषाढ, २०७८ देखी यस वित्तीय विवरणमा हस्ताक्षर हुँदासम्म, वार्षिक साधारण बैठकबाट अनुमोदनको लागि संचालक समितिले गरेको नगद लाभंश र बोनस शेयरको प्रस्ताव बाहेक, कुनै पनि अर्थपूर्ण घटनाहरू घटेका छैनन्।

५.१५ गैर बैंकिङ्ग सम्पत्तिमा प्रभाव

गैर बैंकिङ्ग सम्पत्ति लगानी सम्पत्ति अन्तर्गत देखाइएको छ। यसको लेखाङ्कन बक्यौता रकम वा फेयर भ्याल्यु मध्य जुन कम हुन्छ त्यसमा गरिएको छ। (रकम रु. मा)

क्र. स.	ऋणीको नाम	गैर बैंकिङ्ग सम्पत्ति सकार मिति	गैर बैंकिङ्ग सम्पत्ति कुल रकम
१	शर्मा ईन्जिनियरिङ्ग वर्कस	२९-०५-२००२	१४८,३५६
२	केदार प्रसाद तेली	१३-०१-२००८	२५२,०२५
३	एभरेष्ट साइन्स सेन्टर	१३-०१-२०१०	२९,७९७,२७९
४	नवलपूर एग्रो ईन्टरप्राइजएज	०१-०७-२०१०	७४८,२८१
५	एशियन बालुवाप्रसोधन उद्योग	१०-११-२०१०	२,२०२,८०६
६	मदन प्रसाद यादव	१४-०७-२०१२	२,१२८,४३६
७	बी.बी. नेपाल ट्रेडर्स कन्सर्न	१८-०९-२०१४	७,४१८,२५०
८	लक्ष्मी राइस मिल	५-०१-२०१५	१०,५००,०००
९	सम्भना होजीयारी उद्योग	५-०१-२०१५	१२,५८६,१५९
१०	सजन्त सव मिल	५-०१-२०१५	१०,३७८,४५२
११	कला ट्रेडर्स	२५-०३-२०१५	१,५०४,०००
१२	चन्डेस्वोती ट्रेड लिंक प्रा लि	१६-०७-२०१५	१०,२१६,७९८
१३	आर.एस.ए. एक्जिम	१२-०८-२०१५	४४,७३०,०००
१४	वेल्मेड् वितरक	१५-०६-२०१६	१,१६२,०००
१५	साउथ एशिया इन्करपारेशन प्रा लि	२१-०६-२०१६	६,५१८,७०४
१६	भुप राज कड्वाल	१७-१०-२०१७	५,०९६,७०१
१७	पाण्डे गल्ला तथा खरिद बिक्री केन्द्र	१७-१०-२०१७	२,९४८,२००
१८	उमेश कुमार थपलिया	१७-१०-२०१७	५,२१५,३४३
१९	श्री माई बज्रबराही सेनटरी वेयर प्रा लि	१४-१२-२०१७	१२,८६८,४७३
२०	दल बहादुर चौधरी	२८-१२-२०१७	८२१,८१९
२१	रुपा बोहोरा	२८-१२-२०१७	२,३७२,३३८
२२	ए आर नबिन ट्रेडर्स	२८-१२-२०१७	३,८७५,७८०
२३	धर्म कदयत	१८-०९-२०१८	८०६,३८५
२४	मेनुका किराना पसल	४-०८-२०१९	१,९६०,०५३
२५	देवीकला कुंवर	२३-०४-२०१९	३५,२३७,१३३
२६	ओम राधिका ट्रेडर्स	१६-०६-२०१९	३,१९८,९८४
२७	ओम साई अयुश ट्रेड एण्ड किरण कदयत	१५-०७-२०१९	१७,८२१,३११



२८	न्यू बिराज मोबाइल सप्लायर्स	१६-१०-२०१९	१,३९५,३६८
२९	नागरिक इन्टरनेशनल	१५-०७-२०२०	२३,१५०,९९४
३०	प्रेम कमला टेर्डस	२४-१२-२०२०	२,२७८,५५६
३१	प्रेम यडभटाईजिड	२४-१२-२०२०	४,६९३,०४२
३२	जय गोरख ज्वलर्स	४-०३-२०२१	१४,६३२,०९३
३३	प्रशान्त टेर्डलिङ्क	४-०७-२०२१	६,६१०,७६९
३४	सचिन युव राज टेर्ड	१३-०७-२०२१	१२,४२२,०००
३५	न्यु बिमल जेनरल स्टोर	१३-०७-२०२१	३,५९०,६६४
३६	खैरवङ्ग भगवत्	१३-०७-२०२१	५,२११,५४३
	जम्मा		३०६,४९९,०९५

बैंकले आर्थिक वर्ष २०७७-७८ मा रु ४९,४३९ हजार को गैर बैंकिंग सम्पत्तिहरू सकार गरी रु ६०,७९९ हजारको गैर बैंकिंग सम्पत्तिहरू बिक्री गरिएको थियो ।

५.१६ अनुमानमा परिवर्तन

हालको वर्षमा अनुमानमा कुनै परिवर्तन भएको छैन ।

५.१७ प्रति शेयर आम्दानी

बैंकले आर्थिक वर्षको खुद मुनाफामा प्रति शेयर आम्दानी मापन गर्दछ । शेयरहरूको संख्या गणना गर्दा नेपाल लेखामान मानक ३३ प्रति शेयर आम्दानी (Earning Per Share) अनुसार सम्बन्धित अवधिको शेयरको भारित औसत संख्या लिइन्छ ।

(रकम रु.मा)

विवरण	अषाढ मसान्त २०७८	अषाढ मसान्त २०७७
इक्विटी शेयरधनीरुलाई छुट्टाईएको आम्दानी (क)	६६०,०९९,६९६	४०३,५६८,५४८
आधारभूत प्रति शेयर आम्दानी गणना गर्न प्रयोग गरिने भारित औसत शेयर संख्या (ख)	३३,४२४,०२७	३०,७२०,६१३
डाइलुटेड प्रति शेयर आम्दानी गणना गर्न प्रयोग गरिने समायोजन भारित औसत शेयर संख्या	-	-
आधारभूत र डाइलुटेड आम्दानी प्रति रु १०० को इक्विटी शेयर (क/ख)	१९.७५	१३.१४

इक्विटी शेयरधनीहरूको हालको आयलाई घटाउने सम्भावित साधारण शेयरहरू नभएको हुनाले प्रस्तुत अवधिको लागि आधारभूत प्रति शेयर आम्दानी र डाइलुटेड प्रति शेयर आम्दानी बराबर छन् ।

नेपाल लेखामान मानक ३३ प्रति शेयर आम्दानीको आवश्यकता अनुसार, बैंकले पछिल्लो वर्षको लागि पनि आधारभूत र डाइलुटेड प्रति शेयर आम्दानी समायोजन गरी प्रस्तुत गरेको छ ।

यस बैंकको प्रति शेयर आम्दानी अघिल्लो वर्षको तुलनामा रु ६.६१(५०%) ले बढेको छ । कोभिड १९ का कारण विश्वभर असर देखिएता पनि बैंकले आफ्नो स्रोत र साधनको उपयुक्त सदुपयोग गरि नाफाको वृद्धिदर कायम राख्न सफल भएको छ । अन्य सञ्चालन आम्दानीमा (धितोपत्र लगानी बिक्रीबाट लाभ र इक्विटी उपकरणमा लाभांस) आएको उच्च वृद्धिका कारण बैंकको प्रति शेयर आम्दानी र लाभमा वृद्धि भएको छ ।



५.१८ प्रस्तावित वितरण (लाभांश र बोनस शेयर)

मिति १२ मंसिर २०७८ को संचालक समितिको बैठकमा बोनस शेयर(स्टक लाभांश) २०% र नगद लाभांश १.०५२६ % १५ जुलाई २०२१ को पूंजीको २१.०५२६ % वितरणको लागि सिफारिस गर्ने प्रस्ताव पारित गरियो । (रु हजार मा)

विवरण	१५ जुलाई, २०२१ मा	१५ जुलाई, २०२० मा
नगद लाभांश सिफारिस	३५,१८३	१४,२२८
बोनस शेयर	६६८,४८०	२७०,३४१
जम्मा	७०३,६६३	२८४,५६९

५.१९ भुक्तानी गर्न बाँकी लाभांश

रिपोर्टिङ मितिमा भुक्तानी हुन बाँकी लाभांश निम्न अनुसार छ : (रु हजार मा)

विवरण	१६ जुलाई, २०२१ मा	१५ जुलाई, २०२० मा
भुक्तानी नभएको ५ वर्ष भन्दा बढी भएको	९,१८३	५,७०७
भुक्तानी नभएको ५ वर्ष सम्म भएको	९३,६४८	११४,८५२
कुल	१०२,८३१	१२०,५५९

५.२० निस्कृय सम्पत्ती

वासलात मितिमा, बैंकको निस्कृय सम्पत्ति अनुपात २.८०% रहयो । वासलात मितिमा, कुल निस्कृय कर्जा रु ९९५,२४४ हजार र राष्ट्र बैंकको निर्देशानुसार गणना गरिएको कर्जा नोक्सानी व्यवस्था रु ७०६,५८३ हजार रहयो जुन कुल निस्कृय सम्पत्तिको ५५.५३% हो । साथै, कुल कर्जा नोक्सानी व्यवस्था, कुल निस्कृय कर्जाको १२७.८६% रहेको छ । (रु हजार मा)

विवरण	यस वर्ष	गत वर्ष
कुल सक्रिय कर्जा	३४,५१०.५३	२९,६८२.८४
असल	३१,२७०.३०	२७,०४४.८७
सूक्ष्म निगरानी	३,२४०.२३	२,६३७.९८
निस्कृय कर्जा	९९५.२४	९८५.१५
पुनरतालिकीकरण वा पुनरसंरचन	-	३३.७९
कमसल	२८७.४७	१७०.६३
शंकास्पद	१४६.१२	३९७.७९
खराब	५६१.६६	३८२.९३
कुल कर्जा तथा सापट	३५,५०५.७७	३०,६६७.९९
कुल कर्जा नोक्सानी व्यवस्था	१,२७२.५१	१,०३९.०६
असल	४०४.१५	२७०.४५
सूक्ष्म निगरानी	१६१.७८	१३१.९०
पुनरतालिकीकरण वा पुनरसंरचन	-	४.२२
कमसल	७१.८७	४२.६६
शंकास्पद	७३.०६	१९८.९०
खराब	५६१.६६	३८२.९३



अतिरिक्त	-	-
एकल ग्राहक सीमा नाघेको	-	-
व्यक्तिगत जमानी र तेस्रो पक्षको धितो	-	-
गत त्रयमाससम्मको कर्जा नोक्सानी व्यवस्था	१,४४९.२३	९०५.०३
असल	२९७.९९	२८५.२५
सूक्ष्म निगरानी	१४१.९९	११८.६६
पुनरतालिकीकरण वा पुनरसंरचन	-	४.२६
कमसल	११५.२०	१८६.२०
शंकास्पद	१६१.६६	७९.६८
खराब	७३२.३९	२३०.९८
अतिरिक्त	-	-
एकल ग्राहक सीमा नाघेको	-	-
व्यक्तिगत जमानी/तेस्रोपक्षको धितोमा प्रवाह भएको कर्जाको लागि थप	-	-
यस त्रयमासको नोक्सानी व्यवस्था फिर्ता	३०२.६६	१५८.३७
यस त्रयमासको थप कर्जा नोक्सानी व्यवस्था	१२५.९५	२८४.४०
यस त्रयमासमा थप/फिर्ता	(१७६.७२)	१२६.०३
कुल कर्जा नोक्सानी व्यवस्था	१,२७२.५१	१,०३९.०६
खुद कर्जा	३४,२३३.२६	२९,६३६.९४

निस्कृत कर्जा अनुपात

कुल कर्जा तथा सापटसँग कुल निस्कृत कर्जा २.८०%

खुद कर्जा तथा सापटसँग खुद निस्कृत कर्जा ०.८४%

५.२१ निक्षेप, कर्जा तथा सापट र सम्भावित दायित्वको एकाग्रता

(रु दश लाखमा)

विवरण	कर्जा तथा सापट र खरिद गरिएको बिल		निक्षेप तथा सापटी	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कुल बक्यौता रकम	३५,५०५	३०,६६७	३९,८८१	३७,६६६
एक इकाईमा भएको उच्चतम एक्सपोजर	१९६	२८०	२६३	३६६
एक्सपोजरको एकाग्रता %	०.५५	०.९१	०.६६	०.९७

एकाग्रताको गणनाका लागि, कर्जा तथा सापट भनेको ग्राहकहरूलाई प्रदान गरिएको कुल कर्जा तथा सापट हो र यसमा कर्मचारीलाई प्रदान गरिएको कर्जा र कर्जामा अर्जित ब्याज समावेश गरिंदैन। निक्षेप भनेको ग्राहकहरूबाट जम्मा भएको रकम हो र यसमा निक्षेपमा गरिएको ब्याज भुक्तानी समावेश गरिंदैन।

आपसी सम्बन्ध भएको ग्राहक सीमा र क्षेत्रगत सीमा (निर्देशक नं ३) कोष र गैर कोष दुबै राष्ट्र बैंक को निर्देशन बमोजिमको सीमा भित्र छन्।

बैंकको व्यक्तिगत तथा संस्थागत निक्षेप विवरण निम्न बमोजिम रहेको छ।



रकम रु. दश लाख

विवरण	चल्ती	बचत	मुद्धती	कल	मुद्धती	जम्मा
(क) स्वदेशी मुद्रा निक्षेप						
१) विदेशी संस्था तथा व्यक्ति	०.००	०.१६	-	-	-	०.१६
२. नगरपालिका र गााबिस	३.५६	-	-	०.०१	-	३.५७
३. वित्तीय संस्था	१२०.६४	०.०३	१,४०९.०७	३,०१३.२४	०.११	४,५४३.०९
४. गैर वित्तीय संस्था	५८९.५२	१.४४	४६२.५४	८६७.५७	२.६०	१,९२३.६७
५. गैर नाफा मुलक संस्था	२०.७१	०.६६	३५.५८	६९.६१	-	१२६.५६
६. व्यक्तिगत	४७२.४५	१६,४९९.१३	१५,८६९.१२	२४३.८३	१.५८	३३,०८६.११
७. अन्य	२१.७८	१.६४	१.५०	१७०.३१	-	१९५.२३
८. क्यासियर निक्षेप	-	-	-	-	-	-
जम्मा स्वदेशी मुद्रा निक्षेप (१-८)	१,२२८.६६	१६,५०३.०६	१७,७७७.८२	४,३६४.५७	४.२९	३९,८७८.३९
(ख) विदेशी मुद्रा निक्षेप	-	-	-	-	-	-
१. विदेशी संस्था तथा व्यक्ति	१.६५	०.००	-	-	-	१.६५
२. आन्तरिक संस्था तथा कम्पनीहरु	०.१६	-	-	-	-	०.१६
३. व्यक्तिगत	-	१.०१	-	-	-	१.०१
जम्मा विदेशी मुद्रा निक्षेप(१-३)	१.८१	१.०१	-	-	-	२.८२
कुल जम्मा (क)+(ख)	१,२२८.३९	१६,५०४.०८	१७,७७७.८२	४,३६४.५७	४.२९	३९,८८१.२१

५.२२ अपलेखन गरिएको कर्जा

आर्थिक वर्ष २०७७-७८ मा बैंकले रु ९,५५०,२०२ बराबरको कर्जा अपलेखन गरेको छ।

५.२३ जगेडा

५.२३.१ साधारण जगेडा कोष

यस वर्ष साधारण जगेडा कोषमा निम्न अनुसार रकम जम्मा गरिएको छ : (रु हजार मा)

सुरुको मौज्दात	९९०,९८४
BAFIA अनुसारको रकमान्तर	१३२,०१९
अन्तिम मौज्दात	१,१२३,००३

साधारण जगेडा कोष बैंक र वित्तीय संस्था ऐन, २०७३ को नियामक व्यवस्थासँग सम्बन्धित छ। साधारण जगेडा कोषमा खुद नाफा को २०% रकमान्तर गर्नु पर्ने नियामक व्यवस्था छ, जुन चुक्ता पूँजीको दोब्बर नभएसम्म स्थानान्तरण गरिराख्नुपर्ने छ र तत् पश्चात् १०% स्थानान्तरण गर्नु पर्ने छ।

यस आर्थिक वर्षको खुद नाफाको २० प्रतिशतले हुने रु १३२,०१९ हजार (अघिल्लो वर्ष रु ८०,७१४ हजार) लाई साधारण जगेडा कोषमा रकमान्तर गरिएको छ।

५.२३.२ सटही घटबढ कोष

बैंक तथा वित्तीय संस्था ऐन २०७३ को दफा ४५ अनुसार बैंकले पुनःमूल्यांकन लाभको २५% नाफा र नोक्सान बाँडफाँड खाता मार्फत सटही घटबढ कोषमा रकमान्तर गर्नु पर्छ। यस वर्ष सटही घटबढ कोषमा थप रकमान्तर नगरी पुन गत वर्षकै मौज्दात कायम गरिएको छ। सटही घटबढ कोषको अन्तिम मौज्दात रु १,६७४,०८६ रहेको छ।



यस वर्षको सटही घटबढ कोषमा निम्नानुसार रकम रहेको छ :

(रु हजार मा)

सुरुको मौज्दात	१,६७४
पुनः मूल्याङ्कन लाभबाट २५% रकमान्तर गरिएको	०
अन्तिम मौज्दात	१,६७४

५.२३.३ लगानी समायोजन कोष

नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार बैंकले लगानी गरको शेयरहरु लगानी गरको मितिले ३ बर्ष सम्म पनि सुचिकृत नभएको अवस्थामा लगानी समायोजन कोषको स्थापना गर्नु पर्ने हुन्छ। तर, ५०% भन्दा बढि लगानी भएको संस्थाहरु जुन सुचिकृत हुन आवश्यक छैन, यस्ता संस्थाहरु र कर्जा सुचना केन्द्र, नेपाल क्लियरिङ हाउस लि., नेशनल बैंकिङ इन्सटिटयुड, नेपाल इल्यक्ट्रोनिक पेमेन्ट सिस्टम, नेपाल स्टक एक्सचेन्ज, जस्ता संस्थामा गरिएको लगानीहरुमा लगानी समायोजन कोषको स्थापना गर्न आवश्यक छैन।

यस बैंकको २०७८ असार मसान्त सम्म कर्जा सुचना केन्द्र, नेपाल क्लियरिङ हाउस लि., बैंकिङ फाइनान्स एण्ड इन्सटिटयुड अफ नेपाल र महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेडको शेयरमा लगानी रहेको छ। बैंकिङ फाइनान्स एण्ड इन्सटिटयुड अफ नेपाल र महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेडको शेयरमा लगानी गरेको मितिले ३ बर्ष ननाघेकोले लगानी समायोजन कोषको स्थापना गर्न आवश्यक छैन।

५.२३.४ फेयर भ्यालु कोष

नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) लागु भए संगै, फेयर भ्यालु कोषको स्थापना गर्नु पर्ने हुन्छ जस्मा अन्य विस्तृत आमदानीबाट लगानीको फेयर भ्यालु लेखाइकन गरिएको रकम राखिएको हुन्छ। यस बैंकले सुचिकृत शेयरमा गरेको सबै लगानीहरुलाई लगानीमा वर्गिकरण गरेको छ र रु १५ करोड २५ लाख ७० हजार फेयर भ्यालु कोषमा थप गरिएको छ।

नेपाल राष्ट्र बैंकको परिपत्र नं. ९, जेष्ठ ११, २०७८ अनुसार, बैंकले सुचिकृत शेयर तथा ऋणपत्रमा लगानी गर्दा सो लगानी कमतीमा एक बर्षको लागि गर्नु पर्दछ र बैंकले कुनै पनि लगानी एक बर्ष भन्दा कम समयको लागि गर्न पाउने छैन। सो अनुसार, व्यवस्थापनले तोकिएको वित्तीय सम्पत्तिलाई नाफा-नोक्सानको माध्यमबाट मापन गरिएको फेयर भ्यालुलाई अन्य विस्तृत आमदानीको माध्यमबाट फेयर भ्यालुमा परिवर्तन गरिएको छ।

५.२३.५ नियमनकारी जगेडा कोष

नियमनकारी जगेडाले नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) पहिलो पटक लागु गर्दा नेपाल राष्ट्र बैंकको निर्देशन ४ अनुसार कायम गरिएको कोष जनाउँदछ। नेपाल राष्ट्र बैंकको निर्देशन ४ अनुसार बैंकले नियमनकारी जगेडा खडा गरेको छ र सो जगेडामा निम्नानुसार रकम रहेको छ।

(रु हजार मा)

विवरण	रकम
गैर बैंकिंग सम्पत्ति (कर र बोनस बाहेक)	१९३,०९४,४३०
आर्जित ब्याज (कर र बोनस बाहेक)	६१,९६९,४६०
बीमाङ्कक घाटा	१०,५१२,६०७
अन्तिम मौज्दात	२६५,५७६,४९७

नेपाल राष्ट्र बैंकको वित्तीय विवरण, लाभाश घोषण र वार्षिक प्रतिवेदनका लागि प्रकाशित निर्देशिका अनुसार रिपोर्टिङ अवधिमा नियमनकारी जगेडामा भएको परिवर्तनहरु तल प्रस्तुत गरिएको छ।



(रकम रु मा)

आ.व.	विवरण	असुल गर्न बाँकी अथवा	अपयोजित कर्जा नोक्सानी अवरुध	नोक्सानी अवरुध अपयोजित	गैर वार्किक सम्पत्तिको अपयोजित नोक्सानी अवरुध	स्थान कर् सम्पत्ति	स्थानी	गोप्य परचेजमा नाफा	एकवर्षीय (नाफा/नोक्सान)	OCI मा संशोधन गरिएको कैपिट अथवा नाफानीकसान	अन्य नाफा	जम्मा
२०७४/७५	श्रावण १ को मौज्जात	-	-	-	-	-	-	-	-	-	-	-
	जगेडा कोषमा स्थानान्तरण गरिएको रकम	-	-	-	-	-	-	-	-	-	-	-
	जगेडा कोषबाट स्थानान्तरण गरिएको रकम	११८,८८१,९११	-	-	३२२,५३४,५७५	-	-	-	-	-	-	४४१,४१६,४८६
	आषाढ मसान्त को मौज्जात	११८,८८१,९११	-	-	३२२,५३४,५७५	-	-	-	-	-	-	४४१,४१६,४८६
२०७५/७६	श्रावण १ को मौज्जात	११८,८८१,९११	-	-	३२२,५३४,५७५	-	-	-	-	-	-	४४१,४१६,४८६
	जगेडा कोषमा स्थानान्तरण गरिएको रकम	८२,०१८,१०७	-	-	-	-	-	-	-	-	-	८२,०१८,१०७
	जगेडा कोषबाट स्थानान्तरण गरिएको रकम	-	-	-	१३,८३२,११५	-	-	-	-	-	-	१३,८३२,११५
	आषाढ मसान्त को मौज्जात	३६,८६३,८०४	-	-	३३६,३६६,६९१	-	-	-	-	-	-	३७३,२३०,४९५
२०७६/७७	श्रावण १ को मौज्जात	३६,८६३,८०४	-	-	३३६,३६६,६९१	-	-	-	-	-	-	३७३,२३०,४९५
	जगेडा कोषमा स्थानान्तरण गरिएको रकम	-	-	-	१३५,९७५,०४५	-	-	-	-	-	-	१३५,९७५,०४५
	जगेडा कोषबाट स्थानान्तरण गरिएको रकम	१२५,७०२,५५६	-	-	-	-	-	-	३,५४१,२३०	-	-	१२९,२४३,७८६
	आषाढ मसान्त को मौज्जात	१६२,५६६,३६१	-	-	२००,३९१,६४५	-	-	-	३,५४१,२३०	-	-	३६६,४९९,२३६
२०७७/७८	श्रावण १ को मौज्जात	१६२,५६६,३६१	-	-	२००,३९१,६४५	-	-	-	३,५४१,२३०	-	-	३६६,४९९,२३६
	जगेडा कोषमा स्थानान्तरण गरिएको रकम	१००,५९६,९०१	-	-	७,२९७,२१५	-	-	-	-	-	-	१०७,८९४,११६
	जगेडा कोषबाट स्थानान्तरण गरिएको रकम	-	-	-	-	-	-	-	६,९७१,३७७	-	-	६,९७१,३७७
	आषाढ मसान्त को मौज्जात	६१,९६९,४६०	-	-	१९३,०९४,४३०	-	-	-	१०,५१२,६०७	-	-	२६५,५७६,४९७



५.२३.६ संस्थागत सामाजिक उत्तरदायित्व

(रु हजार मा)

शुरुको मौज्जात	४,०३५
संस्थागत सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तरण	६,६००
यो वर्षमा खर्च गरिएको	(४,०३५)
अन्तिम मौज्जात	६,६००

संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी राष्ट्र बैंकको निर्देशन ६.१६ अनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी गतिविधिहरूका लागि, चालू आर्थिक वर्षको कर पछिको खुद नाफाको १५ छुट्ट्याइएको छ । संस्थागत सामाजिक उत्तरदायित्व जगेडाका लागि छुट्ट्याइएको रकम चालु वर्ष र अघिल्लो वर्षको लागि क्रमशः रु ६,६०० हजार र रु ४,०३५ हजार रहेको छ ।

५.२४ बिदा र उपदानको लागि वीमाङ्किक मुल्याङ्कनको विवरण

उपदान

(रु हजार मा)

विवरण	आ. ब. २०७७/७८	आ. व. २०७६/७७
परिभाषित लाभ दायित्वको वर्तमान मूल्यमा उतार चडाव		
शुरुको दायित्व	१३५,०४८,९८०	११५,४०४,४८०
ब्याज लागत	११,४१३,१३०	९,७५५,१२०
वर्तमान सेवा लागत	१२,४९३,७२०	११,०७१,५३०
प्राप्त गर्दाको लागत	-	-
न्युन: यस वर्षको उपदान भुक्तानि	(५,०६७,५८०)	(१,२७६,५१०)
न्युन: सीधै भुक्तानी गरिएको उपदान	-	(१२३,७६०)
बीमाङ्किक नाफारनोक्सान	(२,९८९,९२०)	२१८,१२०
बीमाङ्किक नाफारनोक्सान वित्तिय धारणा	१०,४१४,४१०	
अन्तिम दायित्व	१६९,३९२,७४०	१३५,०४८,९८०
योजना सम्पत्तिमा		
शुरुको दायित्व मौज्जात	१०६,००३,४७०	१०२,८९६,७६०
जोड: यस वर्षको लागि अनुमानित लगानी लाभ	१०,१७८,७००	९,२२४,०००
जोड: यस वर्षको थप लगानी	४२,२५०,१३०	-
न्युन : निकासी (यस वर्षको भुक्तानि)	(५,०६७,५८०)	(१,२७६,५१०)
बीमाङ्किक नाफा/नोक्सान	(२,५३४,६२०)	(४,८४०,७८०)
सम्पत्तिको अन्तिम मौज्जात	१५०,८३०,१००	१०६,००३,४७०
नाफा/नोक्सान विवरण, अन्य विस्तृत आम्दानीमा र वासलातमा जनाईएको खुद रकम		
नाफा/नोक्सान विवरणमा खुद जनाईएको	१३,७२८,१५०	११,६०२,६५०
अन्य विस्तृत आम्दानीमा खुद जनाईएको	९,९५९,११०	५,०५८,९००
उपदानमा खुद जनाईएको	१२,४९३,७२०	११,०७१,५३०
बित्तिय खर्चमा खुद जनाईएको	१,२३४,४३०	५३१,१२०
दायित्व / (सम्पत्ति) को अन्तिम मौज्जात	१०,४८२,६४०	२९,०४५,५१०
वीमाङ्किकको अनुमान तथा अन्य खुलासा		
वित्तिय अनुमानहरू		
छुट दर	८.०%	८.५०%
योजना सम्पत्तिहरूमा अपेक्षित लाभ	८.५%	८.५०%
तलब वृद्धिदर	८%	८%



अवकाश दर		
उमेर -३५ वर्ष भन्दा कम		३%
-३५ वर्ष वा सो भन्दा बढी		१%

बिदा

परिभाषित लाभ दायित्वको वर्तमान मुल्य		
शुरुको दायित्व	२८,४४३,६००	२४,९९२,५९०
ब्याज लागत	२,३४६,९६०	२,०९६,८७०
वर्तमान सेवा लागत	२,६६९,०२०	२,७६५,५९०
प्राप्त गर्दाको लागत		
न्युनस् यस वर्षको बिदाको भुक्तानि		
न्युनस् सीधै भुक्तानी गरिएको बिदा	(८,८३८,१३०)	(५,८३५,१५०)
बीमाङ्किक नाफारनोक्सान	५,८१७,७५०	४४२३७००
बीमाङ्किक नाफारनोक्सान वितिय धारणा	२,५०७,६६०	
अन्तिम दायित्व	३२,९४६,८६०	२८,४४३,६००
योजना सम्पत्ति		
शुरुको मौज्दात	-	-
प्राप्त गर्दाको समायोजन	-	-
जोड: यस वर्षको लागि अनुमानित लगानी लाभ	-	-
जोड: यस वर्षको थप लगानी	-	-
न्युन : निकासी (यस बर्षको भुक्तानि)	-	-
वीमाङ्किक नाफा / नोक्सानी	-	-
सम्पत्तिको अन्तिम मौज्दात	-	-
नाफा / नोक्सान विवरण, अन्य विस्तृत आमदानीमा र वासलातमा जनाईएको खुद रकम		
नाफा / नोक्सान विवरणमा खुद जनाईएको	१३,३४१,३९०	९,२८६,१६०
अन्य विस्तृत आमदानीमा खुद जनाईएको	-	-
दायित्व वा (सम्पत्ति) को अन्तिम मौज्दात	३२,९४६,८६०	२८,४४३,६००
वीमाक्तिकको अनुमान तथा अन्य खुलासा		
वित्तीय अनुमानहरू		
छुट दर	८.००%	८.५०%
योजना सम्पत्तिहरूमा अपेक्षित लाभ	८.५०%	८.५०%
तलब वृद्धिदर	८.००%	८%
अवकाश दर		
उमेर :		
-३५ वर्ष भन्दा कम	३.००%	३%
-३५ वर्ष वा सो भन्दा बढी	१.००%	१%



बिरामी बिदा

विवरण	आ. ब. २०७७/७८	आ. व. २०७६/७७
शुरुको दायित्व	४८,४७७,३३०	४२,७३७,९५०
ब्याज लागत	४,०३८,२६०	३,५८९,३९०
वर्तमान सेवा लागत	५,४९२,९८०	५,३८१,४६०
न्युनस् यस वर्षको बिरामी बिदाको भुक्तानि		
न्युनस् सीधै भुक्तानी गरिएको बिरामी बिदा	(४,१९२,९८०)	(१,१२१,४९०)
बीमाङ्किक नाफारनोक्सान	(१,५११,६१०)	(२,१०९,९८०)
बीमाङ्किक नाफारनोक्सान वितिय धारणा	३,७४०,८९०	-
अन्तिम दायित्व	५६,०४४,८७०	४८,४७७,३३०

योजना सम्पत्ति

विवरण	आ. ब. २०७७/७८	आ. व. २०७६/७७
शुरुको मौज्दात	-	-
जोड: यस वर्षको लागि अनुमानित लगानी लाभ	-	-
जोड: यस वर्षको थप लगानी	-	-
न्युन: निकासी (यस वर्षको भुक्तानि)	-	-
वीमाङ्किक नाफा/नोक्सानी	-	-
सम्पत्तिको अन्तिम मौज्दात	-	-

खुद जनाईएको	आ. ब. २०७७/७८	आ. व. २०७६/७७
नाफा/नोक्सानी विवरणमा खुद जनाईएका	११,७६०,५२०	६,८६०,८७०
अन्य विस्तृत आम्दानीमा खुद जनाईएको	-	-

वीमाङ्किकको अनुमानको तथा अन्य खुलासा

विवरण	आ. ब. २०७७/७८	आ. व. २०७६/७७
वित्तीय अनुमानहरु		
छुट दर	८%	८.५०%
योजना सम्पत्तिहरूमा अपेक्षित लाभ	नभएको	नभएको
तलब वृद्धिदर	८%	८%
अवकाश दर		
उमेर : -३५ वर्ष भन्दा कम	३%	३%
-३५ वर्ष वा सो भन्दा बढी	१%	१%
योजना सम्पत्तिहरूमा लगानी	छैन	छैन



५.२५ कर्मचारी तालिम खर्च

राष्ट्र बैंक निर्देशन ६(६) बमोजिम बैंकले गत वर्षको कुल कर्मचारी खर्चको ३% कर्मचारीहरूको प्रशिक्षण र व्यक्तिगत विकासमा खर्च गर्नुपर्नेछ। आर्थिक वर्ष २०७७/७८ को लागि भने यो व्यवस्था लागु हुने छैन। आर्थिक वर्ष २०७७ / ७८ मा बैंकले कर्मचारीको विकासको लागि रु १,१३३,०४२ खर्च गरेको छ जुन आर्थिक वर्ष २०७६/७७ को कुल कर्मचारी खर्चको ०.२१% हुन जान्छ।

५.२६ कानुनी मुद्दा

बैंकको अदालत र विभिन्न स्तरका कार्यालयहरूमा निम्न बमोजिम कानुनी मुद्दा चलिरहेको अवस्था छ :

क्र स	अदालतको नाम	अघाढ २०७८ अन्त्यमा बाँकी रहेका कानुनी मुद्दाहरू
१	सर्वोच्च अदालत	९
२	उच्च अदालत पाटन	१
३	जिल्ला अदालत (उपत्यका भित्र)	१३
४	जिल्ला अदालत (उपत्यका बाहिर)	११
५	नेपाल सरकार द्वारा	६
६	ऋण अशुली न्यायाधिकरण	२
	जम्मा	४२

५.२७ नगद प्रवाहको विवरणमा भएको हेरफेर

अघिल्लो वर्षका नगद प्रवाहमा कुनै हेरफेर गरिएको छैन।

५.२८ इक्विटिमा परिवर्तन

अघिल्लो वर्षको इक्विटिमा कुनै परिवर्तन गरिएको छैन।

५.२९ गत वर्षका शीर्षकहरूलाई आवश्यकता अनुसार हेरफेर गरिएको छ

अघिल्लो वर्षका रकमहरूलाई आवश्यकता अनुरूप पुनः संगठित वा पुनः व्यवस्थित गरिएको छ।

राजेश उपाध्याय अध्यक्ष	संजय गिरी संचालक	राजेश कुमार रौनियार संचालक	श्याम सुन्दर रूंगटा संचालक	रूपेन्द्र पौडेल संचालक	आजको मितिको संलग्न प्रतिवेदन अनुसार
राहुल अग्रवाल संचालक	अम्बिका श्रेष्ठ संचालक	बोधराज देवकोटा प्रमुख कार्यकारी अधिकृत	सकृना जोशी प्रमुख (लेखा तथा वित्त विभाग)		शशि सत्याल, एफ.सि.ए. साभेदार पिकेएफ टि.आर.उपाध्या एण्ड क. चार्टर्ड एकाउन्टेन्ट्स
मिति : २८/११/२०२१	स्थान : काठमाडौं				



महालक्ष्मी विकास बैंक लिमिटेड

प्रमुख परिसुचकहरू

विवरण	सुचकाङ्क	आ.व.	आ.व.	आ.व.	आ.व.	आ.व.
		२०७३/७४	२०७४/७५	२०७५/७६	२०७६/७७	२०७७/७८
१. खुद नाफा/कुल आमदानी	प्रतिशत	१८.८६	१५.२०	१६.१२	८.६६	१५.६४
२. प्रति शेयर आमदानी						
प्रति शेयर आधारभुत आमदानी	रकम	२७.८४	१९.७८	२३.१२	१३.१४	१९.७५
प्रति शेयर डाइलुटेड आमदानी	रकम	२७.८४	१९.७८	२३.१२	१३.१४	१९.७५
३. प्रति शेयर बजार मुल्य	रकम	२१९.००	१७१.००	१९५.००	१८३.००	४४५.००
४. मुल्य आमदानी अनुपात (PE Ratio)	अनुपात	७.८७	८.६५	८.४३	१३.९३	२२.५३
५. शेयर पुँजीमा लाभाशं (बोनस सहित)	प्रतिशत	९.००	१५.००	१७.८९	८.८०	२०.००
६. शेयर पुँजीमा नगद लाभाशं भुक्तानी	प्रतिशत	९.००	७.००	९.८९	०.४६	१.०५
७. व्याज आमदानी/ कर्जा तथा सापट	प्रतिशत	११.६०	१४.६८	१३.७३	१४.१४	१०.६५
८. कर्मचारी खर्च/कुल सञ्चालन खर्च	प्रतिशत	९.९२	११.१७	१५.६३	१३.९६	१७.६८
९. कुल निक्षेप तथा सापटीमा व्याज खर्च	प्रतिशत	५.८५	७.७८	७.३१	७.७५	५.३८
१०. सटही घटबढ आमदानी/ कुल आमदानी	प्रतिशत	०.००	०.००	०.०४	०.०९	(०.०४)
११. कर्मचारी बोनस/कुल कर्मचारी खर्च	प्रतिशत	३७.३९	२४.७२	२०.२३	१२.३१	१९.४८
१२. खुद नाफा/कर्जा सापट	प्रतिशत	३.५४	२.३४	२.३७	१.२९	१.८४
१३. खुद नाफा/कुल सम्पत्ति	प्रतिशत	२.५१	१.५९	१.७३	०.९४	१.३९
१४. कुल कर्जा/निक्षेप	प्रतिशत	८२.४४	७९.४१	८४.४८	८१.३३	८९.०३
१५. कुल सञ्चालन खर्च/ कुल सम्पत्ति	प्रतिशत	६.७०	८.३९	८.३८	८.७७	६.४६
१६. पुँजीकोषको पर्याप्तता						
क) Common Equity Tier I Capital						
ख) प्राथमिक पुँजी	प्रतिशत	१५.३५	१६.५५	१५.९७	१२.०१	१२.२७
ग) पुरक पुँजीमा	प्रतिशत	१.५१	१.५५	१.२५	१.१३	१.२५
घ) कुल पुँजीकोष	प्रतिशत	१६.८६	१८.१०	१७.२२	१३.४१	१३.५२
१७. तरलता (CRR)	प्रतिशत	६.२८	५.०९	४.०७	५.२२	४.२९
१८. निष्कृत कर्जा/ कुल कर्जा	प्रतिशत	३.९१	३.९२	२.५९	३.२१	२.८०
१९. आधार दर	प्रतिशत	११.३८	१२.३४	११.२५	९.९५	७.२८
२०. व्याज दर अन्तर	प्रतिशत	५.१८	४.२८	४.७६	४.३५	४.५३
२१. बुक नेटवर्थ (रू. लाखमा)	रकम	३४,८८३.६०	३५,०९५.३७	४६,६९२.८४	४७,८७८.५५	५५,७९३.२९
२२. कुल शेयर	संख्या	२६,३३७,९७४	२६,३३७,९७४	२८,४४५,०१२	३०,७२०,६१३	३३,४२४,०२७
२३. कुल कर्मचारी	संख्या	६१७	६३४	७७३	८११	८०१
२४. अन्य						
प्रति कर्मचारी व्यवसाय (रू. लाखमा)	रकम	३३५.८६	३४१.६३	३५५.७७	३७८.१५	४४३.२७
कर्मचारी खर्च/कुल आमदानी	प्रतिशत	१०.११	१०.८७	१२.१६	११.३४	१२.८६

* विगत वर्षको रकममा भएको परिवर्तन प्रमुख सुचकाङ्कमा समावेश गरिएको छैन ।



महालक्ष्मी विकास बैंक लिमिटेड
अपरिष्कृत र परिष्कृत वित्तीय विवरणको तुलना
आर्थिक वर्ष २०७७/७८

रकम रु. हजारमा

वित्तीय अवस्थाको विवरण	अपरिष्कृत वित्तीय विवरण अनुसार	परिष्कृत वित्तीय विवरण अनुसार	फरक		फरक पर्नुको कारण
			रकममा	प्रतिशत	
सम्पत्ति					
नगद तथा नगद समान	३,३७६,१९६	२,९३२,४८९	(४४३,७०७)	(१३.१४)	अन्य सम्पत्तिमा पुनःवर्गिकरण गरिएकोले
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	१,०९८,२०४	१,०९८,२०४	०	०.००	
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	-	-	-	-	
व्युत्पन्न वित्तीय उपकरण	-	-	-	-	
अन्य व्यापारिक सम्पत्तिहरू	१,०६७,११२	-	(१,०६७,११२)	(१००.००)	सुरक्षणपत्र लगानीमा वर्गिकरण गरिएकोले
बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापट	४,३८०,४१४	४,३७१,२२५	(९,१८९)	(०.२१)	नेपाल राष्ट्र.बैंक. र लेखा परिक्षकको समायोजन
ग्राहकलाई कर्जा सापटी	३०,१०६,३७४	३०,१५०,७२०	४४,३४५	०.१५	नेपाल राष्ट्र.बैंक. र लेखा परिक्षकको समायोजन
सुरक्षणपत्रमा लगानी	६,१५८,९३४	७,३०१,४८०	१,१४२,५४६	१८.५५	अन्य व्यापारिक सम्पत्तिहरूबाट वर्गिकरण गरिएको
यस आ.व. को कर सम्पत्ति	१३,०७३	५८,००८	४४,९३५	३४३.७२	नाफा/नोक्सानीमा आएको परिवर्तनका कारण कर दायित्वमा आएको परिवर्तन
सहायक कम्पनीमा लगानी	-	-	-	-	
सम्बद्ध कम्पनीमा लगानी	४,७३४	२,५००	(२,२३४)	(४७.१९)	लेखा परिक्षकको समायोजन
लगानी सम्पत्ति	३०६,४९९	३०६,४९९	(०)	(०.००)	
सम्पत्ति तथा उपकरण	३२९,०९८	३२८,९२४	(१७४)	(०.०५)	लेखा परिक्षकको समायोजन
ख्याति तथा अमूर्त सम्पत्ति	२,९३८	२,९३८	०	०.००	
स्थगन कर सम्पत्ति	४३,३९२	-	(४३,३९२)	(१००.००)	स्थगन करको अन्तिम हिसाबले
अन्य सम्पत्तिहरू	४४९,७३१	९०८,६००	४५८,८६९	१०२.०३	नगद तथा नगद समानबाट अन्य सम्पत्तिमा वर्गिकरण गरिएकोले
जम्मा सम्पत्तिहरू	४७,३३६,७०१	४७,४६९,५८७	१२४,८८६	०.२६	
दायित्वहरू					
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	१,२६९,८१२	१,१९५,०७२	(७४,७४०)	(५.८९)	नेपाल राष्ट्र.बैंक. र लेखा परिक्षकको समायोजन
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	१,२३०,६९८	१,२३०,६९८	-	-	
व्युत्पन्न वित्तीय उपकरण	-	-	-	-	
ग्राहकबाट निक्षेप	३८,६०९,२५०	३८,६८६,१६२	७६,९१२	०.२०	नेपाल राष्ट्र.बैंकको समायोजन
तिर्न बाँकी सापटी	-	-	-	-	
यस आ.व. को कर दायित्व	-	-	-	-	
व्यवस्थाहरू	६६,७२५	६६,७६२	३७	०.०६	अन्तिम समायोजन
स्थगन कर दायित्व	-	३२,७०१	३२,७०१	१००.००	नाफा/नोक्सानीमा आएको परिवर्तनले कर दायित्वमा भएको अन्तर
अन्य दायित्वहरू	६५३,६७३	६७०,८६३	१७,१९०	२.६३	वीमाञ्जीक मूल्यांकन तथा लेखा परिक्षकको समायोजन
जारी गरिएको ऋण पत्र	-	-	-	-	
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	-	-	-	-	



जम्मा दायित्वहरू	४१,८३०,१५७	४१,८८२,२५८	५२,१००	०.१२	
इक्विटी					
शेयर पुँजी	३,३४२,४०३	३,३४२,४०३	(०)	(०.००)	
शेयर प्रिमियम	-	-	-	-	
संचित मुनाफा	५६७,६३८	७०६,८६९	१३९,२३१	२४.५३	नाफा/नोक्सानीमा परिवर्तन तथा लेखा परिक्षकको समायोजन
जगेडा कोष	१,५९६,५०२	१,५३०,०५७	(६६,४४५)	(४.१६)	नाफा/नोक्सानीमा परिवर्तन तथा लेखा परिक्षकको समायोजन
जम्मा पुँजी तथा दायित्वहरू	४७,३३६,७०१	४७,४६९,५८७	१२४,८८६	०.२६	

रकम रु. हजारमा

नाफा नोक्सान विवरण विवरण	अपरिष्कृत वित्तीय विवरण अनुसार	परिष्कृत वित्तीय विवरण अनुसार	फरक		फरक पुर्णको कारण
			रकममा	प्रतिशत	
व्याज आम्दानी	३,७७८,३८८	३,८१३,४६८	३५,०८१	०.९३	आम्दानीको पुनःवर्गिकरण र अन्तिम समायोजन
व्याज खर्च	२,२११,०६१	२,२११,०६१	-	-	
खुद व्याज आम्दानी	१,५६७,३२७	१,६०२,४०७	३५,०८१	२.२४	
शुल्क तथा कमिशन आम्दानी	२२१,००५	२१५,१३१	(५,८७४)	(२.६६)	आम्दानीको पुनःवर्गिकरणले गर्दा
शुल्क तथा कमिशन खर्च	६,२४३	६,२५५	१२	०.२०	अन्तिम समायोजनको कारणले
खुद शुल्क तथा कमिशन आम्दानी	२१४,७६२	२०८,८७६	(५,८८६)	(२.७४)	
खुद व्याज, शुल्क तथा कमिशन आम्दानी	१,७८२,०८९	१,८१९,२८३	३७,१९४	१.६४	
खुद व्यापारिक आम्दानी	१६५,४१७	-	(१६५,४१७)	(१००.००)	नाफा नोक्सान हिसाबबाट अन्य विस्तृत आम्दानीमा पुनःवर्गिकरण गरिएको
अन्य संचालन आम्दानी	१६४,९८९	१९०,७९३	२५,८०४	१५.६४	अन्तिम समायोजनको कारणले
कुल संचालन आम्दानी	२,११२,४९५	२,००२,०७६	(११०,४१९)	(५.२३)	
कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था/ (फिर्ता)	२३०,९३९	२२५,७५१	(५,१८८)	(२.२५)	असल कर्जामा ०.३० प्रतिशत थप नोक्सानी व्यवस्था तथा नेपाल राष्ट्र बैंक र लेखा परिक्षकको समायोजन
खुद संचालन आम्दानी	१,८८१,५५७	१,७७६,३२५	(१०५,२३१)	(५.५९)	
संचालन खर्च	८५८,१०२	८५०,९०६	(७,१९७)	(०.८४)	
कर्मचारी खर्च	५५४,५८५	५४२,५३५	(१२,०५०)	(२.१७)	नाफामा भएको परिवर्तनले कर्मचारी बोनसमा परेको असर
अन्य संचालन खर्च	२४६,६२५	२५१,३७१	४,६९३	१.९०	लेखा परिक्षकको समायोजन
हासकट्टि र परिशोधन	५६,८९२	५७,०५३	१६१	०.२८	लेखा परिक्षकको समायोजन
संचालन नाफा	१,०२३,४५४	९२५,४२०	(९८,०३४)	(९.५८)	
गैर संचालन आम्दानी	३५,१४८	३५,८०२	६५४	१.८६	लेखा परिक्षकको समायोजन र आम्दानीको पुनःवर्गिकरण
गैर संचालन खर्च	११,५७९	९,८३१	(१,७४८)	(१५.१०)	खर्चमा गरिएका पुनःवर्गिकरण
आयकर अधिको नाफा	१,०४७,०२३	९५९,३९९	(९५,६२३)	(९.१३)	
आयकर खर्च	३१४,१०७	२९१,२९१	(२२,८१६)	(७.२६)	
चालु आयकर	३१४,१०७	२७७,५९९	(३६,५०८)	(११.६२)	लेखा परिक्षकको समायोजन
स्थगन कर आम्दानी/खर्च	-	१३,६९२	१३,६९२	१००.००	लेखा परिक्षकको समायोजन
यस वर्षको नाफा	७३२,९१६	६६०,१००	(७२,८१७)	(९.९४)	माथि उल्लेखित कारणले नाफा/नोक्सानीमा परिवर्तन हुँदा



नेपाल राष्ट्र बैंक
विकास बैंक सुपरिवेक्षण विभाग

केन्द्रीय कार्यालय
बालुवाटार, काठमाडौं
फोन नं.: ०१-४४१९८०४
Site: www.nrb.org.np
Email: nrdbdsd@nrb.org.np
पोष्ट बक्स: ७३

पत्रसंख्या: वि.वै.सु.वि./गैरस्थलगत/महालक्ष्मी/०७८/७९
च.नं. १३०

मिति: २०७८/०९/०९

महालक्ष्मी विकास बैंक लिमिटेड,
दरबारमार्ग, काठमाडौं ।



विषय: लाभांश घोषणा/वितरण तथा वार्षिक वित्तीय विवरण प्रकाशन सम्बन्धमा ।

महाशय,

त्यस संस्थाले प्रस्ताव गरे अनुसार आ.व. २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट २०७८ असार मसान्तमा कायम रहेको चुक्ता पुँजी रु.३,३४,२४,०२,७२४/- को २०.०० प्रतिशतले हुन आउने रकम रु.६६,८४,८०,५४५/- (अक्षरेपी छैसठ्ठी करोड चौरासी लाख असी हजार पाँच सय पैतालीस मात्र) बराबरको बोनस शेयर तथा लाभांशमा लाग्ने कर प्रयोजनका लागि सोही चुक्ता पुँजीको १.०५२६ प्रतिशतले हुन आउने रकम रु.३,५१,८३,९८७/- (अक्षरेपी तीन करोड एकाउन्न लाख त्रियासी हजार एक सय सतासी मात्र) अन्य प्रचलित कानूनी व्यवस्थाको समेत पालना हुने गरी वार्षिक साधारण सभाबाट स्वीकृत भएको अवस्थामा मात्र वितरण गर्न स्वीकृति प्रदान गरिएको व्यहोरा निर्णयानुसार अनुरोध गर्दछु ।

साथै संस्थाको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण भएको वित्तीय विवरण तथा अन्य प्रतिवेदनहरूका आधारमा गैर स्थलगत सुपरिवेक्षण गर्दा देखिएका कैफियतहरूका सम्बन्धमा देहाय बमोजिमका निर्देशनहरू शेयरधनीहरूको जानकारीका लागि वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित एवं कार्यान्वयन गर्ने गरी आ.व. २०७७/७८ को लेखापरीक्षण भएको वार्षिक वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गरिएको व्यहोरा अनुरोध गर्दछु ।

- “सुपर लोअर बाग्मती हाईड्रोपावर प्रोजेक्ट” लाई सस्थापक शेयर खरिद गर्ने प्रयोजनार्थ अग्रिम रुपमा प्रदान गरेको रकम यस बैंकबाट जारी एकीकृत निर्देशन नं ८/०७७ र संस्थाको लगानी नीति अनुरूप रहेको नदेखिएकोले उक्त रकम यथाशीघ्र असुलउपर गरी जानकारी गराउनु हुन ।
- संस्थाले शेयर तथा डिबेञ्चरमा लगानी गर्ने प्रयोजनका लागि विभिन्न Portfolio Management Service (PMS) सम्बन्धी सेवा प्रदायकहरूसँग सम्झौता गरी सम्झौता अनुसारको कुल रकम लगानी हुनुपूर्व नै अग्रिम रुपमा भुक्तानी गर्ने गरेको तथा लगानी नभएको रकममा निश्चित व्याज प्राप्त गर्ने शर्त राखेको देखिएकोले शेयर तथा डिबेञ्चर खरिदको लागि PMS सेवा प्रदायकलाई अग्रिम भुक्तानी नगर्नुहुन र लगानी नभएको रकम यथाशीघ्र असुलउपर गरी जानकारी गराउनु हुन ।
- बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११ को उपदफा ३ मा बैंक वा वित्तीय संस्थाको चुक्ता पुँजीको २ प्रतिशत वा सो भन्दा बढी शेयर धारण गरेका संस्थापकहरूले आफुले धारण गरेको शेयर विक्री गर्दा वा धितोबन्धक राख्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था रहेकोले यस बैंकको स्वीकृति नलिई आफुले धारण गरेको शेयर धितोबन्धक राखी अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपयोग गरेका संस्थापक शेयरधनीहरू रहेमा ती संस्थापक शेयरधनीहरूलाई सोको स्वीकृति नलिएसम्म वा शेयर धितोबन्धक राखी उपयोग गरेको कर्जा पूर्ण रुपमा चुक्ता गरी शेयर फुकुवा नगरेसम्म प्रस्तावित नगद लाभांश एवं बोनस शेयर वितरण रोक्का राख्ने व्यवस्था मिलाउनु हुन ।

(Signature)

क्रमशः



नेपाल राष्ट्र बैंक
विकास बैंक सुपरिवेक्षण विभाग



केन्द्रीय कार्यालय
बालुवाटार, काठमाडौं
फोन नं.: ०१-४४१९८०४
Site: www.nrb.org.np
Email: nrbdsd@nrb.org.np
पोष्ट बक्स: ७३

- (घ) संस्थाको १ प्रतिशत भन्दा बढी संस्थापक सेयर धारण गरेका संस्थापक/संस्थापक समूहका सेयरधनीहरूले आफूले धारण गरेको संस्थापक सेयरमध्ये ५० प्रतिशत भन्दा बढी सेयर धितो राखी कर्जा लिएको देखिएकोले तोकिएको सीमाभन्दा बढी संस्थापक सेयर धितो राखी कर्जा लिएका संस्थापक सेयरधनीहरूले उक्त कर्जा सिमाभित्र कायम नगरेसम्म प्रस्तावित बोनस शेयर तथा नगद लाभांश रोक्का राख्नुहुन ।
- (ङ) कर्जा प्रवाह पश्चात अनिवार्य रूपमा कर्जा सदुपयोगिताको सुनिश्चितता गर्नुहुन ।
- (च) संस्थामा विद्यमान सञ्चालन जोखिमहरूको मुल्याङ्कन गरी सञ्चालन जोखिम व्यवस्थापन कार्यलाई थप सुदृढीकरण गर्नुहुन ।
- (छ) यस बैंकबाट जारी एकीकृत निर्देशन नं १९/०७८ बमोजिम सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थाको पूर्णरूपमा पालना गर्नुहुन ।
- (ज) कर्जा प्रवाह र व्यवस्थापन, ग्राहक पहिचान (KYC), संस्थागत सुशासन, अनुपालना लगायतका विषयमा आन्तरिक लेखापरीक्षक, बाह्य लेखापरीक्षक तथा यस बैंकबाट औल्याएका कैफियतहरू पुनः नदोहोरिने व्यवस्था गर्नुहुन ।

भवदीय,

(बद्री नेपाल)
उप-निर्देशक

बोधार्थ:

श्री नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग ।
श्री नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभाग, कार्यान्वयन इकाई ।



महालक्ष्मी विकास बैंक लि.
Mahalaxmi Bikas Bank Ltd.

(नेपाल राष्ट्र बैंकबाट "ख" वर्गको राष्ट्रिय स्तरको इजाजत प्राप्त संस्था)

पत्र संख्या: एमबिबि/के.का./०७८/७९/२३

मिति: २०७८/०९/१४

श्री नेपाल राष्ट्र बैंक
विकास बैंक सुपरिवेक्षण विभाग
बालुवाटार, काठमाडौं।



विषय: वित्तीय विवरण प्रकाशित गर्न स्वीकृति प्रदान गर्दा प्राप्त भएको निर्देशन सम्बन्धमा।

महाशय,

उपरोक्त विषयमा तहांको मिति २०७८/०९/०९ को पत्र संख्या वि.बै.सु.वि./गैरस्थलगत/महालक्ष्मी/०७८/७९ च.नं. १३० को पत्रबाट यस संस्थाको आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण प्रकाशन तथा लाभांश वितरण गर्न स्वीकृति प्रदान भएको पत्रमा उल्लेखित निर्देशनहरूको सन्दर्भमा देहाय बमोजिमको व्यहोरा अनुरोध गर्दछौं।

- (क) यस संस्थाले संस्थापक शेयर खरिद गर्न 'सुपर लोअर बागमती हाइड्रोपावर प्रोजेक्ट'लाई भुक्तानी गरेको रकम फिर्ता गर्न पत्राचार गरिएको र उक्त रकम २०७८ पौष मसान्त सम्म फिर्ता गरिने व्यहोरा जानकारीका लागि अनुरोध गर्दछौं।
- (ख) यस संस्थाबाट शेयर तथा डिवेन्चरमा लगानी गर्ने प्रयोजनका लागि Portfolio Management Service (PMS) सम्बन्धी सेवा प्रदायकहरूलाई अग्रिम रूपमा भुक्तानी गरिएको रकम फिर्ता प्राप्त भै सकेको व्यहोरा अनुरोध गर्दै आगामी दिनमा निर्देशन बमोजिम गरिने व्यहोरा अनुरोध गर्दछौं।
- (ग) निर्देशन बमोजिम लाभांश वितरण रोक्का गरिने व्यहोरा अनुरोध गर्दछौं।
- (घ) निर्देशन बमोजिम लाभांश वितरण रोक्का गरिने व्यहोरा अनुरोध गर्दछौं।
- (ङ) प्रवाहित कर्जाको सदुपयोगिता विश्लेषण गर्ने गरिएको तथा आगामी दिनमा यसको कार्यान्वयन पक्ष थप सुदृढ बनाउदै लगिने व्यहोरा अनुरोध गर्दछौं।
- (च) निर्देशन बमोजिम सञ्चालन जोखिम व्यवस्थापनलाई थप सुदृढ गर्दै लगिने व्यहोरा अनुरोध गर्दछौं।
- (छ) सम्पत्ति शुद्धिकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी तहांको निर्देशन नं. १९/०७८ मा भएको व्यवस्थाको पूर्ण पालना गरिने व्यहोरा अनुरोध गर्दछौं।
- (ज) आन्तरिक लेखापरीक्षक, बाह्य लेखापरीक्षक तथा त्यस बैंकबाट निरीक्षण तथा सुपरिवेक्षणको क्रममा देखिएका कैफियतहरू दोहोरिन नदिने गरि कार्य गरिने व्यहोरा अनुरोध गर्दछौं।



बोधार्थ:

१. श्री नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग।
२. श्री नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभाग, कार्यान्वयन इकाई।

भवदीय,

(बोधराज देवकोटा)

प्रमुख कार्यकारी अधिकृत



महालक्ष्मी विकास बैंक लिमिटेडको

प्रबन्धपत्र संशोधनको तीन महले विवरण

बिद्यमान ब्यवस्था	प्रस्तावित संशोधन ब्यवस्था	संशोधन गर्नुपर्ने कारण
<p>५. विकाश बैंकको पूँजीको संरचना : बिकाश बैंकको पूँजीको संरचना देहाय बमोजिम हुनेछ : दफा ५(क) विकाश बैंकको अधिकृत पूँजी रु ४००,००,००,०००/- (अक्षरेपी चार अरब) हुनेछ । उक्त पूँजी लाई रु १००/-का दरले ४,००,००,००० (चार करोड थान) साधारण शेयरमा विभाजित गरिएको र हाल अग्राधिकार शेयरमा बिभाजन नगरीएको ।</p>	<p>५. बिकाश बैंकको पूँजीको संरचना : विकाश बैंकको पूँजीको संरचना देहाय बमोजिम हुनेछ : दफा ५(क) विकाश बैंकको अधिकृत पूँजी रु ८,००,००,००,०००/- (अक्षरेपी आठ अर्ब) हुनेछ । उक्त पूँजी लाई रु १००/-का दरले ८,००,००,००० (आठ करोड थान) साधारण शेयरमा विभाजित गरिएको छ ।</p>	<p>संस्थाको व्यवसाय विस्तार गर्न बैंकको पूँजी वृद्धि गर्न उपयुक्त देखिएकोले</p>
<p>दफा ५ (ख) विकास बैंकको जारी पूँजी रु. ३,३४,२४,०२,७२४/- (अक्षरेपी तीन अर्ब चौत्तिस करोड चौबिस लाख दुई हजार सात सय चौबिस मात्र) हुनेछ । सो पूँजी लाई प्रति शेयर रु.१००/-दरका ३,३४,२४,०२७.२४ (तीन करोड चौत्तिस लाख चौबिस हजार सत्ताईस दशमलब चौबिस मात्र) थान साधारण शेयरमा विभाजन गरिएको छ ।</p>	<p>दफा ५ (ख) विकास बैंकको जारी पूँजी रु. ४,०१,०८,८३,२६९/- (अक्षरेपी चार अर्ब एक करोड आठ लाख त्रियासी हजार दुई सय उनानसत्तरी मात्र) हुनेछ । सो पूँजीलाई प्रति शेयर रु.१००/- दरका ४,०१,०८,८३२.६९ (चार करोड एक लाख आठ हजार आठ सय बत्तीस दशमलब उनानसत्तरी मात्र) थान साधारण शेयरमा विभाजन गरिएकोछ ।</p>	<p>बोनस शेयर जारी गर्दा बैंकको विद्यमान पूँजी संरचनामा हेरफेर हुने हुँदा ।</p>
<p>दफा ५ (ग) विकास बैंकको चुक्ता पूँजी रु. ३,३४,२४,०२,७२४/- (अक्षरेपी तीन अरब चौत्तिस करोड चौबिस लाख दुई हजार सात सय चौबिस मात्र) हुनेछ ।</p>	<p>दफा ५ (ग) विकास बैंकको चुक्ता पूँजी रु. ४,०१,०८,८३,२६९/- (अक्षरेपी चार अरब एक करोड आठ लाख त्रियासी हजार दुई सय उनानसत्तरी मात्र) हुनेछ ।</p>	<p>बोनस शेयर जारी गर्दा बैंकको विद्यमान पूँजी संरचनामा परिवर्तन हुने भएकोले</p>



महालक्ष्मी विकास बैंक लिमिटेडको

नियमावली संशोधनको तीन महले विवरण

बिद्यमान व्यवस्था	प्रस्तावित संशोधन व्यवस्था	संशोधन गर्नुपर्ने कारण
<p>नियम २९ (ख) समितिको बैठकमा उपस्थित भए वापत संचालकले पाउने बैठक भत्ता र सुबिधा देहाय बमोजिम हुनेछ ।</p> <p>(१) सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत अध्यक्ष र सञ्चालकले पाउने बैठक भत्ता क्रमशः रु.१०,०००।- (अक्षरेपी दस हजार मात्र) र रु.९,०००।- (अक्षरेपी नौ हजार मात्र) हुनेछ ।</p> <p>(२) अध्यक्ष र सञ्चालकले टेलिफोन सुबिधा बापत मासिक रु.२,५००।- (अक्षरेपी दुई हजार पाँच सय मात्र), पत्रपत्रीका सुबिधा वापत मासिक रु.१,५००।- (अक्षरेपी एक हजार पाँच सय मात्र) र इन्टरनेट सुबिधा बापत मासिक रु.२,०००। (दुई हजार मात्र) रकम प्रदान गरीनेछ ।</p>	<p>नियम २९ (ख) समितिको बैठकमा उपस्थित भए वापत संचालकले पाउने बैठक भत्ता र सुबिधा देहाय बमोजिम हुनेछ ।</p> <p>(१) सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत अध्यक्ष र सञ्चालकले पाउने बैठक भत्ता क्रमशः रु.१५,०००।- (अक्षरेपी पन्ध्र हजार मात्र) र रु.१३,०००।- (अक्षरेपी तेह्र हजार मात्र) हुनेछ ।</p> <p>(२) अध्यक्ष र सञ्चालकले टेलिफोन सुबिधा बापत मासिक रु.४,०००।- (अक्षरेपी चार हजार मात्र), पत्रपत्रीका सुबिधा वापत मासिक रु.३,०००।-(अक्षरेपी तिन हजार मात्र) र इन्टरनेट सुबिधा बापत मासिक रु.४,०००।- (अक्षरेपी चार हजार मात्र) रकम प्रदान गरीनेछ ।</p>	<p>समयानुकूल संचालकहरुको बैठक भत्ता र सुबिधा बृद्धि गर्न आवश्यक भएकाले बिद्यमान सुबिधाहरुमा संशोधन , थप, र परिमार्जन गरीएको ।</p>
<p>नियम २९. (घ) विकास बैंकको कामको सिलसिलामा सञ्चालकलाई प्रदान गरिने दैनिक भत्ता तथा भ्रमण खर्च र अन्य सुबिधा देहाय बमोजिम हुनेछ :</p> <p>(अ) स्वदेशमा दैनिक भत्ता रु.६,०००।- भारतमा दैनिक भत्ता भा रु. ५,०००।-, भारत बाहेकका अन्य बिदेशी मुलुकमा दैनिक भत्ता अमेरिकी डलर २५०।-</p> <p>(आ) विकास बैंकको कामको सिलसिलामा अध्यक्ष तथा सञ्चालक स्वदेश तथा बिदेश भ्रमणमा जानुपर्ने भएमा परिवहन खर्च, हवाई टिकट, भिषा शुल्क बिल बमोजिमको रकम हुनेछ ।</p>	<p>नियम २९. (घ) विकास बैंकको कामको सिलसिलामा सञ्चालकलाई प्रदान गरिने दैनिक भत्ता तथा भ्रमण खर्च र अन्य सुबिधा देहाय बमोजिम हुनेछ :</p> <p>(अ) स्वदेशमा दैनिक भत्ता रु.१२,०००।- (अक्षरेपी बाह्र हजार मात्र) भारतमा दैनिक भत्ता भा रु.१२,०००।- (अक्षरेपी बाह्र हजार मात्र) भारत बाहेकका अन्य बिदेशी मुलुकमा दैनिक भत्ता अमेरिकी डलर ३००।- (अक्षरेपी तीन शय मात्र)</p> <p>(आ) विकास बैंकको कामको सिलसिलामा अध्यक्ष तथा सञ्चालक स्वदेश तथा बिदेश भ्रमणमा जानुपर्ने भएमा परिवहन खर्च, हवाई टिकट, भिषा शुल्क, र अन्य रकम बिल बमोजिमको हुनेछ ।</p>	<p>समयानुकूल संचालकहरुको दैनिक भत्ता तथा भ्रमण खर्च र अन्य सुबिधा बृद्धि गर्न आवश्यक भएकोले बिद्यमान व्यवस्थामा संशोधन, परिमार्जन गरीएको ।</p>



टिपोट

A large area with horizontal dotted lines for writing the report content.



टिपोट

A large area of horizontal dotted lines for writing the report content.



टिपोट

Blank lined area for reporting content.



टिपोट

A large area of horizontal dotted lines for writing the report.



बैंकका शाखा सञ्जालहरू

क्र.सं प्रदेश १

क्र.सं	शाखा
१.	बिर्तामोड
२.	इटहरी
३.	विराटनगर
४.	दमक
५.	धरान

प्रदेश २

६.	विरगञ्ज
७.	कलैया
८.	मलंगवा
९.	बर्दिवास
१०.	सिमरा
११.	लालबन्दी
१२.	चन्द्रनिगाहपुर
१३.	श्रीपुर, विरगञ्ज
१४.	ढल्केबर
१५.	निजगढ
१६.	रुपनी
१७.	प्रसौनी
१८.	लाहान
१९.	जनकपुर
२०.	गोल बजार

प्रदेश ३

२१.	पुतलीसडक
२२.	हाकिम चोक, नारायणगढ
२३.	कमाने, हेटौँडा
२४.	सुक्रेधारा
२५.	सातदोबाटो
२६.	धार्के
२७.	सतुंगल
२८.	थापाथली
२९.	टाँडी
३०.	बसुन्धारा
३१.	दरबारमार्ग, काठमाडौँ
३२.	कुमारीपाटी
३३.	खाडिचौर
३४.	न्युरोड, काठमाण्डौँ

क्र.सं

क्र.सं	शाखा
३५.	विचबजार, धादिङ
३६.	भक्तपुर
३७.	शहिद चोक, नारायणगढ
३८.	चरिकोट
३९.	गोंगबु
४०.	हेटौँडा
४१.	कालिमाटी
४२.	खुर्खुरे
४३.	महाराजगंज
४४.	मनहरी
४५.	पालुङ्ग
४६.	बानेश्वर
४७.	नयाँबजार
४८.	चावहिल
४९.	मैतिदेवी
५०.	डल्लु
५१.	तीनचुली
५२.	कोटेश्वर
५३.	झम्सीखेल
५४.	शंखमुल
५५.	टंगाल, भाटभाटेनी
५६.	सानो भन्ज्याङ
५७.	ठमेल

प्रदेश ४

५८.	चिप्लेढुंगा, पोखरा
५९.	आबु खैरेनी
६०.	न्युरोड, पोखरा
६१.	सिसुवा
६२.	दमौली
६३.	कावासोति
६४.	विजयपुर, पोखरा
६५.	नयाँबजार, पोखरा
६६.	लेकसाइड, पोखरा

प्रदेश ५

६७.	बुटवल
६८.	नेपालगंज
६९.	लमही

क्र.सं

क्र.सं	शाखा
७०.	तुलसीपुर
७१.	बाँसगढी
७२.	पकडी
७३.	राजापुर
७४.	भैरहवा
७५.	परासी
७६.	चन्द्रौटा
७७.	सुर्यापुरा
७८.	मणिग्राम
७९.	बेथरी
८०.	माहिलवार, लुम्बिनी
८१.	घोराही, दाङ
८२.	कोहलपुर
८३.	धकधई
८४.	ठुटेपिपल

प्रदेश ६

८५.	रुकुम
८६.	सुर्खेत

प्रदेश ७

८७.	धनगढी
८८.	टीकापुर
८९.	महेन्द्रनगर
९०.	बेलौरी
९१.	डडेल्धुरा
९२.	लम्की
९३.	बौनिया
९४.	मंगलसेन
९५.	साँफेबगर
९६.	पिपला
९७.	मसुरिया
९८.	चैनपुर
९९.	मार्तडी, बाजुरा
१००.	गोकुलेश्वर, दार्चुला
१०१.	पाटन बैतडी
१०२.	हसुलिया
१०३.	अत्तरिया



महालक्ष्मी विकास बैंक लि.
Mahalaxmi Bikas Bank Ltd.

(नेपाल राष्ट्र बैंकबाट "ख" वर्गको राष्ट्रिय स्तरको इजाजत प्राप्त संस्था)

Head Office: 2nd Floor Annapurna Arcade II,
Durbarmarg, Kathmandu, Nepal

Phone: 01-4268719

Fax: 01-4269308

Email: info@mahalaxmibank.com.np